

१०

वार्षिक प्रतिवेदन  
आ.व. २०७४/७५



# महालक्ष्मी विकास बैंक लि. **Mahalaxmi Bikas Bank Ltd.**

“नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको राष्ट्रिय स्तरको इनाजत प्राप्त संस्था”

“सबल बैंक, सफल सहकार्य”



## सञ्चालक समिति



राजेश उपाध्याय

अध्यक्ष



संजय गिरी  
सञ्चालक



राजेश कुमार रौनियार  
सञ्चालक



श्याम सुन्दर रुंगटा  
सञ्चालक



रुपेन्द्र पौडेल  
सञ्चालक



राहुल अग्रवाल  
सञ्चालक

## कम्पनी सचिव



सोमराज पन्त



## सञ्चालक समिति



राहुल अग्रवाल  
सदस्य

श्याम सुन्दर रुगटा  
सदस्य

रघुनंद पौडेल  
सदस्य

राजेश उपाध्याय  
अध्यक्ष

राजेश कुमार रौतियार  
सदस्य

संजय गिरी  
सदस्य

## उच्च व्यवस्थापन समूह



जलज कुमार अधिकारी  
सहायक प्रमुख कार्यकारी अधिकृत  
नायव प्रमुख कार्यकारी अधिकृत

धुवराज तिवारी  
कृष्णराज लामिछाने  
प्रमुख कार्यकारी अधिकृत

दिपेश लम्साल  
नायव प्रमुख कार्यकारी अधिकृत व. नायव प्रमुख कार्यकारी अधिकृत



## OUR PROFILE

Mahalaxmi Bikas Bank Limited (MBBL), is one of the largest development banks of Nepal with paid up capital of 2.8445 billion (with proposed bonus share). Strong foundation, clear vision and commitment to move forward have capacitated MBBL to already serve its 17 years in banking sectors, maximizing customer satisfaction and shareholder's value and providing excellent career growth opportunity to staffs.

It is leading development bank in providing quality banking services and products with good governance and sound financial result to wide range of customer and clients through its 75 branches and 35 ATMs and 634 staffs. It is being promoted and managed by prominent personalities with good educational and professional background.

MBBL has incorporated Corporate Social Responsibility as integral part of its plan and is being actively involved in uplifting the society and community. The Bank believes in delivering shareholder value in a socially, ethically and environmentally responsible manner.

### Vision

Our Vision is to become “**The Most Trusted Bank**” to the customers, to the employees, to the stockholders and to the regulators through the process of continuous innovation and improvement, strong corporate governance and professional work culture.

### Mission

Our Mission is to offer safety of deposits & render best services to the customers, build the best place to work with, provide best & perpetual returns to the stockholders with the strict compliance to the regulations.

The Mission will be accomplished by creating four pillars:

**Innovation, Improvement, Corporate Governance & Culture.**

### Objective

- ❖ Provide excellence in customer service by proactive approach.
- ❖ Sell financial products that are competitively priced.
- ❖ Continue business in an ethical, transparent and responsible manner, becoming the role model of corporate governance.
- ❖ Deliver strong financial and operational efficiency by implementing cutting edge technology.
- ❖ Continuously improve the asset quality to obtain sustainable returns.
- ❖ Apply cost effective approach to reduce operational expenses.
- ❖ Adopt professional approach in effectively managing financial as well as non financial risks.
- ❖ Build a centre for career growth to performing employees.
- ❖ Maximize profitability by working under the guideline of regulators and internal policies/ guideline.

### Corporate Values

In achieving our vision to be the Most Trusted bank, we are committed to upholding our core five values as follows:

- ❖ Being customer centric
- ❖ Respecting all forms of diversity
- ❖ Committing towards high level of ethics, governance and professionalism
- ❖ Focusing towards agility and innovation
- ❖ Being accountable for all our actions



## विषय सूचि

क्र.सं.	शिष्टक	पाना नं.
१.	प्रोक्सी फारम र प्रवेश-पत्र	क
२.	१७ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना	ग
३.	१७ औं वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी	घ
४.	मुख्य विवरण तथा सुचकाइकहरु	ड
५.	वित्तीय भलकहरु	च
६.	अध्यक्षज्यूको मन्तव्य	१
७.	सञ्चालक समितिको वार्षिक प्रतिवेदन	२
८.	प्रमुख कार्यकारी अधिकृतको मन्तव्य	२१
९.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ (२) सँग सम्बन्धित थप विवरणहरु	२२
१०.	कम्पनी ऐन २०६३ को दफा १०९ उपदफा ४ बमोजिमको अतिरिक्त विवरण	२४
११.	लेखापरीक्षकको प्रतिवेदन	२८
१२.	वासलात	३०
१३.	नाफा-नोक्सान हिसाव	३१
१४.	नाफा-नोक्सान बाँडफाँड हिसाव	३२
१५.	इक्वीटीमा भएको परिवर्तन सम्बन्धी विवरण	३४
१६.	नगद प्रवाह विवरण	३५
१७.	अन्य वित्तीय विवरणहरु (अनुसूचीहरु)	३७
१८.	०.५० प्रतिशत वा सो भन्दा बढी शेयर लिने शेयरधनीहरु	३८
१९.	प्रमुख लेखा नीतिहरु	७८
२०.	लेखासम्बन्धी टिप्पणीहरु	८४
२१.	नेपाल राष्ट्र बैंकको स्वीकृति पत्र	१०३
२२.	नेपाल राष्ट्र बैंकको निर्देशन उपर सञ्चालक समितिको प्रतिक्रिया	१०४
२३.	प्रवन्धपत्र तथा नियमावलीमा संशोधन व्यवस्था सहितको ३ महले विवरण	१०५
२४.	Nepal Financial Reporting Standards (NFRS) अनुसार वित्तीय विवरण	१०७



महालक्ष्मी विकास बैंक लि.  
Mahalaxmi Bikas Bank Ltd.

१७ओं गणिक प्रतिवेदन  
आर्थिक वर्ष २०८४/०८५





(कम्पनी ऐन २०६२ को दफा ७१ को उपदफा (३) संग सम्बन्धित)  
प्रोक्सी फारम (प्रतिनिधि पत्र)

### प्रोक्सी फारम

श्री सञ्चालक समिति  
महालक्ष्मी विकास बैंक लि.,  
दरबारमार्ग, काठमाडौं।

### बिषय : प्रतिनिधि नियुक्त गरिएको बारे ।

जिल्ला.....न.पा./गा.पा.....वडा.नं बस्ने म/हामी.....ले त्यस कम्पनीको सेयरधनीको हैसियतले मिति २०७५ साल आश्विन २६ गते शुक्रबारका दिन हुने १७ औं वार्षिक / विशेष साधारण सभामा म/हामी स्वंम उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागी..... जिल्ला..... न.पा./गा.पा., वडा.नं .....बस्ने श्री..... लाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छ/पठाएका छौं।

#### प्रतिनिधि नियुक्त भएको व्यक्तिको :

हस्ताक्षरको नमुना : .....

सेयर प्रमाणपत्र/सेयरधनी नं/वि.ओ.आइडि. नं.....

#### निबेदक

दस्तखत : .....

नाम : .....

ठेगाना : .....

सेयर प्रमाणपत्र / सेयरधनी नं/वि.ओ.आइडि. नं.....

सेयर संख्या.....

मिति:.....

द्रष्टव्य : यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै बैंक को रजिस्टर्ड कार्यालय दरबारमार्ग, काठमाण्डौ मा दर्ता गरी सम्पुर्णेछ । (सेयरधनी बाहेक अन्य व्यक्तिहरुलाई प्रतिनिधि नियुक्त गर्न सकिने छैन)

महालक्ष्मी विकास बैंक लि.

दरबारमार्ग, काठमाडौं

#### प्रवेश-पत्र

सेयरधनीको नाम.....

सेयरधनीको हस्ताक्षर : .....

सेयर प्रमाण पत्र / सेयरधनी नं / वि.ओ.आइडि. नं .....

सेयर संख्या .....

महालक्ष्मी विकास बैंक लि. को मिति २०७५ साल आश्विन २६ गते शुक्रबारका दिन हुने सत्रौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र ।

सेयरधनीको दस्तखत

कम्पनीको छाप

कम्पनी सचिवको दस्तखत

द्रष्टव्य : १) सेयरधनीहरु आँफैले खाली ठाँउहरुमा भर्नु हुन अनुरोध छ ।

२) सभाकक्षमा प्रवेश गर्न यो प्रवेश-पत्र अनिवार्य रूपमा प्रस्तुत गर्नु पर्नेछ । अन्यथा प्रवेश गर्न पाइने छैन ।



महालक्ष्मी विकास बैंक लि.  
Mahalaxmi Bikas Bank Ltd.

१७ओं गणिक प्रतिवेदन  
आर्थिक वर्ष २०८४/०८५





## सत्रौं वार्षिक साधारण सभा बस्ने बारेको सूचना

आदरणीय शेयरधनी महानुभावहरु,

यस महालक्ष्मी विकास बैंक को मिति २०७५/०६/०४ (तदअनुसार सेप्टेम्बर २०, २०१८) गते बसेको सञ्चालक समितिको ४०२ औ बैठकको निर्णयानुसार यस विकास बैंकको सत्रौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त मिति, समय र स्थानमा शेयरधनी महानुभावहरु आफू स्वयम वा रितपूर्वकको प्रतिनिधिद्वारा उपस्थित हुन अनुरोध गरिन्छ।

### सभा हुने मिति, समय र स्थान

मिति : २०७५ साल आश्विन २६ गते शुक्रवार (तदअनुसार अक्टोबर १२, २०१८)

समय : विहान ११ बजे,

स्थान : अल ईन वन मार्ट, काउन बेडब्ल्यूट, मिनभवन, काठमाडौं

### छलफलका विषयहरु

#### सामान्य प्रस्ताव

- (१) अध्यक्षज्यूको मन्तव्य सहित सत्रौं वार्षिक साधारण सभा (आ.व. २०७४/७५) को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा।
- (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण सहितका अनुसूचीहरु पारित गर्ने सम्बन्धमा।
- (३) आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई रु. १८,४३,६५,८२१/- (अक्षरेपी अठार करोड त्रिचालीस लाख पैसांडी हजार आठ सय एकाइस) अर्थात चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धमा।
- (४) कम्पनी ऐनको दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्ध ऐन, २०७३ को दफा ६३ बमोजिम आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
- (५) सञ्चालक समितिको दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सुविधा सम्बन्धमा।

#### विशेष प्रस्ताव

- (१) आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई रु. २१,०७,०३,७९६/- (अक्षरेपी एकाइस करोड सात लाख तीन हजार सात सय छ्यानब्बे) अर्थात चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने र सोहि हद सम्म जारी र चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा।
- (२) बोनस शेयर ८ प्रतिशत जारी भए पश्चात बैंकको जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले सोहि बमोजिम प्रबन्धपत्रको दफा ५ (ख), (ग), र नियमावलीको नियम १७, २९ (घ), (ड) संशोधन गर्ने।
- (३) यस महालक्ष्मी विकास बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा प्राप्ती/गाभ्ने वा गाभिने (Acquisition/Merger) प्रयोजनका लागि उपयुक्त बैंक वित्तीय संस्था पहिचान गर्ने, सहमतिपत्र (Memorandum of Understanding) हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन (Due Diligence Audit) गर्ने परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने, र निजको पारिश्रमिक निर्धारण गर्ने, तथा Acquisition/Merger संग सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अखिलयारी दिने प्रस्ताव पारित गर्ने।
- (४) बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधनको स्वीकृति लिँदा वा अभिलेख गर्दा गराउँदा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, परिवर्तन, वा थप/घट गर्न, सो सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन तथा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भाषागत तथा अन्य सुधार गरी अभिलेख गर्नका लागि सञ्चालक समितिलाई अखिलयारी दिने।
- (५) विविध।



**सत्राँ वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी**

- (१) सत्राँ वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति २०७५ आश्विन १४ गते देखि मिति २०७५ आश्विन २६ गते सम्म यस विकास बैंडको शेयरधनी दर्ता किताब (Book Close) बन्द रहने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०७५ आश्विन १२ गतेसम्म कारोबार भई शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा लाभांश पाउनेछन्।
- (२) कम्पनी ऐन २०६३ अनुसारको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको पुस्तका प्राप्त गर्न नसक्नु भएको भए यस विकास बैंडको रजिस्ट्र्ड कार्यालय अन्तपूर्ण आर्केड-२ दरवारमार्ग, काठमाडौं वा शेयर रजिस्ट्रारको कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गर्न सक्नुहुनेछ। उल्लिखित विवरण विकास बैंडको वेबसाइट ठेगाना [www.mahalaxmibank.com](http://www.mahalaxmibank.com) मा हेर्न वा डाउनलोड गर्न सकिनेछ।
- (३) सभामा उपस्थित हुदा शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र र सोको प्रतिलिपि अनिवार्य रूपमा साथमा लिई आउनु हुन अनुरोध गरिन्छ। सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरुले सभा हुनु भन्दा पहिल्यै नै उपस्थित भई त्यहा रहेको हाजिरी पुस्तकामा दस्तखत गर्नुपर्नेछ। हाजिरी पुस्तकाविहान ९ बजे देखि खुल्ला रहनेछ।
- (४) सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले सो सम्बन्धी निवेदन कम्पनी कानूनले तोकेको ढाँचामा (प्रोक्सी) फारम भरी सभा सुरु हुनु भन्दा कमितमा ४८ घण्टा अगावै अर्थात मिति २०७५ आश्विन २४ गते विहान १० बजे भित्र यस विकास बैंडको केन्द्रीय कार्यालय अन्तपूर्ण आर्केड-२, दरवारमार्ग, काठमाडौंमा दर्ता गराईसक्नु पर्नेछ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति बैंडको शेयरधनी हुनु आवश्यक छ। प्रतिनिधि मुकरर गर्दा आफ्नो नाममा रहेको सम्पूर्ण शेयरको प्रतिनिधि एकै व्यक्तिलाई गर्नु पर्दछ। एक भन्दा बढी व्यक्तिलाई आधा आधा वा अरु कुनै किसिमबाट टुकाएर दिएमा उक्त प्रोक्सी बदर हुनेछ।
- (५) प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसक्नु भएको शेयरधनी आँफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु भएमा अघि दिइएको प्रोक्सी स्वतः बदर हुनेछ।
- (६) एकजना शेयरधनीले एकभन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ। तर प्रतिनिधि (प्रोक्सी) दिने शेयरधनीले आफुले अघि दिइएको प्रतिनिधि (प्रोक्सी) बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी मिति २०७५ आश्विन २४ गते विहान १० बजे भित्र छुट्टै निवेदन दिई अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधि (प्रोक्सी) ले सभामा भाग लिन र मतदान गर्न पाउनेछ। यस्तो अवस्थामा अघिल्लो प्रतिनिधि (प्रोक्सी) स्वतः बदर भएको मानिनेछ।
- (७) एक भन्दा बढी व्यक्तिको नाममा संयुक्त रूपमा शेयर दर्ता रहेको अवस्थामा शेयर लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्ति वा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरिएको एकजनाले मात्र सभामा भाग लिन वा मतदान गर्न सक्नेछन्।
- (८) नाबालक वा विक्षिप्त शेयरधनीहरुको तर्फबाट यस विकास बैंडको शेयर लगत किताबमा संरक्षकको रूपमा दर्ता भइरहेका महानुभावहरुले सभामा भाग लिन, प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न र मतदान गर्न सक्नुहुनेछ।
- (९) छलफलका विषयहरु मध्ये विविध शिर्षक अन्तर्गत कुनै प्रस्ताव भएमा छलफल गर्न ईच्छुक शेयरधनीले सभा हुनु भन्दा ७ (सात) दिन अगावै छलफलको विषयको जानकारी कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रूपमा दिनुपर्नेछ।
- (१०) शेयरधनी महानुभावहरुले व्यक्त गर्नु भएका जिज्ञासा, मन्तव्य वा प्रश्नहरुको सम्बन्धमा सञ्चालक समितिको तर्फबाट सामुहिक रूपले वा सञ्चालक समितिको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्तिले जवाफ दिनसक्नु हुनेछ।
- (११) साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक भएमा कार्यालय समय भित्र विकास बैंडको केन्द्रीय कार्यालय अन्तपूर्ण आर्केड-२, दरवारमार्ग, काठमाडौं वा यस बैंडको शेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।

.....  
सञ्चालक समितिको निर्णयानुसार  
(कम्पनी सचिव)

“सबल बैंक, सफल सहकार्य”




## असार मसान्त २०७५ सम्मको मुख्य विवरण तथा सुचाइहरू

कम्पनीको प्रकार	पब्लिक लिमिटेड कम्पनी
रजिस्टर्ड कार्यालय	अन्नपूर्ण आर्केड-२ दरबारमार्ग, काठमाडौं
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको मिति, दर्ता नं	२०५६०९०७, १०५४३५-०५६/०५७
नेपाल राष्ट्र बैंक बाट कारोबार स्वीकृति प्राप्त मिति	२०५८०१०७
कारोबार शुरू भएको मिति	२०५८०३०५
कार्य क्षेत्र	राष्ट्रियस्तर
शाखा सञ्जाल सङ्ख्या (भदौ मसान्त सम्म)	७५ (१४ काठमाडौं उपत्यका भित्र)
कुल कर्मचारी सङ्ख्या	६३४
शेयर सुचिकरण मिति	२०६७०५१०७
पुँजी संरचना	अधिकृत पुँजी रु. ४,००,००,००,०००/- जारी पुँजी रु. २,६३,३७,९७,४४४/- चुक्ता पुँजी रु. २,६३,३७,९७,४४४/-
प्रस्तावित बोनस शेयर (८ प्रतिशत)	रु. २१०,७०३,७९६/-
प्रतावित नगद लाभांश	रु. १८४,३६५,८२१/-
नेटवर्थ (प्रस्तावित लाभांश सहित)	रु. ३,९७४,६६५,३९६/-
नेटवर्थ प्रति शेयर (प्रस्तावित बोनस शेयर सहित)	१३३.२५
शेयर संरचना	संस्थापक ५३.९८ प्रतिशत सर्वसाधारण ४६.०२ प्रतिशत
शेयर धनीको सङ्ख्या	६७० संस्थापक, ६५६९६ सर्वसाधारण
कुल निक्षेप	रु. २७,२७६,८४४,४६१/-
कुल कर्जा तथा सापटि	रु. २१,६५९,५२३,४८७/-
खुद नाफा	रु. ५०७,०९७,९७६/-
प्रति शेयर आमदानी (बोनस शेयर समावेश गर्नु अघि)	१९.२५
बचतकर्ता संख्या	३८२,६५३
ऋणी संख्या	१८,७२८
पुँजीकोष प्रर्याप्तता	१८.१०%
कर्जा र पुँजी तथा निक्षेप अनुपात (CCD Ratio)	६९.८१%
कर्जा तथा निक्षेप अनुपात (CD Ratio)	७९.४१%
निष्कृय कर्जा र कुल कर्जा अनुपात	३.९२%
तरलता अनुपात	५.०९%
व्याजदर अन्तर	४.२८%
लेखा परीक्षक	एस.आर. पाण्डे एण्ड कम्पनी, चाटर्ड एकाउन्टेन्ट्स




## वित्तीय भूलकहरु

### चुक्ता पुँजी




### कुल निक्षेप






## कुल कर्जा तथा साप्ट




## कर्जाको मिथ्रण






## निक्षेपको मिथ्रण




## कुल सम्पत्ती






## नेटवर्थ



आर्थिक वर्ष


## लगानी




आर्थिक वर्ष



## खुद नापा




## निष्कृय कर्जा अनुपात






## प्रति सेयर आमदानी




## प्रति सेयर बजार मूल्य






## आमदानीको श्रेत्र



## आमदानीको उपयोग





## अध्यक्षज्यूको मञ्चब्य

आदरणीय शेयरधनी महानुभावहरु,

यस महालक्ष्मी विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभामा उपस्थित हुनुभएका आदरणीय शेयरधनी महानुभावहरु, विभिन्न नियमनकारी निकायहरुबाट पाल्पुभएका प्रतिनिधिहरु, पत्रकारहरु, लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत गर्दछु ।



आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट बैंकले द प्रतिशत बोनश शेयर तथा ७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । द प्रतिशत बोनश शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्चाल हाल ७५ रहेको र यसै क्रमलाई निरन्तरता दिई आगामी वर्ष देशका विभिन्न स्थानहरुमा थप २० शाखा खोल्ने गृहकार्य भैरहेको व्याहोरा शेयरधनी महानुभावहरूलाई जानकारी गराउन चाहान्छु । बैंकको पूँजिगत आधार बलीयो हुनुका साथै शाखा सञ्चाल बृद्धिका कारण व्यावसायमा विस्तार गर्ने दायरा फराकिलो हुन गई देशको अब्बल विकास बैंकको रूपमा महालक्ष्मी विकास बैंक उभिन सफल भएको छ ।

आ.व. २०७४/७५ मा विप्रेषण आप्रवाहमा वृद्धि, मुद्रास्फीतिमा कमी, वैदेशिक व्यापारमा वृद्धि, देशमा राजनैतिक स्थिरता तथा सरकारको पूँजीगत खर्चमा वृद्धि सँगै बैंकलाई थप अवसरहरु सिर्जना हुने देखिएको छ । आगामी दिनहरुमा प्राप्त अवसरहरूलाई सहि उपयोग गर्दै ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न आफ्ना क्रियाकलापहरूलाई विशिष्टीकरण गर्दै अभ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

महालक्ष्मी विकास बैंकलाई अग्रणी विकास बैंकको रूपमा स्थापित गर्दै शेयरधनीहरूलाई उचित प्रतिफल दिने कोसिसका साथ कार्य गरिरहेका छौं । ग्राहकहरूलाई प्रदान गर्ने सेवाको गुणस्तरमा विशेष जोड दिई जोखिम व्यवस्थापन लगायत गुणस्तरीय सेवाहरु प्रदान गर्न आधुनिक प्रविधिमा विशेष ध्यान दिईनेछ । सूचना प्रविधि नै आधुनिक बैंकिङ तथा ग्राहक वर्गहरुको सन्तुष्टिको मुख्य आधार भएको हुनाले सूचना प्रविधिमा समय सापेक्ष परिमार्जन गर्न विशेष ध्यान दिईनेछ । समाज प्रतिको उत्तरदायित्वलाई समेत आत्मसाथ गरी विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आईरहेका छौं ।

आगामी दिनहरुमा हामी सबैभन्दा उत्कृष्ट र विश्वासिलो विकास बैंक बन्ने उद्देश्य लिएर अगाडि बढी रहेका छौं । आफ्नो उद्देश्यमा सफलता हसिल गर्न हामीले मूल्य मान्यताको संस्थापना, उच्च संस्कारको विकास तथा स्पष्ट कार्ययोजना अझ्गीकार गरेका छौं । सर्वसाधारण जनताको कडा परिश्रमबाट सृजित निक्षेपको सही ढड्गाले परिचालन गर्न तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुऱ्याउन संयमित हुदै व्यवसाय संचालन गरी शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्न हामी प्रतिवद्ध छौं ।

बैंकको समग्र विकासमा कर्मचारीहरुको अहम भुमिका एवं महत्वपूर्ण योगदान रहने हुदा कर्मचारी व्यवस्थापनलाई चुस्त दुरुस्त बनाई वृत्ति विकास लगायत समय सापेक्ष सेवा सुविधामा समेत विशेष ध्यान दिईनेछ । साथै कर्मचारीको मनोवल उच्च राख्न, नविनतम सोच तथा विचार विकास गर्न विशेष ध्यान दिईनेछ ।

यस बैंकलाई प्रगति र सफलतातिर लैजान प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सहयोग तथा सुभाव दिने सम्पूर्ण शेयरधनी महानुभावहरु, बैंक सञ्चालक समितिका सहयोगी मित्रहरू, ग्राहकहरू, नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरु, नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड तथा विभिन्न संघसंस्थाहरू, लेखापरीक्षक, बैंकका सम्पूर्ण कर्मचारीहरू एवं समस्त शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सदा भैं यहाँहरूको सहयोग र शुभेच्छा प्राप्त भइरहने विश्वास लिएको छु । बैंकको सेवा र कार्य सम्पादनको स्तरलाई अभ माथि उकास्दै आगामी दिनहरूमा हाम्रा आदरणीय ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू र सरोकारवालाहरू लाई अभ बढी सेवा बैंकले प्रदान गर्ने अवसर पाउने छ भन्ने आशा लिएको छु ।

धन्यवाद !

राजेश उपाध्याय

अध्यक्ष



## **महालक्ष्मी विकास बैंक लि.को सत्रौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन**

**आदरणीय शेयरधनी महानुभावहरू,**

यस महालक्ष्मी विकास बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणभामा हाम्रो आतिथ्यता स्वीकार गरि उपस्थित हुनुभएका आदरणीय शेयरधनी महानुभावहरू, नियमनकारी निकायबाट पाल्नु भएका प्रतिनिधीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छौं । हाल बैंकको व्यवसाय, ग्राहक आधार तथा शाखा सञ्चालनमा समेत व्यापक विस्तार भई विकास बैंकको कूल शाखा सङ्ख्या ७५ छ भने ग्राहक आधार करिब ३ लाख ८२ हजारको रहेको छ । विस्तारित शाखा सञ्चाल तथा ग्राहकहरू नै व्यवसाय वृद्धिको मुख्य स्रोत रहेको तथ्यलाई हृदयझगम् गर्दै यस विकास बैंकले देशभर गरी करिब २० वटा नयाँ शाखा खोल्ने प्रक्रिया अगाडि बढाएको समेत सभालाई जानकारी गराउन चाहन्छौं ।

हालै देशमा स्थानिय निकाय, प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई तदअनुरुप सरकार समेत गठन भईसकेको हुँदा देश राजनैतिक स्थिरता तर्फ अगाडी बढने क्रममा रहेको देखिन्छ । राजनैतिक स्थिरता सङ्ग सङ्ग आर्थिक सम्बृद्धिका ढोकाहरू खुल्ने भएकाले बैंक वित्तीय संस्थाहरूलाई आगामी दिनहरूमा व्यवसाय विस्तारको नयाँ सम्भावना एवम् अवसरहरू सृजना हुने अवस्था देखिएको छ । तसर्थ भविष्यमा देखिएका अवसर र सम्भावनाबाट लाभ लिन तथा देशकै अच्छल विकास बैंकको रूपमा स्थापित गराउने योजनाका साथ यस विकास बैंकले आफ्नो शाखा तथा सेवाको विविधीकरणलाई विस्तार गरी व्यवसाय वृद्धि गर्ने रणनीति समेत लिएको छ ।

यस विकास बैंकको २०७५ साल असारमसान्तको वासलात, आर्थिक वर्ष २०७४/०७५ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण, यस अवधिमा बैंकले हाँसिल गरेको उपलब्धि, सञ्चालनमा देखिएका चुनौतीहरू र समग्र बैंकिङ्ग क्षेत्रको पुनरावलोकन सहित सञ्चालक समितिको प्रतिवेदन लगायत अन्य सम्पूर्ण वित्तीय विवरणहरू यस सभा समक्ष पेश गरेको छौं । बैंकिङ्ग क्षेत्रको समग्र परिसूचक एवम् बैंकको गत आर्थिक वर्षको कार्य समीक्षा, व्यवसायिक रणनीति तथा भावी योजनाहरू सहितको सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको यो प्रतिवेदन कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकद्वारा समय-समयमा जारी भएका निर्देशनहरूको अधिनमा रही तयार गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।

### **१. अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको परिसूचक अन्तर्राष्ट्रिय परिदृष्टि**

सन् २०१७ मा विश्व अर्थतन्त्र ३.८ प्रतिशतले वृद्धि भएकोमा सन् २०१८ मा ३.९ प्रतिशतले वृद्धि हुने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ । यसैगरी भारतीय अर्थतन्त्र सन् २०१७ मा ६.७ प्रतिशतले वृद्धि भएकोमा सन् २०१८ मा ७.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । चीनको अर्थतन्त्र भने सन् २०१७ को ६.९ प्रतिशतको तुलनामा सन् २०१८ मा ६.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । नेपालको अर्थतन्त्र भने सन् २०१७ को ७.५ प्रतिशतको तुलनामा सन् २०१८ मा ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । विश्व आर्थिक वृद्धिरमा आएको सुधारबाट नेपाल लगायतका अल्पविकसित मलुकहरूमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

सन् २०१७ मा विकसित मुलुकहरूको मुद्रास्फीति दर १.७ प्रतिशत रहेको थियो भने सन् २०१८ मा २.० प्रतिशत रहने मुद्राकोषको प्रक्षेपण छ । त्यस्तै विकासन्मुख मुलुकहरूको सन् २०१७ मो मुद्रास्फीति दर ४ प्रतिशत रहेको थियो भने सन् २०१८ मा ४.६ प्रतिशत रहने मुद्राकोषको प्रक्षेपण छ । त्यसैगरी, भारत र चीनकोको मुद्रास्फीति दर सन् २०१७ मा क्रमशः ३.६ प्रतिशत र १.६ प्रतिशत रहेकोमा सन् २०१८ मा क्रमसः ५.० प्रतिशत र २.५ प्रतिशत रहने प्रक्षेपण छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको विश्व वित्तीय स्थायित्व प्रतिवेदन, २०१८ ले वित्तीय स्थायित्वमा क्रमिक सधार हुँदै आएको जनाएको छ । आर्थिक क्रियाकलापले गति लिन थालको, बैंक तथा बीमा कम्पनीहरूको मुनाफा बढेको र दीर्घकालीन व्याजदरमा वृद्धि भएकोले वित्तीय क्षेत्रमा सुधार देखिएको उल्लेख छ । तथापि, पछिल्लो विश्व राजनीतिक परिवेश



तथा संरक्षणवादी नीति प्रतिको भुकाव लगायतका कारण अन्तर्राष्ट्रिय व्यापार तथा पुँजी प्रवाहमा असर पर्न सक्ने मुद्राकोषको आँकलन छ ।

### मुलुकको समष्टिगत आर्थिक अवस्था

आर्थिक वर्ष २०७४/७५ मा देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उत्पादकको मूल्यमा अघिल्लो वर्षको ६.३ प्रतिशतको तुलनामा ४.५ प्रतिशत रहेको छ । जम्मा कुल गार्हस्थ्य उत्पादनमा कृषिको ३५ प्रतिशत, उधोग तथा कलकारखानाको २० प्रतिशत र सेवा क्षेत्रको ४५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा भएको देशको समग्र वित्तीय विस्तारसँगै यस बैंकको कार्यसम्पादन समेत सन्तोषजनक रहेको छ र बैंकले अपेक्षित मुनाफा हाँसिल गर्न सफल भएको छ ।

### मुद्रास्फीति

आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षको औसत मुद्रास्फीति आर्थिक वर्ष २०६१/६२ पछिको सबैभन्दा न्यून हो । आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । २०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । वार्षिक औसतभन्दा बिन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दबावमा रहन सक्ने जोखिमको संकेत गर्दछ ।

समीक्षा वर्षमा वार्षिक औसत थोक मुद्रास्फीति १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कृषिजन्य वस्तुहरूको वार्षिक औसत मूल्य सूचकाङ्कमा ०.३ प्रतिशतले हास आएको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको वार्षिक औसत मूल्य सूचकाङ्क ५.३ प्रतिशतले र आयातीत वस्तुहरूको वार्षिक औसत मूल्य सूचकाङ्क ४.१ प्रतिशतले वृद्धि भएको छ ।

### वैदेशिक व्यापार

आर्थिक वर्ष २०७४/७५ मा कुल वस्तु निर्यात ११.१ प्रतिशतले वृद्धि भई रु. ८९ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १२.४ प्रतिशतले, चीनतर्फ ४३.३ प्रतिशतले र अन्य मुलुकतर्फ ७.५ प्रतिशतले निर्यात बढेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात २५.५ प्रतिशतले बढेर रु. १२४२ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २७.८ प्रतिशतले, चीनबाट भएको आयात २५.५ प्रतिशतले र अन्य मुलुकबाट भएको आयात १९.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २६.७ प्रतिशतले विस्तार भई रु. ११६१ अर्ब ६४ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.४ प्रतिशत रहेको थियो ।

### विप्रेषण आप्रवाह

समीक्षा वर्षमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु. ७५५ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाह १.५ प्रतिशतले बढी रु. ८६४ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.५ प्रतिशतले बढेको थियो ।



श्रम स्वीकृति (पुनः श्रमस्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४/७५ मा अधिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो।

### चालू खाता एवम् शोधनान्तर

अधिल्लो वर्ष रु.१० अर्ब १३ करोडले घाटामा रहेको चालू खाता घाटा समीक्षा वर्षमा उल्लेख्य विस्तार भई रु.२४५ अर्ब २२ करोड पुगेको छ। पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामाग्री लगायतको उच्च आयातका कारण चालू खाता उल्लेख्य घाटामा रहेको हो। त्यसैगरी, अधिल्लो वर्ष रु.८२ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा वर्षमा रु.९६ करोडले बचतमा रहेको छ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर रु.१७ अर्ब ७२ करोड रहेको छ। अधिल्लो वर्षमा यस्तो आप्रवाह रु.१३ अर्ब ३६ करोड रहेको थियो। समीक्षा वर्षमा रु.१७ अर्ब ५१ करोडको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह भएको छ। अधिल्लो वर्ष यस्तो आप्रवाह रु.१३ अर्ब ५० करोड रहेको थियो। समीक्षा वर्षमा भएको वैदेशिक लगानी आप्रवाहको अधिकांश हिस्सा उर्जा, सिमेन्ट, होटल लगायतका उद्योगहरूमा भएको छ।

### विदेशी विनिमय सञ्चिति

कुल विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तको रु.१०७९ अर्ब ४३ करोडबाट २.१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा रु.११०२ अर्ब ५९ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु.९२७ अर्ब २७ करोडको तुलनामा २०७५ असार मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई रु.९८९ अर्ब ४० करोड रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.८ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७४/७५ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७५ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका छन्। २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४०.८ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए।

### विनिमय दर

२०७४ असार मसान्तको तुलनामा २०७५ असार मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ५.९ प्रतिशतले अवमूल्यन भएको छ। अधिल्लो वर्ष नेपाली रूपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको थियो। २०७५ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१०९.३४ पुगेको छ। २०७४ असार मसान्तमा उक्त विनिमय दर रु.१०२.८६ रहेको थियो।

### निक्षेप संकलन

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.२ प्रतिशतले बढेको छ। अधिल्लो वर्ष यस्तो निक्षेप १४.० प्रतिशतले बढेको थियो। २०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चलित, बचत र मुद्रातीको अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ। अधिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३५.४ प्रतिशत र ४३.२ प्रतिशत रहेको थियो।

### कर्जा प्रवाह

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ। अधिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २२.३ प्रतिशतले, विकास बैंकहरूको २५.६ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १६.१ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा ५०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १९.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २२.४ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा



२६.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रफलको कर्जा २६.७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। अधिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा रु.१ हायर पर्चेज कर्जा १४.५ प्रतिशतले र ओभरड्राफ्ट कर्जा १४.४ प्रतिशतले बढेको छ। त्यसैगरी, समीक्षा वर्षमा रु.१ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जा २०.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.० प्रतिशतले बढेको छ।

### तरलता व्यवस्थापन

आर्थिक वर्ष २०७४/७५ मा खुला बजार कारोबारमार्फत् पटक/पटक गरी रु.१०७ अर्ब ३४ करोड तरलता प्रवाह भएको छ। यस अन्तर्गत रिपो बोलकबोलमार्फत् कुल रु.६९ अर्ब ७२ करोड र सोझै खरीद बोलकबोलमार्फत् रु.३७ अर्ब ६२ करोड तरलता प्रवाह भएको छ। साथै, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले पटक/पटक गरी रु.३८ अर्ब ३३ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन्। आर्थिक वर्ष २०७४/७५ मा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ४ अर्ब ५ करोड खुद खरिद गरी रु.४२२ अर्ब ३४ करोड खुद तरलता प्रवाह गरेको छ। अधिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ११ करोड खुद खरिद भई रु.४३५ अर्ब ८६ करोड खुद तरलता प्रवाह भएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा खुलाबजार कारोबारमार्फत् रु.१९५ अर्ब तरलता प्रशोचन गरिएको छ। अधिल्लो वर्षको सो ही अवधिमा रु.१२४ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको थियो।

### पुनरकर्जा

२०७४ असार मसान्तमा रु.६ अर्ब १४ करोड पुनरकर्जा लगानीमा रहेकोमा २०७५ असारमा रु.१२ अर्ब २३ करोड पुनरकर्जा लगानीमा रहेको छ। भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको व्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई शून्य व्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत आर्थिक वर्ष २०७३/७४ सम्म रु.७९ करोड ९० लाख पुनरकर्जा स्वीकृत भएकोमा २०७४/७५ सम्ममा रु.१ अर्ब ७९ करोड २४ लाख स्वीकृत भएको छ। यस्तो कर्जा १०६७ जनाले उपयोग गरेका छन्। पुनरकर्जा लगानीमा उल्लेखनीय वृद्धि भएको देख्दा पुनरकर्जा बारेमा वित्तीय साक्षरता देखिन्छ।

### अन्तर-बैंक कारोबार

आर्थिक वर्ष २०७४/७५ मा वाणिज्य बैंकहरूले रु.११६१ अर्ब ३१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु.४९ अर्ब ४३ करोडको अन्तर-बैंक कारोबार गरेका छन्। अधिल्लो वर्ष वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु.१०६२ अर्ब ४ करोड र रु.३८१ अर्ब २ करोडको यस्तो कारोबार गरेका थिए।

### व्याजदर

२०७४ असारमा ९१-दिने ट्रेजरी विलको भारित औसत व्याजदर ०.७१ प्रतिशत रहेकोमा २०७५ असारमा ३.७४ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत व्याजदर भने २०७४ असारको ०.६४ प्रतिशतको तुलनामा २०७५ असारमा २.९६ प्रतिशत रहेको छ। अन्य वित्तीय संस्थाहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत व्याजदर २०७४ असारको ४.४७ प्रतिशतको तुलनामा २०७५ असारमा ५.४० प्रतिशत पुगेको छ।

२०७५ असारमा वाणिज्य बैंकहरूको भारित औसत निक्षेप दर ६.४९ प्रतिशत र कर्जा दर १२.४७ प्रतिशत रहेका छन्। २०७४ असारमा यी दरहरू क्रमशः ६.१५ प्रतिशत र ११.३३ प्रतिशत रहेका थिए। त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार व्याजदर २०७४ असारको ९.८९ प्रतिशतको तुलनामा २०७५ असारमा १०.४७ प्रतिशत कायम हुन आएको छ। समग्रमा आर्थिक वर्ष २०७४/७५ मा तरलता सुविधाजनक नरहेकोले व्याजदर साविक वर्ष भन्दा उच्च हुन गएको छ।



### मर्जर/प्राप्ति

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरे पश्चात् २०७५ असार मसान्तसम्म कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १२१ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन्।

### वित्तीय पहुँच

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०७४ असार मसान्तमा १४९ रहेकोमा २०७५ असार मसान्तमा १५१ पुगेको छ। यस अनुसार २०७५ असार मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६५ लघुवित्त संस्थाहरू संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल २०७४ असार मसान्तमा ५०६८ रहेकोमा २०७५ असार मसान्तमा ६६५१ पुगेको छ।

### निक्षेप तथा कर्जा सुरक्षण

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७५ असार मसान्तसम्ममा ८९ बैंक तथा वित्तीय संस्थाहरूमा १ करोड ९३ लाख प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्रित निक्षेप रकम रु.४३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण गरेको छ। २०७४ असार मसान्तमा १ करोड ५३ लाख निक्षेपकर्ताहरूको रु.३८१ अर्ब ८९ करोड बराबर को निक्षेप सुरक्षण गरिएको थियो। निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७५ असार मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको रु.१२ अर्ब ३५ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ। २०७४ असार मसान्तमा रु.९ अर्ब ४६ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो।

### पूँजी बजार

नेप्ये सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २३.४ प्रतिशतले हास भई २०७५ असार मसान्तमा १२९२.४ विन्दुमा सीमित भएको छ। २०७४ असार मसान्तमा उक्त सूचकाङ्क ७.९ प्रतिशतले हास भई १५८२.७ विन्दु कायम भएको थियो। धितोपत्र बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २२.७ प्रतिशतले हास भई २०७५ असार मसान्तमा रु.१४३५ अर्ब १४ करोड कायम भएको छ। बजार पूँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले हास भएको थियो। समीक्षा अवधिको बजार पूँजीकरणको कुल गाहस्थ्य उत्पादनसँगको अनुपात ४७.७ प्रतिशत रहेको छ। अधिल्लो वर्ष यस्तो अनुपात ७०.३ प्रतिशत रहेको थियो। बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र वीमा कम्पनीहरूको अंश ८०.५ प्रतिशत, रहेको छ, भने जलविद्युत क्षेत्रको ४.७ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.८ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.२ प्रतिशत रहेको छ।

### २. विगत वर्षको कारोबार सिंहावलोकन तथा बैंक को वित्तीय भलक :-

आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ मा हासिल गरको वित्तीय उपलब्धिहरूको प्रमुख सुचकाङ्कहरू दहाय बमोजिम रहेका छन्।

रकम रु.करोडमा

शीर्षक	२०७४ असार मसान्त	२०७५ असार मसान्त	बृद्धि (प्रतिशतमा)
शेयर पूँजी *	२६३.३८	२८४.४५	८.००%
नेट वर्थ **	३४३.६०	३७९.०३	१०.३१%
निक्षेप	२,५१३.६६	२,७२७.६८	८.५१%
लगानी	११६.८२	१७६.७४	५१.२९%
कर्जा तथा सापटी	२,०७२.२४	२,१६५.९५	४.५२%
व्याज आम्दानी	१६४.७७	३१८.०४	९३.०२%
व्याज खर्च	८६.७८	२९२.९९	१४४.४३%
खुद व्याज आम्दानी	७७.९९	१०५.९३	३५.८३%



अन्य सञ्चालन आमदानी	१०.७०	१५.५१	४५.०१%
जम्मा सञ्चालन आमदानी	८८.६९	१२१.४४	३६.९३%
कर्मचारी खर्च	१२.८७	२९.८३	१३१.८२%
सञ्चालन खर्च	१६.४५	२५.१९	५३.१६%
कर पछिको खुद नाफा	४२.०५	५०.७१	२०.६१%
कूल सम्पत्ति	२,९२२.४४	३,१८२.७२	८.९१%
निष्कृय कर्जा अनुपात (%)	३.९१	३.९२	०.२६%
पुँजी पर्याप्तता (%)	१६.८६	१८.१०	७.४०%
प्रति शेयर बुक नेटवर्थ	१३२.४५	१३३.२५	०.६०%
प्रति शेयर बजार मूल्य	२१९.००	१७१.००	(२१.९२%)
शाखाहरुको संख्या	७१.००	७३.००	२.८२%
ATM संख्या	३५.००	३५.००	०.००%
कर्मचारी संख्या	६१७.००	६३४.००	२.७६%

\* शेयर पुँजीमा आ.व. २०७४/७५ को प्रस्तावित बोनश शेयर समावेश गरिएको छ ।

\*\* नेट वर्थमा प्रस्तावित नगद लाभांश समावेश गरिएको छैन ।

नोट : माथि उल्लेखित तथ्याङ्गमा आर्थिक वर्ष २०७३/०७४ को नाफा/नोक्सानका अङ्गहरुमा साविक महालक्ष्मी विकास बैंकको २०७४/०३/१७ सम्मको नाफा/नोक्सान समावेश गरिएको छैन ।

समीक्षा अवधिमा बैंक को पूजी पर्याप्तता अनुपात, तरलता अनुपात लगायत बैंक को सुदृढ अवस्थामापन गर्ने मापदण्डहरू नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड बमोजिम सकारात्मक रहेकोले बैंक ले अझीकार गरेको विवेकपूर्ण (Prudent) व्यवसायीक नीति प्रतिविम्बित हुन्छ ।

#### (क) पुँजी संरचना

आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा बैंकको चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार कायम रहेको छ । प्रस्तावित ८ प्रतिशत बोनस शेयर पश्चात् बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड ४५ लाख १ हजार कायम रहने छ ।

#### (ख) पुँजीकोषको पर्याप्तता

पुँजीकोषको गणना नेपाल राष्ट्र बैंकले तोके बमोजिम Capital Adequacy Framework 2007 (Updated July 2008) अनुसार गरिएको छ । आ.व. २०७३/०७४ को अन्तमा पुँजीकोषको अनुपात १६.८६ प्रतिशत रहेकोमा आ.व २०७४/०७५ को अन्तमा उक्त अनुपात १८.१० प्रतिशत कायम रहन गएको छ । जुन नेपाल राष्ट्र बैंक को निर्देशन अनुसार जरुरी हुने न्यूनतम कोष भन्दा ८.१० प्रतिशतले अधिक रहेको छ ।

#### (ग) कूल सम्पत्ति

आर्थिक वर्ष २०७३/०७४ को अन्त्यमा कूल सम्पत्ति रु. २९ अर्ब २२ करोड ४४ लाख रहेकोमा ८.९१ प्रतिशतले बृद्धि भइ आर्थिक वर्ष २०७४/०७५ को अन्त्यमा रु. ३१ अर्ब ८२ करोड ७१ लाख पुगेको छ ।

#### (घ) निक्षेप सङ्कलन

बैंक को कुल निक्षेप आ.व. २०७३/०७४ मा रु २५ अर्ब १३ करोड रहेकोमा प्रस्तुत आ.व. २०७४/०७५ मा ८.५१ प्रतिशतले बृद्धि भई रु २७ अर्ब २७ करोड पुगेको छ ।

बैंक ले विभिन्न संस्थागत तथा व्यक्तिगत निक्षेपकर्ताहरूको आवश्यकता अनुसारको विभिन्न निक्षेप सुविधा प्रदान गर्दै आइरहेको छ । निक्षेप व्यवस्थापनमा विशेष सावधानी अपनाउदै संस्थागत तथा छोटो अवधिका निक्षेपमा मात्र



अधिकेन्द्रित हुँदा उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न स्थिर प्रकृतिका स-साना निक्षेप सङ्कलनमा विशेष जोड दिई विभिन्न प्रकारका निक्षेप योजनाहरू सञ्चालनमा ल्याएको छ ।

बजार विश्लेषण र निक्षेपकर्ताको चाहना बमोजिमका ग्राहकमैत्री विभिन्न निक्षेप योजनाहरू सञ्चालनमा ल्याउने कामलाई बैंक ले निरन्तरता दिइरहेको छ ।

**(ङ) कर्जा तथा सापटी**

यस आ.व.को अन्तसम्ममा बैंक को कुल कर्जा लगानी रु.२१ अर्ब ६६ करोड पुगेको छ । गत आर्थिक वर्षको तुलनामा ४.५२ प्रतिशत कर्जा तथा सापटी वृद्धि भएको छ । बैंक ले कर्जा लगानी गर्दा कर्जाको गुणस्तर तथा कर्जा लगानीमा विविधीकरणलाई मुख्य प्राथमिकता दिएको छ । बैंक ले उद्योग, कृषि, पर्यटन, साना तथा मझौला उद्योग व्यवसाय, व्यापार, तथा रिटेल कर्जा लगायतका क्षेत्रहरूमा लगानी गर्दै आइरहेको छ ।

**४. गैह बैंकिङ सम्पत्ति**

आ.व. २०७४/०७५ गैह बैंकिङ सम्पत्तिको बेचबिखन गरि बैंकले उल्लेखनिय रूपमा असुली गरेको छ । गत वर्षको रु. ३९ करोड २ लाखको गैह बैंकिङ सम्पत्ति रु. ३२ करोड २५ लाखमा भार्न सफल भएको छ । साथै, सो वर्ष रु.४ करोड ३९ लाख गैह बैंकिङ सम्पत्ति थप गरेको छ । यसरी हेर्दा गैह बैंकिङ सम्पत्तितर्फ कुल असुली (सोही वर्ष सकार गरेर सोही वर्ष विक्री गरेको सहित) रु.१२ करोड ६२ लाख भएको छ । साथै, उक्त गैह बैंकिङ सम्पत्तिको विक्रीबाट रु.३ करोड ३५ लाख नाफा आर्जन गरेको छ । बैंकले आगामी वर्षमा पनि यस्तै उल्लेखनिय रूपमा असुल गर्ने रणनिती लिएको छ ।

**(छ) मुनाफा**

बैंक ले २०७३/०७४ मा सम्पूर्ण कारोबार समावेश पछिको खुद मुनाफा रु.६८ करोड ९१ लाख आर्जन गरेकोमा आ.व. २०७४/०७५ मा रु.८१ करोड ११ लाख आर्जन गरेको छ । सम्पूर्ण कारोबार समावेश पछिको खुद मुनाफामा वृद्धिदर १७.७० प्रतिशत रहेको छ । बैंक को खुद नाफा/नोक्सान आ.व. २०७४/०७५ मा रु ५० करोड ७१ लाख रहेको छ जुन गत वर्षको तुलनामा २०.६१ प्रतिशतले वृद्धि भएको छ ।

**(ज) गैर सञ्चालन आम्दानी/ (नोक्सानी)**

बैंक ले २०७३/०७४ मा रु. ४ करोड ५० लाख मात्र गैरसञ्चालन आम्दानी गरेकोमा आ.व. २०७४/०७५ मा रु. ६ करोड १३ लाख गैरसञ्चालन आम्दानी आर्जन गरेको छ । सो वृद्धिदर गत वर्षको तुलनामा ३५.९२ प्रतिशत रहेको छ ।

**(झ) सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता**

बैंक ले २०७३/०७४ मा रु. ५९ करोड ६१ लाख मात्र सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता गरेकोमा आ.व. २०७४/०७५ मा रु. ७० करोड ५७ लाख सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता गर्न सफल भएको छ । सो वृद्धिदर गत वर्षको तुलनामा १८.३९ प्रतिशत रहेको छ । साथै उपरोक्त रकममा बैंक ले समीक्षा अवधिमा रु. १२ करोड ६२ लाख गैर बैंकिङ सम्पत्ति वापतको सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता गर्न सफल भएको छ ।

**(ञ) तरलता व्यवस्थापन**

वित्तीय क्षेत्रमा तरलताको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र महत्वपूर्ण विषय हो । अधिक तरलतावाट मुनाफामा असर पर्ने हुन्छ भने न्यून तरलता आफैमा डरलाग्दो विषय हो । तसर्थ देशको बैंकिङ क्षेत्रमा देखीएको तरलता समस्यालाई सही मुल्याङ्कन गरी तरलता जोखीम न्यूनीकरणको लागी बैंकको सम्पत्ति दायीत्व व्यवस्थापन समितिले नियमित रूपमा बजार अवस्थाको विश्लेषण तथा बैंकको तरलताको अन्तर्रामापन मार्फत Liquidity Mismatch हरूलाई समयमा पहिचान गरी आवश्यक निक्षेप/लगानी रणनीतिहरू लिने एवं नियमित रूपमा पुनरावलोकन गर्दै आएको छ । निक्षेपकर्ता तथा समग्र बैंकको हितका लागि बैंकले विभिन्न नीति निर्देशनहरूमा समयानुकूल आवश्यक संसोधन गरी कडाइका साथ लागु गर्दै आएको छ । साथै बैंकले सुरक्षित लगानी गर्ने क्रममा नेपाल सरकारले जारी गरेको ट्रेजरी बिल तथा विकास ऋणपत्रहरूमा यथोचित लगानी गर्दै आएको छ ।



### ३. बैंक को कारोबारलाई असर पार्ने मुख्य कारकहरू

संस्थाको कारोबारलाई असर पार्ने मुख्य कुराहरुलाई यस प्रकार प्रस्तुत गरिएको छ ।

- ❖ निक्षेप तथा कर्जा लगानीको व्याजदरमा हुने परिवर्तनबाट असर पर्ने जोखिमहरू ।
- ❖ पुँजी बजारमा आउने उतार चढावका कारणले हुन सक्ने जोखिमहरू ।
- ❖ यथासमयमा कर्जा असुली नभई उत्पन्न हुने जोखिमहरू ।
- ❖ व्याजदर अन्तरको कारणबाट आउन सक्ने जोखिमहरू ।
- ❖ देशको आर्थिक अवस्थामा आउने परिवर्तनबाट पर्न सक्ने जोखिमहरू ।
- ❖ बजारमा बढ्दो बैंक तथा वित्तीय संस्थासँगै बढेको अस्वस्थ प्रतिस्पर्धा, लगानीका वैकल्पिक क्षेत्रको अभावमा पर्न सक्ने जोखिम ।
- ❖ सञ्चालन जोखिम बढ्दै जानुको कारणबाट पर्न सक्ने जोखिम ।
- ❖ अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू ।

### बैंक समक्ष रहेका प्रमुख चुनौतीहरू निम्नानुसार रहेका छन् :

- ❖ अनपेक्षित तवरले परिवर्तन भइरहने बजारको तरलता ।
- ❖ नयाँ संविधान बमोजिमको प्रादेशिक संरचनाहरुको कार्यान्वयनको सन्दर्भमा आईपर्ने चुनौतीहरू ।
- ❖ अर्थतन्त्रमा उपलब्ध लगानीका अवसरहरुको न्यूनता र बैंकिङ्ग क्षेत्रमा देखिने अस्वाभाविक प्रतिस्पर्धाका कारण कारोबारको प्रतिफलमा पर्ने चाप र चुनौतीहरू ।
- ❖ बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको अभाव तथा मर्जर एवं प्राप्ति शृंजित आन्तरिक व्यवस्थापनमा देखापर्न सक्ने चुनौतीहरू ।

### चुनौती तथा जोखिम व्यवस्थापन

बैंकको कामकारवाहीको सिलसिलामा अन्तर्निहित हुने कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता, पुँजी पर्याप्तता अनुपात लगायतका विभिन्न जोखिमहरुको मापन गर्ने, उक्त जोखिमहरुलाई न्यूनीकरण गर्न व्यवस्थापनलाई मार्गदर्शन तथा निर्देशन दिने कार्य संस्थाले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङ्का लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रभावकारी जोखिम व्यवस्थापनका लागि सम्पूर्ण क्षेत्र समेट्ने गरी पूर्ण एवम् एकीकृत पद्धति अनुशरण गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको अधिनमा रही बैंकिङ्ग प्रणालीमा आइपर्ने विभिन्न किसिमका जोखिमहरुको पहिचान गरी तिनको न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने सिलसिलामा सञ्चालक समितिलाई उपयुक्त राय सुभाव दिन जोखिम व्यवस्थापन समितिको गठन गरिएको छ ।

प्रभावकारी जोखिम व्यस्थापनका लागि देहायबमोजिम जोखिमको वर्गीकरण गरिएको छ :-

- (क) कर्जा जोखिम
- (ख) सञ्चालन जोखिम
- (ग) तरलता जोखिम
- (घ) बजार जोखिम
- (ड) व्याजदर जोखिम
- (च) विदेशी विनियम जोखिम
- (छ) अन्य जोखिम

बैंक को कर्जा तथा सापट र लगानी खराब भई तथा विनियम दर परिवर्तनबाट हुन सक्ने जोखिमहरुको लागि नेपाल राष्ट्र बैंक को निर्देशन तथा आफ्नै विश्लेषणद्वारा बैंक ले कर्जा नोक्सानी व्यवस्था, लगानीमा सम्भावित नोक्सानी व्यवस्था, सटही घटबढ कोष जस्ता कोषहरुको व्यवस्था गर्ने गरेको छ । बैंक ले बजार प्रतिस्पर्धाको सामना गर्नको लागि जनशक्तिको ज्ञान तथा दक्षता अभिवृद्धिमा आवश्यक ध्यान पुऱ्याएको छ । यस बाहेक व्यावसायिक जोखिम एवं



वाह्य कारणहरुबाट सृजना हुनसक्ने जोखिम व्यवस्थापनको लागि चनाखो भई सम्भावित नोक्सानी हुन नदिन वा जोखिम न्यून गर्न बैंक सक्षम तथा प्रतिबद्ध रहेको छ ।

#### ४. चालु आर्थिक वर्षको उपलब्धी

रु. दश लाखमा

विवरण	२०७४ असार मसान्त सम्म	२०७५ भाद्र मसान्त सम्म
निक्षेप	२७,२७७	२६,५६३
कर्जा	२१,६५९	२१,८६८

बैंकले असार मसान्त देखि भाद्र मसान्त सम्म रु. २१ करोड कर्जा लगानी गर्न सफल भएको छ भने निक्षेप तर्फ रु. ७५ करोड घट्न गएको छ ।

कर्जा व्यवस्थापनको कार्यलाई सुदृढ बनाई निष्कृय कर्जाको अनुपात घटाउने, गैँड बैंकिङ सम्पत्तिलाई यथासक्य न्युनिकरण गर्ने कार्यका बाबजुद व्यावसाय वृद्धिका लागि निक्षेप तर्फ नेया निक्षेप योजनाहरु ल्याइने छ । त्यस्तै कर्जा तर्फ सुरक्षीत कर्जा लगानीका क्षेत्रहरुको पहिचान गरी सरल रूपमा कर्जा प्रबाह गर्ने कार्यलाई प्रभावकारी रूपमा लागु गरीएको छ । ग्राहकलाई सेवा सुविधा वृद्धि गर्नका लागि केन्द्रीय कार्यालयमा ३६५ दिने बैंकिंग सेवा शुरू गरी सकेका छौ । त्यस्तै हाम्रो एटिएम कार्डलाई भिसा संग सम्बन्धन गरीसकिएको छ । सँग सँगै बैंकले मोबाइल बैंकिङ लाइ स्मार्ट बैंकिङ मा रूपान्तरण गरेको छ ।

#### (क) शाखा विस्तार :

ग्रामीण जनताहरु माँझ आफ्नो सेवा पुऱ्याइ प्राथमिक निक्षेप र ग्राहक सेवा बढाउनको लागि तथा सम्पूर्ण स्थानिय निकायहरुमा बैंकको शाखा सञ्चालन पुऱ्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई सघाउ पुऱ्याउन बैंकले साखा विस्तार निरीलाई अबलम्बन गरेको छ ।

बैंकको शाखा सञ्चालनमा वृद्धि भई हाल ७५ शाखा सञ्चालनमा रहेका छन् । त्यस्तै उपत्यका भित्र र उपत्यका बाहिर गरि करिब वीस वटा शाखा खोल्ने प्रक्रियामा रहेको र भविष्यमा अन्य स्थानहरुमा पनि शाखा कार्यालय खोल्ने उद्देश्य रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

#### (ख) ए.टि.एम (ATM) सेवा विस्तार

बैंकले ग्राहक वर्गमा सुविधा दिने उद्देश्यले आफ्नो ए.टि.एम. को सङ्ख्या ३५ पुऱ्याउन सफल भएको छ भने ग्राहकवर्गको आवश्यकता हेरी निकट भविष्यमा एटीएमको सङ्ख्या समेत बढाउदै लग्ने योजना रहेको छ । नेपाल राष्ट्र बैंकको असार महिनाको रिपोर्ट अनुसार जम्मा विकास बैंकको ATM सङ्ख्या २०९ रहेकोमा यस संस्थाले १६,७५ प्रतिशत हिस्सा समेटेको छ । बैंक ले VISA सँग आवद्ध भई उक्त Network संग सम्बन्धित ATM मेसीनबाट आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउदै आईरहेको छ । साथै, बैंकले आगामी चालु आ.व. बाट Chip Based Card सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

#### (ग) सूचना प्रणाली

बैंकको सूचना प्रणालीलाई प्रभावकारी र चुस्त बनाउनका लागि बैंक ले सूचना प्रविधिको विकासको अवस्था र ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी बैंकिङ सफ्टवेयर Pumori Plus IV मार्फत कारोबार संचालन गर्दै आइरहेको छ । उपभोक्ता एवं ग्राहकवर्गलाई थप आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने सिलसिलामा बैंक ले ATM (Automated Teller Machine), Debit Card, SMS Banking, Smart Banking, Mobile Banking, Internet Banking (Any Branch Banking System (ABBS), Smart Banking, NEA Bill payment system सेवा जस्ता प्रविधिमूलक सेवाहरू प्रदान गर्दै आइरहेको छ भने Debit Cards – EMV Chip based Domestic and International Cards जस्ता सेवाहरू प्रदान गर्ने कार्यको लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुरेको छ । त्यस्तै भविष्यमा समेत सूचना प्रविधिमा समयानुकूल



सुधार एवं विकास गर्दै ग्राहकवर्गलाई नयाँ नयाँ अत्याधुनिक सुविधाहरु उपलब्ध गराउदै जाने बैंक को योजना रहेको छ। बैंकका सबै शाखाहरु Online Connected रहने भएकोले ग्राहकहरूले जुनसुकै शाखाबाट सजिलैसँग जुनसुकै कारोबार (ABBS) गर्न सक्दछन्। शेयरधनी, सञ्चार जगत तथा सम्बन्धित अन्य पक्षहरूलाई बैंकको आधिकारिक सूचना प्रवाह गर्न आफै वेबसाईट [www.mahalaxmibank.com](http://www.mahalaxmibank.com) प्रयोगमा ल्याईरहेको छ। त्यस्तै बैंकको डाटा भैपरी आउने प्रकोपबाट सुरक्षित गर्नको लागि बैंकको Disaster Recovery Site भैरहवामा राख्ने कार्य अन्तिम चरणमा पुगेको छ।

#### (घ) मानव संसाधन

विद्यमान प्रतिस्पर्धात्मक बैंकले क्षेत्रमा सफलता हासिल गर्नका लागि दक्ष कर्मचारीहरु नै सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले उपयुक्त वातावरण सहित समय सापेक्ष सुविधाहरु र उचित पुरस्कार दिई काम प्रति उत्प्रेरित गरिरहने नीति बैंक ले अस्तियार गरेको छ। ग्राहकवर्गलाई सर्वसुलभ, छिटो छारितो र प्रभावकारी सेवा उपलब्ध गराई व्यावसायिक उद्देश्य प्राप्ति गर्न जनशक्तिको दक्षता अभिवृद्धिका लागि मानव श्रोत विकास तथा व्यवस्थापनमा विशेष प्राथमिकता दिई विभिन्न तालिम, सेमिनार जस्ता कार्यक्रमको माध्यमबाट कर्मचारीहरूलाई अभिमुखीकरण तालीम संचालन गर्दै आईरहेको छ। व्यवसाय विस्तारको क्रममा चाहिने दक्ष जनशक्ति आँफै तयार गर्दै जाने नीति बमोजिम कर्मचारी भर्ना, सरुवा, पदोन्नति र अनुशासनको कारबाही हुने गरेको छ। दक्ष कर्मचारीहरु नै बैंक विकासको एकमात्र आधार भएको हुनाले मानव संसाधन विभागले HR Succession Plan को तयारी गरिरहेको छ। कर्मचारीहरुको वृत्ति विकासलाई मध्यनजर गरि आ.व. २०७४/०८५ मा विभिन्न तहका २८० जना कर्मचारीहरूलाई विभिन्न तालिम प्रदान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त कर्मचारी सेवा विनियमावलीको अधिनमा रही कर्मचारीहरूलाई सहयोगी, सहायक, अधिकृत र व्यवस्थापकीय गरी चार तहमा विभाजन गरिएको छ। २०७५ असार मसान्तमा व्यवस्थापकीय तहमा ३२, अधिकृत तह ८०, सहायक तह ३७८, सहयोगी ७० र विभिन्न तहका करार सेवामा कार्य गर्ने ७४ गरी जम्मा ६३४ जना कर्मचारीहरु कार्यरत रहेका छन्।

#### (ङ) ग्राहक सम्बन्ध

ग्राहक महानुभावहरूलाई उच्च प्राथमिकतामा राख्ने सिद्धान्तबाट बैंक सर्वै सचेत छ। कर्जा तथा निक्षेपतर्फ विभिन्न नयाँ प्रकारका सेवा प्रारम्भ गर्दै ग्राहकहरूको आवश्यकता अनुसारका उच्च गुणस्तरका सेवाहरू प्रदान गर्न सक्ने बैंक का रूपमा परिवित हुने लक्ष्य रहेको छ। हामो सफलताको श्रेय ग्राहकहरूको अपार विश्वासलाई नै जान्छ र यस अवसरमा ग्राहक सेवाको गुणस्तर बढाउने प्रण गर्दछौं। साथै ग्राहक सम्बन्ध तथा सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकले समिक्षा अवधिमा केन्द्रीय स्तरमा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेको छ।

#### (च) सम्पत्ति शुद्धिकरण नियन्त्रण

विकास बैंक ले प्रचलित ऐन तथा नेपाल राष्ट्र बैंकद्वारा जारी भएको निर्देशनको कार्यान्वयनको सलसिलामा सम्पत्ति शुद्धिकरण सम्बन्धी छुट्टै आन्तरीक नीति तथा कार्यविधी बनाई लागु गरेको छ। यसरी बनाइएका नीति तथा कार्यविधीद्वारा सम्पत्ति शुद्धिकरण नियन्त्रण तर्फ मूलतः देहाय अनुसारको व्यवस्था गरिएको छ।

- ❖ सञ्चालक समितिका सञ्चालकको संयोजकत्वमा सम्पत्ति शुद्धिकरण सम्बन्धी समिति गठन गरिएको छ, जसले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा भए गरेका काम कारबाहीहरूको त्रयमासिक रूपमा अनुग्रन्थ गर्ने गरेको छ।
- ❖ सञ्चालक समिति तथा उच्च व्यवस्थापनले समेत सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यको त्रैमासिक रूपमा समिक्षा गर्ने व्यवस्था मिलाइएको छ।
- ❖ सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिमको कार्य गर्ने गराउने प्रयोजनका लागि केन्द्रीय कार्यालयमा अनुपालन अधिकृत तोकिएको छ।
- ❖ दैनिक रु. १० लाख वा सो भन्दा बढीको नगद कारोबार तथा शडकास्पद कारेवारको नियमित रूपमा अनुग्रामन गरी यस सम्बन्धी विवरण तोकिएको समयावधि भित्र वित्तीय जानकारी ईकाइ समक्ष पेश गर्ने व्यवस्था मिलाइएको छ।
- ❖ शाखाहरूमा कार्यरत कर्मचारीहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी व्यवस्था तथा बैंक ले गर्नु पर्ने कार्य तथा प्रकृया बारे जानकारी गराउन तालिम प्रदान गर्ने गरिएको छ।



**(छ) उत्पादन तथा सेवाहरू**

ग्राहकमुखी एवं नविनतम उत्पादन तथा सेवाहरू निरन्तर रूपमा प्रदान गरी ग्राहकहरूका आधुनिक बैंकिङ्ग सेवाको मागलाई परिपूर्ति गर्नु बैंक को प्रमुख उद्देश्य हो । यसै उद्देश्य अनुरूप बैंक ले विभिन्न किसिमका निक्षेप योजनाहरू जस्तै बचत खाता : महालक्ष्मी बचत खाता, महालक्ष्मी विषेश बचत खाता, महालक्ष्मी गृहलक्ष्मी बचत खाता, महालक्ष्मी विद्यार्थी बचत खाता, महालक्ष्मी जेठ नागरिक बचत खाता, महालक्ष्मी कर्मचारी बचत खाता, महालक्ष्मी समृद्धि बचत खाता, महालक्ष्मी रेमिट्यान्स बचत खाता, महालक्ष्मी प्रिमियम बचत खाता, महालक्ष्मी धनवर्षा बचत खाता, महालक्ष्मी भुकम्प पिडित बचत खाता, महालक्ष्मी सामाजिक सुरक्षा बचत खाता, महालक्ष्मी सुनौलो बचत खाता, महालक्ष्मी अनमोल बचत खाता, महालक्ष्मी डलर सुरक्षा बचत खाता, कल निक्षेप, मुद्रिती नेक्षेप : ३ महिना अवधिको, ६ महिना अवधिको, ९ महिना अवधिको, १ वर्ष अवधिको, २ वर्ष अवधिको निक्षेप योजना आदि संचालनमा ल्याएको छ । एकातिर यी निक्षेप योजनाहरूले निक्षेपकर्ताहरूलाई विविध प्रकारका सेवाहरू प्रदान गरेको छ भने अर्को तिर यी योजनाहरूमा प्रदान गरिने आकर्षक व्याजबाट निक्षेपकर्ताहरू लाभान्वित भएका छन् । यसका साथै बैंक ले विभिन्न किसिमका आधुनिक उत्पादन तथा सेवाहरू जस्तै इन्टरनेट बैंकिङ्ग, एटिएम सेवाप्रदान गर्दै आएको छ । बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरूले सजिलै रकम पठाउनका लागि तथा स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा रकम स्थानान्तर गर्न विप्रेषण सेवा समेत सञ्चालनमा ल्याएको छ ।

**(ज) संस्थागत सुशासन**

संस्थागत सुशासन संस्थाको मेरुदण्ड भएकाले महालक्ष्मी विकास बैंक मा संस्थागत सुशासन (Corporate Governance) लाई उच्च महत्वका साथ परिपालना गर्न गराउनका लागि सञ्चालक समिति र बैंक व्यवस्थापन पूर्णरूपमा प्रतिबद्ध रहेको छ । सञ्चालक समितिका कामकारबाहीहरू तथा बैंकका अन्य सबै क्रियाकलापहरूलाई स्वतन्त्र एवं पारदर्शीरूपमा उच्चस्तरको व्यापारिक स्वच्छता, व्यवसायिकता तथा प्रचलित कानून तथा मापदण्डहरूको अधीनमा रही संस्थागत सुशासनको विकास गर्न बैंक सदा क्रियाशील रहेको छ । बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायहरूबाट समय समयमा जारी भएका नीति एवं निर्देशन तथा सोको अधीनमा रही विभिन्न नीति नियम सञ्चालक समितिबाट स्वीकृत गराई पूर्ण रूपमा लागु गर्दै आएको छ । भविष्यमा समेत संस्थागत सुशासनलाई प्राथमिकताका साथ लागु गरिनेछ ।

**(भ) विप्रेषण (रेमिटान्स) कारोबार**

बैंक ले छिटो तथा सुरक्षित विप्रेषण सेवा प्रदान गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय ख्याति प्राप्त रेमिटेन्स कम्पनिहरूसँग सम्झौता गरि विप्रेषण कारोबार संचालन गर्दै आईरहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय विप्रेषण कम्पनिहरूका साथै विभिन्न विप्रेषण कारोबार गर्ने कम्पनीहरूसँग सम्झौता गरी सेवा प्रदान गर्दै आएको छ । हाल बैंक ले आइ.एम.इ. रेमिट, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस, हिमाल रेमिट, वेस्ट्न युनियन मनी ट्रान्सफर, पृथ्वी रेमिट, वेष्ट रेमिट -जी.एम.ई., सुर्योदय रेमिट, नविल रेमिट, सेवा मनी ट्रान्सफर, सम्सारा मनी ट्रान्सफर, नेपाल रेमिट, जनता रेमिट, एभरेष्ट रेमिट, बुम रेमिट, मेगा रेमिट, सानिमा एक्सप्रेस मनी ट्रान्सफर, शुलभ रेमिट, कुमारी रेमिट, रेमिट टु नेपाल, आइ.पे. रेमिट, जे.एम.ई. रेमिट, मुक्तिनाथ रेमिट, सिफ्ट फाइनान्सियल सर्भिसेस, एक्सप्रेस मनी ट्रान्सफर जस्ता विप्रेषण सेवा प्रदायक कम्पनीहरूसँग पनि सहकार्य गर्दै आएको छ । बैंकले आवश्यकता अनुसार अन्य प्रतिष्ठित विप्रेषण सम्बन्धी सेवाप्रदायक कम्पनीहरूसँग पनि सहकार्य गर्दै जाने नीति लिएको छ ।

**(ग) सि-आस्वा (ASBA) सेवा**

शेयर कारोबार उपर सर्वसाधारणको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै विभिन्न कम्पनीहरूबाट जारी हुने शेयरको प्रारम्भिक निष्कासन (IPO), फर्दर पब्लिक इस्यू (FPO) तथा हकप्रद शेयर (Right Issue) मा सि-आस्वा (C-ASBA) प्रणाली मार्फत महालक्ष्मी विकास बैंकको कुनै पनि शाखामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यो सेवा अन्तर्गत यस विकास बैंकका ग्राहकले Online मार्फत घरबाट नै यस्तो शेयर खरिद गर्न आवेदन दिनसक्ने व्यवस्था समेत गरिएको छ ।



(ट) **शेयर अभौतिकरण सेवा (DMAT)**

शेयर कारोबार उपर सर्वसाधारणको बढ़दो आकर्षणलाई दृष्टिगत गर्दै तथा शेयर कारोबार गर्नको लागि शेयरलाई अनिवार्य रूपमा अभौतिकरण गर्नुपर्ने प्रावधान भएको हुनाले ग्राहक वर्गहरूलाई लक्षित गरि बैंकले शेयर अभौतिकरण सेवा (DMAT) सुरु गरेको छ।

(ठ) **Bancassurance & Medi-Health सेवा**

समिक्षा अवधिमा बैंकले ग्राहक वर्गहरूलाई लक्षित गरि Bancassurance & Medi-Health सेवा सुरु गरिसकेको छ। हाल बैंकले केन्द्रीय स्तरमा Bancassurance Unit खडा गरि देश भरिका ७५ वटै शाखाहरूबाट Bancassurance सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले हालसम्म ४ वटा जीवन बीमा तथा ५ वटा निर्जिवन बीमा कम्पनी सँग Bancassurance सम्झौता गरि कार्य गरिरहेको छ।

ग्राहक वर्ग, कर्मचारी, शेयरधनी तथा सञ्चालकहरूलाई विभिन्न प्रकारका उपचार गराउदा सहूलियत दरमा उपचार गर्न बैंकले समिक्षा अवधिमा विभिन्न अस्पतालहरू सँग सम्झौता गरि Medi-Health सेवा सुरु गरिसकेको छ। यस सेवाबाट सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित मात्र नभई समग्र बैंकको व्यापार प्रबन्धनमा समेत टेवा पुचाउने देखिन्छ। हालसम्म बैंकले ३ वटा अस्पतालहरूसँग सम्झौता गरिसकेको छ।

(ड) **सरकारी राजश्वमा योगदान**

समीक्षा अवधिमा बैंक ले नेपाल सरकारलाई संस्थागत आयकरको रूपमा रु. १८ करोड ३३ लाख राजश्वमा योगदान गरेको छ।

(ढ) **कर्मचारीतर्फ उत्तरदायित्व तथा योगदान**

बैंकले कर्मचारीहरुको जोखिमलाई ध्यानमा राखी रु. १० लाख बराबरको मेडिकल तथा दुर्घटना बीमा गरिदिएको छ। एक महिनाको तलब बराबरको मेडिकल भत्ता अवकाश हुँदा पाउने गरी कोषमा जम्मा गर्ने गरेको छ। त्यसका साथै कम्तीमा श्रम ऐन बमोजिम हुन आउने रकम उपदान बापत व्यवस्था गरेको छ र कर्मचारी सेवा विनियमावली बमोजिम उपदान, विदा बापत व्यवस्था गरेको छ। साथै, बैंकले एकच्युवरी मुल्याङ्कन गराइ सोही बमोजिम उपदान तथा विदा बापत व्यवस्था गरेको छ। यस आर्थिक वर्षको मुनाफा बाट कर्मचारी बोनस अन्तर्गत रु. ७ करोड ३७ लाख छुट्टाइएको छ।

(ण) **शेयरधनी तर्फ योगदान**

बैंकले आर्थिक वर्ष २०७४/०८५ को मुनाफा बाट शेयरधनीको लागि बोनश शेयर ८ प्रतिशत तथा रु. २१०,७०३,७९६ र नगद लाभांश ७ प्रतिशत तथा रु. १८४,३६५,८२१ रकम छुट्टाइएको छ।

५. **संस्थागत सामाजिक उत्तरदायित्व**

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यको निरन्तरतालाई यस समिक्षा आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। बैंकले मुनाफामा मात्र केन्द्रित नभई समाजप्रतिको उत्तरदायित्वलाई समेत ध्यानमा राखी विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै आएको छ। आफ्नो मुनाफाको केही अंश सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यहरूमा खर्च गर्ने बैंकको उद्देश्य अनुरूप विशेष गरी बैंकले शिक्षा, स्वास्थ्य, खेलकूद, वातावरण लगायत प्राकृतिक प्रकोपबाट पीडितहरूलाई समेत सहयोग गर्दै आएको छ। बैंकले आ.व. २०७४/०८५ मा नेपाल राष्ट्र बैंकको निर्देशन नं. ६(१६) बमोजिम खुद मुनाफाको १ प्रतिशतले हुने रकम रु.५० लाख ७० हजार संस्थागत सामाजिक उत्तरदायित्व कोष बापत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम खर्च गर्ने गरि छुट्टाइएको छ। बैंकको सानो सहयोगले समाजमा ठुलो परिवर्तन नहोला तर त्यसले समाजको लागि सकारात्मक सन्देश प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।



### केही महत्वपूर्ण सामाजिक योगदानहरु तस्विर सहित निम्नानुसार छन् :

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुवाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको बैंकको धनगढी शाखाले मिति २०७४/१२/१७ गते शनिवार का दिन निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेका थियो। सो कार्यक्रममा १६५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण र २६ जनाले रक्तदान गर्नुभएको थियो।



बैंकले खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५०औं एसियन च्याम्पियनसिप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल श्री महेश्वर महर्जनलाई सम्मान गरेको थियो। खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले मिति २०७४/१२/०७ गते एक समारोह गरी बैंकले श्री महेश्वर महर्जनलाई सम्मान स्वरूप रु. २००,०००/- (अक्षरेपी रु दुई लाख मात्र) प्रदान गरेको हो।



“आजका बालबालिका भोलिका कर्णधार” भन्ने नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लि. गोंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १७ जना दुहुरा तथा असहाय बालबालिकाहरुलाई हेरचाह गरेर बसेको जरंखु, गोंगबु स्थित Nepal Human Service Organization लाई सहयोग स्वरूप करिब रु. ३५,०००/- बराबरको तल्ले खाट उपलब्ध गराएको थियो।



यस बैंकको महाराजगंज शाखाले मिति २०७४/१०/११ गते बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई करिब रु. ३०,०००/- बराबरको खाद्यान्त सामाग्री वितरण गरेको थियो। उक्त आश्रमले ६० वर्ष देखि ९७ वर्ष सम्मका २५ वृद्धाहरुलाई आश्रय प्रदान गरिरहेको थियो। बैंकले गरेको सहयोग प्रति आश्रमका वृद्धाहरुले खुशी व्यक्त गर्नुभएको थियो।



महिलाहरुको महान चाड ऋषी पञ्चमीको पावन अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडको कालीमाटी शाखाले भदौ १० गते टेकु स्थित ऋषेश्वर महादेव दर्शन गर्न आउनु हुने श्रद्धालु भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य शिविर एवं पानी तथा जुस खुवाउने कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रममा करीब ३० देखि ४० हजार भन्दा बढी दर्शनार्थीहरुलाई बैंकले राती १२ बजे देखि साँझ ४ बजेसम्म पिउने पानी तथा जुस वितरण गरेको थियो भने निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५०० जना प्रत्यक्ष लाभान्वीत भएका थिए।





समीक्षा अवधिमा बैंकले देशभर विभिन्न कार्यक्रमहरु गरी समाजलाई योगदान पुऱ्याउने कार्य गरेको छ । केही महत्वपूर्ण सामाजिक योगदानहरु निम्न छन् :

क्र. सं.	शाखाको नाम	मिति	कार्यक्रम
१	कालिमाटी	२०७५/०५/१०	ऋषि पञ्चमीको अवसरमा टेकु स्थित ऋषेश्वर महादेव मन्दिरमा निः शुल्क स्वास्थ्य शिविर एवम् पानी तथा जुस वितरण कार्यक्रमको आयोजना
२	केन्द्रीय कार्यालय	२०७४/०६/०९	तराई क्षेत्रमा बाढीका कारण विस्थापित भएका पिडितहरुका लागि सहयोगार्थ R. ५००,०००/- डेभलपमेन्ट बैंकर्स एसोसिएसन मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी सहयोग प्रदान
३	गोंगबु	२०७४/०८/०३	१७ जना टुहुरा तथा असहाय बालबालिकाहरुका लागि हेरचाह गर्नका निमित्त स्थापित Nepal Human Service Organization लाई तल्ले खाट उपलब्ध गराइएको
४	भक्तपुर	२०७४/०८/१७	भक्तपुर भेलुखेलस्थित सिद्धि शालिकग्राम जेष्ठ नागरिक आश्रमलाई जाडो मौसममा र्याँस तथा विजुली दुवै बाट चल्ने हिटर वितरण गरिएको ।
५	खाँडीचौर	२०७४/०९/१२	बलेफी गाउँपालिका ०७, खाँडीचौर स्थित श्री बालशिक्षा माध्यमिक विद्यालयमा अध्ययनरत १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरिएको ।
६	परासी	२०७४/१०/०८	मनरी-५ तिलौली नवलपरासी स्थीत श्री त्रिमूर्ति प्राथमीक विद्यालयलाई एक समारोह बिच २ थान कम्प्युटर र ३५ थान विद्यार्थीले बोक्ने भोला हस्तान्तरण गरिएको ।
७	महाराजगंज	२०७४/१०/११	बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई खाद्यान्न सामाग्री वितरण गरेको ।
८	मनहरी	२०७४/११/१४	राष्ट्रिय उच्च माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत जेहेन्दार विद्यार्थी श्री राजन खड्का लाई छात्रवृद्धि प्रदान गरेको ।
९	शहिदचोक	२०७४/११/१२	देवघाटधाम स्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको ।
१०	केन्द्रीय कार्यालय	२०७४/१२/०७	खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५०औं एसियन च्याम्पियनसिप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल श्री महेश्वर महर्जनलाई सम्मान गरेको ।
११	धनगढी	२०७४/१२/१७	निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम आयोजना गरेको ।
१२	न्यूरोड	२०७५/०१/२०	का.म.न.पा वडा नं २२ न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयमा का.म.न.पा वडा नं २२ का वडा अध्यक्ष श्री चिनीकाजी महर्जनज्यूको प्रमुख आतिथ्यमा दन्त शिविर तथा मुखको स्वास्थ्य सम्बन्ध अभिमुखिकरण तथा पुस्तक वितरण कार्यक्रमको आयोजना गरेको
१३	पुतलीसडक	२०७५/०१/२८	रुद्रमती माध्यमिक विद्यालय, बानेश्वरका विद्यार्थीहरुलाई कापी, कलम, र व्याग उपलब्ध गराएको
१४	सिमरा	२०७५/०१/३१	जितपुर सिमरा उपमहानगरपालिका वडा नं ०२ स्थित श्री सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको ।



१५	डडेलधुरा	२०७५/०३/११	गीता आँखा अस्पतालको समन्वयमा निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना, २१० जनाको आँखा परीक्षण, निःशुल्क औषधी समेत वितरण गरेको
१६	बाँसगढी	२०७५/०१/२९	बाँसगढी नगरपालिका वडा नं ०२ राखौं, बर्दियास्थित श्री नव दुर्गा तर कारी तथा विउ उत्पादन बहुउद्देशीय सहकारी संस्थाको भवनमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना, ८० जनाको सहभागिता
१७	मंगलसेन	२०७५/०२/०४	श्री मंगला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका आर्थिक स्थिति कमजोर भएका र अध्ययनशील पाँच विद्यार्थीहरुलाई कुल रकम रु. २५,०००/- छात्रवृत्तिस्वरूप वितरण
१८	बेलौरी	२०७५/०२/०४	श्री कल्याण माध्यमिक विद्यालय बेलौरी न.पा. ७ पौलाहा कञ्चनपुर का कक्षा ५,६,७ र ९ का विद्यार्थीहरु १० जनालाई कुल रकम रु. २५,०००/- छात्रवृत्तिस्वरूप वितरण
१९	बसुन्धारा	२०७५/०२/०४	बसुन्धारा शाखाले तिलिङ्गाटार उच्च माध्यमिक विद्यालय, धापासीका दुई विद्यार्थीहरुलाई कुल रकम रु. २५,०००/- छात्रवृत्तिस्वरूप वितरण गरेको
२०	भक्तपुर	२०७५/०२/११	काभ्रे जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित रु. ५०,०००/- सहयोगार्थ प्रदान गरेको
२१	साँफेबगर	२०७५/०२/०५	साँफेबगर नगरपालिका वडा नं ४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको
२२	सुकेधारा	२०७५/०२/११	नेपाल नेत्रहिन संघ सुकेधारा मार्फत विभिन्न ५० जना दृष्टिबिहिनहरुका लागि सेतो छिड एक समारोहका विच वितरण गरेको
२३	सातदोबाटो	२०७५/०२/२५	ललितपुर जिल्लास्थित फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामग्री वितरण गरेको
२४	बझाङ्ग	२०७५/०३/१९	डाँडागाउँ बझाङ्ग स्थित नानन देव प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई एक समारोह आयोजना गरी शैक्षिक सामग्रीलगायत १५ थान स्कुल व्याग वितरण
२५	बैनिया	२०७५/०३/१३	वर्दगोरिया गाउँपालिका वडा नं २, कैलाली स्थित साहारा घर मा १००० लिटरको पानी ट्याइडकी वितरण गरेको । हेलिप्लान्फ्लाइट नामक गैर सरकारी संस्थाद्वारा निर्मित साहारा घरले साहाराविहिन बालबालिका एवम् वृद्धहरुको आधारभूत आवश्यकताको संर्वधन गर्दै आइरहेको छ ।
२६	राजापुर	२०७५/०२/११	मानपुर माध्यमिक विद्यालयमा अध्ययनरत चार विद्यार्थीहरुलाई रु ६ हजार का दरले छात्रवृत्ति प्रदान गरेको
२७	बुटवल	२०७५/०२/१२	शारीरिक र सामाजिक समस्याहरुबाट गुजिरहेका व्यक्तिहरुका लागि सेवा सुविधा एवम् पुनः स्थापनाको सामाजिक भावनाले प्रेरित भई बुटवल ११, देवीनगरमा स्थापना भएको नेपाल अपाङ्ग आश्रमलाई आश्रममा खाद्य भण्डार निर्माणार्थ रु. ४५०००/- सहयोगार्थ प्रदान गरेको
२८	नेपालगंज	२०७५/०३/२७	नेपालगंज उपमहानगरपालिका वडा नं ०१ धम्बोभिंग स्थित श्री धम्बोभिंग माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको



२९	चन्द्रनिगापुर	२०७५/०३/२७	चन्द्रनिगापुर नगरपालिका ०८ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा सिलिङ्ग प्यान वितरण गरेको
३०	महेन्द्रनगर	२०७५/०३/२२	महेन्द्रनगर स्थित समाज कल्याण अंचल बाल अनाथालय मा आश्रित नर्सरी देखी कक्षा १२ सम्म अध्ययनरत २१ जना अनाथ बालबालिकाहरूलाई २१ थान स्कुल व्याग, २१ थान तन्ना, विभिन्न खेलकुद सामग्री एवम् मिठाई वितरण गरेको
३१	लमही	२०७५/०३/३०	लमही नगरपालिका वडा नं ८ मा अवस्थित श्री प्राथमिक विद्यालयका ८५ जना विद्यार्थीहरूलाई स्कुल व्याग वितरण गरेको
३२	बसुन्धारा	२०७५/०३/२२	बसुन्धारा विकास तथा सुधार समाजमा किरिया पुत्री बस्न आउने व्यक्तिहरूलाई खानेपानीको फिल्टर (Water Purifier) जडान गरेको

#### ६. सञ्चालक समिति र अन्य समितिहरूका गतिविधि एवं बैंक का भावी योजनाहरू

##### (क) सञ्चालक समिति

बैंकमा ६ सदस्यीय एक सञ्चालक समिति रहेको छ । प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र कम्पनी ऐनको परिधिभित्र रही बैंक को नीतिगत निर्णय गर्ने उच्च निकायको भूमिका निर्वाह गर्ने क्रममा बैंक लाई आवश्यक सबै नीति, नियमहरू निर्माण तथा अनुगमनमा सञ्चालक समितिको सक्रिय भूमिका रहेको छ । साथै, यस समितिले बैंक को प्रमुख सूचकाङ्कहरूको अनुगमन गरी व्यस्थापनलाई आवश्यक निर्देशनहरू जारी गर्ने, बैंक को व्यवसायिक योजना (Business Plan) एवं बजेट स्वीकृत गर्ने, सञ्चालक समितिको बैठकलाई व्यवस्थित गर्न तथा सञ्चालकहरूलाई नियम निर्देशनको दायरामा राख्न सञ्चालक समितिले आफ्नो आचारसंहिता लागू गरिसकेको छ । सञ्चालक समितिमा श्री राजेश उपाध्याय, श्री सञ्जय गिरी, श्री राजेश कुमार रौनियार, श्री रुपेन्द्र पौडेल, श्री श्याम सुन्दर रुंगटा र श्री राहुल आग्रवाल रहनुभएको छ । आर्थिक वर्ष २०७४/०७५ मा यस समितिको जम्मा २९ वटा बैठक (बैठक ३६९ औं देखि ३९७ औं सम्म) बसेको थियो । बैंकको सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले नेपाल राष्ट्र बैंकको निर्देशनमा तोकिएका आचरणहरू पालना गर्नुभएको छ ।

##### (ख) लेखापरीक्षण समिति :

कम्पनी ऐन २०६३ को दफा १६४ तथा ने.रा.बैंक को निर्देशन बमोजिम बैंक को वाह्य लेखापरीक्षक नियुक्तीको लागि सिफारिश गर्ने, बैंक को आन्तरिक लेखापरीक्षणको कार्यक्षेत्र निर्धारण गर्ने, आन्तरिक, बाह्य तथा केन्द्रीय बैंक बाट भएको लेखापरीक्षणको सिलसिलामा प्राप्त भएका कैफियतहरूको समीक्षा गर्ने र बैंक को आन्तरिक लेखापरीक्षण विभागले पेशगरेको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित कैफियतहरू उपर समीक्षा गर्नको लागि आ.व. २०७४/०७५ मा सञ्चालक श्री राजेश कुमार रौनियार अध्यक्ष, सञ्चालक श्री श्याम सुन्दर रुंगटा सदस्य, र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षण विभागको प्रमुख रहनु भएको छ । समीक्षा अवधिमा यस समितिको कूल ११ (एघार) वटा बैठकहरू बसेको थियो । लेखापरीक्षण समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ७,०००/- र सञ्चालक सदस्यलाई प्रति बैठक रु. ६,५००/- दरले प्रदान गर्ने गरिएको छ ।

##### (ग) कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समिति :

बैंकमा एक कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समिति गठन भई कार्य सम्पादन गर्दै आइरहेको छ । सो समितिको काम कर्तव्य अधिकार सोहि निर्देशनको अनुसूची (१) बमोजिम कर्मचारीहरूको पारिश्रमिक सम्बन्धी अध्ययन तथा विश्लेषण गर्ने, कर्मचारीहरूले सम्पादन गर्नु पर्ने कार्य, लक्ष्य तथा प्रगति मूल्याङ्कनका परिसूचकहरू विकास गरी सो बमोजिम निजहरूको कार्यसम्पादन मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने, जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरू भर्ना, छन्तौट, नियुक्ति, पदस्थापना, सरुवा, बढुवा, श्रम सम्बन्धी योजना, नीति तथा मापदण्डहरू तयार गरी सञ्चालक समिति समक्ष सुझावपेश गर्ने र कर्मचारी नीति तथा कार्यरतकर्मचारी संरचनाको समीक्षा गर्ने र Succession Planning तयार गरी कर्मचारीको वृत्ति विकास लगायत सेवा संग सम्बन्धित विषयमा व्यवस्थापनलाई मार्गदर्शन दिनका लागि सञ्चालक समिति समक्ष सिफारिश गर्नका लागी सञ्चालक श्री रुपेन्द्र पौडेल संयोजक, प्रमुख कार्यकारी अधिकृत



सदस्य, लेखा सम्बन्धी विभागका प्रमुख सदस्य, जनशक्ति विभागका प्रमुख सदस्य सचिव रहनु भएको छ। सो समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ७,०००/- दरले प्रदान गर्ने गरिएको छ।

बैंक को कार्य सञ्चालन दक्षतापूर्वक चुस्त रूपमा सम्पन्न गर्न सहज होस् भन्ने अभिप्रायले बैंक को सेवामा योग्य व्यक्ति छनौट गरी नयाँ नियुक्ति एवं पदपूर्ति सम्बन्धी कार्य सम्पादन गर्नको लागि नेपाल राष्ट्र बैंक को निर्देशन बमोजिम व्यवस्थापन तहको पदपूर्ति समिति समेत गठन गरिएको छ।

**(घ) जोखिम व्यवस्थापन समिति:**

नेपाल राष्ट्र बैंक को निर्देशन बमोजिम बैंकिङ प्रणालीमा आइपर्ने विभिन्न जोखिमहरूलाई समयमै पहिचान गरी तिनको न्यूनीकरणका गरी उचित व्यवस्थापनसहित राय सुझाव सञ्चालक समितिमा पेशगर्नका लागि सञ्चालक श्री राजेश कुमार रौनियार संयोजक, सञ्चालन विभागका प्रमुख सदस्य, लेखापरीक्षण समितिका संयोजक पदेन सदस्य, जोखिम विभागका प्रमुख सदस्य सचिव रहेको एक जोखिम समिति रहेको छ। जोखिम न्यूनीकरण गर्ने प्रणालीको विकास एवं सोको प्रभावकारिता आदिका सम्बन्धमा तोकिएको अवधिमा व्यवस्थापनले यस समितिमा प्रतिवेदन पेश गर्ने व्यवस्था समेत मिलाइएको छ। समीक्षा अवधिमा यस समितिको कूल ७ वटा बैठकहरु बसेको थियो। सो समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ७,०००/- दरले प्रदान गर्ने गरिएको छ।

सो समितिले बैंक को कामकारवाहीको सिलसिलामा अन्तर्निहित हुने कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता, पुँजी पर्याप्तता अनुपात लगायतका विभिन्न जोखिमहरूको मापन गर्ने, उक्त जोखिमहरूलाई न्यूनीकरण गर्ने व्यवस्थापनलाई मार्गदर्शन तथा निर्देशन दिने कार्य यस समितिबाट भइरहेको छ।

**(ङ) सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समिति:**

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशन नं. ६ मा भएको व्यवस्था बमोजिम सञ्चालक श्री राहुल अग्रवालज्यूको संयोजकत्वमा सञ्चालन विभागका प्रमुख सदस्य तथा अनुपालन विभागका प्रमुख सदस्य सचिव रहेको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी समिति गठन गरिएको छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम संस्थामा भए गरेका कामहरूको अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ, भने यस समितिमा आवश्यक राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने व्यवस्था समेत मिलाइएको छ। समीक्षा अवधिमा यस समितिको कूल ३ वटा बैठकहरु बसेको थियो। सो समितिको बैठक वापत संयोजकलाई प्रति बैठक रु. ७,०००/- दरले प्रदान गर्ने गरिएको छ।

**(च) सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति**

संस्थाको सम्पत्ति तथा दायित्वको उचित व्यवस्थापन, तरलता व्यवस्थापन, कर्जा तथा निक्षपको व्याजदर निर्धारण तथा परिवर्तन, विभिन्न लगानी योग्य लगानीको आवश्यक मुल्याङ्कन गरि लगानी गर्ने, GAAP Analysis, गर्ने प्रयोजनार्थ प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा नायब प्रमुख कार्यकारी अधिकृत, कर्जा विभाग प्रमुख, बजार व्यवस्थापन प्रमुख तथा वित्त विभाग प्रमुख सदस्य सचिव सहितको सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (ALCO) रहेको छ। समितिको समीक्षा अवधिमा ७ वटा बैठक वापत भत्ता दिने गरिएको छैन।

**(छ) भावी कार्यक्रमहरू**

भावी कार्यक्रम अन्तर्गत बैंकले महालक्ष्मी फाउन्डेशन खडा गरि सोही फाउन्डेशन मार्फत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्नेछ। भावी कार्यक्रम अन्तर्गत बैंकले पञ्च वर्षीय रणनीतिक योजना तयार गर्न आवश्यक गृहकार्य गरिसकेको र सोही अनुसार अगाडि बढ्ने योजना बनाएको छ। बैंकले आगामी वर्षमा गर्ने प्रमुख कामहरू निम्नानुसार रहेका छन् :

- बैंकको सेवाहरु तथा ग्राहकहरूको कारोबारलाई छिटो छारितो र सुरक्षित बनाउनका लागि बैंकिङ सफ्टवेरलाई अभै प्रभावकारी बनाउने।
- कार्डलाई अभै बढी सुरक्षित र विश्वासिलो बनाउन चालु आर्थिक वर्ष देखि EMV CHIP CARDS प्रचलनमा ल्याउने अन्तिम तयारी भएको।



- बैंकिङ्ग क्षेत्रमा जोखिमको रूपमा हेरिएको ए.एम.एल., के वाइ सी, ए.टि.एम. कार्डको दुरुपयोग लगायतका कार्यहरूलाई दुरुस्त राख्नका लागि विशेष सावधानीका उपायहरु अवलम्बन गर्ने ।
- बैंकिङ्ग क्षेत्रमा जोखिमको रूपमा हेरिएको ए.एम.एल., के वाइ सी को पक्षलाई अभ्य मजबुद बनाउनको लागि सफ्टवेरको जडान गरिने छ ।
- बैंकिङ्ग शिक्षाको प्रवर्द्धनका लागि गामीण र शहरोन्मुख क्षेत्रमा विशेष कार्यक्रमहरु सञ्चालन गर्ने ।
- शाखा विस्तारको कार्यर्लाई निरन्तरता दिने ।
- नेपाली श्रोत तथा साधनमा आधारित उद्योग धन्दा, उत्पादनशील क्षेत्र, कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा कर्जा विस्तार गर्ने ।
- एक सफल, सबल र उत्कृष्ट बैंकको चिनारी बनाउने ।
- विभिन्न बीमा कम्पनीहरूसँग सम्झौता गरि जीवन तथा निर्जिवन बीमा सम्बन्धी कामहरु (Bancassurance) गरि सेवाको दायरा विस्तार गरिने छ ।
- आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै जाने ।
- अति विश्वासीलो बैंकको रूपमा स्थापित गर्न विषेश जोड दिने ।
- आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै जोखिम न्यूनीकरणमा विशेष ध्यान दिने । जोखिममा आधारित व्यवस्थापकीय निर्णय लिने संस्कारलाई प्रभावकारी रूपमा लागु गर्ने ।

#### ७. लेखापरिक्षकको नियुक्ति

वर्तमान लेखापरिक्षक श्री एस. आर. पाण्डे एण्ड कम्पनीको ३ वर्षको अवधि पूरा भएकोले पुनः नियुक्त गर्न नमिल्ने भएको छ । आर्थिक वर्ष २०७५/०७६ को लागि नयाँ लेखापरिक्षकको नियुक्ति साधारण सभाले गर्नुपर्ने हुन्छ । लेखापरिक्षकको नियुक्तिको लागि छुटै एजेण्डा राखिएको छ ।

#### ८. लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियत र सो उपर सञ्चालक समितिको प्रतिक्रिया

लेखापरीक्षण प्रतिवेदनमा नियमित व्यावसायीक कारोबारमा देखिएका सामान्य विषयहरूमा दिइएका सुझावहरू वाहेक उल्लेख्य कैफियतहरु रहेका छैनन् । लेखापरीक्षकबाट प्राप्त सुझावहरु अनुरूप सुधार गर्न सञ्चालक समिति सदैव क्रियाशील र प्रतिवद्ध रहेको छ ।

२०७५ असारमसान्तको वासलात, आ.व. २०७४/७५ को नाफा-नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदन यसै प्रतिवेदनको अंगको रूपमा राखिएको छ । साथै, Nepal Financial Reporting Standard (NFRS) अनुसारको २०७५ असारमसान्तको वासलात, आ.व. २०७४/७५ को नाफा-नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदन यसै प्रतिवेदनको अंगको रूपमा राखिएको छ ।

#### ९. नाफा नोक्सान बाँडफाँड

यस वर्षको खुद मुनाफा रु.५०७,०९७,१७६/- मध्ये बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ४४ बमोजिम खुद नाफाको २० प्रतिशत अर्थात रु.१०९,४९९,४३५/- साधारण जगेडा कोषमा सारिएको छ, र नेपाल राष्ट्र बैंक को निर्देशन अनुसार लगानी समायोजन कोषमा रु.३,१८५,५००/-, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४५ बमोजिम विदेशी मुद्राको विनियम दरमा परिवर्तन भएको कारणबाट आर्जन भएको पूनर्मुल्याङ्कन मुनाफाको २५ प्रतिशत सटही घटबढ कोषमा रु. ६,११९/-, स्थगन कर जगेडा कोषबाट रु.२१,४८४,६१५/- फिर्ता भएको छ, कर्मचारी दक्षता अभिवृद्धि कोषबाट रु.९५९,३७५/-, उपदानको Actuary Valuation बमोजिम गणना गर्दा पुर्नगणना लाभ वापत रु. १५,१७९,५६०/- फिर्ता भएको छ, लगानी समायोजन कोषमा स्थगन करको प्रभाव वापत रु.८,३४४,६४०/- फिर्ता भएको छ, संस्थागत सामाजिक उत्तरदायित्व कोषमा समीक्षा वर्षको खुदनाफाको १ प्रतिशतले हुन आउने रकम रु.५,०७०,९७२/- सारी बाँकी रहेको रकमबाट ७ प्रतिशत अर्थात रु.१८४,३६५,८२१/- (अक्षरेपी अठार करोड त्रिचालीस लाख पैसड्डी हजार आठ सय एककाइस मात्र) बराबरको नगद लाभांश र ८ प्रतिशत रु. २१०,७०३,७९६/- (अक्षरेपी एककाइस करोड सात लाख तीन हजार सय छ्यानब्बे मात्र) बराबरको हकप्रद



शेयर दिने प्रस्ताव गरिएको छ र वाँकी रकम सञ्चित मुनाफा शीर्षक अन्तर्गत वासलातमा सार्ने प्रस्ताव गरिएको छ ।

**१०. लाभांश बैंडफॉड गर्न सिफारिस गरिएको रकम :**

बैंकले २०७५ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु. रु.२,६३३,७९७,४४४/- (अक्षरेपी रु. दुइ अरब त्रिसटी करोड सैंतीस लाख सन्तानब्बे हजार चार सय चौवालिस मात्र) को ७ प्रतिशत अर्थात रु.१८४,३६५,८२१/- (अक्षरेपी अठार करोड त्रिचालीस लाख पैसटी हजार आठ सय एकाइस मात्र) बरावरको नगद लाभांश र ८ प्रतिशत रु. २१०,७०३,७९६/- (अक्षरेपी एकाइस करोड सात लाख तीन हजार सात सय छ्यानब्बे मात्र) बरावरको हकप्रद शेयर दिने प्रस्ताव गरिएको छ ।

त्यसैगरी आयकर ऐन २०५८ को दफा ४७(क) बमोजिम गाभिई निःसर्ग भएको निकायले गाभिएको मितीले दुई वर्ष भित्र गाभिएको अवस्थामा कायम रहेको शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने हुनाले लाभांश करको लागि रकम छुट्टाइएको छैन । सो नियम बमोजिम २०७४/०३/१७ गते सम्म शेयर खरिद गरेका शेयरधनीहरूलाई लाभांशमा कर लाग्ने छैन भने त्यसपछि शेयर खरिद गरेका शेयरधनीहरूलाई लाभांश कर लाग्नेछ ।

**धन्यवाद ज्ञापन**

यस बैंक प्रति निरन्तर रूपमा विश्वास गरी सौहार्दपूर्ण वातावरणमा कारोबार गर्दै आउनु भएका हाम्रा आदरणीय सम्पूर्ण ग्राहकवर्गहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । ग्राहक महानुभावहरूबाट बैंकलाई प्राप्त हुँदै आएको सक्रिय सहयोगको उच्च मुल्याङ्कन गर्दै आउँदा दिनहरूमा आफ्ना ग्राहकवर्गहरूलाई थप स्तरीय सेवा प्रदान गर्न हामी कटिवद्ध रहेका छौं ।

बैंक सञ्चालनका लागि आदरणीय शेयरधनी महानुभावहरूले हामीलाई सुम्पनु भएको गहनतम अभिभारालाई इमान्दारीपूर्वक वहन गर्न कटिवद्ध रहेको व्यहोरा अवगत गराउदै यस बैंकको उन्नति र प्रगतिको लागि शेयरधनीहरूबाट प्राप्त निरन्तर सहयोग, समर्थन र प्रेरणा प्रति कृतज्ञता व्यक्त गर्दै यहाँहरूबाट निरन्तर सहयोग र सद्भाव पाउने विश्वास सहित बैंकको चौतर्फी प्रगतिका निम्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छौं । बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्बृद्धिका लागि अभिभावकको रूपमा निरन्तर मार्गदर्शन तथा सदा साथ दिनुहुने आदरणीय शेयरधनी महानुभावहरू तथा नियमनकारी निकायहरू नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयका साथै नेपाल स्टक एक्सचेन्ज लि. तथा अन्य प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुऱ्याउदै आउनु भएका हाम्रा सहयोगी सम्पूर्ण निकाय तथा महानुभावहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यसै गरी यहाँहरूको साथ पाईरहने विश्वास लिएका छौं ।

अन्त्यमा, बैंकको हितको लागि निरन्तर क्रियाशील भई ग्राहकवर्गको सेवामा संलग्न सम्पूर्ण कर्मचारीहरूले यस बैंकको प्रगति हासिल गर्नको लागि गरेको मेहनत र लगानशिलताको लागि विशेष धन्यवाद दिन चाहन्छौं, साथै वाह्य लेखापरीक्षक एवं सम्पूर्ण शुभेच्छुकहरूलाई यस अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।

**धन्यवाद ।**

**सञ्चालक समितिको तर्फबाट**

**राजेश उपाध्याय**

**अध्यक्ष**

**मिति : २०७५/०६/२६**



## प्रमुख कार्यकारी अधिकृतको मञ्चत्वा

यस महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७४/७५ मा बैंकको व्यवसाय तथा वित्तीय सूचकाङ्क्षाहरूमा सुधार ल्याई यस बैंकलाई एक सबल विकास बैंकको स्थानमा पुऱ्याउन बैंकले निर्दिष्ट गरेका रणनीति अनुरूप आफ्नो कार्य योजना कार्यान्वयन गर्दै आएको छ । यस अवधीमा बैंकले कर्जाको गुणस्तरमा सुधार, निक्षेपको उचित मिश्रण, शाखा सञ्जालमा वृद्धि लगायत अन्य आन्तरिक प्रकृयाहरूमा सुधार गरि अगाडी बढी रहेको छ । यसैको फलस्वरूप मुनाफामा सुधार भइ शेयरधनीहरूलाई आकर्षक लाभांश प्रस्ताव गर्न सफल भएको छ ।



आर्थिक वर्ष २०७४/७५ मा तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भए पश्चात मुलुक आर्थिक समृद्धिको वाटोमा अग्रसर भएको छ । दिगो सरकार, सुशासनको सुनिश्चितता, लगानीमा हुने वृद्धि र सरकारको पुँजीगत खर्च वृद्धि सँगै मुलुकमा दिगो विकासको लागी आधार तयार भएको अवस्थामा बैंकले यस अवसरको उपयोग गर्दै आगामी दिनमा व्यवसाय विस्तार गर्ने कार्य योजना बनाएको छ । साथै, बैंकले रणनीतिक योजना २०२२ को तयारी समेत गरिसकेको छ । यसै उद्देश्यको परिपूर्तीका लागी बैंकले निक्षेप तथा कर्जा तर्फ नयाँ योजनाहरू कार्यान्वयनमा ल्याएको छ भने निर्णय प्रकृयालाई चुस्त बनाईएको छ । त्यस्तै बैंकले शाखा सञ्जाल समेत विस्तार गरी व्यवसायिक सम्भाव्यताको अवसर शृङ्जना गरि सकेको छ जसबाट बैंकले आगामी दिनमा आफ्नो व्यवसायमा ठूलो फड्को मार्नसक्ने कुरा म यहाहरूलाई अवगत गराउन चाहन्छ ।

कुनै पनि व्यवसायमा सफलताको मूल आधार ग्राहकको सन्तुष्टि रहेको हुन्छ । ग्राहकहरूलाई आफ्नो स्तरीय सेवा प्रदान गर्न बैंकमा नयाँ प्रविधीको उपयोग गर्दै विभिन्न नयाँ सेवाहरू सुचारू गरिएका छन् । बैंकले हालै स्मार्ट बैंकिंग सेवा, बैंकास्युरेन्स, विद्युत महशुल भुक्तानी तथा कनेक्ट आई.पि.एस. जस्ता नविनतम् सेवाहरू संचालनमा ल्याईसकेको छ भने हालै मात्र निक्षेप सदस्यको हैसियतले समेत आफ्नो कार्य प्रारम्भ गरेको छ । यस प्रकारका सुविधाहरूबाट हाम्रो सेवा विशिष्टिकृत हुनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौं ।

समाजमा आफ्नो उपस्थितीलाई स्थापित गर्न सकेको अवस्थामा बैंकले आफ्नो लक्ष हासिल गर्न सजिलो हुन्छ जसको लागी आफ्नो सामाजिक दायित्व तर्फ पनि सचेत रहनु पर्दछ । यस कुरालाई हुदयांगम् गर्दै बैंकले आफ्नो कार्यक्षेत्र रहेको स्थानहरूमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ तथा यसलाई आगामी दिनमा अझ बढी व्यवस्थित गरिने व्यहोरा यहाहरूलाई निवेदन गर्न चाहन्छ ।

नेपालको विद्यमान लेखामानलाई अन्तर्राष्ट्रिय लेखामानको स्तरमा लैजान Nepal Financial Reporting Standard (NFRS) अनुरूपको वित्तीय विवरण तयार गर्नु पर्नेमा यस आर्थिक वर्षको लागी विकास बैंकहरूको लागी नेपाल राष्ट्र बैंकले वाध्यकारी नगरेता पनि Institute of Chartered Accountant of Nepal (ICAN) ले २०७३/७४ देखि नै वाध्यकारी गराएको हुनाले यस बैंकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण NFRS अनुसार समेत तयार गरिएको छ ।

बैंकमा मानव संशाधनको विकास गर्न जनशक्ति तथा तालिम योजना तयार गरी कर्मचारी भर्ना, तालिम, विकास, सरुवा, बढुवा लगायतका कार्यहरू सम्पन्न गरिएका छन् । समीक्षा आर्थिक वर्षमा २८० कर्मचारीहरूलाई विभिन्न किसिमका तालिम प्रदान गरिएको छ, जसबाट कर्मचारीहरूको दक्षता अभिवृद्धीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अन्त्यमा, सम्पूर्ण ग्राहकवर्गहरू, नियामक निकायहरू त्था शेयरधनीहरूमा उहाहरूले निरन्तर पुऱ्याउनु भएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै सञ्चालक समितिबाट निरन्तर रूपमा प्राप्त मार्गदर्शन र हामी प्रतिको विश्वासको लागि तथा मेरा सम्पूर्ण सहकर्मी कर्मचारीहरूले पुऱ्याउनु भएको योगदान प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद ।

कृष्णराज लामिछाने  
प्रमुख कार्यकारी अधिकृत



## धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६(२) सँग सम्बन्धित शप विवरणहरू::

१. सञ्चालक समितिको प्रतिवेदन : यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
२. लेखापरीक्षकको प्रतिवेदन : यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण : यसै वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
४. कानूनी कारोबारी सम्बन्धी विवरण :
  - (क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए : व्यावसायिक कारोबारको सिलसिलामा दायर भएका मुद्दा वाहेक अन्य कुनै उल्लेखनीय मुद्दा नरहेको ।
  - (ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए : प्रतिवेदन अवधिमा यस सम्बन्धमा कम्पनीलाई कुनै सूचना तथा जानकारी प्राप्त नभएको ।
  - (ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए : यस सम्बन्धमा कम्पनीलाई कुनै जानकारी प्राप्त नभएको ।
५. वित्तीय संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण
  - (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा : नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एकसचेन्जको सुपरिवेक्षणमा सञ्चालित सेयर कारोबारको मूल्य मार्ग र आपूर्तिको सिद्धान्ताधारित हुने भएकोले यस सम्बन्धमा कम्पनीको कुनै धारणा नरहेको ।
  - (ख) गत बर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर सङ्ख्या तथा कारोबार सङ्ख्या :
 

आ.व ०७४/०७५ मा कम्पनीको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार सङ्ख्याको विवरण देहाय बमोजिम रहेको छ ।

विवरण	२०७५ असार मसान्त
अधिकतम मूल्य	२७४
न्यूनतम मूल्य	१५८
अन्तिम मूल्य	१७०
कुल कारोबार भएको शेयर संख्या	१,८८४,५८१
कुल कारोबार दिन	२१२

### ६. समस्या र चुनौती

- (क) आन्तरिक समस्या तथा चुनौती :
  - कारोबार तथा शाखाहरु वृद्धि सँगसँगै सञ्चालन जोखिम व्यवस्थापन चुनौतिपूर्ण हुनु,
  - शाखा विस्तार तथा नयाँ सेवा शुरु गर्नको लागि आवश्यक दक्ष जनशक्तिको अभाव,
  - बैंक बाट प्रदान गरिने दीर्घकालीन, मध्यकालीन, चालु पुँजी जस्ता कोषमा आधारित कर्जा तथा गैहकोषीय सेवाहरू उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिमहरू,
  - बढ्दो सञ्चालन लागत र जनशक्ति व्यवस्थापन,
  - निक्षेप तथा कर्जा लगानी व्याज दरमा हुने परिवर्तनबाट असर पर्ने जोखिमहरू,
  - समयमा कर्जा असुली नभै उत्पन्न हुने आर्थिक जोखिमहरू,
  - Banking Sofware मा प्राविधिक गडबडीले हुन सक्ने समस्या एवम् जोखिम,



**(ख) बाह्य समस्या तथा चुनौती :**

- नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले जारी गर्ने नीति, निर्देशन तथा कानूनहरूमा हुने परिवर्तनले उत्पन्न हुन सक्ने सम्भावित जोखिमबाट हुने चुनौती,
- सीमित लगानी क्षेत्रमा भएको प्रतिस्पर्धा,
- लगानी मैत्री वातावरणको अभाव,
- देशको आर्थिक अवस्थामा आउने उतारचढावबाट उत्पन्न हुन सक्ने जोखिमबाट हुने चुनौती,
- बैंकिङ क्षेत्रमा समय समयमा हुने तरलताको समस्या, कर्जा लगानीका अवसरहरू घट्दै जानु तथा बढ्दो जोखिमको अवस्था,

**(ग) समस्या तथा चुनौती समाधान गर्ने व्यवस्थापनले अवलम्बन गरेको रणनीति :**

- कम लागतको निक्षेप र बृहद सञ्जाल मार्फत व्यापार व्यवसाय वृद्धि गर्ने उद्देश्यले गरिएको शाखा विस्तार अभियान,
- कर्जा लगानी प्रदान गर्दा विस्तृत अध्ययन गर्ने गरिएको,
- बैंक को नीति नियम तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राखिएको,
- भविष्यमा हुन सक्ने जोखिमबाट बच्न कर्मचारीहरूलाई आवश्यक तालिम दिने गरिएको
- Banking Software मा हुन सक्ने प्राविधिक गडबडीबाट बच्न आवश्यक Back-up राख्ने गरिएको,
- कर्जा तथा सापट र लगानी खराब भई हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक जोखिम कोषको व्यवस्था गरिएको,
- लगानीका नयाँ स्रोतहरू पहिचान गर्ने र बजारको अवस्था अनुसार व्याजदर अन्तर कायम गर्ने,
- जोखिम व्यवस्थापनमा सुदृढीकरण तथा लगानी व्यवस्थापन गर्ने,
- चालु सेवाहरूका साथै नयाँ तथा आकर्षक सेवाहरूको सुरुवात गर्ने,
- त्यस्का लागि अल्पकालीन एवम् दीर्घकालीन रणनीती तथा कर्जा लगानीको सुरक्षित क्षेत्र पहिचान गरी कर्जा लगानी तथा न्यून व्याजदरमा निक्षेप परिचालन गर्नु,
- सम्पत्ति तथा दायित्वको उचित व्यवस्थापन,
- सञ्चालन खर्चको नियमित अनुगमन एवम् विश्लेषण गर्ने गरिएको,
- नयाँ बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तार सँगै दक्ष जनशक्तिको अभाव देखापरेको परिप्रेक्ष्यमा बैंकवाट त्यस्ता दक्ष तथा योग्य कर्मचारीहरूको वहिर्गमनलाई रोक्न आवश्यक नीति तर्जुमा गरिनेछ ।

**७. संस्थागत सुशासन**

- ने.रा.बैंक तथा अन्य नियमन निकायबाट जारी गरीएको निर्देशन, परिपत्रको पुर्ण परिपालना गर्ने गरिएको,
- कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षक नियुक्त गर्नुको साथै लेखापरीक्षण विभागलाई समेत गठन गरिएको,
- कम्पनीको आवश्यकताअनुसार विभिन्न समितिहरू गठन गरिएको,
- सञ्चालक समितिको बैठक र विभिन्न समितिहरूको बैठक, व्यवस्थापन समितिको बैठक नियमित रूपमा हुने गरेको,
- कम्पनीमा संस्थागत सुशासन कायम राख्न सञ्चालक समिति तथा व्यवस्थापन कटिबद्ध रहेको,
- सम्पत्ति तथा दायित्व र जोखिम व्यवस्थापनलाई कडाइका साथ पालना गर्ने गरिएको,

**८. धितोपत्र निष्काशन निर्देशिका २०८५ को दफा २८ अनुसार विवरणपत्रमा प्रक्षेपण गरिएका विवरणहरू मध्ये बीस प्रतिशत वा सो भन्दा बढीले फरक परेका विवरणहरू :**  
यसै प्रतिवेदनमा संलग्न रहेको ।

**९. नियम २६ को उपनियम (५) संग सम्बन्धित विशेष घटना वा परिस्थिति सम्बन्धी विवरण**  
यस प्रकारको विशेष घटना वा परिस्थिति नभएको ।



## कम्पनी ऐन २०६३ को दफा १०८ उपदफा ४ बमोजिमको अतिरिक्त विवरण

### १. विगत वर्षको कारोबारको सिंहावलोकन :

सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको छ।

### २. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई कुनै असर परेको भए सो असर सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको छ।

### ३. प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा :

प्रतिवेदन तयार भएको मिति सम्म चालू आर्थिक वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा यस आर्थिक वर्षको पहिलो २ महिना सम्म बैंक को कारोबार स्थिति निम्न बमोजिम भएको अवगत गराउँदछु।

रु. दस लाखमा

सि.नं	शीर्षक	२०७४ भाद्र मसान्त सम्म
१	निक्षेप दायित्व	२६,५६३
२	कर्जा, सापटी तथा अधिविकर्ष (कुल)	२१,८६८

**बैंक को उत्तरोत्तर प्रगतिका लागि भविष्यमा बैंक ले गर्नु पर्ने कामको सम्बन्धमा सञ्चालक समितिको धारणा निम्नानुसार रहेको छ :-**

कम्पनीको ग्राहकसम्मको पहुँच बढाउन शाखा सञ्चाल विस्तार गर्दै लैजाने। विप्रेषण सेवालाई प्रभावकारी बनाउन थप रेमिट्यान्स एजेन्सीहरूसँग सहकार्य बढाउदै लैजाने। बैंक को कारोबारमा हुने वृद्धिलाई थेग्न आवश्यक पुँजीकोष पुऱ्याउन बोनस सेयर जारी गर्ने। निक्षेप संकलन तर्फ सर्वसाधारण जनताको निक्षेप आकर्षण वृद्धि गरी दिगो निक्षेप परि चालन गर्ने। नयाँ बचत निक्षेप योजनाहरू लागू गर्दै कम्पनीको निक्षेप संरचनामा बचत निक्षेपको अनुपात बढाउने। कर्जा तथा लगानीको गुणस्तर बढाई कर्जा लगानी रकम बढाउने। कर्जाको नयाँ योजना लागू गर्ने। परिवर्तित संस्थागत स्वरूपलाई प्रभावकारी रूपले लागू गर्ने। कम्पनीको कारोबारसँग सम्बन्धित विविध जोखिम न्यूनीकरण गर्नको लागि आवश्यक पूर्व सतर्कताहरू अपनाउने छ।

### ४. कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध :

कम्पनीले आफ्नो कारोबारसँग सम्बन्धित ग्राहकहरू, व्यावसायिक एवं औद्योगिक प्रतिष्ठान, सङ्घ संस्थाहरु तथा विभिन्न निकायहरूसँग सुमधुर तथा व्यावसायिक सम्बन्ध कायम गर्दै आएको छ। यो बैंक डेभलपमेण्ट बैंकर्स एसोशियसन, नेपाल उद्योग बाणिज्य महासंघको सदस्य रहेको छ। कम्पनीको औद्योगिक, व्यावसायिक एवं सामाजिक सम्बन्धहरू आगामी दिनमा अझै विस्तार गर्दै लाने र यसलाई आफ्नो हित प्रवर्द्धन र कारोबार विस्तारको लागि समेत उपयोग गरिनेछ।

### ५. सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण सञ्चालक :

यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

### ६. कारोबारलाई असर पाने मुख्य कुराहरू :

यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।



७. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया  
यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। बैंक को आ.व. २०७४/७५ को वित्तीय विवरण नेपाल राष्ट्र बैंक बाट मिति २०७५/०६/०४ मा स्वीकृत हुँदा दिइएको निर्देशन यसै प्रतिवेदनको पछिल्लो पृष्ठमा समावेश गरिएको छ।
  ८. लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम :  
यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।
  ९. सेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अद्वित मूल्य, त्यस्तो सेयर जफत हुनुभन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो सेयर जफत भएपछि सो सेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको सेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण :  
प्रतिवेदनको अवधिमा शेयर जफत गरिएको छैन।
  १०. विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन :  
कम्पनीले गरेको प्रगतिका बारेमा यसै प्रतिवेदनको विभिन्न बुँदाहरूमा प्रस्तुत गरिसकेका छौं। कम्पनीको कुनै पनि सहायक कम्पनी रहेको छैन।
  ११. कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन :  
आ.व २०७४/०७५ को अन्तमा बैंक ले सम्पन्न गरेको प्रमुख कारोबार र कारोबारमा आएको परिवर्तन संलग्न वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रबाह विवरण तथा लेखा सम्बन्धी विवरणले प्रष्ट पार्दछन्।
  १२. विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत सेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी :  
यस्तो कुनै जानकारी प्राप्त नभएको साथै आधारभूत सेयरधनीहरूको विवरण पछाडि पृष्ठमा उल्लेख गरिएको छ।
  १३. विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको सेयरको स्वामित्वको विवरण र कम्पनीको सेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :  
सञ्चालकहरूले लिएको सेयर स्वामित्वको विवरण निम्न बमोजिम रहेको छ। सेयर कारोबारमा सञ्चालक तथा व्यवस्थापन संलग्न छैनन्। कर्मचारीहरूलाई छुट्टाइएको सेयर बाहेक पदाधिकारीले यस कम्पनीको सेयर लिएका छैनन।
- | क्र.सं | सञ्चालकको नाम, ठेगाना      | ठेगाना                    | प्रतिनिधित्व | शेयर संख्या |
|--------|----------------------------|---------------------------|--------------|-------------|
| १      | श्री राजेश उपाध्याय        | चण्डोल, काठमाडौं          | संस्थापक     | ३७,३३०      |
| २      | श्री संजय गिरी             | बीरगंज १२, पर्सा          | संस्थापक     | ३,७२,१०६    |
| ३      | श्री राजेश कुमार रौनियार   | काठमाडौं वडा नं. ३३       | संस्थापक     | ५,०६,९९८    |
| ४      | श्री श्याम सुन्दर रुग्राटा | पर्सा ४, विरगंज           | सर्वसाधारण   | २,३५४       |
| ५      | श्री रुपेन्द्र पौडेल       | किर्तीपुर १, काठमाडौं     | सर्वसाधारण   | ३,१२७       |
| ६      | श्री राहुल अग्रवाल         | सिद्धार्थनगर ४, रुपन्देही | सर्वसाधारण   | ४९९         |
१४. विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्झौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा :  
यस्तो कुनै कारोबारका बारेमा जानकारी प्राप्त नभएको।



१५. कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आभ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको सङ्ख्या र अड्डित मूल्य तथा त्यसरी शेयर खरिद गरेबापत कम्पनीले भुक्तानी गरेको रकम :  
कम्पनीले आफ्नो सेयर आफैले खरिद गरेको छैन।

१६. आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण  
यस सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत विवरण उल्लेख गरिएको छ।

१७. विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण :  
बैंकको समीक्षा अवधिको व्यवस्थापन खर्चहरूको विवरण देहाय बमोजिम रहेको छ :

रु. हजारमा

क्र.सं.	आर्थिक वर्ष	कर्मचारी खर्च	अन्य सञ्चालन खर्च
१.	२०७४/०७५	२९८,२७३.२०	२५१,९२८.८०

बैंकको कुल व्यवस्थापन खर्चको विस्तृत विवरण बैंक को आर्थिक विवरणको अनुसूची ४.२३ र ४.२४ मा उल्लेख गरिएको छ।

१८. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुभाव दिएको भए सोको विवरण:-  
देहाय बमोजिमका पदाधिकारी रहेको लेखापरीक्षण समिति क्रियाशील रहेको छ।

सञ्चालक श्री राजेश कुमार रौनियार	संयोजक
सञ्चालक श्री श्याम सुन्दर रुग्नाटा	सदस्य
आन्तरिक लेखापरीक्षण विभाग प्रमुख	सदस्य सचिव

पारीश्रमिक : समितिको संयोजकलाई रु. ७,०००/- र सदस्यलाई रु. ६,५००/- भत्ता मात्र प्रदान गरिएको र सो बाहेक अन्य कुनै पनि सुविधा प्रदान गरिएको छैन। आन्तरिक लेखापरीक्षणको कार्य गर्ने सदस्य सचिवलाई भत्ता तथा कुनै सुविधा प्रदान गरिएको छैन।

सुभाव: समितिले बैंक को वित्तीय स्थिति, आन्तरिक नियन्त्रण प्रणाली, विभिन्न कानूनी निर्देशिकाहरूको अनुपालन तथा जोखीम न्यूनीकरणका सम्बन्धमा व्यवस्थापनलाई निर्देशन र सुभाव दिनुका साथै सञ्चालक समितिलाई जानकारी प्रदान गरेको छ।

१९. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत सेयरधनी वा निजको निजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठीत संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा नभएको।

२०. सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम :

(क) अध्यक्ष तथा सञ्चालक :

सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम अध्यक्षलाई रु. ७,५००/- र सञ्चालकलाई रु. ७,०००/- (कर सहित) प्रति बैठक भत्ता प्रदान गरिएको र सो बाहेक मासिक टेलिफोन सेवा र पत्र पत्रिका सुविधा प्रदान गरिएको छ।

आ.व. २०७४/०७५ मा बैठक भत्ता बापत सञ्चालकहरूलाई जम्मा रु. १,०९५,०००/- खर्च भएको छ।



**कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम :**

रु. हजारमा

क्र.सं	सुविधा	प्रमुख कार्यकारी अधिकृत	व्यवस्थापनका अन्य पदाधिकारीहरु
१	तलब	३,१४४.१७	२०,०११.०४
२	भत्ता	१,३४७.५०	७,७३२.४२
३	दर्शै भत्ता	-	२,१९३.४९
जम्मा : तलब तथा भत्ता		४,४९१.६७	२९९३६.९५

साथै बैंकले यस अधिको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टाराईलाई जम्मा रु. ८,१०५,०००/- तलब, भत्ता, दर्शै भत्ता आदि वापत भुक्तानी गरेको छ ।

तलब, भत्ताबाहेक प्रमुख कार्यकारी अधिकृतलाई निम्न बमोजिमका सुविधा प्रदान गरिएको थियो :-

क) सञ्चय कोष, र बोनस ऐन अनुसारको बोनस सुविधा ।

ख) बैंकको नियमानुसारको औषधि खर्च, जीवन बीमा ।

ग) बैंकको नियमानुसार सवारी साधन, इन्धन खर्च तथा मोबाइल खर्च सुविधा ।

**२१. शेयरधनीहरूले बुमिलिन बाँकी रहेको लाभांशको रकम**

संस्थाको नाम	रकम (रु.)
साविक यती फाइनान्स लि.,	१,०८,१५२
साविक भ्याली फाइनान्स लि.,	९,२८,३४९
साविक महालक्ष्मी फाइनान्स लि.,	४६,६१,४८२
साविक सिद्धार्थ फाइनान्स लि.,	७,२१,६६४
साविक मालीका विकास बैंक लि.,	३८,७३,८३५
आर्थिक वर्ष २०७३/०७४	६,४०,४५,३३६
जम्मा	७,३८,६३,१८८

**२२. दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :**

प्रतिवेदन अवधिमा कम्पनीलाई आवश्यक पर्ने आफ्नो सम्पत्तिहरु (परिवहन, कार्यालय सामान, पुँजिगत निर्माण, लिजहोल्ड सम्पत्ति) तथा बिक्रीको विवरण संलग्न वासलातको अनुसूचि १४ रहेको छ ।

**२३. दफा १७४ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण :**

यस बैंक को कुनै सहायक, मुख्य, अन्य सम्बद्ध कम्पनी नभएको ।

**२४. यस ऐन तथा प्रचलित कानूनबमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा यस विषयसँग सम्बन्धित सञ्चालक समितिको प्रतिवेदनमा विस्तृत रूपमा खुलाइ सकिएको छ ।**

**२५. अन्य आवश्यक कुराहरू :**

नभएको ।



**S. R. PANDEY & CO.**  
**Chartered Accountants**

2nd Floor, House No. 2979/33  
Nabil Galli, Maharajgunj  
P. O. Box No. 2343  
Kathmandu, Nepal

Tel.: 977-1-4720983, 2104700  
Fax: 977-1-4720983  
e-mail: info@srp.com.np

**REPORT OF THE INDEPENDENT AUDITORS  
ON THE FINANCIAL STATEMENT PREPARED AS PER DIRECTIVES OF NEPAL RASTRA BANK  
OF MAHALAXMI BIKAS BANK LIMITED**

- We have audited the accompanying financial statements of Mahalaxmi Bikas Bank Limited which comprise the Balance Sheet as at Ashad 32, 2075 (July 16, 2018), and the Profit and Loss Account, Profit and Loss Appropriation Account, Statement of Changes in Equity and Cash Flow Statement for the year then ended and a Summary of significant Accounting Policies and other explanatory notes. These financial statements have been prepared by management complying with the regulatory requirements of Nepal Rastra Bank.

**Management's Responsibility for the Financial Statements**

- Management is responsible for the preparation and fair presentation of these financial statements complying with the regulatory requirements of Nepal Rastra Bank and for such internal control as management determines is necessary to enable the preparation and presentation of financial statements that are free from material misstatement, whether due to fraud or error; selecting and applying appropriate accounting policies; and making accounting estimates that are reasonable in the circumstances.

**Auditor's Responsibility**

- Our responsibility is to express an opinion on these financial statements based on our audit. We conducted our audit in accordance with Nepal Standards on Auditing. Those Standards require that we comply with ethical requirements and plan and perform the audit to obtain reasonable assurance about whether the financial statements are free of material misstatement.

An audit involves performing procedures to obtain audit evidence about the amounts and disclosures in the financial statements. The procedures selected depend on our professional judgment, including the assessment of the risks of material misstatement of the financial statements, whether due to fraud or error. In making those risk assessments, we consider the internal control relevant to the Bank's preparation and fair presentation of the financial statements in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of Bank's internal control. An audit also includes evaluating the appropriateness of the accounting policies used and the reasonableness of accounting estimates made by the management, as well as evaluating the overall presentation of the financial statements.

We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion.

**Opinion**

- In our opinion, the accompanying financial statements give a true and fair view, in all material respects, the financial position of Mahalaxmi Bikas Bank Limited as at Ashad 32, 2075 (16 July, 2018) and of the results of its financial performance and its cash flows for the year then ended in compliance with the Banks and Financial Institutions Act, 2063 and Directives of Nepal Rastra Bank.

**5. Basis of Accounting**

Without modifying our opinion, we draw attention to point 3 of Significant Accounting Policies to the financial statements, which describes the basis of accounting. The financial statements are prepared as per Directive of Nepal Rastra Bank. As a result, the financial statements may not be suitable for another purpose.

**6. Report on Other Legal and Regulatory Requirements**

On the basis of our examination, we would like to further report that:

- We have obtained all the information and explanations, which were considered necessary for the purpose for our audit.
- The Balance Sheet, Profit and Loss Account, Profit and Loss Appropriation Account, Statement of Changes in Equity, Cash Flow Statement and attached Schedules dealt with by this report are prepared as per Directives of Nepal Rastra Bank.
- The Bank has accounted for Interest Income from Loans & Advances on cash basis as per Nepal Rastra Bank's Directives for this financial statement prepared as per regulatory requirements.





**S. R. PANDEY & CO.**  
**Chartered Accountants**

2nd Floor, House No. 2979/33  
Nabil Galli, Maharajgunj  
P. O. Box No. 2343  
Kathmandu, Nepal

Tel.: 977-1-4720983, 2104700  
Fax: 977-1-4720983  
e-mail: info@srp.com.np

- iv. During our examination of the books of account of the Bank, we have not come across the cases where the Board of Directors or any member thereof or any representative or any office holder or any employee of the Bank has acted contrary to the provisions of law or caused loss or damage to the Bank.
- v. The operations of the Bank were within its jurisdiction
- vi. In our opinion, so far as it appeared from our examination of the book, the Bank has maintained adequate capital funds and adequate provisions for possible impairment of assets in accordance with the directives of Nepal Rastra Bank;
- vii. The Bank has written-off loans amounting Nrs. 16,380 thousands during F/Y 2017/018;
- viii. The Bank has been functioning as per the directives of Nepal Rastra Bank.
- ix. The Bank has not acted in a manner to jeopardize the interest and security of the depositors and shareholders.
- x. The bank has a centralized core accounting system and details of the branches are adequate for the purpose of our audit, and
- xi. We have not come across any fraudulence in the accounts, so far as it appeared from our examination of the book.

**7. Other Matter**

Mahalaxmi Bikas Bank Limited has prepared a separate set of financial statements for the year ended July 16, 2018 in accordance with Nepal Financial Reporting Standards on which we issued a separate auditor's report to the shareholders of Mahalaxmi Bikas Bank Limited dated 11<sup>th</sup> Bhadra 2075.

Place: Kathmandu  
Date: 2075/05/11

Sudarshan Raj Pandey, FCA  
Senior Partner





## महालक्ष्मी विकास बैंक लिमिटेड

२०७५ साल आषाढ मसान्तको

### वासलात

पुँजी तथा दायित्व	अनुसूची	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१. शेयर पुँजी	४.१	२,८४४,५०९,२४०	२,६३३,७९७,४४४
२. जगेडा तथा कोषहरू	४.२	९४५,७९८,२५५	८०२,९७९,९३०
३. ऋणपत्र तथा बण्ड	४.३	-	-
४. तिर्न बाँकी कर्जा सापट	४.४	-	-
५. निक्षेप दायित्व	४.५	२७,२७६,८४४,४६१	२५,९३६,६१२,८७०
६. भुक्तानी दिनु पर्ने विलहरू	४.६	४,१००,१८३	६,५८६,२७७
७. प्रस्तावित लाभांश		१८४,३६५,८२१	२३७,०४९,७७०
८. आयकर दायित्व		-	-
९. अन्य दायित्व	४.७	५७१,५८४,६७०	४०८,२२२,४७९
कुल पुँजी तथा दायित्व		३१,८२७,९९४,६३०	२९,२२४,४३९,९७०

सम्पत्ति	अनुसूची	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१. नगद मौज्दात	४.८	४२१,७८६,३३२	५२७,२७८,६८४
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	४.९	१,३५२,२३४,०७५	१,५७७,६८३,८७८
३. बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	४.१०	१९०,२३६,८६९	१५१,९८२,६६३
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	४.११	६,४५८,८७३,१४९	५,०७७,८४२,२४०
५. लगानी	४.१२	१,७६७,३५६,५५१	१,९६८,१५७,२८९
६. कर्जा सापट तथा विल खरिद	४.१३	२०,९३२,८०४,५०७	१९,९६२,४८३,९६६
७. स्थिर सम्पत्ति	४.१४	२९८,९९०,६९५	२७७,०६६,११६
८. गैर वैकिङ सम्पत्ति	४.१५	-	-
९. अन्य सम्पत्ति	४.१६	४०४,९९२,४५२	४८२,७४५,१३४
कुल सम्पत्ति		३१,८२७,९९४,६३०	२९,२२४,४३९,९७०

संभावित दायित्व	अनुसूची ४.१७
सञ्चालकहरूको घोषणा	अनुसूची ४.२९
पुँजीकोष तालिका	अनुसूची ४.३०
जोखिम भारित सम्पत्ति विवरण तालिका	अनुसूची ४.३०(क)
प्रमुख सूचकांकहरू	अनुसूची ४.३१
प्रमुख लेखा नीतिहरू	अनुसूची ४.३२
लेखासम्बन्धी टिप्पणीहरू	अनुसूची ४.३३

४.१ देखि ४.१७ सम्मका अनुसूचीहरू वासलातका अभिन्न अंग हुन्।

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन बमोजिम

राजेश उपाध्याय  
अध्यक्ष

संजय गिरी  
सञ्चालक

राजेश कुमार रौनियार  
सञ्चालक

सुदर्शन राज पाण्डे, एफ.सि.ए.

श्याम सुन्दर लंगटा  
सञ्चालक

रघुनंद पौडेल  
सञ्चालक

राहुल अग्रवाल  
सञ्चालक

बरिष्ठ साकेदार

एस. आर. पाण्डे एण्ड कम्पनी  
चार्टर्ड एकाउण्टेन्ट्स

कृष्णराज लामिछाने  
प्रमुख कार्यकारी अधिकृत

सागर शर्मा  
व. नायब प्रमुख कार्यकारी अधिकृत

प्रेम प्रसाद रेग्मी  
प्रमुख (लेखा तथा विभाग)

मिति : २०७५/०५/११

स्थान : काठमाडौं



## महालक्ष्मी विकास बैंक लिमिटेड

### नाफा नोक्सान हिसाब

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

विवरण	अनुसूची	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१. व्याज आमदानी	४.१८	३,१८०,३८५,३६९	१,६४७,६६२,६५०
२. व्याज खर्च	४.१९	२,१२१,०८३,५४५	८६७,७७१,६५१
खुद व्याज आमदानी		१,०५९,३०९,८२४	७७१,८९०,९९९
३. कमिशन तथा डिस्काउण्ट	४.२०	९,९००,५४४	५,६८६,४८७
४. अन्य संचालन आमदानी	४.२१	१४५,९१०,८१४	१०१,१७५,५०५
५. सटही घटबढ आमदानी	४.२२	२४,४७५	१०९,२१९
कुल संचालन आमदानी		१,२१४,४७७,६५८	८८६,८६२,२१०
६. कर्मचारी खर्च	४.२३	२९८,२७३,२०२	१२८,६६३,८६०
७. अन्य संचालन खर्च	४.२४	२५१,९२८,७९९	१६४,४८२,९७२
८. सटही घटबढ नोक्सान	४.२२	-	-
सम्भावित नोक्सानी व्यवस्था अधिको संचालन मुनाफा		६६४,२१५,६५७	५९३,७१५,९७८
९. सम्भावित नोक्सानी व्यवस्थाहरू	४.२५	६०५,३३०,३४७	५०५,५८५,४८०
संचालन मुनाफा		५८,८८५,३१०	८८,९३४,४९८
१०. गैर संचालन आमदानी / खर्च	४.२६	६१,२६८,४६७	४५,०७५,८३०
११. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४.२७	७०५,७२८,४६३	५९६,९०९,२११
नियमित कारोबारबाट भएको मुनाफा		८२५,८८२,४४१	७२९,३११,५३९
१२. असामान्य कारोबारहरूबाट भएको आमदानी / खर्च	४.२८	(१४,८१७,२६९)	(४०,२४०,१९०)
सम्पूर्ण कारोबार समावेश पछिको खुद मुनाफा		८११,०६४,९७२	८८९,०७१,३४९
१३. कर्मचारी बोनस व्यवस्था		७३,७३३,९७९	६६,३३४,८५३
१४. आयकर व्यवस्था		२३०,२३४,६१७	२०२,२७६,५९७
* यस वर्षको कर व्यवस्था		१८३,२९७,२०८	१०५,२०७,७५५
* विगत वर्षसम्मको कर व्यवस्था		१५,६३८,४२४	१,२९७,९२३
* यस वर्षको स्थगन कर (आमदानी) / खर्च		३१,२९८,९८४	९५,७७०,९९९
खुद नाफा / नोक्सान		५०७,०९७,९७६	४२०,४५९,८९९

४.१८ देखि ४.२८ सम्मका अनुसूचीहरू नाफा नोक्सान हिसाबका अभिन्न अंग हुन्।

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन बमोजिम

राजेश उपाध्याय  
अध्यक्ष

संजय गिरी  
सञ्चालक

राजेश कुमार रौनियार  
सञ्चालक

सुदर्शन राज पाण्डे, एफ.सि.ए.  
बरिछ साफेदार  
एस. आर. पाण्डे एण्ड कम्पनी  
चार्टर्ड एकाउण्टेन्ट्स

श्याम सुन्दर रंगटा  
सञ्चालक

रुपेन्द्र पौडेल  
सञ्चालक

राहुल अग्रवाल  
सञ्चालक

मिति : २०७५/०५/११  
स्थान : काठमाडौं

कृष्णराज लामिङ्गाने  
प्रमुख कार्यकारी अधिकृत

सागर शर्मा  
व. नायक प्रमुख कार्यकारी अधिकृत

प्रेम प्रसाद रेग्मी  
प्रमुख (लेखा तथा वित्त विभाग)



महालक्ष्मी विकास बैंक लिमिटेड

नाफा नोक्सान बॉडफॉड हिसाब

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

विवरण	अनुसूची	यस वर्ष (रु.)	गत वर्ष (रु.)
<b>आम्दानी</b>			
१. गत वर्षसम्मको संचित मूनाफा		(३४,९३७,६४७)	-
२. यस वर्षको मूनाफा		५०७,०९७,९७६	४२०,४५९,८९९
३. सटही घटबढ कोष		-	-
४. लगानी समायोजन कोष		-	-
५. स्थगन कर जगेडा कोष		२१,४८४,६९५	११२,५९६,७६२
६. कर्मचारी दक्षता अभिवृद्धि कोष		९५९,३७५	-
७. उपदान दायित्व पूनर्गणनाको नाफा/नोक्सान (Re-Measurement Gain/Loss on Grautity Liability)		१५,१७९,५६०	-
८. उपदान दायित्व पूनर्गणनाको नाफा/नोक्सानीको स्थगन करमा प्रभाव (Deferred Tax Impact on Re-Measurement Gain/Loss on Grautity Liability)		-	५,४३६,२३७
९. लगानी समायोजन कोष अनुसारको लगानीको स्थगन कर को प्रभाव (Deferred Tax Impact on Investment thorough Investment Adj Reserve)		८,३४४,६४०	९,३३६,००९
१०. साविक महालक्ष्मी विकास बैंकबाट स्थानान्तरण		-	१८८,४९३,४४४
	जम्मा	५१८,१२७,७२०	७३६,३२२,३४३
<b>खर्च</b>			
१. गत वर्षसम्मको संचित नोक्सान		-	४२०,६२९,४२८
२. यस वर्षको नोक्सान		-	-
३. साधारण जगेडा कोष		१०९,४९९,४३५	८८,८४९,२९९
४. भैपरी आउने जगेडा		-	-
५. संस्था विकास कोष		-	-
६. लाभांश समीकरण कोष		-	-
७. कर्मचारी सम्बन्धी जगेडाहरु		-	-
८. प्रस्तावित लाभांश		१८४,३६५,८२१	२३७,०४९,७७०
९. प्रस्तावित बोनस शेयर		२१०,७०३,७९६	-
१०. विशेष जगेडा कोष		-	-
११. सटही घटबढ कोष		६,९९९	२७,३०५
१२. लगानी समायोजन कोष		३,१८५,५००	१,१८९,६४९
१३. पुजी फिर्ता जगेडा कोष		-	-
१४. पुजी समायोजन कोष		-	-
१५. कर्मचारी दक्षता अभिवृद्धि कोष		-	९५९,३७५



१६. उपदान दायित्व पूनर्गणनाको नाफा/नोकसानी (Re-Measurement Gain/Loss on Grautity Liability)		-	१८,१२०,७९०
१७. उपदान दायित्व पूनर्गणनाको नाफा/नोकसानीको स्थगन करमा प्रभाव (Deferred Tax Impact on Re-Measurement Gain/Loss on Grautity Liability)		४,५५३,८६८	-
१८. सामाजिक उत्तरदायित्व बापतको जगेडा		५,०७०,९७२	४,४४२,४६९
जम्मा		५०९,३०५,५१०	७७१,२५९,९८९
१९. संचित मुनाफा/(नोकसान)		८,८२२,२०९	(३४,९३७,६४७)

हाम्रो आजको मितिको सलग्न प्रतिवेदन बमोजिम

राजेश उपाध्याय  
अध्यक्ष

श्याम सुन्दर हंगटा  
सञ्चालक

कृष्णराज लामिछाने  
प्रमुख कार्यकारी अधिकृत

संजय गिरी  
सञ्चालक

रघुनेत्र पौडेल  
सञ्चालक

सागर शर्मा  
ब. नाथब प्रमुख कार्यकारी अधिकृत

राजेश कुमार रौतियार  
सञ्चालक

राहुल अग्रवाल  
सञ्चालक

प्रेम प्रसाद रेम्पी  
प्रमुख (लेखा तथा वित्त विभाग)

सुदर्शन राज पाण्डे, एफ.सि.ए.  
बरिष्ठ साम्रेदार  
एस. आर. पाण्डे एण्ड कम्पनी  
चार्ट्ड एकाउण्टेन्ट्स

मिति : २०७५/०५/११  
स्थान : काठमाडौं



महालक्ष्मी विकास बैंक लिमिटेड  
इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण

२०६५ साल आषाढ मसान्तको

विवरण	सेवर फुली	सिंचित लापा (लोकसाल)	साधारण जेगडा कोष	पुँजिनाल जेगडा कोष	सहरी घटबढ कोष	स्थगन कर जेगडा	लगानी समाजिक उत्तर समायोजन तथा पूलस्तुत्याकान कोष	लगानी समाजिक उत्तर दायित्व बापतको जेगडा	लगानी समाजिक उत्तर दायित्व बापतको जेगडा	कुल रकम (रु.)
गुरुः भौजात	२,६३३,७७७,४४४	१७,४४५,५४२	६७७,२९६,३१८	-	२०३,२७१	६४,८८८,६१४	८६,४३७,२३५	७,३३०,७९४	१५,२३०,७९५	३,४८८,८५८,०६८
स्पर्शन कर			(५२,३८३,१८९)							(५२,३८३,१८९)
समायोजन			(३५,१२७,६५७)							
समायोजित सुन् मौज्जात	२,६३३,७७७,४४४	(३५,१२७,६५७)	६७७,२९६,३१८	-	२०३,२७१	६४,८८८,६१४	८६,४३७,२३५	७,३३०,७९४	१५,२३०,७९५	३,४८८,८५८,०६८
समायोजन	२१०,७०३,७९६	४३,७५९,८५६	१०१,४१९,८५६	-	६,११९	(२७,४८८,५,६१५)	१७,७११,९१२	३,१६२,७५३	३४४,३२५,१२०	
चालु वर्षको नापा		५०७,०९७,१७६	(१०१,४१९,८५६)						५०७,०९७,१७६	
साधारण जेगडा रकमात्तर सहरी घटबढ कोष		(१०१,४१९,८५६)	(१०१,४१९,८५६)							
प्रस्तावित लाभाश		(१८८,३६५,८२१)							(१८८,३६५,८२१)	
प्रस्तावित वोनस भेयर	२१०,७०३,७९६	(२१०,७०३,७९६)	(३,१८५,५००)						(२१०,७०३,७९६)	
लगानी समायोजन कोष			(३,१८५,५००)							
स्पर्शन कर कोष			२१,४८४,६१५							
उपदान दायित्व प्रत्यागताको नापा / नोकसानी Re-Measurement (Gain)/Loss on Gravity Liability			१५,१७९,५६०							
उपदान दायित्व प्रत्यागताको नापा / नोकसानी Re-Measurement (Gain)/Loss on Gravity Liability			(४,५५३,८८८)							
स्पर्शन कर मा प्रभाव (Deferred Tax Impact on Re-Measurement Gain/Loss on Gravity Liability)			८,३४४,६४०							
लगानी समायोजन कोष अनुसारे लगानीको स्पर्शन कर मा प्रभाव (Deferred Tax Impact on Investment through Adj Reserve)			९५९,३७५							
कम्पनी दक्षता अभिवृद्धि कोष			(५,०७०,९७८)							
समायोजित उत्तरदायित्व वापतको जेगडा										
समायोजित उत्तरदायित्व वापतको जेगडा										
उपयोग										
अनितम मौज्जात	२,८४५,५०१,२४०	८,८२२,२०९	७७,७१५,७५३	-	२०८,३९०	४३,०५३,९९१	१०५,१४९,११७	१०,४९६,१८७	-	३,७६०,२९९,४९५

हायो आजको मिरितको सलान प्रतिवेदन बमाजिम

सुवर्ण राज पाटे, एफ.टि.ए.  
विश्व साहेब  
एस. आर. पाण्डे एण्ड कम्पनी  
चाटड एकाउटेंटर्स

मिति : २०६४/०५/११  
स्थान : काठमाडौं

सागर शर्मा  
कृष्णराज लामिछात्र  
प्रमुख कागजारी अधिकृत

व. नाथ च. प्रसुत कागजारी अधिकृत

प्रमुख (लेखा तथा वित्त विभाग)

रामेश रामाराम  
सेवर फुली

सेवर फुली

सेवर फुली

सेवर फुली

सेवर फुली

सेवर फुली



## महालक्ष्मी विकास बैंक लिमिटेड

### नगद प्रवाह विवरण

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
(क) कारोबार संचालनबाट नगद प्रवाह	३०४, ८०२, ९४४	८०, ८३५, ९९२
१. नगद प्राप्ति	३, ३३५, ७४०, ८६१	१, ७४५, ८५४, २१३
१.१ ब्याज आमदानी	३, १७४, ६९२, ९७५	१, ६२७, ६५४, १०८
१.२ कमिशन तथा डिष्काउन्ट आमदानी	९, ९००, ५४४	५, ६८६, ४८७
१.३ विदेशी विनिमय कारोबारबाट आमदानी	२४, ४७५	१०९, २१९
१.४ अपलेखित कर्जाको असुली	१, ५६२, ४७७	११, २२८, ८९४
१.५ अन्य आमदानी	१४९, ५६०, ०५५	१०९, १७५, ५०५
२. नगद भुक्तानी	२, ८८२, ९६३, ६९३	१, २६८, २६६, ०९९
२.१ ब्याज खर्च	२, ९६३, ४७५, ०३३	८२१, ६३८, ४१७
२.२ कर्मचारी खर्च	३९०, ६९६, ०२५	९४, ३६३, ५१८
२.३ कार्यालय संचालन खर्च	२०६, ७६२, ०८६	१२६, ५३७, ३८९
२.४ आयकर भुक्तानी	१२२, ०३०, ५४९	२२५, ७२६, ७७५
२.५ अन्य खर्च	-	-
कार्यगत पुँजी गतिविधि अधिको नगद प्रवाह	४५२, ७७६, ७६८	४७७, ५८८, ११४
सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि)	(२, २८८, ३०९, २३३)	(२, ७४३, ७२६, १११)
१. माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)	(१, ३८१, ०३०, ९०९)	(७८७, ९७०, १२१)
२ अन्य अल्पकालीन लगानी कमी/(वृद्धि)	-	-
३. कर्जा तथा विल्स खरिदमा कमी/(वृद्धि)	(८८६, ३०२, ९०५)	(२, १४२, १२६, ५४८)
४. अन्य सम्पत्तिमा कमी/(वृद्धि)	(२०, ९६८, २९९)	१८६, ३६९, ७५०
सञ्चालन सम्बन्धी चालु दायित्वमा (कमी)/वृद्धि	२, १४०, ३२६, ६०८	२, ३४६, ९७४, ७९७
१. निक्षेप दायित्वमा (कमी)/वृद्धि	२, १४०, २३१, ५९९	२, ६२२, ५९९, ०२८
२. सर्टिफिकेट अफ डिपोजिटमा (कमी)/वृद्धि	-	-
३. अल्पकालीन सापटीमा (कमी)/वृद्धि	-	-
४. अन्य दायित्वमा (कमी)/वृद्धि	९५, ०९७	(२७५, ६२४, २३१)
(ख) लगानी कारोबारमा नगद प्रवाह	(५९६, ६९०, ०९३)	(२६६, ८३९, २२०)
१. दीर्घकालीन लगानीमा कमी/(वृद्धि)	(५८४, ६७२, ७७०)	(२८५, ७७७, ३९५)
२. स्थिर सम्पत्तिमा कमी/(वृद्धि)	(३५, ०८४, ३७५)	७, ९४०, ५२७
३. दीर्घकालीन लगानीमा ब्याज आमदानी	-	-
४. लाभांश आमदानी	२३, ०६७, ०५२	१०, ८३७, ६४८
५. अन्य	-	१००, ०००



विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
(ग) वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह	-	-
१. दीर्घकालीन ऋण (वण्ड, डिवेन्चर आदि) मा (कमी) / वृद्धि	-	-
२. शेयर पुँजीमा (कमी) / वृद्धि	-	-
३. अन्य दायित्वमा (कमी) / वृद्धि	-	-
४. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहुलियत/पुनरकर्जामा (कमी) / वृद्धि	-	-
(घ) मर्जरबाट नगद प्रवाह	-	१,०००,४९२,६५६
(ड) नगद तथा बैंकको मौज्दातको विनिमय दरमा भएको फर कबाट आमदानी/खर्च	-	-
(च) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	(२९१,८८७,९४९)	८९४,४०९,४२८
(छ) नगद तथा बैंकमा रहेको सुरु मौज्दात	२,२५६,९४५,२२५	१,४४१,७३५,७९७
(ज) नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात	१,९६४,२५७,२७६	२,२५६,९४५,२२५

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन बमोजिम

राजेश उपाध्याय  
अध्यक्ष

श्याम सुन्दर रुंगटा  
सञ्चालक

कृष्णराज लामिछाने  
प्रमुख कार्यकारी अधिकृत

संजय गिरी  
सञ्चालक

रुपेन्द्र पौडेल  
सञ्चालक

सागर शर्मा  
ब. नाथब प्रमुख कार्यकारी अधिकृत

राजेश कुमार रौनियार  
सञ्चालक

राहुल अग्रवाल  
सञ्चालक

प्रेम प्रसाद रेग्मी  
(लेखा तथा वित्त विभाग)

सुदर्शन राज पाण्डे, एफ.सि.ए.

बरिष्ठ साफेदार  
एस. आर. पाण्डे एप्ट कम्पनी  
चार्टर्ड एकाउण्टेन्ट्स

मिति : २०७५/०५/११  
स्थान : काठमाडौं



## महालक्ष्मी विकास बैंक लिमिटेड

### शेयर पुँजी तथा स्वामित्व

२०७५ आषाढ मसान्त

अनुसूची ४.१

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	शेयर पुँजी		
१.१	अधिकृत पुँजी	४,०००,०००,०००	४,०००,०००,०००
	क) ४०,०००,००० साधारण शेयर प्रति शेयर रु. १०० ले	४,०००,०००,०००	४,०००,०००,०००
	ख) ..... नन् रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. ..... ले		
	ग) .....रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. .....ले		
१.२	जारी पुँजी	२,६३३,७९७,४४४	२,६३३,७९७,४४४
	क) २६,३३७,९७४ साधारण शेयर प्रति शेयर रु. १०० ले	२,६३३,७९७,४४४	२,६३३,७९७,४४४
	ख) ..... नन् रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. ..... ले		
	ग) .....रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. .....ले		
१.३	चुक्ता पुँजी	२,६३३,७९७,४४४	२,६३३,७९७,४४४
	क) २६,३३७,९७४ साधारण शेयर प्रति शेयर रु. १०० ले	२,६३३,७९७,४४४	२,६३३,७९७,४४४
	ख) ..... नन् रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. ..... ले		
	ग) .....रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रु. .....ले		
१.४	प्रस्तावित बोनस शेयर	२१०,७०३,७९६	-
१.५	कल इन एडभान्स	-	-
१.६	जम्मा (१.३+१.४+१.५)	२,८४४,५०९,२४०	२,६३३,७९७,४४४

### सेयर पुँजी तथा स्वामित्व

क्र.सं.	विवरण	यस वर्ष (रु.)		गत वर्ष (रु.)	
		प्रतिशत	सेयर पुँजी	सेयर पुँजी	प्रतिशत
१.	स्वदेशी स्वामित्व	१००	२,६३३,७९७,४४४	२,६३३,७९७,४४४	१००
१.१	नेपाल सरकार	-	-	-	-
१.२	“क” वर्गका ईजाजतपत्रप्राप्त संस्थाहरु	-	-	-	-
१.३	अन्य ईजाजतपत्रप्राप्त संस्थाहरु	-	-	-	-
१.४	अन्य संस्थाहरु	०.७४	१९,४०९,५००	४१,९७१,०००	१.५९
१.५	सर्वसाधारण	९९.२६	२,६१४,३८७,९४४	२,५९१,८२६,४४४	९८.४१
१.६	अन्य	-	-	-	-
२.	वैदेशिक स्वामित्व	-	-	-	-
	जम्मा	१००	२,६३३,७९७,४४४	२,६३३,७९७,४४४	१००



## महालक्ष्मी विकास बैंक लिमिटेड

०.५० प्रतिशत वा सो भन्दा बढी शेयर लिने शेयरधनीहरु

क्र.सं.	शेयरधनी	यस वर्ष		
		शेयर संख्या	शेयर रकम	प्रतिशत
१	सम्भना अर्याल	९५०,०००	९५,०००,०००	३.६१%
२	पुरुषोत्तम लाल संघई	६३३,७४३	६३,३७४,३००	२.४१%
३	बाबुलाल अग्रवाल	६२०,९७७	६२,०९७,७००	२.३५%
४	अनिल दास श्रेष्ठ	६११,०००	६१,१००,०००	२.३२%
५	रमेश गुप्ता	५३१,५८०	५३,१५८,०००	२.०२%
६	राजेश कुमार रौनियार	५०६,९९८	५०,६९९,८००	१.९२%
७	हरिश चन्द	५०६,२५०	५०,६२५,०००	१.९२%
८	नवराजबहादुर सिंह	५०५,३९१	५०,५३९,९००	१.९२%
९	संजय गिरी	३७२,९०६	३७,२९०,६००	१.४१%
१०	सीताराम प्रसाई	३५५,०८९	३५,५०८,९००	१.३५%
११	लक्ष्मणजी कलवार	३५४,३८७	३५,४३८,७००	१.३५%
१२	माधवलाल श्रेष्ठ	३३४,२२३	३३,४२२,३००	१.२७%
१३	प्रमोद कुमार कावरा	३०७,५६८	३०,७५६,८००	१.१७%
१४	धन कुमारी श्रेष्ठ	२८५,९४६	२८,५९४,६००	१.०९%
१५	सुनिल बल्लभ पन्त	२७०,३९४	२७,०३९,४००	१.०३%
१६	राजेशबाबु श्रेष्ठ	२५३,०९६	२५,३०९,६००	०.९६%
१७	खुमा प्रसाद अर्याल	२२६,९६५	२२,६९६,५००	०.८६%
१८	अर्जुन प्रसाद शर्मा	१८६,६४९	१८,६६४,९००	०.७१%
१९	भूषण शम्शेर राणा	१८६,६४९	१८,६६४,९००	०.७१%
२०	कर्मचारी सञ्चय कोष	१७९,१८३	१७,१९८,३००	०.६८%
२१	राज कुमार अग्रवाल	१७८,६४९	१७,६६४,९००	०.६८%
२२	राम गोपाल गोयन्का	१७८,४५०	१७,८४५,०००	०.६८%
२३	रमेश कुमार अग्रवाल	१७८,४५०	१७,८४५,०००	०.६८%
२४	धुब कुमार श्रेष्ठ	१७८,४५०	१७,८४५,०००	०.६८%
२५	भुपेन्द्र भण्डारी	१६५,६०७	१६,५६०,७००	०.६३%
२६	सीता शर्मा	१५७,२३५	१५,७२३,५००	०.६०%
२७	परासर प्रसाई	१५५,३६९	१५,५३६,९००	०.५९%
२८	दिलीप अग्रवाल	१४९,३९९	१४,९३९,९००	०.५७%
२९	सुधिर कुमार रेग्मी	१४४,७९५	१४,४७९,५००	०.५५%
३०	श्याम कृष्ण श्रेष्ठ	१४३,१४६	१४,३१४,६००	०.५४%
३१	सुनिल अग्रवाल	१४१,७९५	१४,१७९,५००	०.५४%
३२	राजेश कुमार खण्डेलवाल	१३२,२४७	१३,२२४,७००	०.५०%
	जम्मा	१०,०८०,७५६	१,००८,०७५,६००	३८.२७%



महालक्ष्मी विकास बैंक लिमिटेड

जगेडा तथा कोषहरु

२०७५ आषाढ मसान्त

अनुसूची ४.२

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१	साधारण/बैधानिक जगेडा कोष	७७८, ७९५, ७५३	६७७, २९६, ३१८
२	पुंजीगत जगेडा कोष	-	-
३	पुंजी फिर्ता जगेडा कोष (Capital Redemption Reserve)	-	-
४	पुंजी समायोजन कोष	-	-
५	अन्य जगेडा तथा कोष	१५८, ०५०, ९०३	१५९, ६१७, १८८
५.१	भैपरी आउने जगेडा	-	-
५.२	संस्था विकास कोष	-	-
५.३	लाभाशं समीकरण कोष	-	-
५.४	विशेष जगेडा कोष	-	-
५.५	सम्पत्ति पूनर्मूल्याङ्कन कोष	-	-
५.६	स्थगन कर जगेडा	४३, ४०३, ९९९	६४, ८८८, ६१४
५.७	अन्य स्वतन्त्र कोष	-	-
५.८	अन्य जगेडा कोष	-	-
५.९	लगानी समायोजन कोष	१०४, १४९, ९९७	८६, ४३७, ९२५
५.१०	कर्मचारी दक्षता अभिवृद्धि कोष	-	९५९, ३७५
५.११	सामाजिक उत्तरदायित्व बापतको जगेडा	१०, ४९६, ९८७	७, ३३१, २७४
६	सञ्चित नाफा/नोक्सान	८, ८२२, २०९	(३४, ९३७, ६४७)
७	सटही घटबढ कोष	२०९, ३९०	२०३, २७१
	जम्मा	१४५, ७९८, २५५	८०२, १७९, १३०



महालक्ष्मी विकास बैंक लिमिटेड  
ऋणपत्र तथा वण्ड

२०७५ आषाढ मसान्त

अनुसूची ४.३

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१	प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र.....रु.ले.....	-	-
	मिति .....मा जारी भएको र मिति .....मा चुक्ता हुने (हालसम्मको Redemption Reserve रकम रु. ....)		
२	प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र.....रु.ले.....	-	-
	मिति .....मा जारी भएको र मिति .....मा चुक्ता हुने (हालसम्मको Redemption Reserve रकम रु. ....)		
३	.....	-	-
	जम्मा (१+२+३)	-	-

महालक्ष्मी विकास बैंक लिमिटेड  
तिर्न बाँकी कर्जा (साप्टी)

२०७५ आषाढ मसान्त

अनुसूची ४.४

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
क.	स्वदेशी	-	-
१.	नेपाल सरकार		
२.	नेपाल राष्ट्र बैंक		
३.	रिपो दायित्व		
४.	अन्तर बैंक तथा वित्तीय संस्था		
५.	अन्य संगठित संस्थाहरु		
६.	अन्य		
	जम्मा	-	-
ख.	विदेशी		
१.	बैंकहरु		
२.	अन्य		
	जम्मा	-	-
	जम्मा (क+ख)	-	-



महालक्ष्मी विकास बैंक लिमिटेड  
निष्ठेप हिसाव

२०७५ आषाढ मसान्त

अनुसूची ४.५

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	व्याज तिर्नू नपर्ने खाताहरु		
	क. चल्ती हिसाव	६६४, ८९४, ४०४	५५३, ४८७, २९०
	१. स्वदेशी मूद्रामा	६६२, ८३८, ७१३	५५०, ९८४, ८३०
	१.१ नेपाल सरकार	६९६, २३१	१, ५३३, ४५०
	१.२ "क" वर्गका ईजाजतपत्रप्राप्त संस्थाहरु	-	-
	१.३ अन्य ईजाजतपत्रप्राप्त वित्तीय संस्थाहरु	२४७, ९३५, ०३१	३, ९४७, २१०
	१.४ अन्य संगठित संस्थाहरु	३०६, ०१३, १५३	१८३, २९३, ४७०
	१.५ व्यक्तिगत	१०८, २७४, २९९	३६१, ४९०, ७००
	१.६ अन्य	-	-
	२. विदेशी मूद्रामा	२, ०५५, ६९१	३, ३०२, ४६०
	२.१ नेपाल सरकार	-	-
	२.२ "क" वर्गका ईजाजतपत्रप्राप्त संस्थाहरु	-	-
	२.३ अन्य ईजाजतपत्र प्राप्तवित्तीय संस्थाहरु	-	-
	२.४ अन्य संगठित संस्थाहरु	२, ०५५, ६९१	३, ३०२, ४६०
	२.५ व्यक्तिगत	-	-
	२.६ अन्य	-	-
	ख. मार्जिन	२, ६६५, ९७३	१, ६४८, ४२०
	१. कर्मचारी जमानत	-	-
	२. जमानत मार्जिन	२, ६६५, ९७३	१, ६४८, ४२०
	३. प्रतितपत्र मार्जिन	-	-
	ग. अन्य	-	-
	१. स्वदेशी मूद्रामा	-	-
	१.१ वित्तीय संस्थाहरु	-	-
	१.२ अन्य संगठित संस्थाहरु	-	-
	१.३ व्यक्तिगत	-	-
	२. विदेशी मूद्रामा	-	-
	२.१ वित्तीय संस्थाहरु	-	-
	२.२ अन्य संगठित संस्थाहरु	-	-
	२.३ व्यक्तिगत	-	-
	व्याज तिर्नू नपर्ने खाताहरुको जम्मा	६६७, ५६०, ३७७	५५५, ९३५, ७१०



क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
२.	व्याज तिर्नूपर्ने खाताहरु		
	क. बचत हिसाव	११, २८८, ४०३, ३९७	९, ३८५, ८९१, ४२१
	१. स्वदेशी मुद्रामा	११, २८८, ३८०, ४९७	९, ३८५, ८६८, ५२१
	१.१ संघ संस्थाहरु	-	-
	१.२ व्यक्तिगत	११, २८८, ३८०, ४९७	९, ३८५, ८६८, ५२१
	१.३ अन्य	-	-
	२. विदेशी मुद्रामा	२२, ९००	२२, ९००
	२.१ संघ संस्थाहरु	-	-
	२.२ व्यक्तिगत	२२, ९००	२२, ९००
	२.३ अन्य	-	-
	ख. मूद्दती हिसाव	११, ७०३, ०३५, १०९	१०, ३३८, १२५, ११०
	१. स्वदेशी मुद्रामा	११, ७०३, ०३५, १०९	१०, ३३८, १२५, ११०
	१.१ संघ संस्थाहरु	१, ३७८, ९८०, ३४१	१, ०९९, ७३२, २४०
	१.२ व्यक्तिगत	१०, ३२४, ०५४, ७६८	९, २३८, ३९२, ८७०
	१.३ अन्य	-	-
	२. विदेशी मुद्रामा	-	-
	२.१ संघ संस्थाहरु	-	-
	२.२ व्यक्तिगत	-	-
	२.३ अन्य	-	-
	ग. मागेको बखत तिर्नूपर्ने हिसाव	३, ६१७, ८४५, ५७८	४, ८५७, ४६०, ६२९
	१. स्वदेशी मुद्रामा	३, ६१७, ८४५, ५७८	४, ८५७, ४६०, ६२९
	१.१ "क" वर्गका ईजाजतपत्रप्राप्त संस्थाहरु	-	-
	१.२ अन्य ईजाजतपत्रप्राप्त वित्तीय संस्थाहरु	९९०, ९७४, २४५	१, ६५४, ६३९, ५७०
	१.३ अन्य संगठित संस्थाहरु	१, ६६२, २००, ६८१	२, ७४०, ३४३, ३००
	१.४ व्यक्तिगत	९६५, ३७०, ६५२	४६२, ४७७, ७५९
	१.५ अन्य	-	-
	२. विदेशी मुद्रामा	-	-
	२.१ "क" वर्गका ईजाजतपत्रप्राप्त संस्थाहरु	-	-
	२.२ अन्य ईजाजतपत्रप्राप्त वित्तीय संस्थाहरु	-	-
	२.३ अन्य संगठित संस्थाहरु	-	-
	२.४ व्यक्तिगत	-	-
	२.५ अन्य	-	-
	घ. सर्टिफिकेट अफ डिपोजिट	-	-
	१. संगठित संस्था	-	-
	२. व्यक्तिगत	-	-
	३. अन्य	-	-
	व्याज तिर्नू पर्ने खाताहरुको जम्मा	२६, ६०९, २८४, ०८४	२४, ५८१, ४७७, १६०
	जम्मा निक्षेप (१+२)	२७, २७६, ८४४, ४६१	२५, ९३६, ६१२, ८७०



महालक्ष्मी विकास बैंक लिमिटेड

भूत्तानी दिनुपर्ने बिलहरु

२०७५ आषाढ मसान्त

अनुसूची ४.६

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	स्वदेशी मूद्रा	४,१००,१८३	६,५८६,२७७
२.	विदेशी मूद्रा	-	-
	जम्मा	४,१००,१८३	६,५८६,२७७

महालक्ष्मी विकास बैंक लिमिटेड

अन्य दायित्व

२०७५ आषाढ मसान्त

अनुसूची ४.७

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	पेन्सन/उपदान कोष	५५,५५१,३५७	५८,५९१,७७०
२.	कर्मचारी सञ्चय कोष	-	-
३.	कर्मचारी कल्याण कोष	१,२०९,९६७	-
४.	कर्मचारी बोनस व्यवस्था	७४,१९१,२५८	९८,७०८,९३१
५.	निक्षेपमा भूत्तानी दिन बाँकी व्याज	४,७४०,६१२	४७,१३२,०९९
६.	सापटीमा भूत्तानी दिन बाँकी व्याज	-	-
७.	पाकी नसकेको डिस्काउण्ट र कमिशन	-	-
८.	सण्डी केडिटर्स	१७७,२७३,८८५	९६,९०८,४०६
९.	शाखा मिलान हिसाव	-	२,०४०
१०.	स्थगन कर दायित्व	-	-
११.	भूत्तानी दिन बाँकी लाभांश	७३,८६३,१८८	९,८१७,८५१
१२.	अन्य	१८४,७५४,४०२	१७७,८६१,३८२
	क. लेखा परीक्षण शूल्क	८४७,५००	५५७,५००
	ख. विदा वापतको व्यवस्था	५०,१९५,५२३	४२,१८७,५००
	ग. दाखिला बाँकी अन्य कर रकम	४४,६५६,८७८	३८,९०२,७०२
	घ. अन्यमा गरीएको व्यवस्था	१,३४५,२०८	१,०६७,३२१
	ड. अन्य	८३,६८१,८०९	८३,२८८,२४७
	च. औषधी खर्चको व्यवस्था	४,०२७,४८४	४,३७७,०३२
	छ. स्वैच्छक अवकाश खर्चको व्यवस्था	-	७,४८१,०८०
	जम्मा	५७१,५८४,६७०	४०८,२२२,४७९



महालक्ष्मी विकास बैंक लिमिटेड

नगद मौज्दात

२०७५ आषाढ मसान्त

अनुसूची ४.८

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	स्वदेशी मुद्रा (सिक्का समेत)	३९९, ७३०, ९४९	५१४, ७४९, ८४८
२.	विदेशी मुद्रा	३०, ०५५, ३९९	१२, ५३६, ८३६
	जम्मा	४२९, ७८६, ३३२	५२७, २७८, ६८४

महालक्ष्मी विकास बैंक लिमिटेड

नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात

२०७५ आषाढ मसान्त

अनुसूची ४.९

क्र.सं.	विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रु.			कुल रु.	गत वर्ष (रु.)
			भा.रु.	परिवर्त्य वि.मु.	जम्मा		
१.	नेपाल राष्ट्र बैंक	१, ३५२, २३४, ०७५	-	-	-	१, ३५२, २३४, ०७५	१, ५७७, ६८३, ८७८
	क. चल्ती खाता	१, ३५२, २३४, ०७५	-	-	-	१, ३५२, २३४, ०७५	१, ५७७, ६८३, ८७८
	ख. अन्य खाता	-	-	-	-	-	-
	जम्मा	१, ३५२, २३४, ०७५	-	-	-	१, ३५२, २३४, ०७५	१, ५७७, ६८३, ८७८

महालक्ष्मी विकास बैंक लिमिटेड

बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात

२०७५ आषाढ मसान्त

अनुसूची ४.१०

क्र.सं.	विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रु.			कुल रु.	गत वर्ष (रु.)
			भा.रु.	परिवर्त्य वि.मु.	जम्मा		
१.	स्वदेशी ईजाजतपत्रप्राप्त संस्थाहरु	१६५, ६५३, ३८९	-	२१, ८३०, ८६४	२१, ८३०, ८६४	१८७, ४८४, २५३	१४८, ४३०, ०४७
	क. चल्ती खाता	१६५, ६५३, ३८९	-	२१, ८३०, ८६४	२१, ८३०, ८६४	१८७, ४८४, २५३	१४८, ४३०, ०४७
	ख. अन्य खाता	-	-	-	-	-	-
२.	विदेशी बैंकहरु	-	२, ७५२, ६९६	-	२, ७५२, ६९६	२, ७५२, ६९६	२, ७५२, ६९६
	क. चल्ती खाता	-	२, ७५२, ६९६	-	२, ७५२, ६९६	२, ७५२, ६९६	२, ७५२, ६९६
	ख. अन्य खाता	-	-	-	-	-	-
	जम्मा	१६५, ६५३, ३८९	२, ७५२, ६९६	२१, ८३०, ८६४	२४, ५८३, ४८०	१९०, २३६, ८६९	१५१, १८२, ६६३



महालक्ष्मी विकास बैंक लिमिटेड  
माग तथा अल्पसुचनामा प्राप्त हुने रकमहरू  
२०८५ आषाढ मसान्त

अनुसूची ४.११

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	स्वदेशी मुद्रामा	६,४५८,८७३,९४९	५,०७७,८४२,२४०
२.	विदेशी मुद्रामा	-	-
	जम्मा	६,४५८,८७३,९४९	५,०७७,८४२,२४०

महालक्ष्मी विकास बैंक लिमिटेड  
लगानी  
२०८५ आषाढ मसान्त

अनुसूची ४.१२

क्र.सं.	विवरण	प्रयोजन		यस वर्ष (रु.)	गत वर्ष (रु.)
		व्यापारिक	अन्य		
१.	नेपाल सरकारको ट्रेजरी विल	-	-	-	-
२.	नेपाल सरकारको बचतपत्र	-	-	-	-
३.	नेपाल सरकारको अन्य ऋणपत्र	-	१,३८१,८७५,०००	१,३८१,८७५,०००	८४८,८७५,०००
४.	ने.रा.बैंक ऋणपत्र	-	-	-	-
५.	विदेशी ऋणपत्र	-	-	-	-
६.	स्वदेशी ईजाजतपत्रप्राप्त संस्था	-	-	-	-
७.	विदेशी बैंक	-	-	-	-
८.	संगठित संस्थाहरुको शेयर	-	१६८,९८३,५१९	१६८,९८३,५१९	१३५,२२३,८५९
९.	संगठित संस्थाहरुको डिवेन्चर तथा वन्ड	-	-	-	-
१०.	अन्य लगानी	-	२५९,६२६,४५९	२५९,६२६,४५९	१९८,०९५,८६९
	कूल लगानी	-	१,८०२,४८४,९६९	१,८०२,४८४,९६९	१,१८२,११४,७२८
	व्यवस्था	-	३५,९२८,४९८	३५,९२८,४९८	१३,९५७,४३९
	खुद लगानी	-	१,७६७,३५६,५५९	१,७६७,३५६,५५९	१,१६८,१५७,२८९



महालक्ष्मी विकास बैंक लिमिटेड  
शेयर, डिवेन्चर तथा बण्डमा लगानी

२०७५ आषाढ मसान्त

अनुसूची ४.१२(क)

क्र.सं.	विवरण	परल मोल रु.	बजार मत्य अनुसार	लगानी समायोजन जगेडा/ व्यवस्था रकम रु.	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	शेयर लगानी	७३,४८२,८७८	१४९,६८०,३८७	८२,६६५,७०९	१५६,१४८,५८७	१२१,३८९,४५६
१.१	कर्जां सुचना केन्द्र लिमिटेड ३८,८६० साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये १६,०२१ बोनस शेयर	२,२३३,९००	स्वीकृत नभएको	०।००	२,२३३,९००	२,२३३,९००
१.२	नेपाल बिल्यरिङ इन्सुरेन्स लिमिटेड ५०,८१२ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये ८ ८,४९ बोनस शेयर	४,२३४,३००	स्वीकृत नभएको	०।००	४,२३४,३००	४,२३४,३००
१.३	लक्ष्मी लघुवित वित्तीय संस्था लिमिटेड ९९ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये १३ बोनस शेयर	८,६००	१०८,७०२	१००,१०२००	१०८,७०२	१६०,०४६
१.४	रिंडि हाइड्रो पावर डेम्प्लपमेण्ट कम्पनी लिमिटेड २३९ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये ४४ बोनस शेयर	१८,८००	२८,५३६	९,७३६।००	२८,५३६	४०,७९६
१.५	जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड ३६,२०५ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता	३,६२०,५००	५,६११,७७५	१,९९१,२७५।००	५,६११,७७५	७,९३२,३८५
१.६	डार्दी ग्रुप पावर लिमिटेड ६२६ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये ५७ बोनस शेयर	५७,९००	१६७,२६८	१०९,३६८।००	१६७,२६८	१५२,२७७
१.७	अरुण कावेली पावर लिमिटेड २९५ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता	२९,५००	७६,७००	४७,२००।००	७६,७००	१२०,६५५
१.८	सिनर्जी पावर डेम्प्लपमेण्ट प्रा. लिमिटेड ६१६ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता	६१,६००	७६,३८४	१४,७८४।००	७६,३८४	१४९,६८८
१.९	फरवार्ड कम्प्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड २६ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता	२,६००	५७,७२०	५५,१२०।००	५७,७२०	८३,७४६
१.१०	नेपाल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड ५,४८५ साधारण शेयर प्रति शेयर रु १,४२५ ले चूक्ता, जसमध्ये २०५७ बोनस शेयर	४,८८४,९००	५,७५९,२५०	८७४,३५०।००	५,७५९,२५०	७,३६३,३४४
१.११	माहौली सामूदायिक लघुवित वित्तीय संस्था लिमिटेड १५ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये ५ बोनस शेयर	१,०००	३१,१५०	३८,१५०।००	३१,१५०	१,०००
१.१२	स्वदेशी लघुवित वित्तीय संस्था लिमिटेड १३ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये १ बोनस शेयर	१,२००	२१,७१०	२०,५१०।००	२१,७१०	१,२००
१.१३	यूनाइटेड मोर्सी हाइड्रो पावर लिमिटेड ३३७ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता	३३,७००	५७,९६४	२४,२६४।००	५७,९६४	११४,११७
१.१४	एशियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड १००,२१५ साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता, जसमध्ये ३४७४४ बोनस शेयर	६,५४७,१००	६८,४४६,८४५	६१,८९९,७४५।००	६८,४४६,८४५	२५,६५१,२००
१.१५	बुटवल पावर कम्पनी लिमिटेड ४२२ साधारण शेयर प्रति शेयर रु ५६३।५२ ले चूक्ता, जसमध्ये २८ बोनस शेयर	२२२,०२८	१९२,८५४	(२१,१७४।००)	१९२,८५४	२४४,२८१
१.१६	अरुण न्याली हाइड्रो पावर डेम्प्लपमेण्ट कम्पनी लिमिटेड १७,२२४ साधारण शेयर प्रति शेयर रु ४४५।८५ ले चूक्ता, जसमध्ये १,५३५ बोनस शेयर	६,१८१,१८६	२,६३५,२७२	(४,३४५,११४।००)	२,६३५,२७२	४,३२१,६४९
१.१७	चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड १५,९३४ साधारण शेयर प्रति शेयर रु १,७०१।२४ ले चूक्ता, जसमध्ये ७,२५१ बोनस शेयर	२१,०४७,७०३	१२,५८७,८६०	(८,४५९,८४३।००)	१२,५८७,८६०	९,८७२,८३८
१.१८	प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड ४०,७३० साधारण शेयर प्रति शेयर रु १०० ले चूक्ता	४,०७३,०४०	३१,७६९,७१२	२७,६९६,६७२।००	३१,७६९,७१२	३९,३९०,०००



१.१९	नेपाल दुर संचार कम्पनी लिमिटेड २९,८८५ साधारण शेयर प्रति शेयर रु ६४९।९४ ले चूक्ता	१९,४२३,३२९	२९,५४७,०८५	२,१२३,७६४१००	२९,५४७,०८५	२०,१७२,२३४
१.२०	गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५६० साधारण शेयर (पुरानो शेयर विक्री पछिको बोनस शेयर)	-	४९५,६००	४९५,६००१००	४९५,६००	-
२.	डिवेन्चर तथा वण्ड लगानी	२५०,५५७,४४०	२२९,३३२,९६३	(२१,२२४,४७७)	२२९,३३२,९६३	११७,८१२,८३१
२.१	सिद्धार्थ म्यूचुयल फण्ड (सिद्धार्थ इनभेस्टमेण्ट ग्रोथ स्कम १) ५००,००० इकाइ, प्रति इकाइ रु १० ले	-	-	-	-	११,५७५,०००
२.२	सिद्धार्थ म्यूचुयल फण्ड (सिद्धार्थ इक्विटी ओरीएन्टेड स्कम)	८,८४६,६००	९,३३३,९६३	४८६,५६३००	९,३३३,९६३	१०,४९२,०६८
२.३	८,८४६,६०० इकाइ, प्रति इकाइ रु १० ले	१२,८६४,४३०	१३,१८६,०४९	३२१,६१०।७५	१३,१८६,०४९	१५,७५८,९२७
२.४	लक्ष्मी म्यूचुयल फण्ड (लक्ष्मी भ्यालु फण्ड १) १,२८६,४४३ इकाइ, प्रति इकाइ रु १० ले	१७,३८९,१२०	१७,६४९,१५७	२६०,८३८८०	१७,६४९,१५७	२०,६०६,१०७
२.५	एनआईबिएल म्यूचुयल फण्ड (एनआईबिएल समृद्धि फण्ड १) १,७३८,९१२ इकाइ, प्रति इकाइ रु १० ले	४७,५१२,६८०	४७,६६८,६२०	(५,८४४,०५१।६४)	४७,६६८,६२०	४८,४९५,४२१
२.६	स्लोबल आइएमइ ब्यापिटल लि (स्लोबल आइएमइ समून्तत यो जना १) ४,७५१,२६८ इकाइ, प्रति इकाइ रु १० ले	२०,५०६,२२०	१९,८७०,५२७	(६३५,६९३।८२)	१९,८७०,५२७	२०,३८३,१८३
२.७	नविल इक्विटी फण्ड १,१२६,५०४ इकाइ, प्रति इकाइ रु १० ले	११,२६५,०४०	११,१०७,३२९	(१५७,७१०।५६)	११,१०७,३२९	११,२६५,०४०
२.८	नविल व्यालेन्ट फण्ड १ ४५,७४७ इकाइ, प्रति इकाइ रु १० ले	-	-	-	-	९०९,२९६
२.९	लक्ष्मी इक्विटी फण्ड ५,८४९,५८७ इकाइ, प्रति इकाइ रु १० ले	५८,४९५,८७०	४७,३८१,६५५	(११,११४,२७५।३०)	४७,३८१,६५५	५८,४९५,८७०
२.१०	सिटीजन म्यूचुयल फण्ड २,०००,००० इकाइ, प्रति इकाइ रु १० ले	२०,०००,०००	१८,५६०,०००	(१,४४०,०००।००)	१८,५६०,०००	-
२.११	एनआईसी एशिया ग्रोथ फण्ड २,०००,००० इकाइ, प्रति इकाइ रु १० ले	२०,०००,०००	१८,३८०,०००	(१,६२०,०००।००)	१८,३८०,०००	-
२.१२	सार्वनामा म्यूचुयल फण्ड २,४००,००० इकाइ, प्रति इकाइ रु १० ले	२४,०००,०००	२२,९४४,०००	(१,०५६,०००।००)	२२,९४४,०००	-
२.१३	सिद्धार्थ इक्विटी फण्ड ९६७,७४८ इकाइ, प्रति इकाइ रु १० ले	९,६७७,४८०	९,२५९,६७९	(४२५,८०९।१२)	९,२५९,६७९	-
	कूल लगानी	३२४,०४०,३९८	३७९,०९३,३५०	६१,४४१,२३३।११	३८५,४८१,५५०	३९१,२८२,२८८
३	जोखिम सम्बन्धी व्यवस्था	-	-	-	-	-
३.१	गत वर्ष सम्मको व्यवस्था	-	-	-	-	-
३.२	यस वर्षको थप/घट	-	-	-	-	-
	कूल व्यवस्था	-	-	-	-	-
	खूद लगानी	३२४,०४०,३९८	३७९,०९३,३५०	६१,४४१,२३३।११	३८५,४८१,५५०	३९१,२८२,२८८



महालक्ष्मी विकास बैंक लिमिटेड  
व्यापारिक लगानी (Held for Trading)

२०७५ आषाढ मसान्त

अनुसुची ४.१२.१

क्र. सं.	विवरण	परल मूल्य	पछिलो बजार मूल्य (क)	हालको बजार मूल्य (ख)	यस वर्ष नाफा / (नोक्सान) रकम (ख-क)	गत वर्ष नाफा / (नोक्सान) रकम	कैफियत
१.	नेपाल सरकारको ट्रेजरी विल						
२.	नेपाल सरकारको बचतपत्र						
३.	नेपाल सरकारको अन्य ऋणपत्र						
४.	ने.रा. बैंक ऋणपत्र						
५.	विदेशी ऋणपत्र						
६.	स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर						
७.	स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिवेन्चर तथा बण्ड						
८.	स्वदेशी संगठित संस्थाको शेयर, डिवेन्चर तथा बण्ड						
९.	विदेशी बैंक लगानी (Placement)						
१०.	Interbank Lending						
११.	अन्य लगानी						
	कुल लगानी						

महालक्ष्मी विकास बैंक लिमिटेड  
भुत्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity)

२०७५ आषाढ मसान्त

अनुसुची ४.१२.२

क्र. सं.	विवरण	परल मूल्य (क)	हाल सम्मको क्षति रकम (ख)	यस वर्षको क्षति रकम (ग)	यस वर्ष नाफा / (नोक्सान) रकम (क-ख-ग)	गत वर्ष नाफा / (नोक्सान) रकम	कैफियत
१.	नेपाल सरकारको ट्रेजरी विल						
२.	नेपाल सरकारको बचतपत्र						
३.	नेपाल सरकारको अन्य ऋणपत्र	१,३८९,८७५,०००	-	-	१,३८९,८७५,०००	८४८,८७५,०००	
४.	ने.रा. बैंक ऋणपत्र						
५.	विदेशी ऋणपत्र						
६.	स्वदेशी इजाजतपत्र प्राप्त संस्थाको शेयर						
७.	स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिवेन्चर तथा बण्ड						
८.	स्वदेशी संगठित संस्थाको शेयर, डिवेन्चर तथा बण्ड						
९.	विदेशी बैंक लगानी (Placement)						
१०.	अन्य लगानी						
	कुल लगानी	१,३८९,८७५,०००	-	-	१,३८९,८७५,०००	८४८,८७५,०००	



महालक्ष्मी विकास बैंक लिमिटेड  
बिक्रीको लागि उपलब्ध लगानी (Available for Sale)  
२०७५ आषाढ मसान्त

अनुसूची ४.१२.३

क्र. सं.	विवरण	परल मूल्य	पछिल्लो बजार मूल्य (क)	हालको बजार मूल्य (ख)	यस वर्ष कोष समायोजन रकम ख-क)	गत वर्ष नाफा / (नोकसान) रकम	कैफियत
१.	नेपाल सरकारको ट्रेजरी विल						
२.	नेपाल सरकारको बचतपत्र						
३.	नेपाल सरकारको अन्य ऋणपत्र						
४.	ने.रा. बैंक ऋणपत्र						
५.	विदेशी ऋणपत्र						
६.	स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर						
७.	स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिवेन्चर तथा बण्ड						
८.	स्वदेशी संगठित संस्थाको शेयर, डिवेन्चर तथा बण्ड	३२४,०४०,३९८	३१९,२८२,२८८	३८५,४८९,५५०	६६,१९९,२६३	२०८,८९२,२२५	
९.	विदेशी बैंक लगानी (Placement)						
१०.	अन्तर बैंक सापटी						
११.	अन्य लगानी						
	कुल लगानी	३२४,०४०,३९८	३१९,२८२,२८८	३८५,४८९,५५०	६६,१९९,२६३	२०८,८९२,२२५	



महालक्ष्मी विकास बैंक लि.  
Mahalaxmi Bikas Bank Ltd.

१७ओं वार्षिक प्रतिवेदन  
आर्थिक वर्ष २०१४/०१५

अनुसूची ४.१३

महालक्ष्मी विकास बैंक लिमिटेड  
कर्जा सापट तथा बिल खरिद कार्यक्रम र सोको लागि व्यवस्था  
२०१५ आषाढ मसान्त

२०१५ आषाढ मसान्त

क्र.सं.	विवरण	कर्जा				खरिद तथा डिस्काउन्ट जरिएका बिल			यस वर्ष (रु.)	
		स्वदेशी		अन्य	विदेशी	जस्ता	स्वदेशी	विदेशी		
		विभिन्न	अविभिन्न							
१.	सक्रिय कर्जा सापट (Performing Loan)	-	१,०६४,८५७,३२५	१८,७४७,०५७,२७६	-	२०,८११,३१४,६११	-	-	२०,८११,३१४,६०१	
१.१	असल	-	१,०४८,०१८,३०९	१८,९१८,६७४,२७५	-	१९,९६८,६९३,५८५	-	-	१९,९६८,६९३,५८५	
१.२	सङ्कम निगरानी	-	१५,२३५,०१६	८२७,३८३,००१	-	८४८,६२१,०१६	-	-	८४८,६२१,०१६	
२.	निस्क्रिय कर्जा सापट (Non-Performing Loan)	-	१६,१५३,५४४	८३२,०५५,३४२	-	८४८,२०८,८८६	-	-	८४८,२०८,८८६	
२.१	पुनरतालिकाकरण/ पुनरसंस्थान	-	-	८,६८७,६०८	-	८,६८७,६०८	-	-	८,६८७,६०८	
२.२	कमसल	-	७,५२५,७६५	३२०,८७९,७९८	-	३२८,२०५,५६२	-	-	३१२,३९३,२५५	
२.३	शंकास्थान	-	६,५९५,४०९	२१३,८७६,८२६	-	२२०,४७२,२२७	-	-	१०२,७१७,१६०	
२.४	खराब	-	२,०८२,३७८	२८८,८१७,१११	-	२९०,८४९,४८८	-	-	३९५,५७३,०५४	
(क)	कुल कर्जा	-	१,०५०,४१०,८६९	२०,५७९,११२,६९८	-	२१,६५९,५२३,४८७	-	-	२१,६५९,५२३,४८७	
३.	कर्जा नोकसानी व्यवस्था	-	-	-	-	-	-	-	२०,७२२,४३७,१३७	
३.१	असल	-	१०,४२०,१९३	१८९,१९६,७४३	-	१९९,६८६,९३६	-	-	१९०,७७५,१९५	
३.२	सङ्कम निगरानी	-	७६१,९०९	४७,३६२,१५०	-	४२,१३१,०५१	-	-	४२,१३१,०५१	
३.३	पुनरसंस्थान/ पुनरतालिकाकरण	-	-	१,०८५,२०१	-	१,०८५,२०१	-	-	१,०८५,२०१	
३.४	कमसल	-	१,८८१	८०,१६०,९४९	-	८२,०५१,३११	-	-	८२,०५१,३११	
३.५	शंकास्थान	-	३,२१७,७०९	१०६,१३५,४१३	-	११०,२३६,११४	-	-	११०,२३६,११४	
३.६	खराब	-	२,०८२,३७८	२८८,८१७,१११	-	२९०,८४९,४८८	-	-	२९०,८४९,४८८	
३.७	अतिरिक्त कर्जा नोकसानी व्यवस्था	-	-	६७८,७९९	-	६७८,७९९	-	-	६७८,७९९	



क्र.सं.	विवरण	कर्जा			खरीद तथा डिस्काउन्ट गरिएका बिल			यस वर्ष (रु.)	
		स्वदेशी		जम्मा	स्वदेशी	विदेशी	जम्मा		
		विपल वर्ग	अविपल						
(ख)	कल्त व्यवस्था	-	१८, ४६३, ६९३	७०८, २५५, ३६६	-	७२६, ७९८, ९७९	-	७२६, ७९८, ९७९	
४.	गत वर्षसम्मको व्यवस्था	-	१८, ४६३, ५०७	१८७, १२९, ६०८	-	१९०, १७५, ११५	-	१९०, १७५, ११५	
४.१	असल	-	१८, ४६३, ५०७	१८७, १२९, ६०८	-	१९०, १७५, ११५	-	१९०, १७५, ११५	
४.२	सकूम निगरानी	-	६६८, २६६	४४, ०४२, ८४२	-	४४, ००५, १०८	-	४४, ००५, १०८	
४.३	पुनरसंरचना / पुनरतात्कीकरण	-	-	-	-	-	-	-	
४.४	कम्पसल	-	३, ०२५, २९९	७५, ०७३, ०१५	-	७८, ०९८, ३१४	-	७८, ०९८, ३१४	
४.५	शंकासप्तद	-	३, ८५३, ११२	४८, ५४५, ४६८	-	५१, ३९८, ५८०	-	५१, ३९८, ५८०	
४.६	खराब	-	२, ५२९, ४०८	३९३, ०५७, ४४६	-	३९५, ५७३, ०५८	-	३९५, ५७३, ०५८	
साविक महालक्ष्मी विकास देवकबाट स्थानान्तरण गरिएका	-	-	-	-	-	-	-	३६०, ९६५, ४४६	
(ग)	गत वर्षसम्मको कुल व्यवस्था मर्जर सहितको	-	१८, ११८, ५९२	७४९, ८३४, ५७९	-	७५९, ९५३, १७९	-	७५९, ९५३, १७९	
(घ)	गत वर्षको व्यवस्थाबाट फिर्ता	-	(३४५, ०२१)	५७९, ८०९, ६४२	-	५७९, ८५६, ६२०	-	५७९, ८५६, ६२०	
(ङ)	यस वर्षको थप व्यवस्था	-	-	५४६, २२२, ४२८	-	५४६, २२२, ४२८	-	५४६, २२२, ४२८	
	यस वर्षको खट / थप	-	३४५, ०२१	(३३, ५७९, २१३)	-	(३३, २३४, १९२)	-	(३३, २३४, १९२)	
	खट कर्जा (क-ख)	-	१, ०६१, ९४७, २५५	१९, ८७०, ८५७, २५२	-	२०, ९३२, ८०४, ५०७	-	२०, ९३२, ८०४, ५०७	



महालक्ष्मी विकास बैंक लिमिटेड  
कर्जा, सापट र विल्स खरीदको सूरक्षण

२०७५ आषाढ मसान्त

अनुसूची ४.१३ (क)

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
(क)	सूरक्षित		
१.	चल / अचल सम्पत्तिको सूरक्षणमा	२९,६५९,५२३,४८७	२०,७२२,४३७,१३७
२.	स्वदेशी ईजाजतपत्रप्राप्त संस्थाको जमानतमा	१९,७४८,७३२,९६४	१८,७५५,९९२,७५७
३.	सरकारी जमानतमा (यूवा स्वरोजगार कोष)	५४९,३६०,२६६	७०९,१८५,१८०
४.	अन्तर्राष्ट्रिय श्रेणीकृत बैंकका जमानतमा	-	-
५.	नियांत कागजात (Export Document) को सूरक्षणमा	-	-
६.	मूद्रती रसीदको सूरक्षणमा	४३६,४११,३९७	५७१,५३५,४३०
(क)	संस्थाको आफ्नै मूद्रती रसीदको सूरक्षण	४३६,४११,३९७	५७१,५३५,४३०
(ख)	अन्य ईजाजतपत्र प्राप्त संस्थाको मूद्रती रसीदको सूरक्षण	-	-
७.	सरकारी ऋणपत्रको सूरक्षणमा	-	-
८.	काउण्टर जमानतमा	-	-
९.	व्यक्तिगत जमानतमा	-	-
१०.	अन्य सूरक्षणमा	९२५,०१८,८६०	६८६,५२३,७७०
(ख)	असूरक्षित	-	-
	जम्मा	२९,६५९,५२३,४८७	२०,७२२,४३७,१३७



अनुसंधान ४.१४

महालक्ष्मी विकास बैंक लिमिटेड  
स्थिर सम्पत्ति  
२०६४ आषाढ मसाल्त

क्र.सं.	दिवरण	सम्पत्ति			यस वर्ष (₹.)	गत वर्ष (₹.)
		भवन	परिवहन साधन	सेशियरी	कार्यालय समाज	
१.	परलमोल	-	-	-	-	-
	(क) गत वर्षको मौजदात	३०, ६२८, ९७३	७६, ५६८, ३०२	६९, ०५६, ३९२	२१३, ८८४, ५९२	५२, २७९, ००७
	(ख) यस वर्ष थप			३, २३५, १००	२९, ९६०, ७७०	२, २९९, ५५०
	साचिक महालक्ष्मी विकास बैंकबाट स्थानान्तरण					
	(ग) यस वर्ष पुरातन्याङ्क / पुनर्लेखन	-	-	-	-	-
	(घ) यस वर्षको विक्री	(४, ४८६, ५०८)	(७१८, ०६५)	(१, ६४८, ४४३)	-	(७, १४५, ११७)
	(ङ) यस वर्षको अपलेखन	-	-	-	-	-
	कृत (क+ख+ग+घ+ঙ)	३०, ६२८, ९७३	८५, २४३, ८९३	६३, ५७२, ४२७	२४९, ९९६, ९९८	५४, ५७८, ४५७
२.	हासकटी					
	(क) गत वर्षसम्मको	१५, ४५०, १०३	३४, ६१८, ४१५	४२, ७४४, ४२१	१५६, २३१, ३६०	४८, ४७०, ८१२
	साचिक महालक्ष्मी विकास बैंकबाट स्थानान्तरण	-	-	-	-	-
	(ख) यस वर्षको	६५९, १९१	१, ११०, ७८२	६, ९८५, २२४	१८, ६९८, ७५४	२१६, ५१६, १११
	(ग) हासकटी पुरातन्याङ्क / पुनर्लेखन	-	-	-	-	-
	(घ) हासकटी रकम समाप्तीजन फिल्टर	-	(२, ४७०, ८६८)	(५४९, १८८)	२, १०७, ३२२	३७, ५६९, २७३
	कृत हासकटी	१५, १०८, २९४	४९, २५८, ३२९	४९, १८९, ४६९	१७३, ५९६, ५५५	५०, ५७८, १३४
३.	बृक्ष भयाल (WDV*) (१-२)	२५, ५१९, ६७९	४३, ९८५, ५६४	१४, ३९०, ९६६	६८, ४००, ३६४	१५५, २९५, ८२३
४.	जग्गा					
५.	पूँजीगत निर्माण पूँजीकरण गरिनु पर्ने	-	-	-	-	-
६.	लिज होल्ड सम्पत्ति	जम्मा (३+४+५+६)	२४, ५१९, ६७९	४३, ९८५, ५६४	१४, ३९०, ९६६	६८, ४००, ३२३
				६८, ४००, ३६४	४, ०००, ३२३	२९८, ९१०, ६९५
						२७७, ०६६, ११६



महालक्ष्मी विकास बैंक लिमिटेड  
गैर बैंकिङ सम्पत्ति  
२०७५ आषाढ मसान्त

अनुसूची ४.१५

क्र.सं.	ऋणी वा पार्टीको नाम ठेगाना	गैर बैंकिङ सम्पत्ति सकार गरेको मिति	कूल गैर बैंकिङ सम्पत्ति रकम रु.	नोकसानी व्यवस्था		खूद गैर बैंकिङ सम्पत्ति रु.	गत वर्ष (रु.)
				प्रतिशत	रकम रु.		
१	शर्मा इन्जिनियरिङ वर्कर्स	२९/५/२००२	१४८,३५६	१००	१४८,३५६	-	१४८,३५६
२	बलबहादुर विश्वकर्मा	२९/५/२००२	३०९,४६४	१००	३०९,४६४	-	३०९,४६४
३	सुजन चलिसे	२/६/२००२	३०८,३१८	१००	३०८,३१८	-	३०८,३१८
४	ओमनाथ बराल	१०/७/२००५	९०,०००	१००	९०,०००	-	९०,०००
५	केदार प्रसाद तेली	१३/१/२००८	२५२,०२५	१००	२५२,०२५	-	२५२,०२५
६	गणेश प्रसाद जैशी	१०/७/२००८	१०९,०२५	१००	१०९,०२५	-	१०९,०२५
७	शुशिल सिंह शाह	१४/७/२००९	११८,०९६	१००	११८,०९६	-	११८,०९६
८	तपेन्द्र कुवर	१४/७/२००९	५७,६८२	१००	५७,६८२	-	५७,६८२
९	तुल बहादुर धामी	१४/७/२००९	५५,५५५	१००	५५,५५५	-	५५,५५५
१०	एभरेष्ट साइन्स सेन्टर	१३/१/२०१० १४/१/२०१०	२९,७९७,२७९	१००	२९,७९७,२७९	-	३१,०२७,१५८
११	नवलपुर एगो इन्टरप्राइजेज	१/७/२०१०	७४८,२८१	१००	७४८,२८१	-	७४८,२८१
१२	कोशेली टेक्सटाइल	१२/१०/२०१०	८५२,२०१	१००	८५२,२०१	-	८५२,२०१
१३	एशियन बालुवा प्रशोधन उद्योग	१०/११/२०१०	२,२०२,८०६	१००	२,२०२,८०६	-	२,२०२,८०६
१४	मदन प्रसाद यादव	१४/७/२०१२	२,१२८,४३६	१००	२,१२८,४३६	-	२,१२८,४३६
१५	बि.बि. नेपाल ट्रेडर्स कन्सर्न	१८/९/२०१४	७,४९८,२५०	१००	७,४९८,२५०	-	७,४९८,२५०
१६	लक्ष्मी राइस मिल	५/१/२०१५	१०,५००,०००	१००	१०,५००,०००	-	१०,५००,०००
१७	सम्भन्ना होजियारी उद्योग प्रा.लि	५/१/२०१५	१२,५८६,१५९	१००	१२,५८६,१५९	-	१२,५८६,१५९
१८	सजनता सः मिल प्रा.लि.	५/१/२०१५	१०,३७८,४५२	१००	१०,३७८,४५२	-	१०,३७८,४५२
१९	त्रि सन्ध्या खाद्य उद्योग/गिता दाहाल	५/१/२०१५	१६,६४०,०००	१००	१६,६४०,०००	-	१६,६४०,०००
२०	कला चाँदी उद्योग प्रा.लि	२५/३/२०१५	६५४,०००	१००	६५४,०००	-	६५४,०००
२१	कला ट्रेडर्स प्रा.लि	२५/३/२०१५	१,५०४,०००	१००	१,५०४,०००	-	१,५०४,०००
२२	साबित्रि श्रेष्ठ	२३/६/२०१५	५,८५०,०००	१००	५,८५०,०००	-	५,८५०,०००
२३	यब जङ्ग रायमाभी	१६/७/२०१५	८७,११०,०००	१००	८७,११०,०००	-	८७,११०,०००
२४	चन्द्रेश्वरी ट्रेडलिंक प्रा.लि.	१६/७/२०१५	१०,२९६,७९८	१००	१०,२९६,७९८	-	१०,२९६,७९८
२५	आर. एस. ए. एकिजम	१२/८/२०१५	४४,७३०,०००	१००	४४,७३०,०००	-	४४,७३०,०००
२६	सुप्रिम विजनेश सोलुशन	२७/१/२०१६	१३,०८३,२००	१००	१३,०८३,२००	-	१३,०८३,२००
२७	बेल्मेड डिस्ट्रीब्युटर	१५/६/२०१६	१,९६२,०००	१००	१,९६२,०००	-	१,९६२,०००
२८	साउथ एशिया इनकर्पोरेशन	२१/६/२०१६	६,५९८,७०४	१००	६,५९८,७०४	-	६,५९८,७०४
२९	राजेश मास्के	१५/७/२०१६	४,९८०,३७४	१००	४,९८०,३७४	-	४,९८०,३७४
३०	इश्वरी श्रेष्ठ	१९/१२/२०१६	१,६९०,७५६	१००	१,६९०,७५६	-	१,६९०,७५६
३१	किशोर महर्जन	२५/४/२०१७	७,१७६,०००	१००	७,१७६,०००	-	७,१७६,०००
३२	भुपराज कट्टवाल	१७/१०/२०१७	५,०९६,७०९	१००	५,०९६,७०९	-	-
३३	बुद्धिराज राई	१७/१०/२०१७	४,६९९,७०४	१००	४,६९९,७०४	-	-



३४	पाण्डे गल्ला तथा खरिद बिक्रि केन्द्र	१७/१०/२०१७	२,९४८,२००	१००	२,९४८,२००	-	-
३५	उमेश कुमार थपलिया	१७/१०/२०१७	५, २१५, ३४३	१००	५, २१५, ३४३	-	-
३६	श्रीमाई बज्रवाराही सेनिटरी बेयर प्रा.लि.	१४/१२/२०१७	१२,८६८,४७३	१००	१२,८६८,४७३	-	-
३७	दल बहादुर चौधरी	२८/१२/२०१७	८२१,८१९	१००	८२१,८१९	-	-
३८	रुपा बोहरा	२८/१२/२०१७	२, ३७२, ३२८	१००	२, ३७२, ३२८	-	-
३९	ए. आर. नविन ट्रेडर्स	२८/१२/२०१७	३, ८७५, ७८०	१००	३, ८७५, ७८०	-	-
४०	एस आर डी इंटरनेशनल प्रा. लि.	९/७/२०१८	६, १४०, ०००	१००	६, १४०, ०००	-	-
४१	शान्तिवन शिक्षा सदन	१४/०९/२०१०	-	१००	-	-	८, ९९०, ३८५
४२	एभरेष्ट फ्लोरिकल्चर	१०/५/२०१४	-	१००	-	-	२०, ०३५, ८९६
४३	कृष्ण बहादुर श्रेष्ठ	५/१/२०१५	-	१००	-	-	११, ८२१, ७६७
४४	हमिङ्ग बर्ड एसोसिएट्स	५/७/२०१५	-	१००	-	-	४८, २६०, ०००
४५	अमृत महर्जन	२५/४/२०१७	-	१००	-	-	६, ०००, ०००
४६	विकास मान सिंह प्रधान	२५/४/२०१७	-	१००	-	-	२, ८०३, ४६६
४७	रोयल ग्राफिक्स प्रिन्टर	२५/४/२०१७	-	१००	-	-	१०, ९२५, ०००
४८	हरिवंश शाह कलावार	२९/५/२००२	-	१००	-	-	३६०, ७०३
४९	प्रेमबहादुर कटुवाल	२९/५/२००२	-	१००	-	-	४४९, २५९
५०	प्रजा मेडिकल हल	२/६/२००३	-	१००	-	-	२३०, ८१६
५१	वीरबहादुर थोकर	१५/७/२००४	-	१००	-	-	२११, ०४१
५२	सुवर्ण केसरी श्रेष्ठ	१५/७/२००४	-	१००	-	-	२९१, ७५८
५३	तेजप्रसाद चौलागाई	२१/६/२००५	-	१००	-	-	२५५, २५०
५४	हृदय नारायण महतो	१६/७/२००३	-	१००	-	-	६३२, ५६२
	जम्मा		३२२, ५३४, ५७५		३२२, ५३४, ५७५		३९०, २७४, ००१



महालक्ष्मी विकास बैंक लिमिटेड  
अन्य सम्पत्ति

२०७५ आषाढ मसान्त

अनुसूची ४.१६

क्र.सं.	विवरण		यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	मसलन्द मौजदात		३, १७७, ६४५	१, ८९२, २०३
२.	लगानीमा असुल गर्न बाँकी आमदानी		३५, ३०२, ३२१	६, ८१२, ६७२
३.	कर्जामा असुल गर्न बाँकी व्याज	२६८, ७२८, १७२	-	२२, ७९७, २५५
	न्युन: व्याज मुल्तबी रकम	(२६८, ७२८, १७२)	-	-
४.	असूल गर्न बाँकी कमिशन		-	-
५.	सन्धी डेटर्स	६३, १५३, ४४५	४९, ८०८, ३२४	२०, ९७९, ७५६
	न्युन: संभाव्य नोक्सानीको व्यवस्था	(१३, ३४५, १२१)		(१३, ३४५, १२१)
६.	कर्मचारी सापटी र पेशकी		१२४, ५८७, ३५७	११५, ४३०, २६६
७.	अग्रिम भुक्तानी		२३, ४७३, ४४२	४७, ५०२, ०६५
८.	मार्गस्थ नगद			
९.	मार्गस्थ अन्य (चेक समेत)		-	-
१०.	विना सुचना ड्राफ्टको भुक्तानी		-	-
११.	अपलेखन हुन बाँकी खर्च		-	-
१२.	शाखा मिलान हिसाब		-	-
१३.	स्थगन कर सम्पत्ति		४३, ४०३, ९९९	७०, ९९२, २११
१४.	अन्य		१२५, २३९, ३६४	२०९, ७६३, ८२८
	क. खुद अग्रिम आयकर कट्टी	५४, ८६४, ४८२		१३१, ७६९, ५६५
	ख. विभिन्न धरौटी	४, ७००, ७८२		३, ८५५, ४२८
	ग. अन्य	६५, ६७४, १०१		७४, ९३८, ८३५
	जम्मा		४०४, ९९२, ४५२	४८२, ७४५, ९३४



महालक्ष्मी विकास बैंक लिमिटेड

अन्य सम्पत्ति (थप विवरण)

२०८५ आषाढ मसान्त

अनुसूची ४.१६ (क)

क्र.सं.	विवरण	यस वर्ष (रु.)				गत वर्ष (रु.)
		१ वर्ष सम्म	१ वर्षदेखि माथि ३ वर्षसम्म	३ वर्षभन्दा माथि	जम्मा	
१.	कर्जमा असुल गर्न बाँकी व्याज	५७,३२६,९३२	५२,५१८,२१०	१५८,८८३,०३०	२६८,७२८,१७२	२९०,३७३,२६९
२.	विना सुचना ड्राफ्टको भुक्तानी	-	-	-	-	-
३.	शाखा मिलान हिसाब	-	-	-	-	-
४.	स्वदेशी विदेशी एजेन्सी हिसाब	-	-	-	-	-

महालक्ष्मी विकास बैंक लिमिटेड

सम्भावित दायित्वहरु

२०८५ आषाढ मसान्त

अनुसूची ४.१७

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	संस्था उपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको		
२.	प्रतितपत्रहरु (मार्जिन नघटाई पूरा रकम)		
	(क) ६ महिना भन्दा कम अवधिको		
	(ख) ६ महिना भन्दा बढी अवधिको		
३.	पूँ: डिस्काउन्ट गरिएका बिलहरु		
४.	म्याद नाधि नसकेको ग्यारेन्टी र बण्ड	३०,८००,०००	१९,०८५,८३६
	(क) बिड बण्ड	५००,०००	५००,०००
	(ख) परफरमेन्स बण्ड	३०,३००,०००	१८,५८५,८३६
	(ग) अन्य ग्यारेन्टी र बण्ड		
५.	चूत्ता वा भुक्तान हुन बाँकी शेयर लगानी		
६.	फरबार्ड एक्सचेञ्ज कन्ट्राक्टको बाँकी दायित्वहरु		
७.	कलेक्सनमा रहेका बिलहरु		
८.	मञ्जुरी तथा समर्थन (Acceptance & Endorsement)		
९.	प्रत्याभूति प्रतिबद्धता (Underwriting Commitment)		
१०.	अपरिवर्त्य कर्जा प्रतिबद्धता (Irrevocable Loan Commitment)	९९९,४९७,९८५	८५८,६५०,५३०
११.	अन्तर्राष्ट्रिय श्रेणीकृत बैंकको काउण्टर ग्यारेन्टीमा दिएको ग्यारेन्टी		
१२.	अग्रिम भुक्तानी ग्यारेन्टी (Advance Payment Guarantee)		
१३.	कर्जा प्रवाहको लागि वित्तीय जमानत (Financial Guarantee)		
१४.	आयकर वापत सम्भावित दायित्व (Contingent Liabilities on Income Tax)	१,१५६,८९६	-
१५.	.....	जम्मा	१,०२३,४५४,८०२
			८७७,७३६,८६६



महालक्ष्मी विकास बैंक लिमिटेड  
ब्याज आमदानी

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.१८

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
क.	कर्जा सापट र अधिविकर्षमा	२,८४०,४२२,९८४	१,४३२,६९७,२७२
	१. कर्जा सापट	१,६१५,६२५,०२१	३२१,०९१,३१९
	२. अधिविकर्ष	१,२२४,७९७,९६२	१,१११,६०५,९५३
ख.	लगानीमा	५७,९०७,०२७	१४,६८६,७४७
	१. नेपाल सरकारको सुरक्षणपत्र	५७,९०७,०२७	१४,६८६,७४७
	(क) ट्रेजरी बिल्स	-	१३,४८२
	(ख) विकास ऋणपत्र	५७,९०७,०२७	१४,६७३,२६५
	(ग) राष्ट्रिय बचतपत्र	-	-
	२. विदेशी ऋणपत्र	-	-
	(क)	-	-
	(ख)	-	-
	३. नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
	४. डिबेन्चर तथा बण्ड	-	-
	५. अन्तर बैंक लगानीमा ब्याज	-	-
	(क) बैंक/वित्तीय संस्थाहरु	-	-
	(ख) अन्य संस्थाहरु	-	-
ग.	एजेन्सी मौज्दातमा	-	-
	१. स्वदेशी बैंक/वित्तीय संस्थाहरु	-	-
	२. विदेशी बैंकहरु	-	-
घ.	माग तथा अल्पसूचनामा प्राप्त हुने मौज्दातमा	२८२,०५६,९५८	२००,२७८,६३१
	१. स्वदेशी बैंक/वित्तीय संस्थाहरु	२८२,०५६,९५८	२००,२७८,६३१
	२. विदेशी बैंकहरु	-	-
ड.	अन्यमा	-	-
	१. सर्टिफिकेट अफ डिपोजिट	-	-
	२. अन्तर बैंक/वित्तीय संस्था कर्जा	-	-
	३. अन्य	-	-
	जम्मा	३,१८०,३८५,३६९	१,६४७,६६२,६५०



## महालक्ष्मी विकास बैंक लिमिटेड

### ब्याज खर्च

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.१९

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
क.	निक्षेप दायित्वमा	२,११९,४४७,६५५	८४४,१७७,३१८
	१. सूदृती निक्षेप	१,२०७,६८८,३९१	४९९,२२७,३५६
	१.१ स्वदेशी मूद्रा	१,२०७,६८८,३९१	४९९,२२७,३५६
	१.२ विदेशी मूद्रा	-	-
	२. बचत निक्षेप	७१२,३९५,२४९	२३१,०२१,४३७
	२.१ स्वदेशी मूद्रा	७१२,३९५,२४९	२३१,०२१,४३७
	२.२ विदेशी मूद्रा	-	-
	३. मागोको बखत तिर्नुपर्ने निक्षेप	१९९,३६४,०९४	१९४,७२८,९२५
	३.१ स्वदेशी मूद्रा	१९९,३६४,०९४	१९४,७११,३४८
	३.२ विदेशी मूद्रा	-	१७,५७७
	४. सर्टिफिकेट अफ डिपोजिट्स	-	-
ख.	कर्जा सापटमा	१,६३५,८९०	२२,७९३,९३३
	१. ऋणपत्र तथा बण्ड	-	-
	२. नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा	७६७,९२३	-
	३. अन्तर बैंक / वित्तीय संस्था कर्जा	८६८,७६७	२२,७९३,९३३
	४. अन्य संगठित संस्था	-	-
	५. अन्य कर्जा	-	-
ग.	अन्यमा	-	-
	१. फरवार्ड प्रिमियम खर्च	-	-
	२.	-	-
	जम्मा	२,१२१,०८३,५४५	८६७,७७१,६५१



महालक्ष्मी विकास बैंक लिमिटेड

कमिशन तथा डिस्काउन्ट

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२०

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
क.	बिल्स खरीद तथा डिस्काउन्ट	-	-
१.	स्वदेशी		
२.	विदेशी		
ख.	कमिशन	९,६८६,०८१	५,५७३,७१५
१.	प्रतितपत्र	-	-
२.	जमानतपत्र	१९०,५००	१२७,५०८
३.	कलेक्शन फी	-	-
४.	रेमिटेन्स फी	९,४८४,९७३	५,४४६,२०७
५.	क्रेडिट कार्ड	-	-
६.	शेयर प्रत्याभूति/निष्काशन	-	-
७.	सरकारी कारोबार वापत	-	-
८.	इ.प्रा. कमीशन वापत	१०,६०८	-
९.	बट्टा आम्दानी	-	-
ग.	अन्य	२१४,४६३	११२,७७२
	जम्मा	९,९००,५४४	५,६८६,४८७

महालक्ष्मी विकास बैंक लिमिटेड

अन्य सञ्चालन आम्दानी

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२१

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	सेफ डिपोजिट भल्टको भाडा	२०६,५००	१४५,०००
२.	क्रेडिट कार्ड निष्काशन तथा नवीकरण	-	-
३.	ATM कार्ड निष्काशन तथा नवीकरण	५,३९१,०७७	७,६९८,३३६
४.	टेलेक्स/टि.टि.	-	-
५.	सेवा शूल्क	९०,३७०	२,४८५,९७५
६.	नवीकरण शूल्क	६,२७७,८७८	१,६२३,९९०
७.	अन्य	१३३,२२४,९८९	८९,२२२,२०४
	जम्मा	१४५,१९०,८९४	१०१,१७५,५०५



महालक्ष्मी विकास बैंक लिमिटेड

सटही घटबढ आमदानी / नोक्सान

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२२

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
	(क) विनियम दरमा भएको फरकबाट	(६८,०६०)	(११६,१६१)
	(ख) विदेशी मूद्रा कारोबारबाट (बट्टा बाहेक)	९२,५३५	२२५,३८०
	जम्मा आमदानी / (नोक्सान)	२४,४७५	१०९,२१९

महालक्ष्मी विकास बैंक लिमिटेड

कर्मचारी खर्च

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२३

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	तलब	१३४,७११,२१८	५३,९५३,१७८
२.	भत्ता	७९,१४०,२८३	२०,५९३,५७२
३.	संचयकोषमा थप	११,०९७,७५४	४,९०६,०५५
४.	तालिम खर्च	६,१२०,६७०	१,७०९,८३३
५.	पोशाक	३,३०१,९७९	३२४,१८०
६.	औषधोपचार	१२,४६०,४९५	३,५३१,६४०
७.	बीमा	२,६३१,९९७	२,१८७,१६१
८.	पेन्सन तथा उपदान व्यवस्था	२५,४९८,४५१	१२,१०५,०९०
९.	अन्य	२३,३९१,९५६	२९,३५२,६३१
	क) विदा बापतको तलब	२०,४४४,१५०	२७,०९९,६९०
	ख) अन्य	२,९४७,००६	२,३४०,९४१
	जम्मा	२९८,२७३,२०२	१२८,६६३,२६०



## महालक्ष्मी विकास बैंक लिमिटेड

### अन्य सञ्चालन खर्च

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२४

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	घरभाडा	५३,१५७,३६८	२९,९३४,९३२
२.	बत्ती विजूली र पानी	१२,४५९,२०५	५,८४९,४९४
३.	मर्मत तथा सम्भार	३,७३७,७२८	२,९७९,७६९
	(क) भवन	४९,१५३	
	(ख) सदारी साधन	१,४०८,३४४	
	(ग) अन्य	२,२८०,२३१	
४.	वीमा	१४,०६३,५४४	९,५२९,४३६
५.	पोष्टेज, टेलेक्स, टेलिफोन, फयाक्स	१५,५९२,५७३	६,८५७,७७०
६.	कार्यालय उपकरण फर्निचर र सम्भार	२,७६२,९१४	२,९५९,२३८
७.	भ्रमण भत्ता र खर्च	२,५४५,३०९	१,७९६,८०५
८.	मसलन्द र छपाई	१०,७२५,३०७	८,३९९,३२२
९.	पत्रपत्रिका तथा पुस्तक	४९६,४३७	२३९,६५७
१०.	विज्ञापन	३,७५२,२९९	२,४२९,८५०
११.	कानुनी खर्च	३,२७३,३०९	२,३६७,०६१
१२.	चन्दा	१,०००	१९,१००
१३.	सञ्चालक समिति सम्बन्धी खर्च	१,२५९,८९२	१,०८७,५३५
	(क) बैठक भत्ता	१,०९५,०००	
	(ख) अन्य खर्च	९६४,८९२	
१४.	साधारण सभा सम्बन्धी खर्च	४६५,९११	४७१,४३७
१५.	लेखा परीक्षण सम्बन्धी	३,०४२,८८८	३,५२९,४७४
	(क) लेखा परीक्षण शूलक	२,१५८,३००	
	आन्तरीक लेखा परीक्षण शूलक	१,३१०,८००	
	बाह्य लेखा परीक्षण शूलक	८४७,५००	
	(ख) अन्य खर्च	८८४,५८८	
१६.	रकम स्थानान्तरण कमिशन	१४७,४८८	६८,५५०
१७.	स्थिर सम्पतिमा हासकटी	४७,०७१,९७१	३७,९४५,५८३
१८.	पुर्व सचालन खर्च अपलेखन	-	-
१९.	शेयर निष्काशन खर्च	-	१७९,६०४
२०.	प्राविधिक सेवा सोधभर्ना	१,३४५,९२८	४७९,००७
२१.	मनोरञ्जन खर्च	२,१५५,८९७	१,४५०,०३७
२२.	अपलेखन खर्च	-	-
२३.	सुरक्षा खर्च	३३,५७९,४०९	१५,८७५,०९०
२४.	कर्जा सुरक्षण प्रिमियम	-	-



क्र.सं.	विवरण		यस वर्ष (रु.)	गत वर्ष (रु.)
२५.	कमिशन तथा डिस्काउन्ट		-	-
२६.	अन्य		४०,३७४,१०३	३२,४४३,१०१
	(क) यातायात	६,६०५,३५२		४,८५२,१६८
	(ख) जनसम्पर्क खर्च	५०१,७९६		४३८,८४५
	(ग) बैंकिङ तथा कपोरेट खर्च	७,५३५,०९९		२,६३४,२३४
	(घ) शुल्क तथा करहरू	४,७७३,४९७		६,३९२,२५८
	(ङ) ए.टि.एम. तथा चार्जहरू	१,५२१,१८४		१७७,४२५
	(च) विविध	५,७७६,५५८		२,४६२,५१४
	(छ) सरसफाई	१,४५५,९०६		१,१२३,४८९
	(ज) सी.एस.आर. खर्च	-		१,१०५,१०३
	(झ) कम मूल्यको सम्पत्ति	४२९,१९१		१६१,१८९
	(झ) ए.टि.एम. कार्ड खर्च	१,६५३,२९४		७७१,२०८
	(ट) मर्जर सम्बन्धी खर्च	-		५,३५३,४९५
	(ठ) ए.एम.सी. खर्च	१०,१२२,३०७		६,९७१,१७३
	जम्मा	२५१,९२८,७९९	१६४,४८२,९७२	

### महालक्ष्मी विकास बैंक लिमिटेड

#### सम्भावित नोकसानी व्यवस्था

मिति २०७४ श्रावण १ गते देखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२५

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	कर्जा नोकसानी व्यवस्थामा भएको वृद्धि	५४६, २२२, ४२८	४५९, ०९७, २००
२.	लगानी नोकसानी व्यवस्थामा भएको वृद्धि	२१, १७०, ९७९	-
३.	गैर बैंकिंग सम्पत्ति नोकसानी व्यवस्था	३७, ९३६, १३९	३१, ०७२, ७२२
४.	अन्य सम्पत्तिमा गरिएको व्यवस्था	-	१५, ४११, ५५८
	जम्मा	६०५, ३३०, ३४७	५०५, ५८१, ४८०



महालक्ष्मी विकास बैंक लिमिटेड

गैर सञ्चालन आमदानी/नोक्सान

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२६

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	लगानी बिकीबाट आमदानी/ (नोक्सान)	-	-
२.	सम्पति बिकीबाट आमदानी/ (नोक्सान)	३३,८३२,९७५	३४,९३८,९८२
३.	लाभांश	२३,०६७,०५२	१०,८३७,६४८
४.	नेपाल राष्ट्र बैंकबाट प्राप्त सहुलियत		
	क) तोकिएको शाखाहरूको नोक्सान वापत क्षतिपुर्ति	-	-
	ख) ब्याज क्षतिपुर्ति	-	-
	ग) सटही काउन्टर	-	-
५.	अन्य	४,३६९,२४१	१००,०००
	खुद गैर संचालन आमदानी/ (नोक्सान)	६१,२६८,४६७	४५,०७५,८३०

महालक्ष्मी विकास बैंक लिमिटेड

सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२७

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता	५७९,४५६,६२०	४६१,२४९,५९७
२.	गैर बैंकिंग सम्पति नोक्सानी व्यवस्थाबाट फिर्ता	१२६,२७१,८४३	१३०,७०१,२७१
३.	लगानी व्यवस्थाबाट फिर्ता	-	६५,४९९
४.	अन्य सम्पत्तिको व्यवस्थाबाट फिर्ता	-	४,०८४,८४४
	जम्मा	७०५,७२८,४६३	५९६,९०९,२९१

महालक्ष्मी विकास बैंक लिमिटेड

असामान्य कारोबारहरूबाट भएको आमदानी/खर्च

मिति २०७४ श्रावण १ गतेदेखि २०७५ साल आषाढ मसान्तसम्म

अनुसूची ४.२८

क्र.सं.	विवरण	यस वर्ष (रु.)	गत वर्ष (रु.)
१.	अपलेखन भएको कर्जाको असूली	१,५६२,४९९	११,२२८,८९४
२.	स्वेच्छिक अवकाश खर्च	-	(६,०३६,३१२)
३.	असुली हुन नसक्ने कर्जाको अपलेखन (४.२८ क)	(१६,३७९,६८०)	(४५,००६,९५५)
४.	अन्य खर्च/ आमदानी	-	(४२६,६१७)
५.	.....	-	-
	जम्मा	(१४,८१७,२६९)	(४०,२४०,९०)

महालक्ष्मी विकास बैंक लिमिटेड  
अपलेखित कर्जको विवरण  
(आर्थिक वर्ष २०७४ / २०७५)

अनुसूची ४.२८ (क)

क्र. सं.	कर्जा प्रकार	अपलेखन गरिएको रकम	बच्योता व्याज	धितोको प्रकार तथा रकम	धितो मूल्यांकनको आधार	कर्जा स्वीकृत गर्ने अधिकारी र तह	कर्जा अस्तीका लागि भए गरेका प्रयास कैफियत
१	केवल बहादुर भण्डारी	१,२४९,५७३		जग्गा सूचिकृत झ्यालुएटर	प्रमुख कार्यकारी अधिकृत	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।
२	पाण्डे गल्ला तथा खरीद विक्री केन्द्र	५,२७१,८६३		जग्गा सूचिकृत झ्यालुएटर	प्रमुख कार्यकारी अधिकृत	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।
३	तोभिस सफ्टवेर सर सोलुशन	२,४७२,७९५		जग्गा सूचिकृत झ्यालुएटर	प्रमुख कार्यकारी अधिकृत	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।
४	एस आर डि इन्टरनेशनल प्रा. लि.	३८५, ४४९		जग्गा सूचिकृत झ्यालुएटर	प्रमुख कार्यकारी अधिकृत	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।	ऋणीसंग कर्जा अस्तीको लागि बारम्बार ताकेता गरीएको, राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितो लिलामीको सूचना प्रकाशित गरीएको तथा कालोसंचया राखिएको।
	जम्मा	५,२७९,६८०	-				



### महालक्ष्मी विकास बैंक लिमिटेड

सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी, शेयरहोल्डरहरूलाई गएको कर्जा सापट विवरण

(आर्थिक वर्ष २०७४ / २०७५)

अनुसूची ४.२९

खरीद तथा डिस्काउन्ट गरिएका बिलहरु र कर्जा, सापट तथा अधिविकर्षमा प्रवाहित कूल रकम मध्ये सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी, शेयर होल्डरहरु र निजहरूको परिवारका सदस्य वा त्यस्ता व्यक्ति जमानी बसेको वा मैनेजिङ एजेन्ट भएको कूनै संस्था वा कम्पनीलाई गएको रकमको विवरण देहाय बमोजिम छ ।

संस्थापक/सञ्चालक/ कार्यकारी प्रमुखको नाम	गत वर्षसम्मको बाँकी		यस वर्ष असुली		यसवर्ष थप कर्जा	आषाढ मसान्तसम्म बाँकी	
	सावाँ	व्याज	सावाँ	व्याज		सावाँ	व्याज
(क) सञ्चालक							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(ख) कार्यकारी प्रमुख							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(ग) संस्थापक							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(इ) कर्मचारी							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(४) शेयरधनीहरु							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-



महालक्ष्मी विकास बैंक लिमिटेड

पुँजीकोष तालिका

२०७५ आषाढ मसान्त

अनुसुची ४.३०

रु. हजारमा

१.१ जोखिम भारित सम्पत्ति		यस वर्ष (रु.)	गत वर्ष (रु.)
क	कर्जा जोखिम	१९,५०५,३४९	२०,९६२,४९७
ख	सञ्चालन जोखिम	२,०७३,४७८	१,१५०,०७२
ग	बजार जोखिम	२७,३३०	१२,५५१
	कुल जोखिम भारित सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन भन्दा अधिक)	२९,६०६,१४९	२९,३२५,०४०
	Pillar II अन्तर्गतको समायोजन		
	जोडः ६.४ (क) (१०) अनुसार पर्याप्त सुचना प्रवाह नगरे बापत जोखिम भारित सम्पत्तिको ३ प्रतिशत	-	-
	जोडः अपर्याप्त तरल सम्पत्ति बापत कुल निक्षेपको .....प्रतिशत	-	-
	कुल जोखिम भारित सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)	२९,६०६,१४९	२९,३२५,०४०
१.२ पुँजी कोष		यस वर्ष (रु.)	गत वर्ष (रु.)
प्राथमिक पुँजी (Tier I)		३,५७६,४९३	३,२७२,९९३
क.	चुक्ता पुँजी	२,६३३,७९७	२,६३३,७९७
ख.	इरिडिमेवल नन् क्युम्युलेटिभ प्रिफरेन्स सेयर		
ग.	सेयर प्रिमियम		
घ.	प्रस्तावित बोनस सेयर	२९०,७०४	-
ड.	साधारण जगेडा कोष	७७८,७९६	६७७,२९६
च.	सञ्चित नाफा / (नोक्सान)	८,८२२	१७,४४६
छ.	चालु आ.व.को नाफा / (नोक्सान)		
ज.	पुँजी फिर्ता समायोजन कोष		
झ.	पुँजी समायोजन कोष		
झ.	लाभांश समीकरण कोष		
ट.	अन्य स्वतन्त्र कोषहरू	४३,४०४	६४,८८९
	घटाउने		
क.	ख्याति बापतको रकम		
ख.	स्थगन कर सम्पत्ति	(४३,४०४)	(६४,८८९)
ग.	अवास्तविक सम्पत्ति		
घ.	इजाजत प्राप्त संस्थामा गरिएको सेयर लगानी		
ड.	वित्तीय स्वार्थ रहेको कम्पनीमा रहेको लगानी		
च.	सीमाभन्दा बढी लगानी		
छ.	प्रत्याभूति (Underwriting) अन्तर्गत गरिएको लगानी		



ज.	पारस्परिक क्रस होलिडंग		
भ.	प्रयोगमा नआएको तथा सीमा भन्दा बढि खरिद गरेको घर जग्गा	(५५,६२६)	(५५,६२६)
ज.	अन्य		
Pillar II अन्तर्गतको समायोजन			
	घटाउने: ६.४ (क) (१) अनुसार अपर्याप्त व्यवस्था	-	
	घटाउने: ६.४ (क) (२) अन्तर्गत सम्बन्धित पक्षलाई तथा निषेधित क्षेत्रमा प्रवाहित	-	
पुरक पुँजी (Tier II)		३३४,९२५	३२१,५२४
क.	क्युम्युलेटिभ र रिडिमेवल प्रिफरेन्स सेयर		
ख.	सुरक्षणा नराखिएको सहायक आवधिक ऋण		
ग.	हाइब्रिड पुँजी उपकरणहरू		
घ.	असल कर्जा नोकसानी व्यवस्था	२३०,५६६	२३४,८८३
ड.	सटही समीकरण कोष	२०९	२०३
च.	लगानी समायोजन कोष	१०४,१५०	८६,४३८
छ.	सम्पत्ति पूनर्मूल्याङ्कन कोष	-	-
ज.	अन्य कोष	-	-
जम्मा पुँजी कोष (Tier I and Tier II)		३,९११,३३८	३,५९४,४३७
१.३ पुँजीकोष अनुपात		यस वर्ष (रु.)	गत वर्ष (रु.)
प्राथमिक पुँजी/कुल जोखिम भारित सम्पत्ति (Tier I) (Pillar II) को समायोजन पछि)		१६.५५%	१५.३५%
पुँजी कोष/कुल जोखिम भारित सम्पत्ति (Tier I & Tier II) (Pillar II को समायोजन पछि)		१८.१०%	१६.८६%

\*विगत वर्षको जगेडामा भएको परिवर्तन विगत वर्षको पुँजीकोष गणनामा समावेश गरीएको छैन।



## महालक्ष्मी विकास बैंक लिमिटेड

कर्जा जोखिम

२०७५ आषाढ मसान्त

अनुसुची ४.३० (क)

(रु. हजारमा)

सम्पत्ति	यस वर्ष (रु.)						गत वर्ष (रु.)	
	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने CRM	खुद रकम	जोखिम भार %	जोखिम भारित र कम	खुद रकम	जोखिम भारित र कम
वासलात भित्रको कारोबार	(क)	(ख)	(ज)	(घ)=(क)-(ख)-(ज)	(ड)	(च)=(घ)X(ड)		
नगद मौजदात	४२९,७८६			४२९,७८६	०%	-	५२७,२७९	-
नेपाल राष्ट्र बैंकमा रहेको मौजदात	१,३५२,२३४			१,३५२,२३४	०%	-	१,५७७,६८४	-
सुन	-			-	०%	-	-	-
नेपाल सरकारको क्रृष्णपत्रमा लगानी	१,३८१,८७५			१,३८१,८७५	०%	-	८४८,८७५	-
नेपाल सरकार उपरको सम्पुर्ण दावी	२,७००			२,७००	०%	-	-	-
नेपाल राष्ट्र बैंक क्रृष्णपत्रमा गरिएको लगानी				-	०%	-	-	-
नेपाल राष्ट्र बैंक उपरको सम्पुर्ण दावी				-	०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA 0-1)				-	०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA -2)				-	२०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA -3)				-	५०%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA -4-6)				-	१००%	-	-	-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA -7)				-	१५०%	-	-	-
BIS, IMF, ECB, EC र बहुपक्षीय विकास बैंकहरु उपरको दावी				-	०%	-	-	-
अन्य बहुपक्षिय विकास बैंकहरु उपरको दावी				-	१००%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA A-1)				-	२०%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA 2)				-	५०%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA 3-6)				-	१००%	-	-	-
सार्वजनिक संस्था उपरको दावी (ECA 7)				-	१५०%	-	-	-
तोकिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैंक उपरको दावी	६,६४६,३५७			६,६४६,३५७	२०%	१,३२९,२७१	५,२२६,२७२	१,०४५,२५४
तोकिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैंक उपरको दावी				-	१००%	-	-	-
विदेशी बैंक उपरको दावी (ECA Rating 0-1)				-	२०%	-	-	-
विदेशी बैंक उपरको दावी (ECA Rating 2)				-	५०%	-	-	-
विदेशी बैंक उपरको दावी (ECA Rating 3-6)				-	१००%	-	-	-
विदेशी बैंक उपरको दावी (ECA Rating 7)				-	१५०%	-	-	-
तोकिएको पूँजीकोषमा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दावी	२,७५३			२,७५३	२०%	५५१	२,७५३	५५१
स्वदेशी संघ संस्थाहरु उपरको दावी	५,९६८,५४३			५,९६८,५४३	१००%	५,९६८,५४३	८७,५४८	८७,५४८
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 0-1)				-	२०%	-	-	-
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 2)				-	५०%	-	-	-
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 3-6)				-	१००%	-	-	-
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 7)				-	१५०%	-	-	-
उपभोग्य तथा साना कर्जां (Regulatory Retail Portfolio) (भाखा ननायेको)	१०,८७६,५२९	१,७६४	१८६,८०५	१,८८७,९६०	७५%	७,४९५,९७०	११,३१३,३४०	८,४८५,००५



ग्रानुलरिटी सीमा बाहेक अन्य शर्त पालना गरेको उपभोग तथा साना कर्जा (Regulatory Retail Portfolio except for Granularity)			-	-	१००%	-	-	-
आवासीय घरजग्गाबाट सूरक्षित दावी	१,६२४,९९८		-	१,६२४,९९८	६०%	१७४,९९९	२,१६५,८७५	१,२९९,५२५
आवासीय घरजग्गाबाट पुर्ण सूरक्षित नभएको दावी			-	-	१५०%	-	-	-
आवासीय घरजग्गाबाट सूरक्षित दावी (भाडा नाथेको)	३३,६७५	३३,६७५	-	-	१००%	-	६०५,६११	६०५,६११
व्यापारिक घरजग्गाबाट सूरक्षित दावी	१९९,०९७	५८,६४८	-	९४०,४४९	१००%	९४०,४४९	२,६५४	२,६५४
भूत्कानी अवधि समाप्त भईसकेको दावी (आवासीय घरजग्गाबाट सूरक्षित दावी बाहेक)	६८८,६७९	४९७,२६८	-	१९९,४९९	१५०%	२८७,११६	६,१११	९,२८७
उच्च जोखिमयूक्त दावी	१,४६५,३०२	३१,१५८	-	१,४३४,१४४	१५०%	२,१५१,२१६	४,८०८,७०५	७,२१३,०५८
स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीको सेयर र अन्य पुँजीगत उपकरणमा भएको लगानी	-	-	-	-	१००%	-	२५४,३१७	२५४,३१७
स्टक एक्सचेन्जमा सुचीकृत नभएको कम्पनीको सेयर र अन्य पुँजीगत उपकरणमा भएको लगानी	-	-	-	-	१५०%	-	६४,९६६	९७,४४९
आवासीय घरजग्गाबाट सूरक्षित कर्मचारी कर्जा	७८,१४३		-	७८,१४३	६०%	४६,८८६	३८,०४२	२२,८२५
प्राप्त हानिपैदे द्वाजा/नेपाल सरकारको धितोपत्रमा दावी	३५,३०२		-	३५,३०२	०%	-	६,८१३	-
मार्गस्थ नगद तथा भूत्कानी प्राप्त हाने क्रममा रहेको अन्य नगद सम्पत्ति	-	-	-	-	२०%	-	-	-
अन्य सम्पत्ति	२३१,९८२	५६,७४९	-	१७५,२३३	१००%	१७५,२३३	६००,२१४	६००,२१४
जम्मा	३१,८०९,९५६	६७९,२६२	१८६,८०५	३०,१४३,८८९		१९,२९०,२३४	२८,१३७,१३९	१९,७२३,२९८

वासलात बाहिरको कारोबार	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने CRM	खुद रकम	जोखिम भार %	जोखिम भारित रकम	खुद रकम	जोखिम भारित रकम
जूनसूकै बेला फिर्ता लिन सकिने प्रतिवद्धता				-	०%	-	-	-
विल्स कलेक्सन				-	०%	-	-	-
अग्रिम विनिमय सम्झौता			-	-	१०%	-	-	-
६ महिनाभन्दा कम अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष			-	-	२०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1)			-	-	२०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating -2)			-	-	५०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6)			-	-	१००%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-7)			-	-	१५०%	-	-	-
६ महिनाभन्दा बढी अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष			-	-	५०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1)			-	-	२०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating -2)			-	-	५०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6)			-	-	१००%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-7)			-	-	१५०%	-	-	-
विड वण्ड, परफरमेन्स वण्ड, काउण्टर ग्यारेन्टी स्वदेशी कारोबार पक्ष	३०,३००		-	३०,३००	५०%	१५,१५०	१८,५८६	९,२९३
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1)			-	-	२०%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating -2)			-	-	५०%	-	-	-



विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6)			-	-	१००%	-	-	-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-7)			-	-	९५०%	-	-	-
प्रत्याभुति (Underwriting) सम्बन्धी प्रतिवद्ता			-	-	५०%	-	-	-
बैंकवाट सुरक्षणको रूपमा प्रदान गरिएका जमानतहरु (Lending of Bank's Securities or Posting of Securities as collateral)			-	-	१००%	-	-	-
पूँजी खरिद सम्झौता अन्तर्गतको कर्जा			-	-	१००%	-	-	-
अग्रिम भूक्तानी जमानत	५००		-	५००	१००%	५००	५००	५००
वित्तीय जमानत			-	-	१००%	-	-	-
स्वीकार तथा दरापिठ Acceptance and Endorsements			-	-	१००%	-	-	-
भूक्तानी नगरिएको भाग तथा आंशिक भूक्तानी गरिएको सेयर तथा सुरक्षण (Unpaid portion of Partly paid shares and Securities)			-	-	१००%	-	-	-
अपरिवर्त्य कर्जा प्रतिवद्ता छोटो अवधि	९९९,४९८		-	९९९,४९८	२०%	९९८,३००	८५८,६५१	४२९,३२६
अपरिवर्त्य कर्जा प्रतिवद्ता लामो अवधि			-	-	५०%	-	-	-
अन्य सम्भावित दायित्वहरु	१,१५७		-	१,१५७	१००%	१,१५७	-	-
भूक्तानीको लागि दावी परेका जमानत वापतको संभावित दायित्व			-	-	२००%	-	-	-
जमाना	१,०२३,४५५	-	-	१,०२३,४५५		२९५,९०६	८७७,७३७	४३९,११९
कूल कर्जा जोखिम	३२,८३३,४७७	६७९,२६२	९८६,८०५	३१,९६७,३४३		११,५०५,३४१	२९,०९४,८७६	२०,९६२,४७७
Pillar II अन्तर्गतको समायोजन								
जोड़: ६.४ (क) (३) अन्तर्गत प्रति ग्राहक कर्जा तथा सुविधा सीमाभन्दा बढी प्रवाहित कर्जा तथा सुविधाको १० प्रतिशत						-	-	-
जोड़: ६.४ (क) (४) अन्तर्गत पुन स्वीकार हुनेगरी विक्री गरिएका कर्जाहरुको १ प्रतिशत						-	-	-
कूल कर्जा जोखिम Pillar II अन्तर्गतको समायोजन पछि)	३२,८३३,४७७	६७९,२६२	९८६,८०५	३१,९६७,३४३		११,५०५,३४१	२९,०९४,८७६	२०,९६२,४७७



महालक्ष्मी विकास बैंक लिमिटेड  
Credit Risk Mitigation (CRM) को लागि योग्य रकम

२०७५ आषाढ मसान्त

अनुसुची ४.३० (ख)

(रु. हजारमा)

कर्जा रकम	आफ्नो बैंकमा रहेको निष्ठेप	अन्य बैंकमा रहेको निष्ठेप	सुन	सरकार तथा नेपाल राष्ट्र बैंक	नेपाल सरकारको जमानत	अन्य देशको सरकारको जमानत	स्वदेशी बैंकको जमानत	विदेशी बहूपक्षीय विकास बैंकहरु जमानत	विदेशी बैंकको जमानत तथा सुरक्षण	जम्मा
वासलात भित्रको कारोबार										
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating -2)										-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating -3)										-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 4-6)										-
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating-7)										-
अन्य बहूपक्षीय विकास बैंकहरु उपरको दावी										-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 0-1)										-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 2)										-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 3-6)										-
सार्वजनिक संस्था उपरको दावी (ECA Rating 7)										-
तोकिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैंक उपरको दावी										-
तोकिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैंक उपरको दावी										-
विदेशी बैंक उपरको दावी (ECA Rating 0-1)										-
विदेशी बैंक उपरको दावी (ECA Rating 2)										-
विदेशी बैंक उपरको दावी (ECA Rating 3-6)										-
विदेशी बैंक उपरको दावी (ECA Rating 7)										-
तोकिएको पूँजीकोषमा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दावी										-
स्वदेशी संघ संस्थाहरु उपरको दावी										-
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 0-1)										-
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 2)										-
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 3-6)										-
विदेशी संघ संस्थाहरु उपरको दावी (ECA 7)										-
उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio) (भाखा ननाधेको)	३६९, २२७			६१७, ५७८						९८६, ८०५
ग्रानुलारिटी सीमा बोहक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio except for Granularity)										-
आवासीय घरजगाबाट सुरक्षित दावी										-
आवासीय घरजगाबाट पुर्ण सुरक्षित नभएको दावी										-
आवासीय घरजगाबाट सुरक्षित दावी (भाखा नाधेको)										-



व्यापारिक घरजग्गावाट सुरक्षित दावी										-
भूकानी अवधि समाप्त भईसकेको दावी (आवासीय घरजग्गावाट सुरक्षित दावी बाहेक)										-
उच्च जोखिमयूक्त दावी										-
स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीको सेयर र अन्य पुँजीगत उपकरणमा भएको लगानी										-
स्टक एक्सचेन्जमा सुचीकृत नभएको कम्पनीको सेयर र अन्य पुँजीगत उपकरणमा भएको लगानी										-
अन्य सम्पत्ति										-
जम्मा	३६९,२२७	-	६१७,५७८	-	-	-	-	-	-	९८६,८०५
<b>वासलात बाहिरको कारोबार</b>										
जूनसूकै वेला फिर्ता लिन सकिने प्रतिबद्धता										-
६ महिनाभन्दा कम अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating -2)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-7)										-
६ महिनाभन्दा बढी अवधिको प्रतित-पत्र स्वदेशी कारोबार पक्ष										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating -2)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-7)										-
विड वण्ड, परफरमेन्स वण्ड, काउण्टर र्यारेण्टी स्वदेशी कारोबार पक्ष										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-1)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating -2)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 3-6)										-
विदेशी कारोबार पक्ष (counter party) (ECA Rating 0-7)										-
प्रत्याभुति (Underwriting) सम्बन्धि प्रतिबद्धता										-
बैंकबाट सुरक्षणाको रूपमा प्रदान गरिएका जमानतहरू (Lending of Bank's Securities or Posting of Securities as collateral)										-
पूँ: खरिद सम्भौता अन्तर्गतको कर्जा										-
अग्रिम भूकानी जमानत	-									-
वित्तीय जमानत										-



स्वीकार तथा दरपिठ Acceptance and Endorsements	-	-	-	-	-	-	-	-	-	-
भूक्तानी नगरएको भाग तथा आंशिक भूक्तानी गरिएको सेयर तथा सुरक्षण (Unpaid portion of Partly paid shares and Securities)	-	-	-	-	-	-	-	-	-	-
अपरिवर्त्य कर्जा प्रतिबद्धता छोटो अवधि	-	-	-	-	-	-	-	-	-	-
अपरिवर्त्य कर्जा प्रतिबद्धता लामो अवधि	-	-	-	-	-	-	-	-	-	-
अन्य सम्भावित दायित्वहरु	-	-	-	-	-	-	-	-	-	-
भूक्तानीको लागि दावी परेका जमानत बापतको संभावित दायित्व	-	-	-	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-	-	-	-
कूल कर्जा जोखिम	३६९,२२७	-	६१७,५७८	-	-	-	-	-	-	१८६,८०५





## महालक्ष्मी विकास बैंक लिमिटेड

### सञ्चालन जोखिम

२०७५ आषाढ मसान्त

अनुसुची ४.३० (ग)

(रु. हजारमा)

क्र. स.	विवरण	आर्थिक वर्ष		
		२०७२/७३	२०७३/७४	२०७४/७५
१	खूद ब्याज आमदानी	९९८,०६७	१,२९५,३५८	१,०५९,३०२
२	कमिशन तथा डिस्काउण्ट	१७,११०	१२,४८६	९,९०१
३	अन्य सञ्चालन आमदानी	१५५,४१५	१५०,३९०	१४५,१९१
४	सटही घटबढ आमदानी	९९८	१०९	२४
५	यस वर्षको थप ब्याज मूलधनी हिसाब	(११,९६३)	१४८,६३७	२४५,९३१
६	कूल आमदानी (क)	१,०७९,६२७	१,६०६,९८१	१,४६०,३४९
७	तोकिएको प्रतिशत (ख)	१५%	१५%	१५%
८	तोकिएको प्रतिशतले हुने कुल आमदानी (ग)=(क)X(ख)	१६९,९४४	२४९,०४७	२९९,०५२
९	संचालन जोखिमको लागि आवश्यक पुँजी (घ)=(ग) को औसत	२०७,३४८		
१०	जोखिम भार (Reciprocal of capital requirement) (ड)	१०		
११	संचालन जोखिमको जोखिम भारित रकम (च)=(घ)X(ड)	२,०७३,४७८		
	Pillar II अन्तर्गतको समायोजन			
	६.४ (अ) (द) अनुसार गत तीन वर्षको कुल आमदानी ऋणात्मक भएमा			
१	कूल कर्जा तथा लगानी (विशेष व्यवस्थाको समायोजन पछि)	-		
२	संचालन जोखिमको लागि आवश्यक पुँजी	-		
३	जोखिम भार (Reciprocal of capital requirement of 10%) (छ)	१०		
४	संचालन जोखिमको जोखिम भारित रकम (ज)=(च)+(छ)	२,०७३,४७८		



महालक्ष्मी विकास बैंक लिमिटेड  
बजार जोखिम

२०७५ आषाढ मसान्त

अनुसुची ४.३० (घ)

(रकम पूरा अंकमा)

क्र. स.	मूद्रा	२०७५ आषाढ मसान्त			२०७४ आषाढ मसान्त
		विदेशी मूद्राको खुद अवस्था (वि.मू.)	विदेशी मूद्राको खुद अवस्था (ने.रु.)	विदेशी मूद्राको सान्दर्भिक खुद अवस्था (ने.रु.)	विदेशी मूद्राको सान्दर्भिक खुद अवस्था (ने.रु.)
१	भारतीय रुपिया	१८,५२१,२८१	१.६०	२९,६३४,०४९	१३,९७१,५६५
२	अमेरिकी डलर	२२८,८८८	१०९.३४	२५,०२६,६०३	११,१२९,६१५
३	यूरो			-	-
४	पाउंड स्टर्लिङ			-	-
५	स्विस फैंक			-	-
६	अस्ट्रेलियन डलर			-	-
७	क्यानेडियन डलर			-	-
८	सिंगापूर डलर			-	-
९	जापानी येन			-	-
१०	चिनिया यूआन			-	-
११	साउदी अरब रियाल			-	-
१२	कतारी रियाल			-	-
१३	थाई भाट			-	-
१४	संयूक्त अरब इमिरेट दिराम			-	-
१५	मलेसियन रिंगिट			-	-
१६	स्विडिस क्रोनर			-	-
१७	डेनिस क्रोनर			-	-
१८	हडकड डलर			-	-
१९				-	-
२०				-	-
Total Open Position (क)				५४,६६०,६५२	२५,९०९,९८०
तोकिएको प्रतिशत (ख)				५%	५%
बजार जोखिमको लागि आवश्यक पुँजी (ग)=(क)X(ख)				२,७३३,०३३	१,२५५,०५९
जोखिम भार (Reciprocal of capital requirement) (घ) (१००/१०)				१०	१०
बजार जोखिमको जोखिम भारित रकम (ड)=(ग)X(घ)				२७,३३०,३२६	१२,५५०,५९०



## महालक्ष्मी विकास बैंक लिमिटेड

### प्रमुख सुचकाङ्क कम्तीमा विगत ५ वर्षका परिसूचकहरू

अनुसूची ४.३१

क्र. सं.	विवरण	सुचकाङ्क	आ.व.	आ.व.	आ.व.	आ.व.	आ.व.	आ.व.
			२०१८/१९	२०१९/२०	२०१९/२१	२०१९/२२	२०१९/२३	२०१९/२४
१.	खूद नाफा/कूल आमदानी प्रतिशत	प्रतिशत	०.१४	(४५.६१)	१२.६५	२२.९४	१८.८६	१५.२०
२.	प्रति शेयर आमदानी	रु.	०.०५	(३२.८२)	१०.०४	२४.०८	२७.८४	१९.२५
३.	प्रति शेयर बजार मूल्य	रु.	१००.००	१७३.००	१३३.००	३३०.००	२१९.००	१७१.००
४.	मूल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	२,०९६.३२	(५.२७)	१३.२४	१३.७०	७.८७	८.८८
५.	शेयर पूँजीमा लाभाशं (बोनस सहित)	प्रतिशत	-	-	-	-	९.००	१५.००
६.	शेयर पूँजीमा नगद लाभाशं भूत्काली	प्रतिशत	-	-	-	-	९.००	७.००
७.	व्याज आमदानी/ कर्जा तथा सापट	प्रतिशत	७.०५	१२.४९	११.२९	९.८२	११.६०	१४.६८
८.	कर्मचारी खर्च/कूल सञ्चालन खर्च	प्रतिशत	१५.९३	१४.२०	१०.९०	१२.२०	९.९२	११.१७
९.	कूल निक्षेप तथा सापटीमा व्याज खर्च	प्रतिशत	४.४०	६.१३	६.४८	४.८७	५.८५	७.७८
१०.	सटही घटबढ आमदानी/ कूल आमदानी	प्रतिशत	०.०३	-	०.०२	०.०७	०.००	०.००
११.	कर्मचारी बोनस/कूल कर्मचारी खर्च	प्रतिशत	२.१७	-	१३.७५	३३.१९	३७.३९	२४.७२
१२.	खूद नाफा/कर्जा सापट	प्रतिशत	०.०१	(८.००)	२.२२	३.८१	३.५४	२.३४
१३.	खूद नाफा/कूल सम्पत्ति	प्रतिशत	०.०१	(५.५८)	१.४७	२.६९	२.५१	१.५९
१४.	कूल कर्जा/निक्षेप	प्रतिशत	१५.३०	७९.२५	७७.८७	८०.७३	८२.४४	७९.४९
१५.	कूल सञ्चालन खर्च/कूल सम्पत्ति	प्रतिशत	५.३६	८.६९	७.४९	५.८८	६.७०	८.३९
१६.	जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता							
	क) प्राथमिक पूँजी	प्रतिशत	२२.४८	१५.११	१२.२७	११.४३	१५.३५	१६.५५
	ख) पुरक पूँजी	प्रतिशत	०.८४	०.६९	०.७७	१.२३	१.५१	१.५५
	ग) कूल पूँजीकोष	प्रतिशत	२३.३२	१५.८०	१३.०४	१२.६७	१६.८६	१८.१०
१७.	तरलता (CRR)	अनुपात	६.७३	६.७३	१३.१३	११.०५	६.२८	५.०९
१८.	निष्कृत कर्जा/ कूल कर्जा	प्रतिशत	१०.०३	१६.१८	८.३८	४.९०	३.९१	३.९२
१९.	व्याज दर अन्तर (Weighted Average Interest Rate Spread)	प्रतिशत	५.०३	५.०३	४.९६	५.१९	५.१८	४.२८
२०.	बूक नेटवर्थ	रु.	९८.२७	६५.४६	७५.५०	१०१.८०	१३२.४५	१३३.२५
२१.	कूल शेयर	संख्या	१३,८६२,३३३	१३,८६२,३३३	१३,८६२,३३३	१३,८६२,३३३	२६,३३७,९७४	२६,३३७,९७४
२२.	कूल कर्मचारी	संख्या	१८७	२०६	२०८	२११	६१७	६३४
२३.	अन्य							



## महालक्ष्मी विकास बैंक लिमिटेड प्रमुख लेखा नीतिहरू

(२०७४ श्रावण १ गते देखि २०७५ आषाढ मसान्त सम्म)

अनुसूची ४.३२

### १. सामान्य जानकारी

महालक्ष्मी विकास बैंक लि. नेपालमा स्थापित सिमित दायित्व भएको कम्पनी हो । यस बैंकको रजिस्टर्ड कार्यालयको ठेगाना पो.ब.नं १२७११ दरबारमार्ग, काठमाडौं नेपाल रहेको छ । साथै यो बैंक नेपाल धितोपत्र बजार लिमिटेडमा MLBL कोड को रुपमा सूचीकृत छ । यस महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको “ख” वर्गको इजाजतपत्र अनुसार नेपाल राष्ट्र बैंकको कोड १२००९००० द्वारा नेपाल भरी बैंकिङ सेवा संचालन गर्दै आएको छ ।

### २. सञ्चालक समितीबाट वित्तीय विवरणको स्वीकृती

प्रस्तुत वित्तीय विवरण यस बैंकको सञ्चालक समितीको मिती २०७५/०५/११ मा बसेको बैठकले प्रकाशनको लागि स्वीकृत गरेको छ । बैंकको वित्तीय विवरण तयारीको जिम्मेवारी सञ्चालक समितीले वहन गर्नेछ ।

### ३. लेखाङ्कनको आधार तथा अनुपालना

वित्तीय विवरणहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्थाहरू, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधीनमा रही तयार पारिएको छ । नेपाल राष्ट्र बैंकले “ख” वर्गको राष्ट्रियस्तरको विकास बैंकलाई छुट्टै व्यापक आय विवरणको ढाँचा उपलब्ध नगराएकोले यस बैंकले नाफा नोक्सान बाँडफाड हिसाबलाई नै व्यापक आय विवरण (Comprehensive Income Statement) को रुपमा प्रस्तुत गरेको छ । यस बैंकले Nepal Financial Reporting Standard (NFRS) अनुसार वित्तीय विवरण तयार पारेको छ, जसलाई सामान्य उद्देश्य वित्तीय विवरण भनिएको छ ।

### ४. अनुमानको प्रयोग

वित्तीय विवरणहरू तयार पार्दा वित्तीय विवरणको मिती सम्मको सम्पत्ति तथा दायित्व (सम्भावित दायित्व समेत) तथा उक्त अवधिको आय व्यव विवरण तयार पार्ने क्रममा व्यवस्थापन समूहले केही आवश्यक लेखा अनुमानहरू गर्नु पर्ने हुन्छ । व्यवस्थापन समूहले वित्तीय विवरण तयार पार्दा गरेको अनुमान विवेकपुर्ण तथा उचित छ, भनेर विश्वास गरेको हुन्छ । भविष्यमा यस्तो अनुमानमा केही फरक पर्न सक्छ । फरक परेको अनुमानलाई वर्तमान तथा भविष्यमा समायोजन गर्ने गरीन्छ ।

### ५. प्रमुख लेखानितीहरू

वित्तीय विवरण तयार पार्दा पालना गरिएको प्रमूळ लेखानितीहरू निम्नानुसार प्रस्तुत गरिएका छन् । अन्यथा लेखिएको बाहेक यी नीतिहरूको पालना हरेक वर्ष एकरूपताका साथ गरिएको छ ।

#### ५.१. ब्याज आमदानी

- कर्जा तथा सापटीमा प्राप्त हुने ब्याज नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार नगद प्राप्तिको आधारमा लेखाङ्कन गरिएको छ । असार मसान्तसम्म पाकेको तर २०७५ श्रावण १५ सम्म प्राप्त भएको ब्याज आ.व. २०७४/०७५ मा आमदानी जनाईएको छैन ।
- लगानीबाट आर्जित ब्याज आमदानीलाई प्रोदभावी आधारमा लेखाङ्कन गरिएको छ ।
- प्राथमिकता क्षेत्रमा प्रवाहित केही प्रोजेक्ट कर्जाहरूको ब्याज आमदानी ने.रा.बैं को निर्देशिका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी पुँजीकृत गरिएको छ ।

#### ५.२. कमिशन आय

सामान्यतया कमिशन आयलाई प्रोदभावी आधारमा लेखाङ्कन गरिएको छ । विप्रेषन कमिशनलाई सेवा प्रदान गरेपछि तत्काल लेखाङ्कन गरिएको छ । जमानत पत्रमा प्राप्त हुने रु. ५०,०००/- सम्मको कमिशनलाई नगद प्राप्तिको आधारमा लेखाङ्कन गरिएको छ ।



#### ४.३. लाभांश आय

भुक्तानी पाउने अधिकार प्राप्त भएपछि मात्र लाभांश, आयमा लेखाङ्गन गरिएको छ।

#### ४.४. विदेशी मुद्राको कारोबार

- अ) वासलात तयार गर्दाको दिनमा लागु भएको खरिद तथा विक्री दरको औसत दरको आधारमा सबै विदेशी मुद्रामा भएको सम्पत्ति तथा दायित्वलाई नेपाली रूपैयाँमा रूपान्तरित गरी लेखाङ्गन गरिएको छ।
- आ) विदेशी मुद्राको खरिद दर र विक्री दरको भिन्नताबाट प्राप्त आयलाई सटही घटवढ नाफा/नोक्सान हिसाबमा कारोबार आय अन्तर्गत देखाइएको छ।

#### ४.५. ब्याज खर्च

निक्षेप दायित्व तथा बैंकले लिएको सापटीमा तिनुपर्ने ब्याजलाई पाकेको आधारमा लेखाङ्गन गरिएको छ।

#### ४.६. कर्जा, सापट तथा बिल खरिद तथा सम्भाव्य जोखिमको व्यवस्था

यस शीर्षकमा ग्राहकलाई प्रदान गरिएका प्रत्यक्ष कर्जाहरू पर्दछन्। सम्पूर्ण कर्जाहरू नियमित पुनरावलोकन तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको अधीनमा रही जोखिमको आधारमा वर्गीकृत गरिएको छ। उपरोक्त कर्जा, सापट तथा बिल खरिदको खुद रकम वासलातमा देखाइएको छ।

सम्पूर्ण कर्जा तथा सापटहरू बिल खरिद समेत बैंकको निती अनुसार ग्राहकहरूलाई प्रदान गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशिकाको अधीरमा कर्जा सापट तथा बिल खरीदलाई सक्रिय कर्जा (असल तथा सूक्ष्म निगरानी कर्जा) तथा निष्कृय कर्जा (पुनरसंरचना/पुनरतालिकीकरण, कमसल, शंकास्पद तथा खराब कर्जा) मा वर्गीकरण गरी प्रयाप्त सम्भाव्य जोखिमको व्यवस्था गरिएको छ।

#### ४.७. कर्मचारी कर्जा तथा सापटी

बैंकको कर्मचारी सेवा विनियमावली अनुसार कर्मचारीलाई सापटी प्रदान गरीएको छ र अनुसूची ४.१६ अन्तर्गत अन्य सम्पत्तिमा देखाइएको छ।

#### ४.८. कर्जा नोक्सानी व्यवस्था

नेपाल राष्ट्र बैंकको निर्देशिकाको अधीरमा कर्जा सापट तथा बिल खरीदलाई १% देखि १००% सम्म कर्जा नोक्सानी व्यवस्था गरी वर्गीकरण गरिएको छ।

#### ४.९. असामान्य कारोबारहरू

असामान्य कारोबारहरूको प्रस्तुती नेपाल राष्ट्र बैंकको निर्देशानुसार गरिएको छ।

#### ४.१०. कर्जा तथा सापटी अपलेखन

कर्जा तथा सापटिलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त यस बैंकको कर्जा अपलेखन विनियमयवली अनुरूप अपलेखन गरिएको छ। अधिल्ला वर्षहरूमा अपलेखन गरिएको कर्जा असुली भएको वर्ष नाफा नोक्सान हिसाबमा आमदानी जनाउने गरिएको छ।

#### ४.११. लगानी

लगानीलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार देहाय बमोजिम तीन भागमा विभाजन गरी लेखाङ्गन गरिएको छ।

##### (क) भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity):

भुक्तानी मितिसम्म धारण गर्ने सकारात्मक मनसाय (Positive Intent) र भुक्तानी मितिसम्म धारण गर्न सक्ने क्षमता (Ability to Hold till Maturity) भई गरिएको लगानी यस वर्गमा लेखाङ्गन गरिएको छ। देहायका अवस्थामा धारण गर्ने सकारात्मक मनसाय भएको मानिने छैन।

१. अघोषित समय (Undefined Period) सम्म धारण गर्ने मनसाय र क्षमता भएमा।
२. नदोहोरिने र अनपेक्षित (Non-recurring and Unanticipated) अवस्थामा बाहेक बजार व्याजदर परिवर्तन वा



जोखिम, तरलताको आवश्यकता, वैकल्पिक लगानीमा प्राप्तहुने आय, वित्तीय स्रोत र शर्त वा विदेशी मुद्रा जोखिममा हुने परिवर्तनको कारणले सम्पति विक्री गर्न संस्था तत्पर भएमा ।

भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity) लाई अपलेखित लागत (Amortised Cost) मा मूल्याङ्कन गरिएको छ । परलमूल्य (Cost Price) बाट क्षति (Impairments) घटाएर अपलेखित लागत गणना गरिएको छ । क्षतिलाई सम्बन्धित अवधिको नाफा/नोक्सान हिसाब खातामा समावेश गरिएको छ ।

**(ख) व्यापारिक लगानी (Held for Trading):**

अल्पकालमा मूल्यमा हुने परिवर्तनबाट नाफा आर्जन गर्ने उद्देश्यले गरिएका लगानी यस वर्गमा लेखाङ्कन गरिएको छ । यस्ता लगानीलाई बजारदर अनुरूप दैनिक रूपमा मूल्याङ्कन गर्ने (Marked to Market on Daily Basis) र मूल्यमा हुने भिन्नतालाई नाफा/नोक्सान हिसाब खातामा देखाउने नीति रहेको छ ।

**(ग) विक्रीको लागि उपलब्ध लगानी (Available for Sale):**

व्यापारिक लगानी (Held for Trading) र भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity) अन्तर्गत नपर्ने सम्पूर्ण लगानीलाई यस वर्गमा लेखाङ्कन गरिएको छ । यस्ता लगानीलाई बजारदर अनुरूप नियमित रूपमा मूल्याङ्कन (Marked to Market on Regular Basis) गरी भिन्नतालाई जगेडा (Reserves) मार्फत समायोजन (Adjust) गर्ने नीति बैंकको रहेको छ । संस्थाहरूले विक्रीको लागि उपलब्ध लगानी पोर्टफोलियो (Available for Sale Portfolio) को २% सम्मको रकम पुरक पुँजी (Supplementary or Tier 2 Capital) मा गणना हुने लगानी समायोजन कोष (Investment Adjustment Reserve) खडा गरी राख्ने बैंकको नीति रहेको छ । तर सबै लगानीहरू राष्ट्र बैंकको निर्देशनअनुसार नियमित रूपमा मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ ।

**४.१२. स्थीर सम्पति तथा हासकटी**

स्थीर सम्पत्तिहरू ऐतिहासिक लागत अवधारण (Historical Cost Convention) को आधारमा देखाइएको छ । ऐतिहासिक लागत अन्तर्गत सम्पति प्राप्ति गर्दाको समयमा भएका प्रत्यक्ष खर्चहरू समेत पर्दछन् । स्थिर सम्पत्तिलाई समदर हास प्रणाली अनुसार हासकटी गरिएको छ ।

बैंकको हास कटीको दर देहाय बमोजिमको रहेको छ ।

क्र. स.	सम्पति	सम्पत्तिको अनुमानित आयु	हास कटीको प्रणाली
१	भवन	५० वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली
२	सवारी साधन	७ वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली
३	मेशिनरी	८ वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली
४	फर्निचर तथा फिक्सचर (धातु)	१० वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली
५	फर्निचर तथा फिक्सचर (काठ)	८ वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली
६	कार्यालय उपकरणहरू	७ वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली
७	कम्प्यूटर उपकरण	५ वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली
८	पट्टाविकास लागत	लिजहोल्डको अवधि अनुसार	अनुमानित आयुमा समदर हास प्रणाली
९	कम्प्यूटर सफ्टवेयर	५ वर्ष	अनुमानित आयुमा समदर हास प्रणाली

बैंकको रु. ५,०००/- भन्दा कमको सम्पत्तिलाई पुँजीकृत नगरी सिधै खर्च लेख्ने नीति रहेको छ ।

**४.१३. पट्टि भाडामा (Lease Rental)**

बैंकले लिजमा लिएको भवनहरू संचालन लिज (Operating lease) अन्तर्गत पर्दछन् । यस संचालन लिज (Operating



lease) अन्तर्गत प्रदान गरिने भुक्तानीलाई मासिक रूपमा घरभाडा खर्च अन्तर्गत नाफा नोक्सान हिसाबमा लेखाइन गर्ने गरिएको छ ।

#### ४.१४. कर्मचारी अवकाश सुविधा

बैंकको कर्मचारी उपदान, संचय कोष तथा औषधोपचार गरी तीनवटा अवकाश सुविधाहरू छन् ।

##### सेवानिवृत्ति लाभ दायित्वहरू

बैंकले आफ्नो कर्मचारीहरूलाई परिभाषित लाभ योजना अन्तरगत संचय कोष योजना, उपदान (केही हदसम्म नया श्रम ऐन २०७४ अनुसार) तथा औषधोपचार खर्च बापत योजना संचालन गरेको छ ।

##### क) संचय कोष

संचयकोषको लागि प्रत्येक महिना बैंकको तर्फबाट कर्मचारीको संचय कोषमा हुने अनुदानलाई खर्च मानेर स्वीकृत अवकाश कोष (जस्तै कर्मचारी संचयकोष) मा जम्मा गर्ने गरेको छ । र उक्त रकमलाई कर्मचारी खर्च भित्र देखाईएको छ । उक्त रकम जम्मा गरेपछि बैंकको अरु रकम भुक्तानी गर्नुपर्ने दायित्व रहदैन ।

##### ख) औषधोपचार खर्च

औषधोपचार खर्चको लागि बैंकले आफ्नै बैंकभित्र सम्पूर्ण स्थायी कर्मचारीहरूको एक महिनाको तलबको बराबरको रकम छुट्याएको छ, र उक्त खर्चलाई कर्मचारी खर्च भित्र देखाईएको छ । बैंकमा हरेक महिना भुक्तानी गर्नुपर्ने रकमको दायित्व रहन्छ ।

२०७४ भाद्र १९ बाट लागू भएको नया श्रम ऐन २०७४ अनुसार, हरेक कर्मचारीको आधारभूत तलबको कम्तीमा र.३३ प्रतिशत रकम (प्रति वर्ष एक महिनाको तलब बराबर) उपदान रकम भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले अहिलेसम्म नया श्रम ऐन अनुसार कर्मचारी विनिमयावली परिमार्जन गर्ने निर्णय गरिसकेको नभएता पनि नया श्रम ऐन अस्तित्वमा आईसकेकोले हुनाले कर्मचारी विनिमयावलीले नसमेटेता पनि सम्पूर्ण कर्मचारीको ( कर्मचारीको प्रकृति तथा सेवा अवधि दुवै) आधारभूत तलबको र.३३ प्रतिशत रकम उपदान बापत व्यवस्था गरेको छ । यस्तो सुविधालाई अवकाश पछिको निश्चित सुविधा योजना (Post Retirement Defined Benefit Plan) को रूपमा व्यवस्था गरेको छ, र यसै अनुसार भुक्तानी हुनेछ ।

बाँकी कर्मचारीको उपदान व्यवस्था हालको कर्मचारी विनिमयावली अनुसार गरिएको छ । सबै उपदान व्यवस्थाहरू अवकाश पछिको निश्चित सुविधा योजना (Post Retirement Defined Benefit Plan) भएकोले वित्तीय विवरणमा प्रस्तुत गरिएको उपदान बापतको दायित्व वर्तमान दायित्व बाट सम्पति योजना (Plan Assets) घटाई आएको रकम हो । यस्तो दायित्व Actuarial मूल्याइन को आधारमा गरिएको छ ।

#### ४.१५. दीर्घकालीन सुविधा दायित्व (संचित विदा)

##### दीर्घकालीन सुविधा दायित्व

कर्मचारी विनिमयावली अनुसार बैंकले संचित विदाको सुविधा प्रदान गरेको छ । घर विदा ६० दिन सम्म तथा विरामी विदा जति दिन सम्म पनि संचित गर्न सकिनेछ ।

संचित विदाको सुविधा दीर्घकालीन सुविधा दायित्व अन्तरगत पर्दछन् । संचित विदा बापतको दायित्व Actuarial मूल्याइन को आधारमा गरिएको छ । दीर्घकालीन सुविधा दायित्व अवकाश पछिको निश्चित सुविधा योजना (Post Retirement Defined Benefit Plan) जस्तो अनिश्चित हुदैन । तसर्थ संचित विदा बापतको रकमको पूनर्गणनाको नाफा / (नोक्सानी) २०७५ आषाढ मसान्तको नाफा नोक्सान हिसाबमा देखाईएको छ ।

यस्तो रकम एकपटक भुक्तानी गरिसकेपछि बैंकले पुन भुक्तानी गर्नुपर्ने दायित्व रहदैन ।

#### ४.१६. आयकर

##### (क) चालु आयकर

चालु आयकर व्यवस्था, आयकर ऐन २०५८ का व्यवस्थाहरू तथा संशोधित नियमहरूको आधारमा गरिएको छ ।



(ख) स्थगन कर

स्थगन कर वित्तीय विवरण अनुसारको सम्पत्तिहरू तथा दायित्वहरू र कर आधारको सम्पत्ति तथा दायित्वहरूको अस्थाई भिन्नताबाट उत्पन्न हुन्छ । स्थगन कर हालको करको दरले गणना गरिएको छ र सोही दरमा स्थगन कर सम्पत्ति तथा दायित्वको समायोजन हुने अनुमान गरिएको छ । अस्थाई भिन्नता मूलतः स्थिर सम्पत्तिको हासकटीको व्यवस्थाले उत्पन्न हुन्छ । स्थगन कर सम्पत्तिलाई भविष्यमा पर्याप्त करयोग्य आयमा समायोजन गर्न सक्ने अनुमान गरी लेखाङ्कन गरिएको छ । अस्थाई भिन्नतासँग सम्बन्धित स्थगन करलाई स्थगन कर नाफा— नोक्सान यस वर्षको नाफा— नोक्सान हिसाबमा लेखाङ्कन गरिने छ ।

**४.१७. स्टेशनरी मौज्दात**

खरिद गरिएको स्टेशनरी उपयोग गरिएको समयमा खर्च लेखाङ्कन गरिएको छ ।

**४.१८. गैर बैंकिङ सम्पत्ति**

गैर बैंकिङ सम्पत्तिलाई बजार मूल्य वा सकार गरिएको एक दिन अघिको बाँकी लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा मूल्याङ्कन गरिएको छ । गैर बैंकिङ सम्पत्तिका लागि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम व्यवस्था गरिएको छ ।

**४.१९. व्यवस्था, संभावित दायित्व र सम्पत्ति**

विगतका गतिविधिको कारणले सृजना भएको हालको दायित्व जसलाई अनुमान गर्न सकिन्छ, र सोमा नगद प्रवाह हुने संभावना रहेको छ, सोलाई व्यवस्था शीर्षक अन्तर्गत देखाइएको छ । भविष्यमा नगद प्रवाह हुने संभावना नरहेको तर सो हुन पनि सक्ने कारोबारहरूलाई संभावित दायित्व अन्तर्गत देखाइएको छ । भविष्यमा नगद प्रवाह हुने संभावना नरहेको दायित्व तथा सम्पत्तिलाई देखाइएको छैन । सम्भावित सम्पत्तिलाई वित्तीय विवरणमा समावेश गरिएको छैन ।

**४.२०. कर्जाको साँचा तथा ब्याजको असुली**

ऋणी संग असुल गरिने भुक्तानी रकम निम्न क्रमानुसार फरफारक (Settlement) गर्ने गरिएको छ ।

- क) अन्य लेना रकम
- ख) ब्याज
- ग) सावा रकम

यद्यपि, निष्पृष्ठ कर्जाको हकमा, कुन क्रममा रकम बुझ्ने भनी उल्लेख नभएमा र कुनै निर्देशन प्राप्त नभएमा, सामान्तया निम्न क्रमानुसार फरफारक (Settlement) गर्ने गरिएको छ ।

- क) वैधानिक शुल्क
- ख) पाकेको जरिवाना / ब्याज
- ग) ब्याज
- घ) साँचा

यस सम्बन्धमा बैंक तथा ऋणीको वीचमा कुनै सम्झौता भएमा उपरोक्त रकम परिवर्तन हुन सक्नेछ ।

**४.२१. वासलात मिति पछिको घटना**

वित्तीय विवरणहरूको रिपोर्टिंग मिति तथा स्वीकृत हुने मितिको वीचको अवधिमा हुने अनुकूल तथा प्रतिकूल घटना वासलात मिति पछिको घटनाहरू हुन । वासलात मिति पछिको प्रमुख घटना (material events) सम्बन्धी सूचनालाई उनीहरूको प्रकृतिको आधारमा वित्तीय विवरणमा समायोजन गरिएको छ र सो कुरा लेखा सम्बन्धी नीतिमा उल्लेख गरिएको छ ।

**४.२२. सामाजिक उत्तरदायित्व बापतको जगेडा**

सामाजिक उत्तरदायित्व बापतको जगेडा तथा उपयोग नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार गरिएको छ । यस बैंकले सामाजिक उत्तरदायित्व बापत खुद मुनाफाको १ प्रतिशत रकम छुट्याईएको छ । सामाजिक उत्तरदायित्व बापतको खर्च



सिद्धै सामाजिक उत्तरदायित्व बापतको जगेडाबाट गरिएको छ, र सो कुरा ईक्विटीमा भएको परिवर्तनमा खुलाईएको छ।

#### ५.२३. कर्मचारी दक्षता अभिवृद्धि कोष

कर्मचारीहरुको दक्षता अभिवृद्धिमा तोकिए अनुसार खर्च हुन नसकेमा त्यस्तो बाँकी रकमलाई कर्मचारीको दक्षता अभिवृद्धि कोषमा जम्मा गरी आगामी वर्षमा खर्च गर्ने गरिएको छ।

#### ५.२४. साधारण जगेडा

बैंकले BAFIA मा उल्लेख भए अनुसार चूक्ता पुँजीको दुई गुणा नहुन्जेल सम्ममा हरेक वर्ष खुद मुनाफाको २० प्रतिशत रकम साधारण जगेडा कोषमा सार्ने गरेको छ।

#### ५.२५. लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार हरेक वर्ष लगानीको marked to market गरेर रकमलाई लगानी समायोजन कोषमा राखिएको छ। साथै, विक्रीको लागि उपलब्ध लगानीको बजार मूल्यको २ प्रतिशत रकम लगानी समायोजन कोषमा सारिएको छ।

#### ५.२६. सटही घटबढ कोष

बैंकले BAFIA मा उल्लेख भए अनुसार, विनिमय दरमा भएको फरकबाट प्राप्त भएको नाफाको २५ प्रतिशत रकम सटही घटबढ कोषमा रकमान्तर गरेको छ।

#### ५.२७. कर्मचारी बोनस व्यवस्था

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बोनस व्यवस्था समेतको खुद मुनाफाको १० प्रतिशत ले हुने रकम कर्मचारी बोनस व्यवस्था बापत छुट्याईएको छ। यस सम्बन्धमा सम्माननीय सर्वोच्च अदालतले एउटा घटनामा २०७३ श्रावण ३० गते गरेको निर्णयलाई यस बैंकले कार्यान्यवन गरेको छैन।

#### ५.२८. लाभांश तथा प्रस्तावित बोनस शेयर

सञ्चालक समितिले प्रस्ताव गरे अनुसार लाभांश तथा प्रस्तावित बोनस शेयर प्रदान गरिएको छ, र नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार वित्तीय विवरण मा देखाईएको छ।



## महालक्ष्मी विकास बैंक लिमिटेड

### लेखासम्बन्धी टिप्पणीहरू

(२०७४ श्रावण १ गते देखि २०७५ आषाढ मसान्त सम्म)

अनुसूची ४.३३

#### १. चुक्ता पुँजीको विवरण

विगतका वर्षहरुमा शेयर पुँजीमा भएको वृद्धि निम्नानसार रहेको छ :

क्र. सं.	आधिक वर्ष	चुक्ता पुँजी (रु. दस लाखमा)	कैफियत
१	२०५८/०५९	८८	-
२	२०५९/०६०	८८	-
३	२०६०/०६१	११२	कर्मचारी सञ्चय कोषले रु २ करोड ४० लाख बराबरको संस्थापक शेयर खरीद गरेकोले ।
४	२०६१/०६२	११२	-
५	२०६२/०६३	११२	-
६	२०६३/०६४	१२६.५३	रु. १ करोड ४५ लाखको हकपद्र शेयर जारी गरिएको ।
७	२०६४/०६५	१३७.२५	रु. १ करोड ७ लाखको हकपद्र शेयर जारी गरिएको ।
८	२०६५/०६६	७००	नयाँ संस्थापक शेयरधनीबाट रु. ५४ करोड बराबरको संस्थापक शेयरमा लगानी गरिएको र बाँकी रु. २ करोड २७ लाख साविकको संस्थापक शेयरधनीबाट लगानी गरिएको ।
९	२०६६/०६७	१,०००	रु. तीस करोड बराबरको सर्वसाधारण शेयर जारी गरिएको ।
१०	२०६७/०६८	१,०००	-
११	२०६८/०६९	१,०००	-
१२	२०६९/०७०	१,३८६.२३	मर्जर सहमति अनुसार रु.२३ करोड ४२ लाख बराबरको शेयर साविक यती फाइनान्स लि.को शेयर धनीहरूलाई प्रदान गरिएको र रु. १५ करोड १९ लाख बराबरको शेयर साविक भ्याली फाइनान्स लि.को शेयरधनीहरूलाई प्रदान गरिएको ।
१३	२०७०/०७१	१,३८६.२३	-
१४	२०७१/०७२	१,३८६.२३	-
१५	२०७२/०७३	१,३८६.२३	-
१६	२०७३/०७४	२,६३३.८०	यती डेभलपमेण्ट बैंक लि. तथा साविक महालक्ष्मी विकास बैंक लि. मर्ज भए पछि साविक महालक्ष्मी विकास बैंक लि. को रु.१२४ करोड ७५ लाख बराबरको शेयर यस बैंकमा विगतको शेयरमा जोडिएको ।
१७	२०७४/०७५	२,८४४.५०	८ प्रतिशतको दरले रु. २१ करोड ७ लाख बराबरको प्रस्तावित वोनस शेयर

#### २. विनिमय घट्बढ जगेडा कोष

BAFIA २०७३ को दफा ४५ अनुरूप विनिमय आम्दानीको २५% रकम नाफा नोक्सान बाडँफाँड हिसाबबाट विनिमय घट्बढ जगेडाकोषमा रकमान्तर गरिएको छ । यो वर्ष रु ६,११९/- विनिमय घट्बढ जगेडा कोषमा रकमान्तरण गरिएको छ ।



३. सामाजिक उत्तरदायित्व बापतको जगेडा

नेपाल राष्ट्र बैंकको निर्देशन ६(१६) अनुरूप यस वर्ष रु ५,०७१ हजार सामाजीक उत्तरदायित्व बापतको जगेडा कोषमा जम्मा गरिएको छ। यस आ. व. मा सामाजिक उत्तरदायित्वको गतिविधीमा खर्च भएकोरु. १,९०५ हजार समायोजन गरी यस जगेडा कोषमा २०७५ असार मसान्तसम्ममा रु. १०,४९७ हजार रहेको छ।

४. कर्मचारी दक्षता अभिवृद्धि कोष

बैंकको विगत वर्षमा कर्मचारी तालीम खर्चमा अधिल्लो आ.व. को कर्मचारी खर्चको ३% भन्दा बढि रकम खर्च भएकोले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुरूपरु. ९५९ हजार यस कर्मचारी दक्षता अभिवृद्धि कोषबाट फिर्ता भएको छ।

५. यस वर्षको कर्जा लगानी, असूली, अपलेखन तथा बाँकी

रु. हजारमा

विवरण	रकम
यस वर्षको शुरूको कर्जा	२०,७२२,४३७
यस वर्षको कर्जा लगानी	४,९६७,७०१
यस वर्ष को असूली	४,०३०,६१५
यस वर्षको अन्यमा बाँकी कर्जा	२१,६५९,५२३

६. निक्षेप दायित्व शीर्षकमा भएको परिवर्तन

रु. हजारमा

विवरण	यस वर्ष	गत वर्ष	परिवर्तन	परिवर्तन (%)
१. चल्ती निक्षेप	६६४,८९४	५५३,४८७	१११,४०७	२०.१३%
क) स्वदेशी मुद्रा	६६२,८३९	५५३,४८७	१०९,३५२	१९.७६%
ख) विदेशी मुद्रा	२,०५६	३,३०२	(१,२४६)	(३७.७३%)
२. बचत निक्षेप	११,२८८,४०३	९,३८५,८९१	१,९०२,५१२	२०.२७%
क) स्वदेशी मुद्रा	११,२८८,३८०	९,३८५,८६९	१,९०२,५११	२०.२७%
ख) विदेशी मुद्रा	२३	२३	(०)	०.००%
३. मुद्राती निक्षेप	११,७०३,०३५	१०,३३८,९२५	१,३६४,९१०	१३.२०%
क) स्वदेशी मुद्रा	११,७०३,०३५	१०,३३८,९२५	१,३६४,९१०	१३.२०%
ख) विदेशी मुद्रा		-		
४. कल निक्षेप	३,६१७,८४६	४,८५७,४६१	(१,२३९,६१५)	(२५.५२%)
क) स्वदेशी मुद्रा	३,६१७,८४६	४,८५७,४६१	(१,२३९,६१५)	(२५.५२%)
ख) विदेशी मुद्रा		-		
५. मार्जिन निक्षेप	२,६६६	१,६४८	१,०१८	६१.७७%
क) स्वदेशी मुद्रा	२,६६६	१,६४८	१,०१८	६१.७७%
ख) विदेशी मुद्रा		-		
६. अन्य निक्षेप		-		
जम्मा निक्षेप	२७,२७६,८४४	२५,९३६,६९२	२,१४०,२३२	८.५१%



७. भुक्तानी अवधिको आधारमा गरिएको सम्पत्ति तथा दायित्वको वर्गीकरण

रु. हजारमा

क्र. स.	विवरण	१-५० दिन	५१-१८० दिन	१८१-३७० दिन	३७१-३६५ दिन	१ वर्ष भन्दा बढी	जम्मा
सम्पत्ति							
१	नगद मौज्दात	४२९,८००					४२९,८००
२	बैंक मौज्दात	७,९४३,५००					७,९४३,५००
३	विदेशी बैंकमा लगानी						
४	कल र अन्य सूचनाको रकम						
५	नेपाल सरकारको सुरक्षण पत्र						
६	नेपाल राष्ट्र बैंक वण्ड					१,३८१,९००	१,३८१,९००
७	अन्तर बैंक कर्जा र सापटी						
८	कर्जा तथा सापट	३,०२५,९००	३,००५,९००	३,४०४,७००	२,८२८,६००	९,५२४,६००	२१,७८८,९००
९	पाउनु पर्ने व्याज	२६८,७००	७०,७००				३३९,४००
१०	रिभर्स रिपो						
११	अन्य संस्थाबाट पाउनु पर्ने जमानत बमोजिम रकम						
१२	क.सं. २०,२१ र २२ अन्तर्गत तिनपुर्ने सुविधाहरू						
१३	अन्य	६१९,८००	२०६,६००	२०६,६००	२०६,६००	८२६,४००	२,०६६,०००
दायित्व							
१४	चल्ती निक्षेप	५९६,९००					५९६,९००
१५	बचत निक्षेप	५,५५६,०००	१,८५२,०००	१,८५२,०००	१,९२८,४००	४,५९३,६००	१४,९०२,०००
१६	मुद्री निक्षेप	३,४७६,६००	२,००९,७००	३,८५८,९००	२,८४७,४००	१८६,३००	११,७७८,९००
१७	ऋणपत्रहरू						
१८	सापटी						
	माग / अन्य सूचना						
	अन्तर बैंक/वित्तीय संस्था						
	पूनर्कर्जा						
	अन्य						
१९	अन्य दायित्व तथा व्यवस्थाहरू	३३,५००				११०,०००	१४३,५००
	सङ्घी क्रेडिटर्स	२९,४००					२९,४००
	भुक्तानी गर्नुपर्ने विल	४,९००					४,९००
	भुक्तानी गर्नुपर्ने व्याज						
	व्यवस्थाहरू					११०,०००	११०,०००
	अन्य						
२०	अन्य संस्थालाईतिनु पर्ने जमानत बमोजिम र कम						
२१	उपयोग नगरिएका स्वीकृत कर्जा सुविधाहरू						
२२	प्रतितपत्र / जमानत पत्र (खुद)						
२३	रिपो						
२४	क.सं. ११ अन्तर्गत तिनपुर्ने सुविधाहरू						
२५	अन्य	१,९५४,८००	६५९,६००	६५९,६००	६५९,६००	२,६०६,५००	६,५९६,९००
	कुल दायित्व (ख)	११,६९७,८००	४,५१३,३००	५,७६९,७००	४,६२७,४००	७,४९६,४००	३३,९३६,६००
	खुद सम्पत्ति (क-ख)	६६९,९००	(१,२३०,९००)	(२,५५०,४००)	(१,५९२,२००)	४,३९६,५००	४,९००
	खुद सञ्चित सम्पत्ति	६६९,९००	(५६९,०००)	(२,७९९,४००)	(४,३९९,६००)	४,९००	



#### ८. निष्ठेप र कर्जाको भारित औसत व्याजदरको अन्तर

विवरण	प्रतिशत
व्याज लाग्ने सम्पत्तिको व्याजको भारित औसत दर	१३.८७
व्याज लाग्ने दायित्वको व्याजको भारित औसत दर	९.०२
कर्जा तथा सापटमा व्याजको भारित औसत दर	१३.३०
भरित औसत व्याज दर अन्तर	४.२८

#### ९. अपलेखन हुन बाँकी खर्चको विवरण :

अपलेखन हुन बाँकी भएको सम्पत्ति नभएको ।

#### १०. कुनै एक व्यक्ति फर्म, कम्पनी वा संगठित संस्था तथा कुनै एक क्षेत्रमा तोकिएको सीमाभन्दा बढी अधिकेन्द्रित भएको निष्ठेप र कर्जाको विवरण

आर्थिक वर्षमा सो नभएको ।

#### ११. बैंकले आफ्नो धितो सुरक्षणमा लिएको सापटी

बैंकको २०७५ आषाढ मसान्तमा बाँकी रहेको कुनैपनि सापटी बाँकी छैन । तथापि ट्रेजरी विल्स तथा सरकारी सुरक्षण धितोको रूपमा प्रयोग गरी बैंकको आवश्यकता अनुसार सापटी लिने गरिएको छ ।

#### १२. गैरबैंकिङ सम्पत्तिको विवरण

गैर बैंकिङ सम्पत्तिको विवरण निम्नानुसार रहेको छ:

रु. हजारमा

वर्षको सुरूको मौज्दात	यस वर्षमा सकार गरिएको	यस वर्षमा बिक्री र निशार्ज गरिएको	अषाढ मसान्तका मौज्दात
३९०, २७४	५८, ५३२	१२६, २७२	३२२, ५३५

तल उल्लेखित गैरबैंकिङ सम्पत्ति यहि आ.व. २०७४/२०७५ मा नै खरिद तथा बिक्री गरिएको छ ।

रु. हजारमा

ऋणिको नाम	सकार मिति	बिक्री मिति	गैरबैंकिङ सम्पत्तिको मूल्य	नोक्सानी व्यवस्था
केवल बहादुर भण्डारी	२०७४/०६/३०	२०७५/०३/२७	३,०९५.८२	३,०९५.८२
सर्वोत्तम राज श्रेष्ठ	२०७४/११/२८	२०७४/१२/३० तथा २०७५/०१/११	११,४७८.२४	११,४७८.२४
		जम्मा	१४,५७४.०६	१४,५७४.०६

#### १३. उपदान वापत व्यवस्था

२०७४ भाद्र १९ बाट लागू भएको नया श्रम ऐन २०७४ अनुसार, हरेक कर्मचारीको आधारभूत तलबको कम्तीमा रु.३३ प्रतिशत रकम (प्रति वर्ष एक महिनाको तलब बराबर) उपदान रकम भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले अहिलेसम्म नया श्रम ऐन अनुसार कर्मचारी विनियमयावली परिमार्जन गर्ने निर्णय गरिसकेको नभएता पनि नया श्रम ऐन अस्तित्वमा आईसकेको हुनाले कर्मचारी विनियमयावलीले नसमेटेको सबै कर्मचारीहरुको (कर्मचारीको प्रकृति तथा सेवा अवधि दुवै हेरि) आधारभूत तलबको रु.३३ प्रतिशत रकम उपदान वापत व्यवस्था गरेको छ । यस्तो सुविधालाई अवकाश पछिको निश्चित सुविधा योजना (Post Retirement Defined Benefit Plan) को रूपमा रु.४,२७३ हजार व्यवस्था गरेको छ र यसै अनुसार भुक्तानी हुनेछ ।

बाँकी कर्मचारीलाई कर्मचारी सेवा विनियमयावली अनुसार गरिएको छ जसको गणना देहायबमोजिस actuarial Valuation



अनुसार गरिएको छ।

**उपदानको परिभाषित लाभ दायित्व (Defined Benefit Obligations (Gratuity) को Movement**

विवरण	२०७४/७५	२०७३/७४
शुरुको दायित्व	९३,९२५,६२०	३९,६६६,९७०
ब्याज खर्च	७,९४६,९४०	३,३५६,०९०
वर्तमान सेवा लागत	१३,७८२,९२०	६,२२५,७९०
एक्युइजिसन (Acquisition) लागत	-	४९,८३०,५९०
न्युन : भुक्तानी भएको उपदान रकम	(३,८९५,९८०)	-
न्युन : सीधै भुक्तानी भएको उपदान	-	(२०,४४३,६६०)
एक्च्युरियल (Actuarial) नाफा / नोक्सान	(१३,६४७,९३०)	१५,२८९,८४०
अन्तिमको दायित्व	९८,९९९,५७०	९३,९२५,६२०

**सम्पत्ति योजना (plan assets) को सही मूल्यको (fair value) को movement**

विवरण	२०७४/७५	२०७३/७४
शुरुको मौज्दात	३५,३३३,८५०	११,३०१,०००
मर्जरको समायोजन	-	२४,७१३,२७०
जोड : अनुमानित रिटर्न	१,३२८,२६६	२,१५०,५३०
जोड : यस आ. व. मा जम्मा गरीएको	१२,५०५,५७४	-
न्युन : भुक्तानी भएको रकम	(३,८९५,९८०)	-
एक्च्युरियल (Actuarial) नाफा / नोक्सान	१,५३१,६३०	(२,८३०,९५०)
अन्तिम मौज्दात	४६,८०४,९४०	३५,३३३,८५०

**नाफा / नोक्सान र अन्य व्यापक आमदानी मा खुद असर**

विवरण	२०७४/७५	२०७३/७४
नाफा / नोक्सान मा खुद असर	२४,६४४,७२१	१२,१०५,०९०
अन्य व्यापक आमदानी मा खुद असर	१५,९७९,५६०	१८,१२०,७८०

**एक्च्युरियल अनुमान र अन्य खुलासा**

विवरण	२०७४/७५	२०७३/७४
वित्तीय अनुमान		
बट्टा दर	८.५%	८.५%
तलब बृद्धि दर	८%	८%



#### १४. विदा बापतको व्यवस्था

संचित विदा बापतको रकमलाई दीर्घकालीन दायित्वको रूपमा लिईएको छ र यस्तो दायित्व Actuarial Valuation को आधारमा निम्नानुसार अनुमान गरिएको छ ।

#### Long Term Benefit Liabilities (Leave)

रु. हजारमा

विवरण	आ. व. २०६८/७५	आ. व. २०६३/७४
शुरुको दायित्व	४२,१८७.५०	१५,१७५.८१
व्याज खर्च	३,५३४.८५	१,२७२.५८
वर्तमान सेवा लागत	४,६६८.७३	१,७०९.६०
एक्युइजिसन (Acquisition) लागत	-	२२,८३२.९९
न्युन : भुक्तानी भएको रकम	(१२,४३६)	(१३,७९३.७१)
एक्च्युरियल (Actuarial) नाफा / नोक्सान	१२,२४०.५७	१४,९९९.९९
अन्तिमको दायित्व	५०,१९५.५२	४२,१८७.५०

#### Defined Benefit Plan - Assets

रु. हजारमा

विवरण	आ. व. २०६८/७५	आ. व. २०६३/७४
शुरुको मौज्दात	-	-
जोड : अनुमानित रिटर्न	-	-
जोड : यस आ. व. मा जम्मा गरीएको	-	-
न्युन : भुक्तानी भएको रकम	-	-
एक्च्युरियल (Actuarial) नाफा / नोक्सान	-	-
अन्तिम मौज्दात	-	-

नाफा/ नोक्सान र अन्य व्यापक आमदानी मा खुद असर	आ. व. २०६८/७५	आ. व. २०६३/७४
नाफा/ नोक्सान मा खुद असर	२०,४४४	२७,०९९
अन्य व्यापक आमदानी मा खुद असर	-	-

#### १५. कर्मचारी बोनस व्यवस्था

बोनस ऐन, २०३० अनुसार खुद नाफा (बोनस समेत) को १०% ले हुन आउने रकम रु.७३,७३३,१७९/- कर्मचारी बोनस व्यवस्था गरिएको छ ।

#### १६. घरजग्गाको बिक्री

यस आ. व. मा घरजग्गाको बिक्री भएको छैन ।

#### १७. आयकर दायित्व

यस बैंकको आ.व. २०६२/०६३, २०६३/०६४, २०६४/०६५, २०६५/०६६, २०६६/०६७, २०६७/०६८, २०६८/०६९, २०६९/०७० र २०७०/०७१ को कर आन्तरिक राजश्व कायार्लयबाट कर परीक्षण समाप्त भईसकेको छ । आन्तरिक राजश्व कायार्लयबाट परीक्षणको क्रममा निधारण गरेको करको रकम र बैंकले स्वयं निधारण गरेको करबीच निम्नानुसार को भिन्नता देखिएको छ :



क्र.स.	आ.व.	बैंकले स्वयं निर्धारण गरे अनुसार	आन्तरिक राजश्व कार्यालय अनुसार	फरक
१	२०६२/६३	१९८,७३९	९,८१५,५७३	९,६१६,८३४
२	२०६३/६४	१३४,६१०	२,३४८,४०९	२,२१३,७९९
३	२०६४/६५	५४,२१८	५४,२१८	-
४	२०६५/६६	२,००४,५८२	११,८६६,५०९	९,८६१,९९९
५	२०६६/६७	९,४४५,५११	१२,९८६,२७९	२,७४०,७६८
६	२०६७/६८	१७,४६७,७४२	१९,८८२,५६६	२,४१४,८२४
७	२०६८/६९	२,८६२,१४७	४,३१३,४९६	१,४५१,३५०
८	२०६९/७०	२६,९२०,२२५	२७,४५१,६५०	१,३३१,४२५
९	२०७०/७१	१०४,८५७,०९०	१०२,२८१,८४६	(२,५७५,१६४)
जम्मा कर दायित्व		१६३,१४४,७८४	१९०,२००,५३०	२७,०५५,७४७

माथि उल्लेखित आ. व. २०७०/०७१ को कर निर्धारणमा मर्ज भएका सबै वित्तीय संस्थाहरु समावेश भएका छन्।

आ. व. २०७४/ २०७५ मा साविक यति फाईनान्स लिमिटेडको आ. व. २०६९/०७० को अतिरिक्त कर बापत रु.११,०७३ हजार भुक्तानी गरिएको छ।

आन्तरिक राजश्व कार्यालयले बैंकको आ.व. २०६२/०६३, २०६३/०६४, २०६४/०६५ र २०६५/०६६ को निर्धारण गरेको करका विषयमा आन्तरिक राजश्व कार्यालय विरुद्ध बैंकले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। साथै यस बैंकले आन्तरिक राजश्व कार्यालय विरुद्ध साविक यति फाईनान्स लि. को आ.व. २०६९/०७० तथा साविक सिद्धार्थ फाईनान्स लि. को आ.व. २०६६/०६७ अग्रिम करकटीको लागि प्रशाशकिय पूनरावलोकनमा निवेदन दर्ता गरेको छ। साथै यस बैंकले विवादित रकमको एक तिहाईले हुन आउने रकम साविक यति फाईनान्स लि. को रु. ६३८,२८६.२४ तथा साविक सिद्धार्थ फाईनान्स लि. को रु. ५१८,५३०.०० जम्मा गरेको छ, जुन रकम अनुसुची ४.१७ अन्तरगत सम्भावित दायित्वमा देखाईएको छ।



१८. स्थगन कर

स्थगन कर सम्पत्ति र दायित्व नेपाल लेखा मापदण्ड १२ अनुरूप निमानन्दार लेखाङ्कन गरिएको छ ।

विवरण	लेखाङ्कन अधार	कर आधार	फरक	यस वर्ष स्थगन कर सम्पत्ति (दायित्व)	गत वर्ष स्थगन कर सम्पत्ति (दायित्व)	यस वर्ष स्थगन कर आय (खर्च) in OCI	यस वर्ष स्थगन कर आय (खर्च) in PL
स्थिर सम्पत्ति	२१०,९७०,०२७	२४६,७२५,७७४	३५, ७५५, ७४८	१०, ७२६, ७२४	८, ८५०, ८३२	-	१, ८८५, ८९३
उपदान व्यवस्था -PL	५२,६१०,१२७	४६,८०४,१४३	५, ८०५, ९८५	१, ७४१, ७१५	१२, १४१, ११४	-	(१०, ३१९, ४९१)
उपदान व्यवस्था -OCI	३,९४१,२३०		२, ९४१, २३०	८८२, ३६९	५, ४३६, २३७	(४, ५५३, ८६६)	-
विदा वापतको रकमको व्यवस्था	५०,९५,५२३		५०, ९५, ५२३	१५, १५८, ६५७	१२, ६५६, २५०	२, ४०२, ४०७	
गैर चैकिना सम्पत्तिको व्यवस्था (करमा अमान्त्र)	-	-	-	-	३०, ५३५, १५४	(३०, ५३५, १५४)	
साधिक महालक्ष्मी फाइनान्स तथा सिद्धार्थ फाइनान्स लि. को नोकसानी		-	३७, १३८, ४२२	११, १४१, ५२७	१३, ३५४, ६२७	(३, २१३, १७०)	
लगानी समायोजन कोष	२६, ३१२, ८१४		(२६, ३१२, ८१४)	(७, ८९३, ८४४)	(१६, २३५, ४८४)	८, ३४४, ६४०	-
लगानीको व्यवस्था	३५, १२८, ४९८		३५, १२८, ४९८	१०, ५३८, ५२६	४, १८७, २३२	६, ३५१, ८९४	
ओपोपचार खर्चको व्यवस्था	४, ०२७, ४८४		४, ०२७, ४८४	१, २०८, २४५		१, २०८, २४५	
जम्मा	३८२, १८५, ६३३	३३०, ६६८, ३३१	१४४, ६७९, ९९६	४३, ४०३, ९९९	७०, ९१२, ३१	३, ७९०, ७७२	(३, २९८, ९५४)

स्थगन कर चालु कर दर ३० प्रतिशतले गरिएको छ



**१९. बैंक तथा वित्तीय संस्थाहरूमा भएको मौज्दात**

रु. हजारमा

विवरण	मौज्दात
बैंक तथा वित्तीय संस्थाहरूमा भएको मौज्दात	१९०, २३६, ८६९
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	६, ४५८, ८७३, १४९
जम्मा मौज्दात	६, ६४९, ९९०, ०९८

**२०. ब्याज आमदानी**

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन बमोजिम कर्जा सापटको सम्पुर्ण बक्यौता ब्याजलाई ब्याज मुल्तबी खातामा रकमान्तरण गरिएको छ। आ.व. २०७४/२०७५ मा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार दोर्दी खोला हाईड्रोपावर, ईष्टर्न हाईड्रोपावर तथा सिङ्गटि हाईड्रोपावरको बक्यौता ब्याजलाई पूँजीकरण गरिएको छ। पूँजीकरण गरिएको ब्याजको विस्तृत विवरण निम्नानुसार रहेको छ :

क्रणी	पहिलो त्रैमास	दोस्रो त्रैमास	तेस्रो त्रैमास	चौथो त्रैमास	जम्मा
ईष्टर्न हाईड्रोपावर प्रा. लि.	१, ३१७, २२२	१, २८५, ७१२	१, ३२३, ३४४	१, ४३८, ५९९	५, ३६४, ८७७
सिङ्गटि हाईड्रोपावर ईनर्जी प्रा. लि.	१, ०२३, ६३२	१, २३०, ६१७	१, ३७०, ९६७	१, ८०५, ३७९	५, ४२९, ७९५
दोर्दी खोला जलविद्युत कं. लि.	-	-	-	११९, २१०	११९, २१०
मोलुड हाईड्रोपावर कं. लि.	३, १७४, ३२३	-	-	-	३, १७४, ३२३
जम्मा पूँजीकरण	५, ५१५, ९७७	२, ५१६, ३२९	२, ६९३, ५१०	३, ३६३, १८८	१४, ०८८, २०४

**२१. कर्जा अपलेखन :**

आ.व. २०७४/७५ मा बैंकले रु. १६,३८० हजार बराबरको कर्जाको अपलेखन गरेको छ।

**२२. कर्जा नोक्सानी व्यवस्था :**

बैंकले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन बमोजिम सम्भावित कर्जा नोक्सानी व्यवस्था गरेको छ।

**२३. भुक्तानी दिन बाँकी लाभांश :**

मिति २०७५/०३/३२ को विवरण अनसुर रु. ७३,८६३ हजार भक्तानी दिन बाँकी लाभांश रहेको छ।

**२४. सम्बन्धिल व्यातिक्रमको विवरण**

सञ्चालक समिति र प्रमुख व्यवस्थापन अधिकारीको विवरण देहाय बमोजम रहेको छ।

क) श्री राजेश उपाध्याय	अध्यक्ष
ख) श्री संजय गिरी	सञ्चालक
ग) श्री राजेश कुमार रौनियार	सञ्चालक
घ) श्री रुपेन्द्र पौडेल	सञ्चालक
ड) श्री श्यामसुन्दर रुग्मटा	सञ्चालक
च) श्री राहुल अग्रवाल	सञ्चालक
च) श्री कृष्णराज लामिछाने	प्रमुख कार्यकारी अधिकृत



### सञ्चालक सदस्यहरूसँग सम्बन्धित खर्चहरू

खर्च	यस वर्ष	गत वर्ष	कैफियत
बैठक भत्ता	१,०९५,०००	९०५,०००	सञ्चालक सदस्यहरूको बैठक भत्ता
अन्य खर्च	१६४,८९२	१८२,५३५	सञ्चालक सदस्यहरूको बैठक खर्च

साथै अध्यक्षलाई टेलिफोन सुविधा बापत रु. २,०००/- – तथा सञ्चालकहरूलाई रु. १,५००/- सम्म तथा पत्रपत्रिका तथा पुस्तक बापत सबै सञ्चालकलाई रु. १,५००/- सम्म प्रति महिना भुक्तानी गर्ने गरिएको छ।

### प्रमुख कार्यकारी अधिकृत सँग सम्बन्धित खर्चहरू

#### विवरण

- क) यस आ. व. को सुविधा
- ख) अवकाश पश्चातको सुविधा
- ग) अन्य दीर्घकालीन सुविधा
- घ) जागीर छोडेपछिको सुविधा
- ड) शेयर सम्बन्धी सुविधा

जम्मा

रकम (रु.)

५,९८०,५४१।६७

३७१,१७४।८६

-

-

-

५,५५१,७९६।५३

उक्त रकममा श्री कृष्णराज लामिछानेलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा मिती २०७४/०७/२६ मा नियुक्त भएपछिको रकम समावेश गरिएको छ। प्रमुख कार्यकारी अधिकृतलाई कर्मचारी सेवा सुविधा विनियमावली तथा करार बमोजिम अन्य सुविधाहरू पनि प्रदान गरिएको छ।

आ. व. २०७४/२०७५ मा भूतपूर्व प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराई लाई रु. ११,०९५,२९५।७१ भुक्तानी गरिएको छ, जसमध्ये रु. ६,०००,०००/- स्वैच्छक अवकाश बापत १२ महिनाको तलब बराबर को रकम हो।

### २५. कानूनी मुद्दा :

बैंकको विभिन्न तहको अदालतमा फैसला हुन बाँकी रहेका निम्नानुसारका मुद्दाहरू छन्:

क्र. स.	अदालतको नाम	२०७४ असार मसान्त मा बाँकी रहेको मुद्दा	आर्थिक वर्षभित्र फर फारक भएको मुद्दा	२०७५ असार मसान्त मा बाँकी रहेको मुद्दा
१	सर्वोच्च अदालत	११	३	८
२	उच्च अदालत, पाटन	१४	१०	४
३	जिल्ला अदालत (काठमाडौं उपत्यका भित्र)	१२	३	९
४	जिल्ला अदालत (उपत्यका बाहिर)	२०	१०	१०
५	विशेष अदालत	१	०	१
६	नेपाल सरकार	१	०	१
७	ऋण असुली न्यायधिकरण	३८	१८	२०
	जम्मा	९७	४४	५३



#### २६. लगानी समायोजन कोष तथा लगानीमा भएको व्यवस्थाको लेखानिति

बैंकले सुचिकृत कम्पनीहरुमा गरेको लगानीलाई नेपाल स्टक एक्सचेन्ज को वेवसाईट मा उल्लेख भए अनुसार आषाढ मसान्त २०७५ को बजार मूल्यमा मुल्याङ्कन गरेको छ। जस अनुसार लगानी समायोजन कोष मा अतिरीक्त रु. १४,५२६ हजारथप गरिएको छ। साथै बिक्रीको लागि उपलब्ध लगानीमा बजार मूल्यको २ प्रतिशत रकम रु. ३,४८८ हजार लगानी समायोजन कोषमा अतिरिक्त व्यवस्था गरिएको छ। २०७५ आषाढ मसान्त मा लगानी समायोजन कोषमा जम्मा रु. १००,०५८ रहेको छ। साथै २०७५ आषाढ मसान्तमा लागत मूल्य भन्दा बजार मूल्य कम भएको लगानीको हकमा रु. ३५,१२८ हजार थप व्यवस्था गरिएको छ।

#### २७. लेखाङ्कन नितीमा परिवर्तन

##### उपदान तथा विदा

अवकाश बापतको सुविधा जस्तै उपदान तथा विदा बापतको रकमको लेखाङ्कन निती पारंपरिक प्रावधान (Conservative provisioning) बाट वीमांकिक धारणा (Actuarial Assumptions) मा परिवर्तन गरिएको छ। यसको वासलात तथा नाफा नोक्सान हिसाबमा परेकोअसर निम्नानुसार रहेको छ :

विवरण		आ. व. २०७४/२०७५			आ. व. २०७३/२०७४		
		नाफा नोक्सान हिसाबमा खर्च	नाफा नोक्सान बाँडफाँड / OCI	वासलातमा दायित्व	नाफा नोक्सान हिसाबमा खर्च	नाफा नोक्सान बाँडफाँड / OCI	वासलातमा दायित्व
पुरानो	उपदान	८,०९९,०८९	-	५४,०४९,५०९	४,७०८,०६९	-	१२,५०५,५७४
		२४,६४४,७२९	(१५,१७९,५६०)	५५,५५९,३५७	१२,१०५,०९०	१८,१२०,७०	५८,५११,७७०
पुरानो	विदा	१४,८९९,९४३	-	५५,२९२,३२७	१६,८४६,९९२	-	५२,९९७,३११
		२०,४४४,९५०	-	५३,५९३,२५०	१७,९७३,२९०	-	४५,५८५,२२७

##### हासकट्टी पद्धति

यस बैंकले हासकट्टी पद्धति घट्दोदर प्रणालीबाट (Written down value) समदर प्रणाली (Straight Line Method)मा परिवर्तन गरेको छ। साथै सम्पूर्ण सम्पत्तिको आयुअनुमानित उपयोगको आधारमा तोकिएको छ। अगाडीका वर्षहरुमा आयकर ऐन अनुसार हासकट्टी दर अनुसारसम्पत्तिको आयु निर्धारण गरिन्थ्यो। हासकट्टी पद्धतिमा गरिएको परिवर्तनको प्रभाव निम्नानुसार छन :

विवरण	आ. व. २०७३/२०७४		
	नया	पुरानो	सचित नाफा/नोक्सान मा खुद प्रभाव
हासकट्टी	३७,९४५,५८३	१४,८९५,९८४	(२३,०५०,३९९)
स्थिर सम्पत्तिको बुक भ्यालू	२७७,०६६,९९६	३००,९९६,५९५	(२३,०५०,३९९)

#### २८. इक्विटीमा परिवर्तन

हासकट्टी, उपदान, विदा तथा विगत वर्षको स्थगन करले गर्दा २०७४ आषाढ मसान्तको इक्विटी रु. ५२,३८३,९८९ ले घटेको छ, जसको विस्तृत विवरण निम्नानुसार छन :



विवरण	रकम (₹.)	कैफियत
त्रसकट्टीमा वृद्धि (क)	२३,०५०,३९९	नितीमा परिवर्तन भएर
उपदानमा वृद्धिको प्रभाव (ख)	४६,०८६,९९६	कर्मचारी विनिमयावली अनुसार उपदानको गणना
विदामा कमी प्रभाव (ग)	१०,७२९,८९९	Actuarial Valuation मा भएर
स्थगन कर खर्चको खूद प्रभाव (घ)	६,०२३,५९५	उपदान, विदाको व्यवस्था तथा त्रसकट्टीमा परिवर्तन भएर
संचित नाफा नोक्सानीमा खूद प्रभाव	५२,३८३,९८९	संचित नाफा नोक्सानीमा घटी
(ड) = (ग+ घ- ख- क)		

२५. गत वर्षको रकमलाई निम्न अनुसार हेरफेर गरिएको छ :

गत वर्षको रकमलाई आवश्यकता बमोजिम निम्न अनुसार हेरफेर गरिएको छ :

विवरण	नया रिपोर्टिङ	पुरानो रिपोर्टिङ	फरक	कैफियत
उपदान खर्च	१२,१०५,०१०	४,७०८,०६९	७,३९६,९४१	नितीमा परिवर्तन भएकोले
विदा बापत व्यवस्थाको खर्च	१७,९७३,२९०	१६,८४६,९९२	१,१२६,२९८	
स्थगन कर खर्च	९५,७७०,९९९	९१२,५९६,७६२	(९६,८२५,८४३)	नितीमा परिवर्तन भएकोले
त्रसकट्टी	३७,९४५,५८३	१४,८४५,९८४	२३,०५०,३९९	त्रसकट्टी नितीमा परिवर्तन भएकोले
उपदान कोष	५८,५९१,७७०	१२,५०५,५७४	४६,०८६,९९६	नितीमा परिवर्तन भएकोले
विदा बापत व्यवस्थाको	४५,५८५,२२७	५२,९१७,३९९	(७,३३२,०८४)	नितीमा परिवर्तन भएकोले
स्थगन कर सम्पत्ति	७०,९१२,२९९	६४,८८८,६९४	६,०२३,५९७	नितीमा परिवर्तन भएको असर
नगद प्रवाहमा दिर्घकालीन लगानीमा वृद्धि	२८५,७१७,३९५	-	२८५,७१७,३९५	राम्रो प्रस्तुतीको लागि
नगद प्रवाहमा दिर्घकालीन लगानीमा वृद्धि	-	२८५,७१७,३९५	२८५,७१७,३९५	राम्रो प्रस्तुतीको लागि
सवारी साधनको खरीद मूल्य	७६,५६८,२०२	७६,५७४,२२८	(८,०२६)	
मेशीनरीको खरीद मूल्य	६१,०५६,३९२	६१,०६१,१०७	(४,७१५)	
कार्यालय उपकरणको खरीद मूल्य	२१३,६८४,५९२	२१२,२३८,७२२	१,४४५,८७०	राम्रो प्रस्तुतीको लागि
अन्यको खरीद मूल्य	५२,२७८,९०७	५३,६५७,३००	(१,३७८,३९३)	
नाफा नोक्सानी	४२०,४५९,८९९	४४४,२४६,०९४	(२३,७८६,९९५)	
विगत वर्षसम्मको संचित नोक्सानी	४२०,६२९,४२८	३९५,३८०,९८७	(२५,२४८,४४१)	उपदान, विदा र त्रसकट्टीको समायोजनले गर्दा
उपदान दायित्व पूनर्गणनाको नाफा/नोक्सानी	१८,१२०,७९०	-	१८,१२०,७९०	उपदान को एकच्युरीयल मुल्याङ्कनले गर्दा

राजेश उपाध्याय  
अध्यक्ष

संजय गिरी  
सचिवालक

राजेश कुमार रौतियार  
सचिवालक

सुदर्शन राज पाण्डे, एफ.सि.ए.

बरिष्ठ सार्भेदार

एस. आर. पाण्डे एण्ड कम्पनी

चार्टर्ड एकाउण्टेन्ट्स

श्याम सुन्दर रुग्मा  
सचिवालक

रमेन्द्र पौडेल  
सचिवालक

राहुल अग्रवाल  
सचिवालक

कृष्णराज लामिछाने  
प्रमुख कार्यकारी अधिकृत

सामग्र शर्मा  
व. नायब प्रमुख कार्यकारी अधिकृत

प्रेम प्रसाद रेग्मी  
प्रमुख (लेखा तथा वित्त विभाग)

मिति : २०७५/०५/११

स्थान : काठमाडौं



**MAHALAXMI BIKAS BANK LTD**  
DISCLOSURE UNDER CAPITAL ADEQUACY FRAMEWORK OF NRB (BASEL II)  
As on 32 Ashad 2075 (16 July 2018)

**1. CAPITAL STRUCTURE & CAPITAL ADEQUACY**

i. Core Capital (Tier I) (NRs. '000)

	Particulars	Amount
A	Paid-up Equity Share Capital	2,633,797
B	Share Premium	-
C	Statutory General Reserve	778,716
D	Proposed Bonus Equity Shares	210,704
E	Accumulated Profit/(Loss)	8,822
F	Capital Adjustment Reserve	-
G	Debenture Redemption Reserve	-
H	Other Free Reserve	43,404
I	Less: Deferred Tax Assets	(43,404)
J	Less: Purchase of land & building in excess of limit and unutilized	(55,626)
	<b>Total Core Capital (Tier I)</b>	<b>3,576,413</b>

ii. Supplementary Capital (Tier II) (NRs. '000)

	Particulars	Amount
A	Subordinate Term Debt	-
B	General Loan Loss Provision	230,566
C	Investment Adjustment Reserve	104,150
D	Exchange Equalization Reserve	209
E	Other Reserves	-
	<b>Total Supplementary Capital (Tier II)</b>	<b>334,925</b>

iii. Information about Subordinate Term Debt

The bank does not have any subordinated Term Debts

iv. Deduction Form Capital (NRs. '000)

Particulars	
Deferred Tax Assets	43,404
Purchase of land & building in excess of limit and unutilized	55,626
<b>Total</b>	<b>99,030</b>

v. TOTAL QUALIFYING CAPITAL (NRs. '000)

Particulars	
Total Core Capital (Tier I)	3,576,413
Total Supplementary Capital (Tier II)	334,925
<b>Total Capital Fund (Tier I + Tier II)</b>	<b>3,911,338</b>

vi. Capital Adequacy Ratio

Tier 1 Capital to Total Risk Weighted Exposures (After Bank's adjustments of Pillar II)	16.55%
Tier 1 and Tier 2 Capital to Total Risk Weighted Eposures (After Bank's adjustments of Pillar II)	18.10%

vii. Summary of the bank's internal approach to assess the adequacy of capital to support current and future activities

The bank considers the capital adequacy requirement pursuant to the provision set by NRB. The tier 1 capital ratio of the bank as at Ashad 2075 is 16.55% and the total capital ratio is 18.10%. The bank in its strategic planning cautiously considers the capital adequacy and projects capital adequacy required for the organisation's growth.



## 2. RISK EXPOSURE

### i. Risk Weighted Exposure for Credit Risk, Market Risk and Operational Risk (NRs. '000')

	Particulars	Amount
A	Risk Weighted Exposure for Credit Risk	19,505,341
B	Risk Weighted Exposure for Operational Risk	2,073,478
C	Risk Weighted Exposure for Market Risk	27,330
D	Add: 2% of the total RWE as per NRB Direction.	-
E	Add: 2% of the Gross Income as per NRB Direction	-
	Total Risk Weighted Exposure (A+B+C+D)	21,606,149

### ii. Risk Weighted Exposure under each 11 Categories of Credit Risk (NRs. '000')

S.No.	Categories	Amount
1	Claims on Government and Central Bank	-
2	Claims on Other Official Entities	-
3	Claims on Banks	1,329,822
4	Claims on Corporate and Securities Entities	5,968,543
5	Claims on Regulatory Retail Portfolio	7,415,970
6	Claims Secured by Residential Properties	974,999
7	Claims Secured by Commercial Real Estate	940,449
8	Past Due Claims	287,116
9	High Risk Claims	2,151,216
10	Other Assets	222,119
11	Off Balance Sheet Items	215,106
	<b>Total</b>	<b>19,505,341</b>

### iii. Amount of Non Performing Assets (Gross and Net Amount) (NRs. '000')

	Particulars	Gross Amount	Provision	Net Amount
A	Restructured	8,682	1,085	7,596
B	Sub-standard	328,206	82,051	246,154
C	Doubtful	220,472	110,236	110,236
D	Loss	290,849	290,849	-
	<b>Total</b>	<b>848,209</b>	<b>484,222</b>	<b>363,987</b>

### iv. Non Performing Assets (NPA) Ratios

NPA Ratios	Percentage (%)
- Gross NPA to Gross Advances	3.92%
- Net NPA to Net Advances	1.74%

### v. Movement of Non Performing Assets

(NRs. '000')

S.No.	Particulars	Opening Balance (Ashad End 2074)	Closing Balance (Ashad End 2075)	Movement
1	Restructured Loan	-	8682	8,682
2	Sub-Standard	312,393	328206	15,812
3	Doubtful	102,797	220472	117,675
4	Loss	395,573	290849	(104,724)
	<b>Total</b>	<b>810,763</b>	<b>848,209</b>	<b>37,445</b>

### vi. Write Off Of Loans and Interest Suspense:

During the FY 2074/75 bank has written off of the loan amounting to NRs. 16,380 thousand.



vii. Movement Of Loan Loss Provision

(NRs. '000')

S.No.	Particulars	Opening Balance (Ashad End 2074)	Closing Balance (Ashad End 2075)	Movement
1	Pass	190,175	199,687	9,512
2	Watch List	44,708	42,131	(2,577)
3	Restructure	-	1,085	1,085
4	Sub-Standard	78,098	82,051	3,953
5	Doubtful	51,399	110,236	58,838
6	Loss	395,573	290,849	(104,724)
	<b>Total Loan Loss Provision</b>	<b>759,953</b>	<b>726,040</b>	<b>(33,913)</b>

viii. Details of Additional Loan Loss Provision

(NRs. '000')

S.No.	Particulars	Ashad End 2075
1	Pass	9,512
2	Watch List	(2,577)
3	Restructure	1,085
4	Sub-Standard	3,953
5	Doubtful	58,838
6	Loss	(104,724)
	<b>Total</b>	<b>(33,913)</b>

3. Segregation of the Bank's Investment portfolio

Investments are segregated as per NRB Directive.

» Held For Trading	Nil
» Held To Maturity	1,381,875,000
» Available For Sale	385,481,550

4. RISK MANAGEMENT FUNCTION

The Bank follows NRB definition of default for classifying and accounting for income recognition, assets classification and provisioning norm.

The Bank is exposed to uncertainties and due to various economic or environmental factors some of them are inherent to the banking business and others which are unforeseen and unexpected. Risk Management is a comprehensive process adopted by a bank to minimize adverse effects of such risks and uncertainties.

**Credit Risk:**

In order to manage credit risk, the Bank has established a sound credit appraisal system. The Bank has credit Policies Guidelines and other product papers approved by The Board of Directors which are strictly followed during credit approval/disbursement. The bank performs market/customer analysis to minimize the credit risk.

**Market Risk:**

For the management of Market/Liquidity risk, the Bank has effective AML Policy which defines procedures and authority including setting up various risk limits. Besides the AML policy, the Bank has effective Assets Liabilities Management Committee (ALCO) which meets periodically and reviews interest rates, liquidity position, liquidity gap, investment portfolio, maturity limit for investment and takes necessary decision as well as circulates various guidelines to concerned departments for effective management of market risk.

**Operational Risk**

The Bank has a strong internal control system so that material fraud and errors can be easily traced. The Bank follows the operational manual approved by Board of Directors. The Bank has outsourced internal audit, which has effectively carried out review of internal control system of the bank and ensure that the approved policies, procedures and manuals are strictly followed. The report of the Internal Audit is directly submitted to Audit committee headed by a non-executive director.



महालक्ष्मी विकास बैंक लिमिटेड  
संस्थापक र संस्थापक समूहका शेयर धनीले आफ्नो स्वामित्वमा रहेको शेयर  
अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिएको विवरण

(आर्थिक वर्ष २०७४ / २०७५)

अनुसूची ४.३४

क्र. सं.	संस्थापक र संस्थापक समूह अन्तर्भृत पर्ने शेयरधनीको नाम	संस्थापकको स्वामित्वमा कायम रहेको शेयर		कर्जा विवरण			कैफियत	
		कूल कित्ता संख्या	कूल चुक्ता पूँजीको प्रतिशत	कर्जा लिएको अन्य बैंक र वित्तीय संस्थाको नाम	कर्जा रकम	धितोमा रहेको शेयर कित्ता संख्या		
१	खुमा प्रसाद अर्याल	२२६,९६५	०.८६	सिभिल बैंक लि.	१९३,५११,६२२.००	६७,५००	२९.७४	ऋणी खिलुङ्ग एग्रो फार्म, अतिरिक्त धितो
२	खुमा प्रसाद अर्याल	२२६,९६५	०.८६	एन. सि. सि. बैंक लि.	१४४,७५४,०००.००	४५,०००	१९.८३	ऋणी खिलुङ्ग एग्रो फार्म, अतिरिक्त धितो
३	परशुराम कार्की	६०,०४७	०.२३	गरीमा विकास बैंक लि, कलंकी	२८,००,०००.००	६०,०४७	१००.००	
४	जंग बहादुर श्रेष्ठ	१२,९००	०.०५	सितापाइला बहुउद्योगी सहकारी संस्था	८५९,९९४.८०	१२,९००	१००.००	
५	सूजना नेपाल	१११,९८९	०.४३	सिद्धार्थ बैंक लि.	४,४८९,३४९.३६	१११,९८९	१००.००	
६	कृष्णा प्रसाद शर्मा	४०,०००	०.१५	आइ. सि. एफ. सि. फाईनान्स लि.	१,६००,०००.००	४०,०००	१००.००	
७	बबी शर्मा	५४,५०२	०.२१	आइ. सि. एफ. सि. फाईनान्स लि.	२,३५९,८००.००	४७,०३६	८६.३०	
८	दिपेन्द्र शर्मा	४१,०६३	०.१६	आइ. सि. एफ. सि. फाईनान्स लि.	२,०५३,९५०.००	४१,०६३	१००.००	
९	सीता शर्मा	७६,९०८	०.२९	आइ. सि. एफ. सि. फाईनान्स लि.	१,१८६,४९५.००	२३,४९५	३०.८७	
१०	भेष राज लोहनी	३७,३२०	०.१४	ग्लोबल आई. एम. ई. बैंक लि	४५,७७९,६६९.२९	३७,३२०	१००.००	अतिरिक्त धितो ग्रीन हिलसिटी प्रा. लि.
११	हरीश चन्द	५०६,२५०	१.९२	ग्लोबल आई. एम. ई. बैंक लि	७,४५१,९८९.५७	१९६,००७	३८.७२	
१२	पराशर प्रसार्ड	१५५,३६९	०.५९	हिमालयन बैंक लि	६,१४८,५९२.९०	१५५,३६९	१००.००	
१३	सुनिल बल्लभ पन्त	२०५,३१४	०.७८	आइ. सि. एफ. सि. फाईनान्स लि.	६,२७७,२२२.००	१३५,१५७	६५.८३	
१४	उमेश मान सिंह	६,५६२	०.०२	राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि.	३९५,७००.००	६,५६२	१००.००	
१५	रोशन श्रेष्ठ	८०,३९६	०.३१	सनराइज बैंक लि	७७,५००,०००.००	८०,३९६	१००.००	
१६	सुभाष श्रेष्ठ	८०,३९५	०.३१	एन. आई. सी. एशिया बैंक लि		८०,३९५	१००.००	
१७	चैतन्य लाल श्रेष्ठ	१८,९७७	०.०७	लुम्बिनी विकास बैंक लि	६००,०००.००	१८,९७७	१००.००	
१८	शकुन्तला हिराचन्द	४४,७९६	०.१७	हिमालयन बैंक लि		४४,७९६	१००.००	युनाईटेड बिडर्स एण्ड इन्जिनियरिंग प्रा. लि.
१९	बासुदेव गिरी	११,९४५	०.०५	कैलाश विकास बैंक लि	५६७,०२९.१५	११,९४५	१००.००	
२०	सीताराम प्रसार्ड	३५५,०८९	१.३५	हिमालयन बैंक लि	६,९९७,८८८.९३	१५०,०००	४२.२४	
२१	मनोज प्रसाद धिताल	११,९९९	०.०४	आइ. सि. एफ. सि. फाईनान्स लि.	४८७,१५६.००	११,९९९	१००.००	
२२	सुधीर कुमार रेग्मी	१४४,७९५	०.५५	प्राइम कमर्सियल बैंक लि	४,४६८,०८३.८७	१२०,०००	८२.८८	
२३	रतन देवी रावल	३,३७९	०.०१	कसमस बचत तथा ऋण सहकारी संस्था लि.		३,३७९	१००.००	
	जम्मा	२,५११,५३५				१,४९९,७४२		



महालक्ष्मी विकास बैंक लिमिटेड  
अपरिष्कृत र परिष्कृत वित्तीय विवरणको तुलना  
२०७५ आषाढ मसान्त

अनुसूची ४.३५  
रु. हजारमा

क्र. स.	विवरण	अपरिष्कृत वित्तीय विवरण अनुसार	परिष्कृत वित्तीय विवरण अनुसार	फरक		फरक हुनको कारण
				रकम	प्रतिशत	
१	जम्मा पैंजी तथा दायित्व (१.१-१.७)	३२,६१६,०४२	३२,५५३,९९४	६२,१२८	०.१९	
१.१	चूला पैंजी	२,६३३,७९७	२,८४४,५०९	(२१०,७०४)	(८.००)	प्रस्तावित बोनस शेयरको कारणले
१.२	जगेडा पैंजी	१,४३०,२२५	१,४५५,७९८	४८४,४२७	३३.८७	प्रस्तावित लाभांश, प्रस्तावित बोनस शेयर तथा NFRS को समायोजनको कारणले
१.३	ऋणपत्र तथा बण्ड	-	-	-	-	
१.४	सापटी	-	-	-	-	
१.५	निलेप (क+ख)	२७,२७६,८४४	२७,२७६,८४४	-	-	
क) स्थानीय मद्रा	२७,२७४,७६६	२७,२७४,७६६	-	-	-	
	ख) विदेशी मद्रा	२,०७९	२,०७९	-	-	
१.६	आयकर दायित्व	-	-	-	-	
१.७	अन्य दायित्व	१,२७५,१७५	१,४८६,७७०	(२११,५१५)	(१६.५१)	प्रस्तावित लाभांश, अपरिष्कृतमा अन्य दायित्वमा कर्जा नोकसानी व्यवस्थाको समावेश गरिएको तथा परिष्कृतमा कर्जा तथा सापट खुदमा देखाईएको तथा उपदान तथा विदा को व्यवस्थामा परिवर्तनले गर्दा
२	जम्मा सम्पत्ति (२.१-१.७)	३२,६१६,०४२	३२,५५३,९९४	६२,१२८	०.१९	
२.१	नगद र बैंक मौज्दाता	१,८२५,०४५	१,९६४,२५७	(१३९,२१२)	(७.६३)	आषाढ मसान्तमा बैंक मौज्दातमा आर्जित व्याजको पोस्टिङ्गले गर्दा
२.२	माग तथा अल्प संचालनामा प्राप्त हुने रकम	६,५५०,२२९	६,४५८,८७३	८१,३५६	१.२४	पुनर्वर्गीकरणको कारणले गर्दा
२.३	लगानी	१,७६७,३५७	१,७६७,३५७	-	-	
२.४	कर्जा तथा सापट	२१,६५९,५२३	२१,६५९,५२३	-	-	
क) घर / जग्गा	१,९२६,३४९	१,९३६,३४९	-	-	-	
	अ) आवासीय घर कर्जा (व्यासिक घर कर्जा र. १ करोड सम्मको बहेक)	१२१,९९३	१२१,९९३	-	-	
आ) व्यावसायिक भवन तथा आवासीय अपार्टमेण्ट निर्माण कर्जा	१०७,१४३	१०७,१४३	-	-	-	
	इ) निर्माण सम्पत्ति भई आय आजन गर्न थालेको व्यापारिक कम्प्लेक्स			-	-	
ई) अन्य रियल स्टेट कर्जा (जग्गा जमीन खरिद तथा लाइटिंग कर्जा समेत)	१,७०७,२१३	१,७०७,२१३	-	-	-	
	छ) आवासीय घर कर्जा	१,६००,६४३	१,६००,६४३	-	-	
ग) मार्जिन कर्जा	११४,०४२	११४,०४२	-	-	-	
	घ) आवधिक कर्जा	४,८४९,०९४	४,८४९,०९४	-	-	
ड) अधिविकर्ष टि.आर / चालु पैंजी कर्जा	७,४३९,८९२	७,४३९,८९२	-	-	-	
	च) अन्य	४,८४७,५०४	४,८४७,५०४	-	-	
२.५	स्थिर सम्पत्ति	३२५,७६१	२९६,९९१	२६,८७०	८.३५	हासकटटी पढ्निमा भएको परिवर्तनको Retrospective समायोजनले
२.६	गैर बैंकिङ सम्पत्ति	-	-	-	-	
२.७	अन्य सम्पत्ति	४९६,९०७	४०४,९९२	९३,९१४	१८.६१	बैंक मौज्दातमा पाउनु पर्ने व्याजको समायोजन तथा स्थगन करको समायोजनले गर्दा
३	नाफा नोकसान हिसाब					
३.१	व्याज आमदानी	३,१९६,४५०	३,१८०,३८५	१६,०६५	०.५०	व्याज आमदानी सच्चाईएको तथा कर्जा अपलेखनले गर्दा
३.२	व्याज खर्च	२,१२१,०८४	२,१२१,०८४	-	-	
क) खुद व्याज आमदानी (३.१(३.२))	१,०७५,३६६	१,०५९,३०२	१६,०६५	१.४९		
	फि, कमिशन र डिस्काउण्ट	९,८१४	९,९०९	(६)	(०.०६)	
३.४	अन्य संचालन आमदानी	१४६,३३६	१४५,९९१	१,१४५	०.०७	लाभांश आमदानीले गर्दा
३.५	सही घटबढाट नाफा नोकसानी (खुद)	२४	२४	-	-	
ख) कल संचालन आमदानी (क+३.३+३.४+३.५)	१,२३१,६२१	१,२१४,४९८	१७,२०४	१.४०		
	कर्मचारी खर्च	२७५,८७६	२९८,२७३	(२२,३१३.००)	(८.१२)	उपदान तथा विदा व्यवस्थाको रकममा Acturial मत्यांकनले गर्दा
३.७	अन्य संचालन खर्च	२४९,६७४	२५१,१२९	(२,२५५)	(०.१०)	हासकटटी समायोजनले गर्दा
	ग) व्यवस्था पूर्व संचालन नाफा (ख-३.६-३.७)	७०६,०७१	६६४,२१६	४३,८५६	५.१३	
३.८	सम्भावित नोकसानी व्यवस्था	६०५,३३०	६०५,३३०	-	-	
घ) संचालन मुनाफा	१००,७४१	५८,८८५	४१,८५६	४१,८५६	१००	
	३.९ गैर संचालन आमदानी / खर्च	६०,२१६	६१,२६८	(१,०५२)	(१.७५)	आमदानीको पुनर्वर्गीकरणले गर्दा
३.१०	सम्भावित नोकसानी व्यवस्थाबाट फिर्ता	७०५,६१५	७०५,७२८	(३४)	(०.००)	लेखापरिक्षण समायोजन
	ड) नियमित कारोबारबाट भएको नाफा (घ+३.१+३.१०)	८६६,६५२	८२५,८८२	४०,७६९	४.७०	
३.११	अताधारण आमदानी / खर्च	(२८,१४१)	(१४,८१०)	(१३,३३२)	४०.३६	व्याज आमदानी सच्चाईएको तथा कर्जा अपलेखनले गर्दा
३.१२	घ) बोनस र कर अधिको नाफा (ड+३.११)	८३८,५०३	८१,०६५	२७,४३८	३.२७	
	कर्मचारी बोनस व्यवस्था	७६,२२८	७३,७३३	२,४९४	३.२७	नाफा रकममा परिवर्तनले गर्दा
३.१३	कर व्यवस्था	२०१,९९९	२३०,२३५	(२१,०९६)	(१४.७३)	स्थगन कर तथा लेखापरिक्षण समायोजनले गर्दा
३.१४	६) खुद नाफा / नोकसान (च-३.१२-३.१३)	५६९,९६६	५०७,०७७	५८,०३९	१.६३	



**MAHALAXMI BIKAS BANK LTD**  
**Unaudited Financial Results (Quarterly)**  
As at Fourth Quarter Ending on 32/03/2075 (16/07/2018) of the Fiscal Year 2074/075

Rs In 000'

S.No.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
<b>1</b>	<b>Total Capital and Liabilities (1.1 to 1.7)</b>	<b>32,616,042</b>	<b>30,311,383</b>	<b>30,001,420</b>
1.1	Paid Up Capital	2,633,797	2,633,797	2,633,797
1.2	Reserve and Surplus	1,430,225	1,191,464	1,091,604
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	-	-	-
<b>1.5</b>	<b>Deposits (a+b)</b>	<b>27,276,844</b>	<b>25,111,151</b>	<b>25,136,613</b>
	a. Domestic Currency	27,274,766	25,108,770	25,133,287
	b. Foreign Currency	2,079	2,381	3,325
1.6	Income Tax Liability	-	-	-
1.7	Other Liabilities	1,275,175	1,374,970	1,139,406
<b>2</b>	<b>Total Assets (2.1 to 2.7)</b>	<b>32,616,042</b>	<b>30,311,383</b>	<b>30,001,420</b>
2.1	Cash & Bank Balance	1,825,045	1,702,716	2,256,145
2.2	Money at Call and Short Notice	6,540,229	4,395,192	5,077,842
2.3	Investment	1,767,357	1,759,459	1,168,157
<b>2.4</b>	<b>Loans and Advances (a+b+c+d+e)</b>	<b>21,659,523</b>	<b>21,647,122</b>	<b>20,722,437</b>
	a. Real Estate Loan	1,936,349	1,909,477	1,876,906
	1. Residential Real Estate Loan ( Except Personal Home Loan upto Rs. 1.5 crore )	121,993	133,635	121,985
	2. Business Complex & Residential Apartment Construction Loan	107,143	111,607	185,098
	3. Income generating Commercial Complex Loan			
	4. Other Real Estate Loan ( Including Land purchase & Plotting )	1,707,213	1,664,235	1,569,822
	b. Personal Home Loan of Rs. 1.5 crore or less	1,600,643	1,468,254	1,269,980
	c. Margin Type Loan	994,042	931,696	626,477
	d. Term Loan	4,849,094	4,820,198	2,272,214
	e. Overdraft Loan/TR Loan/WC Loan	7,431,892	7,638,358	5,736,992
	f. Others	4,847,504	4,879,139	8,939,868
2.5	Fixed Assets	325,781	323,962	300,117
<b>2.6</b>	<b>Non Banking Assets</b>	-	-	-
2.7	Other Assets	498,107	482,933	476,722
<b>3</b>	<b>Profit and Loss Account</b>	<b>Up to This Quarter</b>	<b>Previous Quarter Ending</b>	<b>Corresponding Previous Year's Quarter Ending</b>
3.1	Interest Income	3,196,450	2,259,727	1,647,663
3.2	Interest Expenses	2,121,084	1,540,814	867,772
	<b>A. Net Interest Income (3.1-3.2)</b>	<b>1,075,366</b>	<b>718,913</b>	<b>779,891</b>



3.3	Fees, Commission and Discount	9,894	359	5,686
3.4	Other Operating Income	146,336	112,766	101,176
3.5	Foreign Exchange Gain/ Loss (Net)	24	126	109
	<b>B. Total Operating Income (A.+3.3+3.4+3.5)</b>	<b>1,231,621</b>	<b>832,163</b>	<b>886,862</b>
3.6	Staff Expenses	275,876	187,394	111,102
3.7	Other Operating Expenses	249,674	167,818	141,433
	<b>C. Operating Profit Before Provision (B.- 3.6-3.7)</b>	<b>706,071</b>	<b>476,952</b>	<b>634,328</b>
3.8	Provision for Possible Losses	605,330	305,937	505,581
	<b>D. Operating Profit (C-3.8)</b>	<b>100,741</b>	<b>171,015</b>	<b>128,747</b>
3.9	Non Operating Income/Expenses (Net)	60,216	18,190	45,076
3.10	Write Back of Provision for Possible Loss	705,695	382,310	596,101
	<b>E. Profit from Regular Activities (D+3.9+3.10)</b>	<b>866,652</b>	<b>571,514</b>	<b>769,924</b>
3.11	Extraordinary Income/Expenses (Net)	(28,149)	(42,097)	(40,240)
	<b>F. Profit before Bonus and Taxes ( E. + 3.11)</b>	<b>838,503</b>	<b>529,417</b>	<b>729,683</b>
3.12	Provision for Staff Bonus	76,228	48,129	66,335
3.13	Provision for Tax	201,139	144,387	219,102
	<b>G. Net Profit/Loss (F.-3.12-3.13)</b>	<b>561,136</b>	<b>336,902</b>	<b>444,246</b>
<b>4</b>	<b>Ratios</b>	<b>At the End of This Quarter</b>	<b>Previous Quarter Ending</b>	<b>Corresponding Previous Year's Ending</b>
4.1	Capital Fund To RWA ( As per NRB Directive)	16.86	15.31	14.62
4.2	Non Performing Loan (NPL) to Total Loan	3.88	3.97	3.63
4.3	Total Loan Loss Provision to Total NPL	86.56	83.54	67.75
4.4	Cost of Funds	9.01	8.63	7.00
4.5	Credit to Deposit Ratio ( Calculated as per NRB Directives)	69.11	75.22	71.84
4.6	Base rate	12.34	12.11	11.38
4.7	Average Spread Rate	4.28	4.39	5.18
<b>Additional Information</b>				
4.8	Earning Per Share ( Annualized )	21.31	17.06	27.84
4.9	Return on Total Assets ( Annualized )	1.72	1.48	2.51
4.10	Networth per Share	154.30	145.24	132.45

Note: The figures are regrouped and rearranged whenever necessary.

The Unaudited Financial figures are subject to change from External auditors and Regulatory Authority.

Loan and Advances has been presented on Gross figure and Loan loss provision has been presented under other liabilities.

Corresponding previous year figure includes the previous year audited figure.



नेपाल राष्ट्र बैंक  
विकास बैंक सुपरिवेक्षण विभाग

पत्रसंख्या: वि.बै.सु.वि./गैरस्थलगत/महालक्ष्मी/०७५/७६ २१.८.२५



केन्द्रीय कार्यालय  
बालुवाटार, काठमाडौं।

फोन नं.: ४४१२३०९  
फ्याक्स नं.: ४४१४९४३

Site: [www.nrb.org.np](http://www.nrb.org.np)  
Email: [nrbdbsd@nrb.org.np](mailto:nrbdbsd@nrb.org.np)  
पोस्ट बक्स: ७३

मिति: २०७५/०६/०४

✓ श्री महालक्ष्मी विकास बैंक लिमिटेड,  
दरबारमार्ग, काठमाडौं।

विषय: लाभांश घोषणा/वितरण तथा वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, सोसँग सम्बन्धित अनुसूचीहरु, लेखापरीक्षकको प्रतिवेदन, लङ्गफर्म अडिट रिपोर्ट समेतका आधारमा गैर स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरुका सम्बन्धमा देहाय बमोजिमका निर्देशनहरु शेयरधनीहरुको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गरी कार्यान्वयन गर्ने र रु. २१,०७,०३,७९६- (अक्षरेपी एकाइस करोड सात लाख तीन हजार सात सय छ्यान्तब्बे मात्र) बराबरको बोनश सेयर तथा नगद लाभांश रु. १८,४३,६५,८२१- (अक्षरेपी अठार करोड त्रिचालिस लाख पैसाहरु हजार आठ सय एक्काइस मात्र) अन्य प्रचलित कानूनी व्यवस्थाको पालना हुने गरी साधारण सभाबाट पारित गरी वितरण गर्ने स्वीकृति तथा वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु।

क) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उप दफा (३) बमोजिम स्वतन्त्र संचालक नियुक्त गरी यस बैंकलाई जानकारी दिनुहुन।

ख) यस बैंकबाट जारी इ.प्रा.निर्देशन नं. १०/०७५ को बुँदा नं. ७ मा यस बैंकबाट इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोमा उक्त व्यवस्थाको पालना नगर्ने संस्थापक शेयरधनीलाई तोकिएको सीमा कायम नगरेसम्म नगद लाभांश तथा बोनश शेयर वितरण नगर्ने र संस्थाबाट जारी गरिने हकप्रद शेयरमा सहभागी नगराउनु हुन।

ग) यस बैंकबाट जारी एकीकृत निर्देशन नं १९/०७५ बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पूर्णरूपमा पालना गर्नुहुन।

घ) संस्थाको निस्कृत कर्जाको प्रतिशत उच्च देखिएकोले सोलाई वाञ्छित सीमा भित्र ल्याउनुहुन।

ड) आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा यस बैंकबाट औल्याएका थप अन्य कैफियतहरु पुनः नदोहोरिने गरी सुधार गर्नुहुन।

भवदीय,  
  
(भुवनेश्वर भट्टराई)

उप निर्देशक

बोधार्थ:

श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।  
श्री नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई।



# महालक्ष्मी विकास बैंक लि. Mahalaxmi Bikas Bank Ltd.

(नेपाल राष्ट्र बैंकबाट "ख" बर्गको राष्ट्रिय स्तरको इनामत प्राप्त संस्था)

पत्र संख्या: एमविबि/के.का./०७५/७६/

मिति: २०७५/०६/११

श्री नेपाल राष्ट्र बैंक  
विकास बैंक सुपरिवेक्षण विभाग  
बालुवाटार, काठमाडौं।

## विषय: वित्तीय विवरण प्रकाशित गर्न स्वीकृति प्रदान गर्दा प्राप्त भएको निर्देशन सम्बन्धमा ।

महाशय,

उपरोक्त विषयमा तहांको मिति २०७५/०६/०४ को पत्र संख्या वि.वै.सु.वि./गैरस्थलगत/महालक्ष्मी/ ०७५/७६ च.न. ३२ को पत्रबाट यस संस्थाको आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नु भएको पत्रमा उल्लेखित निर्देशनहरुको सन्दर्भमा बुँदागत रूपमा देहाय बमोजिमको व्यहोरा अनुरोध गर्दछौं ।

- (क) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था बमोजिम यस संस्थामा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने सम्बन्धमा आवश्यक गृहकार्य भै रहेको व्यहोरा अनुरोध गर्दछौं ।
- (ख) निर्देशन बमोजिम गरिने व्यहोरा अनुरोध छ ।
- (ग) आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी तहांको निर्देशन नं. १९/०७५ मा भएको व्यवस्थाको पालना गरिने व्यहोरा अनुरोध गर्दछौं ।
- (घ) निर्देशन बमोजिम गरिने व्यहोरा अनुरोध छ ।
- (ङ) आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा त्यस बैंकबाट निरीक्षण तथा सुपरिवेक्षणको क्रममा देखिएका कैफियतहरु दोहरिन नदिन आवश्यक व्यवस्था गरिने व्यहोरा अनुरोध गर्दछौं ।

भवदीय,

बोधार्थ:

नेपाल राष्ट्र बैंक  
बैंक तथा वित्तीय संस्था नियमन विभाग  
बालुवाटार, काठमाडौं।



(किशोर राज लामिछाने)  
प्रमुख कार्यकारी अधिकृत



## महालक्ष्मी विकास बैंक लि.

### प्रबन्धपत्रमा संशोधन प्रस्ताव सम्बन्धी

#### ३ महले विवरण

हालको व्यवस्था	संशोधनका लागी प्रस्तावित व्यवस्था	संशोधन गर्नुपर्ने कारण
<p>५. विकास बैंकको पूँजीको संरचना</p> <p>(ख) विकास बैंकको जारी पूँजी रु. २,६३,३७,९७,४३४/- (अक्षरेपी दुई अरब त्रीसटी लाख एक हजार चौसालीस लाख सय चौतीस) हुनेछ। सो पूँजी लाई प्रतिसेयर रु. १००/- दरका २,६३,३७,९७४.३४ (दुई करोड त्रीसटी लाख सैतीस हजार नौ सय चौहत्तर दशमलव चौतीस) थान साधारण शेयरमा विभाजन गरिएको छ।</p>	<p>५. विकास बैंकको पूँजीको संरचना</p> <p>(ख) विकास बैंकको जारी पूँजी रु. २,८४,४५,०९,२३०/- (अक्षरेपी दुई अरब चौरासी करोड पैतालीस लाख एक हजार दुई सय तीस) हुनेछ। सो पूँजीलाई प्रति सेयर रु. १००/- दरका २,८४,४५,०९.२३० (दुई करोड चौरासी लाख पैतालीस हजार बाह्र दशमलव तीस)</p>	<p>चुक्ता पूँजीको द प्रतिशतको अनुपातमा बोनस सेयर जारी हुने भएकाले सो बमोजिम पूँजीको संरचना परीवर्तन गर्नु पर्ने भएकाले।</p>
<p>५.(ग) विकाश बैंकको चुक्ता पूँजी रु. २,६३,३७,९७,४३४/- (अक्षरेपी दुई अरब त्रीसटी करोड सैतीस लाख सन्तानब्बे हजार चार सय चौतीस) हुनेछ।</p>	<p>५(ग) विकास बैंकको चुक्ता पूँजी रु. २,८४,४५,०९,२३०/- (अक्षरेपी दुई अरब चौरासी करोड पैतालीस लाख एक हजार दुई सय तीस) हुनेछ।</p>	<p>चुक्ता पूँजीको द प्रतिशतको अनुपातमा बोनस सेयर जारी हुने भएकाले सो बमोजिम पूँजीको संरचना परीवर्तन गर्नु पर्ने भएकाले।</p>

### नियमावलीमा संशोधन प्रस्ताव सम्बन्धि ३ महले बिबरण

हालको व्यवस्था	संशोधनका लागी प्रस्तावित व्यवस्था	संशोधन गर्नुपर्ने कारण
<p><u>१७. स्वतन्त्र सञ्चालक सम्बन्धी व्यवस्था, संख्या र योग्यता :</u></p> <p>१) यस बैंकमा नेपाल राष्ट्र बैंकले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनले तोकेको व्यवस्थाको अधिनमा रहि कायम गरेको व्यावसायीक विशेषज्ञको सुचिबाट बैंकको सञ्चालक समितिले नियुक्ती गरेको १ जना व्यावसायीक सञ्चालक नै स्वतन्त्र सञ्चालक को रूपमा रहनेछन्। स्वतन्त्र सञ्चालकको काम कर्तव्य अधिकार, तथा सुविधा र कार्यकाल नियम १६ मा उल्लेख भए बमोजिम हुनेछ।</p>	<p><u>१७ स्वतन्त्र सञ्चालकको नियुक्ती, संख्या, कार्यकाल, योग्यता तथा नियुक्ती प्रक्रिया सम्बन्धी व्यवस्था :</u></p> <p>(१) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम स्वतन्त्र सञ्चालक हुन योप्य भएको व्यक्ति मध्ये बाट सञ्चालक समितिले एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ।</p> <p>(२) निजको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम बढीमा चार वर्षको हुनेछ र निजको पुनःनियुक्ती हुन सक्ने छैन।</p> <p>(३) स्वतन्त्र सञ्चालकको काम, कर्तव्य, र अधिकार अन्य सञ्चालक सरह हुनेछ।</p>	<p>बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम स्वतन्त्र सञ्चालक को नियुक्ती सम्बन्धी व्यवस्था अनुसार भाषागत सुधार गरीएको।</p>



हालको व्यवस्था	संशोधनका लागी प्रस्तावित व्यवस्था	संशोधन गर्नुपर्ने कारण
<p><u>२९. सञ्चालक समितिको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था:</u></p> <p>(घ) वित्तीय संस्थाको कामको सिलसिलामा सञ्चालकलाई प्रदान गरिने दैनिक तथा भ्रमण भत्ता साधारण सभाले तोकीदिए वमोजीम वमोजिम हुनेछ।</p>	<p><u>२९ सञ्चालकको बैठक भत्ता, दैनिक भत्ता तथा भ्रमण खर्च र अन्य सुविधा सम्बन्धी व्यवस्था:</u></p> <p>(घ) विकास बैंकको कामको सिलसिलामा सञ्चालकलाई प्रदान गरिने दैनिक भत्ता तथा भ्रमण खर्च देहाय वमोजिम हुनेछ : <b>नेपाल, भारत बाहेक अन्य देश (युएस डलर)</b> अध्यक्ष होटल खर्च ३५०, खाना खर्च १२५, दैनिक भ्रमण भत्ता वापतको सुविधा १०० सञ्चालक होटल खर्च ३००, खाना खर्च १००, दैनिक भ्रमण भत्ता वापतको सुविधा १०० <b>भारत (भा.रु)</b> अध्यक्ष होटल खर्च १०,०००, खाना खर्च ४,०००, दैनिक भ्रमण भत्ता वापतको सुविधा ३,७५० सञ्चालक होटल खर्च ८,०००, खाना खर्च ३,५०० दैनिक भ्रमण भत्ता वापतको सुविधा ३,५०० <b>नेपाल (ने.रु)</b> अध्यक्ष होटल खर्च १०,०००, खाना खर्च ४,०००, दैनिक भ्रमण भत्ता वापतको सुविधा ३,७५० सञ्चालक होटल खर्च ८,०००, खाना खर्च ३,५००, दैनिक भ्रमण भत्ता वापतको सुविधा ३,५००</p>	<p>नियमावलीमा दैनिक भत्ता तथा भ्रमण खर्चको व्यवस्था गर्नु आवश्यक देखिएकाले,</p>
<p>(ङ) अन्य सुविधा साधारण सभाले समयमा निर्धारण गरे वमोजिम हुनेछ।</p>	<p>(ङ) विकास बैंकको कामको सिलसिलामा अध्यक्ष तथा सञ्चालक स्वदेश तथा विदेश भ्रमणमा जानु पर्ने भएमा परिवहन सुविधा, हवाई टिकट, संचार खर्च, भिषा शुल्क बास्तविक बिल अनुसार प्रदान गरीने छ।</p>	<p>नियमावलीमा सुविधाको व्यवस्था गर्नु आवश्यक देखिएकाले,</p>



Financial Statements as per  
**Nepal Financial  
Reporting Standards**



**S. R. PANDEY & CO.**  
**Chartered Accountants**

2nd Floor, House No. 2979/33  
Nabil Galli, Maharajgunj  
P. O. Box No. 2343  
Kathmandu, Nepal

Tel.: 977-1-4720983, 2104700  
Fax: 977-1-4720983  
e-mail: info@srp.com.np

**INDEPENDENT AUDITOR'S REPORT  
TO THE SHAREHOLDERS OF MAHALAXMI BIKAS BANK LIMITED**

- We have audited the accompanying financial statements of **Mahalaxmi Bikas Bank Limited**, which comprise the Statement of Financial Position as at Ashad 32, 2075, (July 16, 2018) and the Statement of Profit or Loss and Other Comprehensive Income, Statement of Change in Equity, Statement of Cash Flows for the year then ended, and a summary of significant accounting policies and other explanatory information.

**Management's Responsibility for the Financial Statements**

- Management is responsible for the preparation and fair presentation of these financial statements in accordance with Nepal Financial Reporting Standards and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud and error.

**Auditor's Responsibility**

- Our responsibility is to express an opinion on these financial statements based on our audit. We conducted our audit in accordance with Nepal Standards on Auditing. Those Standards require that we comply with ethical requirements and plan and perform the audit to obtain reasonable assurance about whether the financial statements are free from material misstatement.

An audit involves performing procedures to obtain audit evidence about the amounts and disclosures in the financial statements. The procedures selected depend on the auditor's judgement, including the assessment of the risks of material misstatement of the financial statements, whether due to fraud or error. In making those risk assessments, the auditor considers internal control relevant to the entity's preparation and fair presentation of the financial statements in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the entity's internal control. An audit also includes evaluating the appropriateness of the accounting policies used and the reasonableness of accounting estimates made by the management, as well as evaluating the overall presentation of the financial statements.

We believe that our audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion.

**Opinion**

- In our opinion, the financial statement presents fairly, in all material respects, the financial position of **Mahalaxmi Bikas Bank Limited**, as at Ashad 32, 2075 (July 16, 2018), and its financial performance, cash flows, changes in equity for the year then ended, and a summary of significant accounting policies and other explanatory information, in accordance with Nepal Financial Reporting Standards and comply with Company Act, 2063.

**Report on Other Legal and Regulatory Requirements**

- On the basis of our examination, we would like to further report that:
  - We have obtained all the information and explanations, which were considered necessary for the purpose for our audit.
  - The financial statements are in agreement with the books of account maintained by the bank.
  - In our opinion, proper books of accounts as required by the law have been kept by the bank.
  - During our examination of the books of account of the bank, we have not come across the cases where the Board of Directors or any member thereof or any representative or any office holder or any employee of the bank has acted contrary to the provisions of law or caused loss or damage to the bank.
  - The operations of the bank are within its jurisdiction.
  - The bank has not acted in a manner to jeopardize the interest and security of the depositors and shareholders.
  - The bank has a centralized core accounting system and details of the branches are adequate for the purpose of our audit, and
  - We have not come across any fraudulence in the accounts, so far as it appeared from our examination of the book.

Date: 2075/05/11  
Place: Kathmandu



Sudarshan Raj Pandey, FCA  
Senior Partner





## MAHALAXMI BIKAS BANK LTD

### Statement of Financial Position

As on 32nd Ashad 2075

Amount in NRs.

Particulars	Notes	32 Ashad 2075	Restated	Restated
			31 Ashad 2074	31 Ashad 2073
<b>Assets</b>				
Cash and cash equivalent	4.1	7,070,896,350	5,756,303,588	2,027,712,761
Due from Nepal Rastra Bank	4.2	1,352,234,075	1,577,683,878	1,200,006,037
Placement with Bank and Financial Institutions	4.3	-	-	-
Derivative financial instruments	4.4	-	-	-
Other trading assets	4.5	-	-	-
Loan and Advances to B/FIs	4.6	-	-	-
Loans and advances to customers	4.7	21,554,922,875	20,654,668,983	8,667,469,627
Investment in securities	4.8	1,802,658,871	1,174,969,960	375,701,170
Current Tax Assets	4.9	54,864,482	131,769,565	53,512,520
Investment in subsidiaries	4.10	-	-	-
Investment in Associates	4.11	-	-	-
Investment property	4.12	374,385,706	440,895,251	488,677,605
Property and equipment	4.13	242,901,727	221,249,374	111,906,330
Intangible Assets	4.14	5,378,716	5,186,488	2,354,464
Deferred tax assets / (liability)	4.15	-	-	-
Other assets	4.16	271,421,651	250,453,432	107,578,545
<b>Total Assets</b>		<b>32,729,664,453</b>	<b>30,213,180,519</b>	<b>13,034,919,059</b>
<b>Liabilities and Equity</b>				
<b>Liabilities</b>				
Due to Bank and Financial Institutions	4.17	-	-	-
Due to Nepal Rastra Bank	4.18	-	-	-
Derivative Financial instruments	4.19	-	-	-
Deposit from customers	4.20	27,276,844,462	25,136,612,870	10,861,523,871
Borrowings	4.21	-	-	-
Current Tax Liabilities	4.9	-	-	-
Provisions	4.22	5,372,692	12,925,433	33,502
Deferred tax assets / (liability)	4.15	166,019,273	182,957,380	239,295,853
Other liabilities	4.23	589,322,468	420,758,258	130,596,467
Debt securities issued	4.24	-	-	-
Subordinated Liabilities	4.25	-	-	-
<b>Total Liabilities</b>		<b>28,037,558,895</b>	<b>25,753,253,941</b>	<b>11,231,449,693</b>
<b>Equity</b>				
Share Capital	4.26	2,633,797,444	2,633,797,444	1,386,233,344



Share premium		-	-	-
Retained earning		1,217,901,719	1,071,055,516	27,676,604
Reserves	4.27	840,406,395	755,073,618	389,559,418
Total equity attributable to equity holders		4,692,105,558	4,459,926,578	1,803,469,366
Non-controlling interests		-	-	-
<b>Total equity</b>		<b>4,692,105,558</b>	<b>4,459,926,578</b>	<b>1,803,469,366</b>
<b>Total equity and liabilities</b>		<b>32,729,664,453</b>	<b>30,213,180,519</b>	<b>13,034,919,059</b>
Contingent liabilities and commitment	4.28	1,023,454,801	877,736,366	197,588,477
Net assets value per share		178.15	169.33	130.10

Rajesh Upadhyay  
Chairman

Sanjay Giri  
Director

Rajesh Kumar Rauniar  
Director

As per our report of even date

Shyam Sundar Rungta  
Director

Rupendra Poudel  
Director

Rahul Agrawal  
Director


Sudarshan Raj Pandey, FCA  
Senior Partner  
S.R. Pandey & Co.  
Chartered Accountants

Krishna Raj Lamichhane  
Chief Executive Officer

Sagar Sharma  
Sr. Deputy CEO

Prem Prasad Regmi  
Head: Finance Department

Date: 2018/08/27  
Place: Kathmandu





**MAHALAXMI BIKAS BANK LTD**  
**Statement of Profit or Loss**  
for the period from 1st Shrawan 2074 - 32nd Ashad 2075

	Notes	2074-75 NPR	Restated 2073-74 NPR
Interest Income	4.29	3,213,408,508	1,706,899,106
Interest Expense	4.30	(2,121,083,544)	(867,771,651)
<b>Net interest income</b>		<b>1,092,324,964</b>	<b>839,127,455</b>
Fees and Commission Income	4.31	15,498,121	13,529,823
Fees and Commission Expense	4.32	3,321,966	1,017,183
<b>Net fee and Commission income</b>		<b>12,176,155</b>	<b>12,512,640</b>
<b>Net interest fee and commission income</b>		<b>1,104,501,119</b>	<b>851,640,095</b>
Net Trading Income	4.33	-	-
Other Operating Income	4.34	212,287,431	189,853,332
<b>Total operating income</b>		<b>1,316,788,550</b>	<b>1,041,493,427</b>
Impairment charge/(reversal) for loans and other losses	4.35	(44,263,172)	(50,783,915)
<b>Net Operating income</b>		<b>1,272,525,378</b>	<b>990,709,512</b>
Personal Expense	4.36	374,147,172	194,873,462
Other Operating Expenses	4.37	201,670,233	124,623,970
Depreciation and amortisation	4.38	47,071,971	37,945,583
<b>Operating expenses</b>		<b>622,889,376</b>	<b>357,443,015</b>
<b>Net operating Profit</b>		<b>649,636,002</b>	<b>633,266,497</b>
Non operating income	4.39	4,687,652	11,228,894
Non operating expense	4.40	(16,379,680)	(51,042,467)
<b>Profit before income tax</b>		<b>637,943,974</b>	<b>593,452,924</b>
Income tax expense	4.41		
Current tax		(198,935,632)	(106,505,678)
Deferred tax income / (expense)		13,147,335	5,726,431
<b>Profit for the year</b>		<b>452,155,677</b>	<b>492,673,677</b>
<b>Profit attributable to:</b>			
Non-controlling interests		-	-
Equity shareholders of the bank		452,155,677	492,673,677
<b>Profit for the period</b>		<b>452,155,677</b>	<b>492,673,677</b>
<b>Earnings per share:</b>			
Basic earnings per ordinary share (NPR) (Initially Reported)			27.84
Earning per share (NPR) (Restated)			18.71
Basic earnings per ordinary share (NPR)		17.17	

Rajesh Upadhyay  
Chairman

Sanjay Giri  
Director

Rajesh Kumar Rauniar  
Director

As per our report of even date

Shyam Sundar Rungta  
Director

Rupendra Poudel  
Director

Rahul Agrawal  
Director

Sudarshan Raj Pandey, FCA  
Senior Partner  
S.R. Pandey & Co.  
Chartered Accountants

Krishna Raj Lamichhane  
Chief Executive Officer

Sagar Sharma  
Sr. Deputy CEO

Prem Prasad Regmi  
Head: Finance Department

Date: 2018/08/27  
Place: Kathmandu



**MAHALAXMI BIKAS BANK LTD**  
**Statement of Other Comprehensive Income**  
for the period from 1st Shrawan 2074 - 32nd Ashad 2075

	Notes	2074-75 NPR	Restated 2073-74 NPR
<b>Profit for the year</b>		<b>452,155,677</b>	<b>492,673,677</b>
<b>Other comprehensive income:</b>			
<b>Fair value reserve (investment in equity instrument):</b>			
Net change in fair value		-	-
Net amount transferred to profit & loss			
<b>Net gain(Loss) on revaluation</b>		-	-
Actuarial (losses)/gains on retirement benefit obligations		15,179,560	(18,120,790)
Income tax relating to all components of Other Comprehensive Income		(4,553,868)	5,436,237
<b>Other comprehensive income for the year, net of taxation</b>			
<b>Total comprehensive income for the year</b>		<b>462,781,369</b>	<b>479,989,124</b>
<b>Total comprehensive income attributable to:</b>		-	-
Non-controlling interests		-	-
Equity shareholders		462,781,369	479,989,124
<b>Total Comprehensive income for the period</b>		<b>462,781,369</b>	<b>479,989,124</b>

Rajesh Upadhyay  
Chairman

Sanjay Giri  
Director

Rajesh Kumar Rauniar  
Director

As per our report of even date

Shyam Sundar Rungta  
Director

Rupendra Poudel  
Director

Rahul Agrawal  
Director

Sudarshan Raj Pandey, FCA  
Senior Partner  
S.R. Pandey & Co.  
Chartered Accountants

Krishna Raj Lamichhane  
Chief Executive Officer

Sagar Sharma  
Sr. Deputy CEO

Prem Prasad Regmi  
Head: Finance Department

Date: 2018/08/27  
Place: Kathmandu

**MAHALAXMI BIKAS BANK LTD**  
**Statement of Changes in Equity**  
for the period from 1st Shrawan 2074 - 32nd Ashad 2075

Particulars	Share capital	Retained earnings	General Reserve	Exchange Fluctuation Reserve	Deferred Tax Reserve	Fair Value reserve	Employee Capacity Enhancement Fund	Investment Adjustment Reserve	Institution CSR Fund	Available for sale reserve	Total
NRs	NRs	NRs	NRs	NRs	NRs	NRs	NRs	NRs	NRs	NRs	NRs
As at 31st Ashad 2073	1,386,233,344	(420,629,426)	45,571,001	175,966	141,645,573	-	-	32,873,921	-	-	1,385,870,379
Adjustments (Note XX)	-	448,306,032	-	-	-	-	-	(30,707,045)	-	-	417,598,987
Restated Balance as at 31st Ashad 2073	1,386,233,344	27,676,606	45,571,001	175,966	141,645,573	-	-	2,166,876	-	-	1,803,469,366
Comprehensive income for the year	-	492,673,677	-	-	-	-	-	-	-	-	492,673,677
Other comprehensive income, net of tax	-	-	-	-	-	-	-	-	-	-	-
Remeasurements of defined benefit liability(asset)	(12,684,553)	-	-	-	-	-	-	-	-	-	(12,684,553)
Fair value reserve (Investment in equity instruments)	-	-	-	-	-	-	-	-	-	-	-
Net change in fair value	-	-	-	-	-	-	-	-	-	-	-
Net amount transferred to profit or loss	-	-	-	-	-	-	-	-	-	-	-
Net gain (loss) on revaluation	-	-	-	-	-	-	-	-	-	-	-
Cash flow hedges:	-	-	-	-	-	-	-	-	-	-	-
Effective portion of changes in fair value	-	-	-	-	-	-	-	-	-	-	-
Net Amount reclassified to profit or loss	-	-	-	-	-	-	-	-	-	-	-
Total comprehensive income for the year	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Reserve during the year	-	(88,849,219)	88,849,219	-	-	-	-	-	-	-	-
Transfer from reserve during the year	-	-	-	-	-	-	-	-	-	-	-
Transactions with owners, directly recognised in equity	-	-	-	-	-	-	-	-	-	-	-
Issue of Bonus Share	-	-	-	-	-	-	-	-	-	-	-
Adjustment from Merger	1,247,564,100	536,925,022	42,876,098	-	35,839,803	-	-	1,038,249	2,888,813	-	2,167,132,085
Issue of Share Capital	-	-	-	-	-	-	-	-	-	-	-
Dividend to equity holders	-	-	-	-	-	-	-	-	-	-	-
Bonus shares issued	-	-	-	-	-	-	-	-	-	-	-
Cash dividend paid	-	(27,305)	-	27,305	-	-	-	-	-	-	-
Deferred Tax Reserve	-	112,596,762	-	-	(112,596,762)	-	-	-	-	-	-
Investment Adjustment Reserve	-	(1,189,641)	-	-	-	-	-	-	-	-	-
Employee Capability Enhancement Fund	(959,375)	-	(4,442,461)	-	-	-	-	959,375	-	-	-
Institution CSR Fund	-	9,336,003	-	-	-	-	-	-	4,442,461	-	-
Deferred Tax Impact of Investment Adj.	-	-	-	-	-	-	-	-	-	-	9,336,003
Total contributions by and distributions	2,633,797,444	1,071,055,516	77,296,318	203,271	64,888,614	959,375	4,394,766	7,331,274	-	4,459,926,578	-
Balance as at Ashad end 2074	2,633,797,444	1,071,055,516	77,296,318	203,271	64,888,614	-	959,375	7,331,274	-	4,459,926,578	-
As at 1st shrawan 2074	-	-	-	-	-	-	-	-	-	-	-



**महालक्ष्मी विकास बैंक लि.**  
**Mahalaxmi Bikas Bank Ltd.**

१७ओं वार्षिक प्रतिवेदन  
आर्थिक वर्ष २०६८/०६९

Adjustments (Note XX)	-	-	-	-	959,375	4,394,766	7,331,274	-	4,459,926,578
Restated Balance as at 31st Ashad 2074	2,633,797,444	1,071,055,516	77,296,318	203,271	64,888,614				
Comprehensive income for the year									
Profit for the year	452,155,677	-	-	-					452,155,677
Other comprehensive income, net of tax									
Remeasurements of defined benefit liability/(asset)	10,625,692								10,625,692
Fair value reserve (investment in equity instruments)									
Net change in fair value									
Net amount transferred to profit or loss									
Net gain (loss) on revaluation									
Cash flow hedges:									
Effective portion of changes in fair value									
Net amount reclassified to profit or loss									
Total comprehensive income for the year	(101,419,435)	01,419,435	-	-					
Transfer to Reserve during the year									
Transfer from reserve during the year									
Transactions with owners, directly recognised in equity									
Issue of Bonus Share	-	-	-	-					
Issue of Share Capital	-	-	-	-					
Dividend to equity holders									
Bonus shares issued									
Cash dividend paid	(237,041,770)								(237,041,770)
Exchange Fluctuation Fund	-	(6,119)	-	6,119	-				
Deferred Tax Reserve	-	21,484,615	-	-	(21,484,615)				
Deferred Tax Impact of Investment Adj.	-	8,344,640	-	-					8,344,640
Investment Adjustment Reserve	-	(3,185,500)	-	-		3,185,500			
Employee Capability Enhancement Fund	-	959,375	-	-	(959,375)				
Utilization of Institution CSR Fund	-	-	-	-			(1,905,259)	-	(1,905,259)
Institution CSR Fund	-	(5,070,972)	-	-			5,070,972	-	
Total contributions by and distributions									
Balance as at Ashad end 2075	2,633,797,444	1,217,901,719	78,715,753	209,390	43,403,999	-	7,580,266	10,496,987	4,692,105,558

Rajesh Upadhyay  
Chairman  
Sanjay Giri  
Director  
Shyam Sundar Rungta  
Director  
Krishna Raj Lamichhane  
Chief Executive Officer

Rajesh Kumar Rauniar  
Director  
Rahul Agrawal  
Director  
Rupendra Poudel  
Director  
Sagar Sharma  
Sr. Deputy CEO

Sudarshan Raj Pandey, FCA  
Senior Partner  
S.R. Pandey & Co.  
Chartered Accountants

Prem Prasad Regmi  
Head: Finance Department

As per our report of even date

Date: 2018/08/27  
Place: Kathmandu



**MAHALAXMI BIKAS BANK LTD**

**Statement of Cash Flows**

Mahalaxmi Bikas Bank Limited

for the period from 1st Shrawan 2074 - 32nd Ashad 2075

	Notes	2074-75 NRs '000	Restated 2073-74 NRs '000
<b>Cash flows from operating activities</b>			
Loss / (profit) before taxation		477,868,260	511,156,941
Adjustments for non-cash items and non operating adjustments			
Depreciation & Impairment of PPE		(47,071,971)	(37,945,583)
Gain on disposal of assets		(33,832,175)	(34,138,182)
Dividend income		23,067,052	10,837,648
Defined benefit plan net charge		40,844,944	30,078,300
Changes in Operating assets and Liabilities			
Change in operating assets		(844,317,028)	(12,208,331,288)
Change in operating liabilities		2,560,145,669	16,717,184,966
Contributions to defined benefit schemes		-	-
Taxes paid		(275,840,715)	(28,248,633)
Net cash from operating activities		1,900,864,036	4,960,594,169
<b>Cash flows from investing activities</b>			
Purchase of property, plant and equipment		44,664,964	(68,566,092)
Disposal of property, plant and equipment		-	4,173,378
Investment in subsidiaries, associates & joint ventures		-	-
Purchase of investment securities		(619,344,271)	(789,932,787)
Disposal and maturity of investment securities		-	-
Dividends received from investment in securities		-	-
<b>Net cash used in investing activities</b>		<b>(574,679,307)</b>	<b>(854,325,501)</b>
Cash flows from financing activities			
Issue of ordinary and preference share capital, net of expenses		-	-
Dividends paid to ordinary shareholders, net of scrip		(237,041,770)	
<b>Net cash (used in)/from financing activities</b>		<b>(237,041,770)</b>	<b>-</b>
<b>Net increase/(decrease) in cash and cash equivalents</b>		<b>1,089,142,959</b>	<b>4,106,268,668</b>
Cash and cash equivalents at beginning of year		7,333,987,466	3,227,718,798
Effect of exchange rate changes on cash & cash equivalents		-	-
<b>Cash and cash equivalents at end of year</b>		<b>8,423,130,425</b>	<b>7,333,987,466</b>

Rajesh Upadhyay  
Chairman

Sanjay Giri  
Director

Rajesh Kumar Rauniar  
Director

As per our report of even date

Shyam Sundar Rungta  
Director

Rupendra Poudel  
Director

Rahul Agrawal  
Director

Sudarshan Raj Pandey, FCA  
Senior Partner  
S.R. Pandey & Co.  
Chartered Accountants

Krishna Raj Lamichhane  
Chief Executive Officer

Sagar Sharma  
Sr. Deputy CEO

Prem Prasad Regmi  
Head: Finance Department

Date: 2018/08/27  
Place: Kathmandu



Notes to the Financial Statements  
Mahalaxmi Bikas Bank Limited  
For the year ended 32nd Ashad, 2075

## 1. General Information

Mahalaxmi Bikas Bank Limited, formed after the merger of Yeti Development Bank Limited and Mahalaxmi Bikas Bank Limited, (the "Bank") is a limited liability company domiciled in Nepal. The address of its registered office is G.P.O. Box 12711, Durbarmarg, Kathmandu, Nepal. The Bank is listed on the Nepal Stock Exchange Limited with code MLBL. The Bank has obtained "Class B" (National Level) license from Nepal Rastra Bank having NRB code 12009000 and carrying out banking activities in Nepal.

## 2. Basis of Preparation

### 2.1 Statement of Compliance

The financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) issued by the Accounting Standards Board of Nepal on 13th September 2013. NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

### 2.2 Reporting Period and Approval of financial statement

The Bank follows the Nepalese financial year based on the Nepalese calendar.

The accompanied financial statements have been approved by the Board of Directors on its meeting held on 2075 Bhadra 11 and have been recommended for adoption by shareholders in the Annual General Meeting.

### 2.3 Functional and Presentation currency & Presentation of Assets and Liabilities

Financial statements are denominated in Nepalese Rupees, which is the functional and presentation currency of the Bank.

The statement of profit or loss has been prepared using classification 'by nature' method.

The cash flows from operation within the statement of cash flows have been derived using the indirect method.

#### 2.3.1 Current and Non-Current distinction

For presentation of the statement of financial position assets and liabilities have been bifurcated into current and non-current, by their respective maturities and are disclosed in the notes.

##### ✓ Assets

Apart from the property plant and equipment and deferred taxes assets all the assets are taken as current assets unless specific additional disclosure is made in the notes for current and non-current distinction.

##### ✓ Liabilities

Apart from the defined benefit plan obligations all the liabilities assets are taken as current liabilities unless specific additional disclosure is made in the notes for current and non-current distinction.

### 2.4 Use of Estimates, assumption and judgments

The Bank, under NFRS, is required to apply accounting policies to most appropriately suit its circumstances and operating environment. Further, the bank is required to make judgement in respect of items where the choice of specific policy, accounting estimate or assumption to be followed could materially affect the financial statements. Later on this may be determined that a different choice could have been more appropriate.

NFRS requires the Bank to make estimates and assumptions that will affect the assets, liabilities, disclosure of contingent assets and liabilities, and profit or loss as reported in the financial



statements.

The Bank applies estimates in preparing and presenting the financial statements. The estimates and underlying assumptions are reviewed periodically. Revision to accounting estimates are recognised in the period in which the estimates are revised, and are applied prospectively.

Disclosures of the accounting estimates have been included in the relevant section of the notes wherever the estimates have been applied along with the nature and effect of changes of accounting estimates, if any.

## 2.5 New standards in issue but not yet effective

The standards and interpretations that are issued, but not yet effective, upto the date of issuance of the Bank's financial statements are disclosed below. The Bank intends to adopt these standards, if applicable, when they become effective.

### ✓ IFRS 9 – Financial Instruments

IFRS 9 – Financial Instruments having expected credit loss model has been issued and effective from 1st January 2018 internationally but is neither issued nor made effective till date by The Institute of Chartered Accountants of Nepal (ICAN). For the reporting of financial instruments, NAS 32 Financial Instruments, Presentation, NAS 39 Financial Instruments Recognition and Measurements and NFRS 7 Financial Instruments – Disclosures have been applied.

A number of new standards and amendments to the existing standards and interpretations have been issued by IASB after the pronouncements of NFRS with varying effective dates. Those become applicable when ASB Nepal incorporates them within NFRS.

A significant impact on classification and measurement including impairment of financial instruments, will arise as a result of application of IFRS 9.

## 2.6 New Standards and Interpretation not adapted

Although IFRS 9 is applicable internationally from 1st of January 2018, it has not been applied as it is yet to be adopted by ICAN.

## 2.7 Discounting

Discounting has been applied where assets and liabilities are non-current and the impact of the discounting is material.

## 2.8 Limitation of NFRS implementation

If the information is not available and the cost to develop would exceed the benefit derived, such exception to NFRS implementation has been noted and disclosed in respective section.

## 3. Significant Accounting Policies

The principal accounting policies applied in the preparation of these financial statements are set out below. These policies have been consistently applied to all the years presented, unless otherwise stated.

### 3.1 Basis of Measurement

The financial statements have been prepared on a historical cost basis, except for available –for-sale investments, assets held for sale and discontinued operations, other financial assets and liabilities held for trading and financial assets and liabilities designated at fair value through profit or loss (FVPL), all of which have been measured at fair value.

The financial statements have been prepared on a going concern basis where the accounting policies and judgements as required by the standards are consistently used and in case of



deviations disclosed specifically.

### **3.2 Basis of Consolidation**

The Bank does not have control over any other entity for consolidation of Financial Statements. Investments in Shares made by the bank are financial investments and have been described under 4.8 in Note.

### **3.3 Cash & Cash Equivalent**

The fair value of cash is the carrying amount. Cash and cash equivalent represent the amount of cash in hand, balances with other bank and financial institutions, money at short notice and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their value and used by the bank in the management of short term commitment.

### **3.4 Financial Assets and Financial Liabilities**

#### **3.4.1 Recognition**

Financial assets and liabilities, with the exception of loans and advances to customers and balances due to customers, are initially recognised on the trade date i.e. the date that the Bank becomes a party to the contractual provisions of the instrument. This includes regular way trades: purchases or sales of financial assets that require delivery of assets within the time frame generally established by regulation or convention in the market place. Loans and advances to customers are recognised when funds are transferred to the customers' account at fair value inclusive of transaction costs. The Bank recognises due to customer balances when funds reach the Bank.

#### **3.4.2 Classification**

The Bank classifies its financial assets into the following measurement categories:

##### **✓ *Financial assets and liabilities held for trading***

The Bank classifies financial assets or financial liabilities as held for trading when they have been purchased or issued primarily for short term profit making through trading activities or form part of a portfolio of financial instruments that are managed together for which there is evidence of a recent pattern of short-term profit taking. Included in this classification are Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc. held primarily for the trading purpose.

##### **✓ *Financial assets and financial liabilities designated at fair value through profit or loss***

Financial assets and financial liabilities classified in this category are those that have been designated by management upon initial recognition. Management may only designate an instrument at FVTPL upon initial recognition when one of the following criteria are met, and designation is determined on an instrument-by-instrument basis:

- The designation eliminates, or significantly reduces, the inconsistent treatment that would otherwise arise from measuring the assets or liabilities or recognising gains or losses on them on a different basis

Or

- The assets and liabilities are part of a group of financial assets, financial liabilities, or both, which are managed, and their performance evaluated on a fair value basis, in accordance with a documented risk management or investment strategy

Or

- The financial instrument contains one or more embedded derivatives, unless they do not significantly modify the cash flows that would otherwise be required by the contract, or it is clear with little or no analysis when a similar instrument is first considered that separation of the embedded derivative(s) is prohibited.



✓ **Loans and receivables to Customers**

After initial measurement, loans and advances to customers are subsequently measured at amortisation over the period of loan. This practice is almost nearer to the effective interest method prescribed by NFRS. The method has been adopted as the cost for computation for interest on effective interest method is huge in terms of benefits to be received from the computation in the short run.

✓ **Held-to-maturity**

Held-to-maturity assets are non-derivative financial assets with fixed or determinable payments and fixed maturities that the Bank's management has the intention and ability to hold to maturity.

✓ **Available-for-sale.**

Available-for-sale assets are those non-derivative financial assets intended to be held for an indefinite period of time, which may be sold in response to liquidity requirements or changes in interest rates, exchange rates, commodity prices or equity prices.

✓ **Financial liabilities held at amortised cost**

Financial liabilities not classified held at fair value through profit or loss includes borrowings which are classified as amortised cost instruments.

### 3.4.3 Measurement

✓ **Initial measurement**

All financial instruments are initially recognised at fair value plus transaction cost except in the case of financial assets and financial liabilities recorded at fair value through profit or loss.

✓ **Subsequent measurement**

Financial assets and liabilities designated at fair value through profit or loss are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken directly to the statement of profit or loss. Interest and dividend income or expense is recorded in revenue according to the terms of the contract, or when the right to payment has been established.

Available-for-sale financial assets are subsequently carried at fair value, with gains and losses arising from changes in fair value taken to Other Comprehensive Income the Bank makes irrevocable election to make changes in fair value through Other Comprehensive Income.

Loans and receivables and held-to-maturity financial assets are subsequently measured at amortised cost. Within this category loans and advances to the customers have been recognised at amortised cost using the method that very closely approximates effective interest rate method. The losses arising from impairment of such investments are recognised in the income statement within credit loss expense. If the Bank were to sell or reclassify more than an insignificant amount of held-to-maturity investments before maturity (other than in certain specific circumstances), the entire category would be tainted and would have to be reclassified as available-for-sale.

Financial liabilities are subsequently measured at amortised cost, with any difference between proceeds net of directly attributable transaction costs and the redemption value recognised in the statement of profit or loss over the period of the borrowings using the effective interest method.

### 3.4.4 De-recognition

Financial assets are derecognised when the rights to receive cash flows from the assets have expired or where the Bank has transferred substantially all risks and rewards of ownership. If substantially all the risks and rewards have been neither retained nor transferred and the Bank has retained control, the assets continue to be recognised to the extent of the Bank's continuing involvement.



Financial liabilities are derecognised when the obligation under the liability is discharged, cancelled or expires. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a derecognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognised in profit or loss.

#### 3.4.5 Determination of Fair Value

Assets and liabilities carried at fair value or for which fair values are disclosed have been classified into three levels according to the observability of the significant inputs used to determine the fair values. Changes in the observability of significant valuation inputs during the reporting period may result in a transfer of assets and liabilities within the fair value hierarchy. The Bank recognises transfers between levels of the fair value hierarchy when there is a significant change in either its principal market or the level of observability of the inputs to the valuation techniques as at the end of the reporting period.

**Level 1** Fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

**Level 2** Valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

**Level 3** Portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

#### 3.4.6 Impairment of Loans and Advances

The Bank reviews its individually significant loans and advances at each Reporting date to assess whether an impairment loss should be provided in the Statement of Profit or loss. In particular, the Management's judgment is required in the estimation of the amount and timing of future cash flows when determining the impairment loss. These estimates are based on assumptions about a number of factors and hence actual results may differ, resulting in future changes to the provisions made.

The individual impairment provision applies to financial assets evaluated individually for impairment and is based on Management's best estimate of the present value of the future cash flows that are expected to be received. In estimating these cash flows, Management makes judgments about a borrower's financial situation and the net realisable value of any underlying collateral. Each impaired asset is assessed on its merits, and the workout strategy and estimate of cash flows considered recoverable.

Individual assessment of impairment of exposures means establishing whether objective evidence of impairment exists, estimation of the present value of future cash flows, and calculation of the value of impairment for each individual receivable from the borrower included in this assessment.

The banks has considered all loans and advances above Nrs. 25 million for individual assessment of impairment. The banks determines, for each individual loan to be assessed for individual impairment, whether they expect to collect their receivables from expected future cash flows (going concern) or from collateral realization (gone concern). If a bank identifies objective evidence of impairment, the bank indicates, at single debtor level, the most realistic sources of repayment (collection approach/strategy) based on all available information regarding such borrower's financial position and performances. The bank is assesses whether collection will be made from the borrower's expected future operating cash flows (borrower continues to perform business



activities – going concern) or on the basis of collateral enforcement and realization (expectation that the borrower ceases to exist – gone concern). In both cases, banks uses conservative assumptions relating to the estimation of the expected cash flows, taking into account current economic conditions and the bank's own economic forecasts.

When estimating impairment based on collateral realization, the recoverable amount is the present value of the net inflow from collateral realization (taking into account the priority of claims), discounted by applying the original effective interest rate to the expected time to realization.

A collective impairment provision is established for:

- Groups of homogeneous loans and advances that are not considered individually significant; and
- Groups of assets that are individually significant but that were not found to be individually impaired

The collective provision for groups of homogeneous loans is established using statistical methods based on historical loss rate experience, loss given default and probability of default computed using the statistical analysis of historical data on delinquency to estimate the amount of loss for each class of portfolio selected on the basis of its product, risk factor, collateral coverage, exposure group etc. Management applies judgment to ensure that the estimate of loss arrived at, on the basis of historical information is appropriately adjusted to reflect the economic conditions and portfolio factors as at the Reporting date. The loss rates are regularly reviewed against actual loss experience.

In assessing the need for collective impairment, Management considers factors such as credit quality (for example, loan to collateral ratio, level of restructured performing loans), portfolio size, concentrations and economic factors.

To estimate the required allowance, assumptions are made to define how inherent losses are modelled and to determine the required input parameters, based on historical experience and current economic conditions. The accuracy of the provision depends on the model assumptions and parameters used in determining the collective provision.

Refer Note 4.7.4 for details.

#### **3.4.7 Impairment of Financial Investments – Available-for-Sale**

The Company also records impairment charges on available-for-sale equity investments when there has been a significant or prolonged decline in the fair value below their cost along with the historical share price movements, duration and extent up to which the fair value of an investment is less than its cost.

#### **3.4.8 Impairment of Non-Financial Assets**

The Bank assesses whether there are any indicators of impairment for an asset or a cash generating unit (CGU) at each Reporting date or more frequently, if events or changes in circumstances necessitate to do so. This requires the estimation of the 'Value in use' of such individual assets or the CGUs. Estimating 'Value in use' requires the Management to make an estimate of the expected future cash flows from the asset or the CGU and also to select a suitable discount rate in order to calculate the present value of the relevant cash flows. This valuation requires the Bank to make estimates about expected future cash flows and discount rates and hence, they are subject to uncertainty.

Refer Note 4.35 for details.



### 3.5 Trading Assets

Trading assets are those assets that the bank acquires principally for the purpose of selling in the near term or holds as part of a portfolio that is managed together for short-term profit shall be presented under this account head. The other trading asset includes non-derivative financial assets. It includes Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc held primarily for the trading purpose.

### 3.6 Derivatives Assets and Derivative Liabilities

Bank doesn't deal with any derivative financial instruments.

### 3.7 Property and Equipment

All property and equipments are stated at cost less accumulated depreciation and impairment losses. Cost includes expenditure that is directly attributable to the acquisition of the assets.

Subsequent costs are included in the asset's carrying amount or are recognised as a separate asset, as appropriate, only when it is probable that future economic benefits associated with the item will flow to the Bank and the cost of the item can be measured reliably. All other repairs and maintenance are charged to the statement of profit or loss during the financial period in which they are incurred.

Freehold land is not depreciated although it is subject to impairment testing. Depreciation on other assets is calculated using the straight-line method to allocate their cost to their residual values over their estimated useful lives, as follows:

✓ Building	50 Years
✓ Office Vehicles	7 Years
✓ Machinery	8 Years
✓ Office Equipment	
- Metal	10 Years
- Wooden Furniture	8 Years
- Other Office Equipments	7 Years
- Computers	5 years
✓ Leasehold improvements	Over the Expected Period of Lease

The assets' residual values and useful lives are reviewed, and adjusted if appropriate, at each statement of financial position date. The value of the assets fully depreciated but continued to be in use is considered not material.

At each reporting date, assets are also assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately to the recoverable amount.

Assets with costs less than NPR 5,000 are charged off on purchase as revenue expenditure.

Gains and losses on disposals are included in the Statement of Profit or Loss.

### 3.8 Intangible assets

#### Acquired Intangible Assets

Intangible assets are initially measured at fair value, which reflects market expectations of the probability that the future economic benefits embodied in the asset will flow to the Bank, and are amortised on the basis of their expected useful lives.

#### Computer software

Acquired computer software licences are capitalised on the basis of the costs incurred to acquire



and bring to use the specific software. Costs associated with the development of software are capitalised where it is probable that it will generate future economic benefits in excess of its cost. Computer software costs are amortised over the period of 5 years in Straight Line method (SLM). Costs associated with maintaining software are recognised as an expense as incurred.

At each reporting date, these assets are assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately.

### 3.9 Investment Property

Land or Land and Building other than those classified as property and equipment and non-current assets held for sale under relevant accounting standard are presented under this account head. The Non-Banking Assets acquired by the company is classified as assets held for sale and presented under investment property.

Further land which is rented and held for capital appreciation motive is classified as investment property. The bank has followed cost model for subsequently measuring the asset held under investment property.

### 3.10 Income Tax

#### 3.10.1 Current tax

Current tax assets and liabilities for the current and prior years are measured at the amount expected to be recovered from, or paid to, the taxation authorities of Nepal. The tax rates and tax laws used to compute the amount are those that are enacted, or substantively enacted, by the reporting date in Nepal. The liabilities recognised for the purpose of current Income tax, including fees, penalties are included under this head.

#### 3.10.2 Deferred Tax Liabilities

Deferred tax is provided in full, using the liability method, on temporary differences arising between the tax bases of assets and liabilities and their carrying amounts in the consolidated financial statements. Deferred income tax is determined using tax rate applicable to the Bank as at the reporting date which is expected to apply when the related deferred income tax asset is realised or the deferred income tax liability is settled.

Deferred tax assets are recognised where it is probable that future taxable profit will be available against which the temporary differences can be utilised.

Deferred tax relating to items which are charged or credited directly to equity, is credited or charged directly to equity and is subsequently recognised in the statement of profit or loss together with the deferred gain or loss.

### 3.11 Deposits, Debt securities issued and subordinate Liabilities

The deposits held by the bank on behalf of its customers are classified as financial liabilities and measured at amortised cost under effective interest method. The bank does not have any debt securities issued and subordinated liabilities.

### 3.12 Provisions

Provisions are recognised in respect of present obligations arising from past events where it is probable that outflow of resources will be required to settle the obligations and they can be reliably estimated.

### 3.13 Stationery

Stationery purchase for consumption is expensed at the time of consumption.



### 3.14 Revenue Recognition

Revenue is recognised to the extent that it is probable that the economic benefits will flow to the Bank and the revenue can be reliably measured. The following specific recognition criteria must also be met before revenue is recognised.

#### 3.14.1 Interest Income

Interest Income include interest income on loan and advance, investment securities except on those investment securities measure at fair value through profit or loss, cash and cash equivalent, due from Nepal Rastra Bank, due from BFIs, loan and advances to staff etc.

Interest income on loans and advances is recognized on amortised principal which is nearer to the effective interest method suggested by NFRS. The adoption of effective interest method is not possible due to constraints of time, effort and cost in short term compared to the benefits it provides. Interest of loans and advances which are significantly impaired are not recognized.

Interest income on government bond, treasury bills and bank balances are recognized under effective interest method.

#### 3.14.2 Fees and commissions

Fees and commissions are generally recognised on an accrual basis when the service has been provided or significant act performed. The income less than five thousand are recognized under cash basis.

#### 3.14.3 Dividend Income

Dividend income is recognised when the Bank's right to receive the payment is established, which is generally when the shareholders approve the dividend.

#### 3.14.4 Net Trading Income

Net trading income includes all gains and losses from changes in fair value and the related interest income or expense and dividends, for financial assets and financial liabilities held for trading.

#### 3.14.5 Net income from other financial instrument at fair value through Profit or Loss

Gains and losses arising from changes in the fair value of financial instruments designated at fair value through profit or loss are included in the statement of profit or loss in the period in which they arise. Contractual interest income and expense on financial instruments held at fair value through profit or loss is recognised within net interest income.

### 3.15 Interest Expense

For all financial instruments measured at amortised cost, interest bearing financial assets classified as available-for-sale and financial instruments designated at FVTPL, interest expense is recorded using the EIR. The calculation considers all of the contractual terms of the financial instrument and includes any fees or incremental costs that are directly attributable to the instrument and are an integral part of the EIR, but not future credit losses.

### 3.16 Employee Benefits

#### 3.16.1 Retirement Benefits

The Bank has schemes of retirement benefits namely Gratuity, Provident Fund and Medical Allowance.

#### Retirement benefit obligations

The Bank operates a defined contribution plans as provident fund contribution, Gratuity (to some extent as per New Labour Act 2074) and medical Allowance of its employees and defined benefit plans for the Gratuity payment.



For Provident Fund, the Bank pays contributions to the publicly administered provident fund plans (named Employee Provident Fund) on a mandatory basis, and such amounts are charged to operating expenses. The Bank has no further payment obligations once the contributions have been paid.

For medical Allowance, the Bank creates fund within the bank every year as one month salary of all permanent staff on a mandatory basis, and such amounts are charged to operating expenses. The Bank has obligations up to the amount contributed per month.

The new Labour Act 2074 is applicable from Bhadra 19, 2074 which requires payment of minimum Gratuity of at least 8.33% of basic salary to all staff (equal to one month salary per year). The bank has not yet decided for the revision of its Employees Byelaws as per New Labour Act. Further the byelaws also needs to be approved from the regulator. As the act is already in force, the bank has provided 8.33% of basic salary as gratuity for all staff who is not covered for gratuity benefit (both nature of staff and period of service) under existing byelaws. These benefits are treated as defined contribution plan and provided accordingly.

The Gratuity benefits for rest of the staff are provided as per existing employees byelaws. As these gratuity are defined benefit plans, the liability recognized in the statement of financial position is the present value of the defined benefit obligation less the fair value of plan assets. Such obligations are estimated on the basis of actuarial Valuation.

### 3.16.2 Long Term Benefit Liability (Accumulated Leave)

#### Long Term Benefit Liability

The Bank provides accumulated leave benefit under its staff byelaw. The Home Leave is accumulated up to 60 days and there is no limit for the accumulation of Sick Leave.

Accumulated leave benefits are treated as long term benefit liability. Accumulated leave obligations are estimated on the basis of actuarial Valuation. Long term benefit liability are not subject to same degree of uncertainty as defined benefit plan. Therefore re-measurement gain/(loss) on accumulated leave is charged to Profit and Loss account as on Ashad end 2075.

The Bank has no further payment obligations once the contributions have been paid.

### 3.16.3 Staff Bonus

Provision for bonus have been made at 10% of net profit including such bonus as prescribed by the directive of Nepal Rastra Bank. The decision made by Honorable Supreme Court in one of the case dated 30th Shrawan 2073 has not been considered.

## 3.17 Leases

The determination of whether an arrangement is a lease, or contains a lease, is based on the substance of the arrangement and requires an assessment of whether the fulfilment of the arrangement is dependent on the use of a specific asset or assets or whether the arrangement conveys a right to use the asset.

#### • Bank as a lessee

Leases that do not transfer to the Bank substantially all of the risks and benefits incidental to ownership of the leased items are operating leases. Operating lease payments are recognised as an expense in the income statement on a straight-line basis over the lease term.

#### • Bank as a lessor

Leases where the Bank does not transfer substantially all of the risk and benefits of ownership of the asset are classified as operating leases. Rental income is recorded as earned based on the



contractual terms of the lease in Other operating income.

### 3.18 Foreign Currency Translation

Foreign currency transactions are translated into the NPR using the exchange rates prevailing at the dates of the transactions. Foreign exchange gains and losses resulting from the settlement of such transactions and from the translation at year end exchange rates of monetary assets and liabilities denominated in foreign currencies are recognised in the profit or loss, except when recognised in other comprehensive income. Non-monetary assets that are measured at fair value are translated using the exchange rate at the date that fair value was determined.

### 3.19 Financial Guarantee and Loan Commitment

In the ordinary course of business, the Bank issues performance guarantees, bid bond guarantees and advance payment guarantee. These guarantees are initially recognised in the financial statements (within 'contingent liabilities') at guaranteed value. The premium received is recognised in the income statement in net fees and commission income on a straight-line basis over the life of the guarantee.

### 3.20 Share Capital and Reserves

#### 3.20.1 Share Capital

Financial instruments issued are classified as equity when there is no contractual obligation to transfer cash, other financial assets or issue available number of own equity instruments. Incremental costs directly attributable to the issue of new shares are shown in equity as deduction net of taxes from the proceeds.

Dividends on ordinary shares classified as equity are recognised in equity in the period in which they are declared.

The issue expenses for the issue was charged in the year of issue and though the impact from past of the Bank's equity the amount has not been adjusted with the share capital and the Bank considered the impact to be immaterial.

#### 3.20.2 Reserves

The reserves include regulatory and free reserves.

- **General Reserve**

There is a regulatory requirement to set aside 20% of the net profit to the general reserve until the reserve is twice the paid up share capital. The reserve is the accumulation of setting aside profits over the years.

No Dividend (either cash dividend or bonus share) are distributed from the amount in General/ Statutory Reserve.

- **Exchange Equalization Reserve**

Exchange Equalization Reserve is a statutory reserve. There is regulatory requirement to allocate 25% of foreign exchange revaluation gain on foreign currency other than Indian currency to this reserve as per provision of the Bank and Financial Institution Act.

- **Assets Revaluation Reserve**

Any Reserve created from revaluation of assets (such as Property & Equipment, Intangible Assets, Investment Property) shall be presented under this heading. Revaluation reserves often serve as a cushion against unexpected losses but may not be fully available to absorb unexpected losses due to the subsequent deterioration in market value and tax consequences of revaluation.



• **Capital Reserve**

The capital reserve represents the amount of those reserves which are in nature of capital and which shall not be available for distribution of cash dividend. The amount from share forfeiture due to non-payment of remaining amount for the unpaid shares, capital grants received in cash or kind, capital reserve arising out of merger and acquisition etc are presented under this heading.

• **Special Reserve**

Any special reserve that is created as per the specific requirement of NRB directive or special instruction of NRB are represented as special reserve. The amount allocated to this reserve by debiting retained earning account are presented under this heading.

• **Corporate Social Responsibility Fund**

The fund created for the purpose of corporate social responsibility by allocating profit is presented under this account head.

• **Investment Adjustment Reserve**

It is a regulatory reserve created as a cushion for adverse price movements in bank's investments as directed by the Directives of Nepal Rastra Bank. Banks are required to create Investment Adjustment Reserve equal to 2% of Value of investment.

• **Regulatory Reserve**

The amount that is allocated from profit or retained earnings of the Bank to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The amount allocated to this reserve shall include interest income recognized but not received in cash, difference of loan loss provision as per NRB directive and impairment on loan and advance as per NFRS (in case lower impairment is recognized under NFRS), amount equals to deferred tax assets, actual loss recognized in other comprehensive income, amount of goodwill recognized under NFRS etc.

• **Other reserve**

Any reserve created with specific or non-specific purpose (except stated in above) are presented under thus by disclosing accounting heads.

**3.21 Earnings per share**

The Bank measures earning per share on the basis of the earning attributable to the equity shareholders for the period. The number of shares is taken as the weighted average number of shares for the relevant period as required by NAS 33 - Earnings Per Share.

There are no instruments, such as convertibles, that would require dilution of EPS, therefore diluted EPS has not been computed and disclosed.

**3.22 Segmental Reporting**

The Bank's segmental reporting is in accordance with IFRS 8 Operating Segments. Operating segments are reported in a manner consistent with the internal reporting provided to the bank's management, which is responsible for allocating resources and assessing performance of the operating segments. All transactions between business segments are conducted on an arm's length basis, with intra-segment revenue and costs being eliminated in Head Office. Income and expenses directly associated with each segment are included in determining business segment performance.

The Bank has determined segments based on the geographical region i.e. Province wise. Such segmental information has been provided under Disclosures & Additional Information (Refer 5.3 of Notes).



No revenue from transactions with a single external customer or counterparty amounted to 10% or more of the Bank's total revenue in any of the periods reported.

### 3.23 Interim Financial Reporting

Interim reports corresponding to the financial statements had been reported in accordance with the regulatory reporting requirements. Those statements have been published quarterly in national level newspaper.

### Notes:

#### 4.1 Cash and cash equivalent

Particulars	32-3-2075	31-3-2074	NPR 31-3-2073
<b>Cash in Hand</b>			
-LCY	391,730,941	514,741,849	213,322,742
-FCY	30,055,391	12,536,836	1,442,020
<b>Balances with B/FIs</b>			
-LCY	165,653,389	138,618,363	4,290,182
-FCY	24,583,480	12,564,300	22,674,817
<b>Money at call and short notice</b>			
-LCY	6,458,873,149	5,077,842,240	1,785,983,000
-FCY	-	-	-
Other	-	-	-
<b>Total</b>	<b>7,070,896,350</b>	<b>5,756,303,588</b>	<b>2,027,712,761</b>

#### 4.2 Due from Nepal Rastra Bank

Particulars	32-3-2075	31-3-2074	NPR 31-3-2073
Statutory balances with NRB	1,352,234,075	1,577,683,878	1,200,006,037
Securities purchased under resale agreement			
Other deposit and receivable from NRB	-	-	-
<b>Total</b>	<b>1,352,234,075</b>	<b>1,577,683,878</b>	<b>1,200,006,037</b>

#### 4.3 Placements with Bank and Financial Institutions

Particulars	32-3-2075	31-3-2074	NPR 31-3-2073
Placement with domestic B/FIs	-	-	-
Placement with Foreign B/FIs		-	-
Less: Allowances for Impairment			
<b>Total</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

#### 4.4 Derivative financial Instruments

[Not Applicable]



#### 4.5 Other Trading assets

Particulars	32-3-2075	31-3-2074	31-3-2073	NPR
Treasury Bills	-	-	-	
Government bond	-	-	-	
NRB bonds	-	-	-	
Domestic Corporate bonds	-	-	-	
Equities	-	-	-	
Other	-	-	-	
<b>Total</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b></b>
Pledged	-	-	-	
Non- Pledged	-	-	-	

#### 4.6 Loans and advances to B/FIs

Particulars	32-3-2075	31-3-2074	31-3-2073	NPR
Loan to Microfinance Institutions				
Other	-	-	-	
Less: Allowances for Impairment	-	-	-	
<b>Total</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b></b>

*Loan and advances given to Microfinance Institutions and other Banking and Financial Institutions are in ordinary course of business. Therefore, such loan and advances are included in Loan and advances to Customers*

#### 4.7 Loans and advances to customers

Particulars	32-3-2075	31-3-2074	31-3-2073	NPR
Loans and advances measured at amortized cost	- 21,778,405,398	- 20,833,233,954	- 8,805,722,570	
Less: Impairment allowances				
Individual Impairment	-	-	-	
Portfolio Impairment	(223,482,523)	(178,564,971)	(138,252,943)	
<b>Loans and advances to customers net of impairments</b>	<b>21,554,922,875</b>	<b>20,654,668,983</b>	<b>8,667,469,627</b>	
Loan and advances measured at FVTPL				
<b>Total</b>	<b>21,554,922,875</b>	<b>20,654,668,983</b>	<b>8,667,469,627</b>	

#### Current and Non – Current distinction

Particulars	32-3-2075	31-3-2074	31-3-2073	NPR
Current	8,377,765,743	8,708,457,149	3,723,185,679	
Non-Current	13,177,157,132	11,946,211,834	4,944,283,948	
<b>Total</b>	<b>21,554,922,875</b>	<b>20,654,668,983</b>	<b>8,667,469,627</b>	



#### 4.7.1 Analysis of loan and advances - By product

Particulars	32-3-2075	31-3-2074	31-3-2073
<b>Product</b>			
Term Loan	4,849,093,575	2,272,214,292	1,675,393,980
Overdraft	7,431,892,455	5,736,991,962	2,905,027,631
Trust Receipt/import loans	-	10,085,177	-
Demand and other working capital loans	-	2,074,463,700	-
personal residential loans	1,600,642,781	1,269,980,353	437,364,169
Real estate loans	1,936,348,774	1,876,905,531	1,003,575,272
Margin lending loans	994,041,962	626,476,897	719,921,787
Hire Purchase loans	2,572,829,998	2,703,254,419	1,143,244,135
Deprived sector loans	1,278,250,803	2,505,646,891	365,971,676
Bills purchased			-
Staff loans	-		-
Other	996,423,138	1,646,417,915	518,163,154
<b>Sub total</b>	<b>21,659,523,487</b>	<b>20,722,437,137</b>	<b>8,768,661,804</b>
Interest Receivable	118,881,911	110,796,817	37,060,766
<b>Grand Total</b>	<b>21,778,405,398</b>	<b>20,833,233,954</b>	<b>8,805,722,570</b>

#### 4.7.2 Analysis of loan and advances - By Currency

Particulars	32-3-2075	31-3-2074	31-3-2073
Nepalese Rupee	21,778,405,398	20,833,233,954	8,805,722,570
Indian Rupee	-	-	-
Us Dollar	-	-	-
Other	-	-	-
<b>Grand Total</b>	<b>21,778,405,398</b>	<b>20,833,233,954</b>	<b>8,805,722,570</b>

#### 4.7.3 Analysis of loan and advances - By Collateral

Particulars	32-3-2075	31-3-2074	31-3-2073
<b>A. Secured</b>			
Against Security of Movable/ Immovable Assets	19,867,614,875	18,865,989,574	7,637,263,038
Against Guarantee of Local Licensed Institutions	549,360,266	709,185,180	443,696,906
Against Government Guarantee	-	-	-
Against Guarantee of Internationally Rated Bank	-	-	-
Against Security of Export Documents	-	-	-
Against Security of Fixed Deposit Receipts	436,411,397	571,535,430	143,171,404
a. Own FDR	436,411,397	571,535,430	143,171,404



b. FDR of Other Licensed Institutions	-	-	-
Against Security of Government Bonds	-	-	-
Against Counter Guarantee	-	-	-
Against Personal Guarantee	-	-	-
Against Other Securities	925,018,860	686,523,770	581,591,222
<b>Subtotal</b>	<b>21,778,405,398</b>	<b>20,833,233,954</b>	<b>8,805,722,570</b>
<b>B. Unsecured</b>	-	-	-
<b>Grand total</b>	<b>21,778,405,398</b>	<b>20,833,233,954</b>	<b>8,805,722,570</b>

#### 4.7.4 Allowances for Impairment

Particulars	32-3-2075	31-3-2074	31-3-2073
<i>Specific allowances for impairment</i>			
<b>Balance at Shrawan 1</b>	-	-	-
Impairment loss for the year:	-	-	-
Charge for the year	-	-	-
Recoveries/reversal during the year	-	-	-
Write-offs	-	-	-
Exchange rate variance on foreign currency	-	-	-
Other movement	-	-	-
<b>Balance at Ashad end</b>	-	-	-
<i>Collective allowances for impairment</i>			
<b>Balance at Shrawan 1</b>	<b>178,564,971</b>	<b>138,252,943</b>	<b>136,087,457</b>
Impairment loss for the year:			
Charge/(reversal) for the year	44,917,552	40,312,028	2,165,486
Exchange rate variance on foreign currency	-	-	-
Other movement	-	-	-
Balance at Ashad end	-	-	-
<b>Total allowances for impairment</b>	<b>223,482,523</b>	<b>178,564,971</b>	<b>138,252,943</b>

#### 4.8 Investment in securities

Particulars	32-3-2075	31-3-2074	31-3-2073
Investment securities measured at amortized cost	1,417,177,321	855,687,672	262,954,536
Investment in equity measured at FVTOCI	6,468,200	6,468,200	4,344,900
Investment in equity measured at FVTPL	149,680,387	114,921,256	6,501,223
Investment in Debentures, Mutual Fund & Bonds measured at PVTPL	229,332,963	197,892,832	101,900,511
<b>Total</b>	<b>1,802,658,871</b>	<b>1,174,969,960</b>	<b>375,701,170</b>



#### 4.8.1 Investment in securities measured at amortized cost

Particulars	32-3-2075	31-3-2074	31-3-2073
Debt Securities			
Government Bond	1,417,177,321	855,687,672	213,676,786
Government treasury bills			49,277,750
Nepal Rastra Bank bonds			
Nepal Rastra Bank deposit instruments			
Other			
Less: Specific allowances for impairment	-	-	-
<b>Total</b>	<b>1,417,177,321</b>	<b>855,687,672</b>	<b>262,954,536</b>

#### 4.8.2 Investment in equity measured at fair value through Other comprehensive income

Particulars	32-3-2075	31-3-2074	31-3-2073
Equity Instrument	-	-	-
Quoted equity securities	-	-	-
Unquoted equity securities	6,468,200	6,468,200	4,344,900
<b>Total</b>	<b>6,468,200</b>	<b>6,468,200</b>	<b>4,344,900</b>

#### 4.8.3 Investment in securities measured at fair value through Statement of Profit or Loss

Particulars	32-3-2075	31-3-2074	31-3-2073
<b>Equity Instrument</b>			
Quoted equity securities	149,680,387	114,921,256	6,501,223
Unquoted equity securities	-	-	-
<b>Sub Total</b>	<b>149,680,387</b>	<b>114,921,256</b>	<b>6,501,223</b>
<b>Investment in Mutual Fund, Bond &amp; Debentures</b>			
Quoted	229,332,963	139,396,962	101,900,511
Unquoted	-	58,495,870	-
<b>Sub Total</b>	<b>229,332,963</b>	<b>197,892,832</b>	<b>101,900,511</b>
<b>Total</b>	<b>379,013,350</b>	<b>312,814,088</b>	<b>108,401,734</b>



#### 4.9 Current tax Assets/Liability

Particulars	32-3-2075	31-3-2074	31-3-2073	NPR
<b>Current tax assets</b>				
Total Advance Tax	590,529,601	633,551,888	239,135,432	
Tax Paid of Prior Periods	-	-	-	
<b>Sub Total</b>	<b>590,529,601</b>	<b>633,551,888</b>	<b>239,135,432</b>	
<b>Current tax liabilities</b>				
Current year income tax liabilities	535,665,119	500,484,400	185,622,912	
Tax liabilities of prior periods	-	1,297,923	-	
<b>Sub Total</b>	<b>535,665,119</b>	<b>501,782,323</b>	<b>185,622,912</b>	
<b>Total of income tax assets/(liabilities)</b>	<b>54,864,482</b>	<b>131,769,565</b>	<b>53,512,520</b>	

#### 4.10 Investment in Subsidiaries

[Not Applicable]

#### 4.11 Investment in Associates

[Not Applicable]

#### 4.12 Investment Properties

Particulars	32-3-2075	31-3-2074	31-3-2073	NPR
<b>Investment Properties measured at Cost</b>				
As at 1st Shrawan	50,630,250	50,630,250	-	
Additions	-	-		
Adjustment (disposals and transfers)	-	-		
<b>As at Ashad End (A)</b>	<b>50,630,250</b>	<b>50,630,250</b>		-
<b>Assets Held for Sale (NBA)</b>				
As at 1st Shrawan	390,265,001	488,677,605	572,930,727	
Additions	43,958,358	31,030,507	97,209,436	
Adjustment (disposals and transfers)	(110,467,903)	(129,443,111)	(181,462,558)	
<b>As at Ashad End (B)</b>	<b>323,755,456</b>	<b>390,265,001</b>	<b>488,677,605</b>	
<b>As at Ashad End (A+B)</b>	<b>374,385,706</b>	<b>440,895,251</b>	<b>488,677,605</b>	

Investment properties measured at cost includes land located at Ganeshwor which has been rented out.

#### 4.12.1 Amounts recognised in profit or loss for investment properties

Particulars	2074-75	2073-74	NPR
Rental income	480,000	-	
Direct operating expenses from property that generated rental income	-	-	
Direct operating expenses from property that did not generate rental income	-	-	
<b>Profit from investment properties before depreciation</b>	<b>480,000</b>		-
Depreciation	-	-	
<b>Profit from investment properties</b>	<b>480,000</b>		-



**महालक्ष्मी विकास बैंक लि.**  
**Mahalaxmi Bikas Bank Ltd.**

१७ओं वार्षिक प्रतिवेदन  
आर्थिक वर्ष २०६८/०६९

**4.13 Property and Equipment**

Description	LAND	BUILDINGS	VEHICLES	MACHINERY	OFFICE EQUIPMENTS	LEASEHOLD ASSETS	CAPITAL WIP	TOTAL
<b>Original Cost (Rs.)</b>								
<b>As at 31 Ashad 2072</b>	<b>11,531,390</b>	<b>14,318,882</b>	<b>22,225,742</b>	<b>15,958,186</b>	<b>77,441,239</b>	<b>75,337,420</b>		<b>216,812,859</b>
Additions	-	-	8,850	-	3,159,488	2,766,866	-	5,935,204
Acquisition	-	-	8,850	-	3,159,487.69	2,766,866	-	5,935,204
Capitalization	-	-	-	-	-	-	-	-
Disposal During the Year	-	-	4,168,000	-	1,161,080.00	-	-	5,329,080
Adjustment /Revaluations								-
<b>As at 31 Ashad 2073</b>	<b>11,531,390</b>	<b>14,318,882</b>	<b>18,066,592</b>	<b>15,958,186</b>	<b>79,439,647</b>	<b>78,104,286</b>		<b>217,418,983</b>
Additions	-	-	25,675,500	2,802,400	5,702,436	-	-	34,180,336
Acquisition	-	-	25,675,500	2,802,400	5,702,436	-	-	34,180,336
Capitalization	-	-	-	-	-	-	-	-
Disposal During the Year	9,589,246	3,510,754	3,850,800	-	509,873	-	-	17,460,673
Transferred from Mahalaxmi	20,824,623	28,820,845	36,682,936	42,300,521	127,663,248	40,696,345	-	296,988,518
Adjustment /Revolutions								-
<b>As at 31 Ashad 2074</b>	<b>22,766,767</b>	<b>39,628,973</b>	<b>76,574,228</b>	<b>61,061,107</b>	<b>212,295,458</b>	<b>118,800,631</b>		<b>531,127,164</b>
Additions	-	-	13,161,200	3,234,100	29,960,770	23,585,970	-	69,942,039
Acquisition	-	-	13,161,200	3,234,100	29,960,770	23,585,970	-	69,942,039
Capitalization	-	-	-	-	-	-	-	-
Disposal During the Year	-	-	4,486,508	718,065	1,648,443	626,519	-	7,479,536
Adjustment /Revaluations	-	-					-	-
<b>As at 32 Ashad 2075</b>	<b>22,766,767</b>	<b>39,628,973</b>	<b>85,248,919</b>	<b>63,577,142</b>	<b>240,607,784</b>	<b>141,760,082</b>		<b>593,589,667</b>
Depreciation and Impairment								-
<b>As at 31 Ashad 2072</b>	<b>3,066,417</b>	<b>13,641,007</b>	<b>7,980,864</b>	<b>53,997,829</b>	<b>18,580,166</b>			<b>97,266,282</b>
Depreciation for the year	-	562,623	1,591,580	1,196,598	6,219,555	2,849,392	-	12,419,749
Impairment for the year	-	-	-	-	-	-	-	-



Disposal	-	-	3,081,726	-	1,091,652	-	-	4,173,378
<i>Adjustment (Charge to Reserve)</i>								
<b>As on 31 Ashad 2073</b>	<b>-</b>	<b>3,629,040</b>	<b>12,150,861</b>	<b>9,177,462</b>	<b>59,125,732</b>	<b>21,429,558</b>	<b>-</b>	<b>105,512,653</b>
Depreciation for the year	(49,277)	4,143,697	3,571,582	11,202,597	11,237,293			30,105,892
Impairment for the year								
Disposal								
Transferred from Mahalaxmi	638,681	2,989,332	-	436,487				4,064,501
Adjustment (Charge to Reserve)	11,509,020	21,067,779	29,132,200	83,362,375	29,165,636			174,237,010
<b>As on 31 Ashad 2074</b>	<b>-</b>	<b>14,450,102</b>	<b>34,618,416</b>	<b>42,745,421</b>	<b>156,231,361</b>	<b>61,832,487</b>	<b>-</b>	<b>4,086,732</b>
Depreciation for the year	659,191	9,110,781	6,985,224	18,698,754	10,205,807			45,659,758
Impairment for the year	-	-	-	-	-			
Disposal	-	2,470,868	549,184	1,333,559	495,994			4,849,605
Adjustment	-	-	-	-	-			
<b>As on 32 Ashad 2075</b>	<b>-</b>	<b>15,109,293</b>	<b>41,258,329</b>	<b>49,181,461</b>	<b>173,596,555</b>	<b>71,542,300</b>	<b>-</b>	<b>350,687,939</b>
Capital WIP	-	-	-	-	-			
Net Book Value	-	-	-	-	-			
<b>As on Ashad End 2073</b>	<b>11,531,390</b>	<b>10,689,842</b>	<b>5,915,731</b>	<b>6,780,724</b>	<b>20,313,915</b>	<b>56,674,728</b>	<b>-</b>	<b>111,906,330</b>
<b>As on Ashad End 2074</b>	<b>22,766,767</b>	<b>25,178,870</b>	<b>41,955,812</b>	<b>18,315,685</b>	<b>56,064,097</b>	<b>56,968,143</b>	<b>-</b>	<b>221,249,374</b>
<b>As on Ashad End 2075</b>	<b>22,766,767</b>	<b>24,519,679</b>	<b>43,990,591</b>	<b>14,395,680</b>	<b>67,011,229</b>	<b>70,217,781</b>	<b>-</b>	<b>242,901,727</b>



#### 4.14 Intangible assets

NPR

Description	Goodwill	Software Purchased	Developed	Others	Total
<b>Original Cost (Rs.)</b>				-	-
<b>As at 31 Ashad 2072</b>	-	<b>9,633,169</b>	-	-	<b>9,633,169</b>
Additions	-	508,500	-	-	508,500
Acquisition	-	508,500	-	-	508,500
Capitalization	-	-	-	-	-
Disposal During the Year	-	-	-	-	-
Adjustment /Revaluations	-	-	-	-	-
<b>As at 31 Ashad 2073</b>	-	<b>10,141,669</b>	-	-	<b>10,141,669</b>
Additions	-	-	-	-	-
Acquisition	-	-	-	-	-
Capitalization	-	-	-	-	-
Disposal During the Year	-	-	-	-	-
Transferred from Mahalaxmi	-	43,515,631	-	-	43,515,631
Adjustment /Revaluations	-	-	-	-	-
<b>As at 31 Ashad 2074</b>	-	<b>53,657,300</b>	-	-	<b>53,657,300</b>
<b>Additions</b>	-	<b>2,299,550</b>	-	-	<b>2,299,550</b>
Acquisition	-	2,299,550	-	-	2,299,550
Capitalization	-	-	-	-	-
Disposal During the Year	-	-	-	-	-
Adjustment /Revaluations	-	-	-	-	-
<b>As at 32 Ashad 2075</b>	-	<b>55,956,850</b>	-	-	<b>55,956,850</b>
Depreciation and Impairment	-	-	-	-	-
<b>As at 31 Ashad 2072</b>	-	<b>6,513,176</b>	-	-	<b>6,513,176</b>
Depreciation for the year	-	1,274,029	-	-	1,274,029
Impairment for the year	-	-	-	-	-
Disposal	-	-	-	-	-
Adjustment (Charge to Reserve)	-	-	-	-	-
<b>As on 31 Ashad 2073</b>	-	<b>7,787,205</b>	-	-	<b>7,787,205</b>
Depreciation for the year	-	3,050,246	-	-	3,050,246
Impairment for the year	-	-	-	-	-
Disposal	-	-	-	-	-
Transferred from Mahalaxmi	-	37,633,361	-	-	37,633,361
Adjustment (Charge to Reserve)	-	-	-	-	-
<b>As on 31 Ashad 2074</b>	-	<b>48,470,812</b>	-	-	<b>48,470,812</b>
Depreciation for the year	-	2,107,322	-	-	2,107,322



Impairment for the year	-	-	-	-	-
Disposal	-	-	-	-	-
Adjustment	-	-	-	-	-
<b>As on 32 Ashad 2075</b>	<b>-</b>	<b>50,578,134</b>	<b>-</b>	<b>-</b>	<b>50,578,134</b>
<b>Capital WIP</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
Net Book Value					
<b>As on Ashad End 2073</b>	<b>-</b>	<b>2,354,464</b>	<b>-</b>	<b>-</b>	<b>2,354,464</b>
<b>As on Ashad End 2074</b>	<b>-</b>	<b>5,186,488</b>	<b>-</b>	<b>-</b>	<b>5,186,488</b>
<b>As on Ashad End 2075</b>	<b>-</b>	<b>5,378,716</b>	<b>-</b>	<b>-</b>	<b>5,378,716</b>

**4.15 Deferred Tax Assets/(Liabilities)  
2074/75**

NPR

Particulars	Carrying Amount	Tax Base	Temporary Diff
Property, Plant & Equipment & Intangibles	233,736,791	246,725,774	(12,988,983)
Carried Forward Losses	-	37,138,422	(37,138,422)
Loan Loss Provision	223,482,523	365,753,533	142,271,010
Provision for Non Banking Assets	-	323,755,456	323,755,456
Accrued Interest Receivable	118,881,911		118,881,911
Investment in securities	96,569,651		96,569,651
Defined Benefit Plan Provision	55,551,357	46,804,143	(8,747,214)
Leave Liability Provision	50,195,523		(50,195,523)
Lease Liability	19,010,308	-	(19,010,308)
<b>Total</b>			<b>553,397,578</b>
Tax Rate @30%			166,019,274
Deferred Tax Liability / (Asset) 32-03-2075			166,019,274
Deferred Tax Expense / (Income) 2074-75			(16,938,108)
Deferred Tax Liability / (Asset) 31-03-2074			182,957,381
Deferred Tax Expense / (Income) 2074-75 P&L			(21,491,976)
Deferred Tax Expense / (Income) 2074-75 OCI			4,553,868



2073/74

NPR

Particulars	Carrying Amount	Tax Base	Temporary Diff
Property, Plant & Equipment & Intangibles	220,179,225	226,881,901	(6,702,676)
Carried Forward Losses		44,515,656	(44,515,656)
Loan Loss Provision	178,564,971	398,987,725	220,422,754
Provision for Non Banking Assets	-	390,265,001	390,265,001
Accrued Interest Receivable	87,999,562		87,999,562
Investment in securities	82,043,159	-	82,043,159
Defined Benefit Plan Provision	58,591,770		(58,591,770)
Leave Liability Provision	42,187,500		(42,187,500)
Lease Liability	18,874,939	-	(18,874,939)
<b>Total</b>			<b>609,857,935</b>
Tax Rate @ 30%			182,957,381
Deferred Tax Liability / (Asset) - 31-03-2074			182,957,381
Deferred Tax Expense / (Income) - 2073-74			(56,338,472)
Deferred Tax Liability / (Asset) - 31-03-2073			239,295,853
Deferred Tax Expense / (Income) - 2073-74 P&L			(50,902,235)
Deferred Tax Expense / (Income) - 2073-74 OCI			(5,436,237)

2072/73

NPR

Particulars	Carrying Amount	Tax Base	Temporary Diff
Property, Plant & Equipment & Intangibles	114,260,794	89,782,505	24,478,289
Carried Forward Losses		-	-
Loan Loss Provision	138,252,943	401,140,122	262,887,179
Provision for Non Banking Assets	-	488,677,605	488,677,605
Accrued Interest Receivable	28,638,455		28,638,455
Investment in securities	30,707,045	-	30,707,045
Defined Benefit Plan Provision	30,773,785		(30,773,785)
Leave Liability Provision	(275,367)		275,367
Lease Liability	7,237,311	-	(7,237,311)
<b>Total</b>			<b>797,652,844</b>
Tax Rate @30%			239,295,853
Deferred Tax Liability / (Asset)			239,295,853



#### 4.16 Other Assets

Particulars	32-3-2075	31-3-2074	31-3-2073	NPR
Other Financial Assets				
Deposit	4,700,782	3,855,428	3,435,966	
Staff advances/Loans	108,393,858	105,336,609	56,735,568	
Cash in transit	-	-	300,015	
Sundry debtors	63,153,445	20,979,756	16,816,383	
Less: Provision for possible losses	(13,345,121)	(13,345,121)	-	
Others	65,674,101	74,138,835	20,542,935	
<b>Total</b>	<b>228,577,065</b>	<b>190,965,507</b>	<b>97,830,867</b>	
Other Non-Financial Assets				
Unwinding Interest on Staff Loans	16,193,499	10,093,657	4,936,397	
Stationery	3,177,645	1,892,203	1,426,720	
Pre payments	23,473,442	47,502,065	3,384,561	
<b>Total</b>	<b>42,844,586</b>	<b>59,487,925</b>	<b>9,747,678</b>	
<b>Grand Total</b>	<b>271,421,651</b>	<b>250,453,432</b>	<b>107,578,545</b>	

#### 4.17 Due to Bank and Financial Institutions

[NIL]

#### 4.18 Due to Nepal Rastra Bank

[NIL]

#### 4.19 Derivative Financial instruments

[NIL]

#### 4.20 Deposits from customers

Particulars	32-03-2075	31-03-2074	31-03-2073	NPR
<b>Institutions Customers:</b>				
Term deposits	1,378,980,341	1,099,732,240	349,664,700	
Call deposits	2,652,474,926	4,394,982,870	3,380,071,251	
Current Deposit	556,620,106	191,996,590	176,734,147	
Other	2,665,973	1,648,420	1,731,740	
<b>Individual Customers:</b>				
Term deposits	10,243,374,800	9,238,392,870	2,956,075,773	
Saving Deposits	12,334,454,017	9,848,369,180	3,925,967,493	
Current Deposit	108,274,299	361,490,700	71,278,767	
Other	-	-	-	
<b>Total</b>	<b>27,276,844,462</b>	<b>25,136,612,870</b>	<b>10,861,523,871</b>	



Particulars	32-03-2075	31-03-2074	31-03-2073
Current	27,003,411,566	22,796,342,693	9,090,870,700
Non-current	273,432,896	2,340,270,177	1,770,653,171
<b>Total</b>	<b>27,276,844,462</b>	<b>25,136,612,870</b>	<b>10,861,523,871</b>

#### 4.20.1 Currency wise analysis of deposit form customers

Particulars	32-03-2075	31-03-2074	31-03-2073
Nepalese Rupee	27,274,765,871	25,133,287,510	10,860,103,930
Indian Rupee	-	-	-
United State dollar	2,078,591	3,325,360	1,419,941
Great Britain pound	-	-	-
Euro	-	-	-
Japenese Yen	-	-	-
Chinese Yuan	-	-	-
Others	-	-	-
<b>Total</b>	<b>27,276,844,462</b>	<b>25,136,612,870</b>	<b>10,861,523,871</b>

#### 4.21 Borrowings

Particulars	32-03-2075	31-03-2074	31-03-2073
<b>Domestic Borrowing</b>	-	-	-
Nepal Government	-	-	-
Other Institutions	-	-	-
Other	-	-	-
Sub total	-	-	-
<b>Foreign Borrowing</b>	-	-	-
Foreign Bank and Financial Institutions	-	-	-
Multilateral Development Banks	-	-	-
Other institutions	-	-	-
Sub total	-	-	-

#### 4.22 Provisions

Particulars	32-03-2075	31-03-2074	31-03-2073
Provision for Medical Allowances	1,345,208	1,067,321	33,502
Provision for Redundancy	4,027,484	4,377,032	-
Provision Others	-	7,481,080	-
<b>Total</b>	<b>5,372,692</b>	<b>12,925,433</b>	<b>33,502</b>



#### 4.23 Other Liabilities

NPR

Particulars	32-03-2075	31-03-2074	31-03-2073
<b>Other Financial Liabilities</b>		<b>25,133,287,510</b>	<b>10,860,103,930</b>
Liability for employee defined benefit obligations	55,551,357	58,591,770	30,773,785
Liability for Accumulated Leave obligations	50,195,523	42,187,500	(275,367)
Interest payable on Deposits	4,740,612	47,132,099	998,865
Staff welfare fund payable	1,209,967	-	-
Dividend payable	73,863,188	9,817,851	108,153
Staff Bonus Payable	74,191,258	98,708,931	44,198,086
Other Creditors	177,273,885	16,108,406	17,700,407
Lease Payable	19,010,308	18,874,939	7,237,311
Bills payable	4,100,187	6,586,277	6,048,560
Branch Reconciliation Account	-	2,040	-
Audit Fee Payable	847,500	557,500	500,000
Tax Liabilities	-	-	-
TDS Payable	44,656,878	38,902,702	16,054,804
Others	83,681,805	83,288,243	7,251,863
<b>Total</b>	<b>589,322,468</b>	<b>420,758,258</b>	<b>130,596,467</b>

#### 4.23.1 Overall Movement in Defined Benefit Liabilities & Long-Term Benefits Defined Benefit Liabilities (Gratuity)

##### Movement in present value of defined benefit Obligation

NPR

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73
Opening Liability	93,925,620	39,666,970	29,446,540
Interest Cost	7,946,940	3,356,090	2,502,960
Current Service cost	13,782,120	6,225,790	4,621,680
Acquisition Cost	-	49,830,590	-
Less: Gratuity Paid during the year	(3,895,180)	-	(2,485,340)
Less: Gratuity Paid Directly	-	(20,443,660)	-
Actuarial (Gain)/Loss	(13,647,930)	15,289,840	5,581,130
<b>Closing Liability</b>	<b>98,111,570</b>	<b>93,925,620</b>	<b>39,666,970</b>



### Movement in Plan Assets

NPR

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73
Opening Assets	35,333,850	11,301,000	13,786,340
Acquisition Adjustment	-	24,713,270	-
(+) Estimated Investment Returns for the year	1,328,266	2,150,530	1,837,400
(+) Additional Investment during the year	12,505,574	-	-
(-) Withdrawal (payouts during the year)	(3,895,180)	-	(2,485,340)
Actuarial Gain or Loss	1,531,630	(2,830,950)	(1,837,400)
<b>Closing Assets</b>	<b>46,804,140</b>	<b>35,333,850</b>	<b>11,301,000</b>

### Net Charge to SOPL, OCI & SOFP

NPR

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73
Net Charge - P&L	20,400,794	12,105,010	5,287,240
Net Charge (credit) - OCI	(15,179,560)	18,120,790	7,418,530
Net Charge-Gratuity	13,782,120	6,225,790	4,621,680
Net Charge-Finance Cost	6,618,674	1,205,560	665,560
<b>Closing Liability/(Assets)</b>	<b>51,307,430</b>	<b>58,591,770</b>	<b>28,365,970</b>

### Actuarial assumptions & Other disclosures

NPR

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73
Financial Assumptions			
Discount Rate	8.50%	8.50%	8.50%
Expected return on plan assets	8.50%	8.50%	8.50%
Salary Escalation	8%	8%	8%
Withdrawl Rate			
For Ages:			
-Less than 35 Years	3%	3%	3%
-More than and equal to 35 Years	1%	1%	1%

### Long Term Benefit (Leave)

#### Movement in present value of Long Term benefit Obligation

NPR

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73
Opening Liability	42,187,500	15,175,810	12,610,550
Interest Cost	3,534,850	1,272,580	1,071,900
Current Service cost	4,668,730	1,701,600	1,402,140
Acquisition Cost	-	22,832,110	-
Less: Leave Paid during the year	-	-	-
Less: Leave Paid Directly	(12,436,130)	(13,793,710)	(3,128,510)
Actuarial Gain or Loss	12,240,570	14,999,110	3,219,730
<b>Closing Liability</b>	<b>50,195,520</b>	<b>42,187,500</b>	<b>15,175,810</b>



### Movement in Plan Assets

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73	NPR
Opening Assets	-	-	-	-
Acquisition Adjustment	-	-	-	-
(+) Estimated Investment Returns for the year	-	-	-	-
(+) Additional Investment during the year	-	-	-	-
(-) Withdrawal (pay-outs during the year)	-	-	-	-
Actuarial Gain or Loss	-	-	-	-
Closing Assets	-	-	-	-

### Net Charge to SOPL, OCI & SOFP

Net Charge	FY 2074/75	FY 2073/74	FY 2072/73	NPR
Net Charge - P&L	20,444,150	17,973,290	5,693,770	
Net Charge (credit) – OCI	-	-	-	-
Closing Liability/(Assets)	50,195,520	42,187,500	15,175,810	

### Actuarial assumptions & Other disclosure

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73	NPR
Financial Assumptions		-	-	-
Discount Rate	8.50%	8.50%	8.50%	8.50%
Expected return on plan assets	8.50%	8.50%	8.50%	8.50%
Salary Escalation	8%	8%	8%	8%
Withdrawal Rate				
For Ages:				
-Less than 35 Years	3%	3%	3%	3%
-More than and equal to 35 Years	1%	1%	1%	1%



**4.24 Debt securities issued  
[NIL]**

**4.25 Subordinated Liabilities  
[NIL]**

**4.26 Share Capital**

NPR

32-3-2075	No of share	Value per share	Capital in Value
Authorised capital	40,000,000	100	4,000,000,000
Issued capital	26,337,974	100	2,633,797,444
Paid up capital*	26,337,974	100	2,633,797,444

31-3-2074	No of share	Value per share	Capital in Value
Authorised capital	40,000,000	100	4,000,000,000
Issued capital	26,337,974	100	2,633,797,444
Paid up capital	26,337,974*	100	2,633,797,444

31-3-2073	No of share	Value per share	Capital in Value
Authorised capital	13,862,333	100	1,386,233,344
Issued capital	13,862,333	100	1,386,233,344
Paid up capital	13,862,333	100	1,386,233,344

\* Increase due to merger of Yeti Development Bank and Mahalaxmi Bikas Bank



NPR

Shareholder Category	% of holding	Amount	% of holding	Amount	% of holding	Amount
<b>Domestic ownership</b>						
Nepal Government	0.00%	-	-	-	-	-
"A" Class licenced institutions	0.00%	-	-	-	-	-
Other Licenced institutions	0.00%	-	-	-	-	-
Other institutions	0.74%	19,409,500	1.59%	41,971,000	1.95%	27,031,550
Public	99.26%	2,614,387,944	98.41%	2,591,826,444	98.05%	1,359,201,794
Other	0.00%	-	-	-	-	-
<b>Foreign Ownership</b>		<b>0.00%</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
Total	100%	2,633,797,444	100.00%	2,633,797,444.00	100.00%	1,386,233,344.00

**Share ownership detail**



**Shareholders Holding 0.5% or more of the total share capital**

NPR

Shareholder Category	32-3-2075 % of holding	31-3-2074 % of holding	31-3-2073* % of holding
Samjhana Aryal	3.61	2.69	6.85
Babu Lal Agrawal	2.35	2.36	
Purushotam Lal sanghal	2.41	2.05	
Ramesh Gupta	2.02	2.02	
Rajesh Kumar Rauniar	1.92	1.75	
Anil Das Shrestha	2.32	1.73	4.41
Khusma Prasad Aryal		1.62	
Harish Chand	1.92	1.49	
Navaraj Bahadur Singh	1.92	1.49	
Sanjaya Giri	1.41	1.41	
Sita Ram Prasai	1.35	1.35	3.43
Laxmanjee Kalwar	1.35	1.34	
Madhav Lal Shrestha	1.27	1.27	
Dhana Kumari Shreshta	1.09	1.09	
Pramod Kumar kabra	1.17	1.08	
Sunil Ballav Pant	1.03	1.04	
Rajesh Babu Shrestha	0.96	0.96	2.45
Arjun Prasad Sharma	0.71	0.71	1.80
Bhusan Shumshere Rana	0.71	0.71	
Karmacharya Sanchay Kosh	0.68	0.68	
Raj Kumar Agrawal	0.68	0.68	
Dhurba Kumar Shrestha	0.68	0.68	
Ram Gopal Goneka	0.68	0.68	
Ramesh Kumar Shrestha		0.68	
Sunil Agarwal	0.54	0.67	
Sudhir Kumar Regmi	0.55	0.65	1.64
Bhupendra Bhandari	0.63	0.63	
Parasar Prasai	0.59	0.59	1.50
Dilip Agrawal	0.57	0.57	1.44
Shyam Krishna Shrestha	0.54	0.54	1.38
Devi Prakash Bhattachan		1.13	
Samjhana Aryal		0.91	
Anil Das Shrestha		0.59	



Rajesh Kumar Khandewal	0.50	0.54	
Khuma Prasad Aryal	0.86		3.07
Dhana Kumari Shrestha			2.76
Bhusan SJB Rana			1.80
Sunil Ballav Pant			1.98
Karmachari Sanchaya Kosh			1.73
Shirjana Nepal			1.08
Raju Babu Shrestha			1.00
Rameshwor Thapa			0.90
Ratna Koirala (Dhakal)			0.87
Subash Shrestha			0.78
Roshan Shrestha			0.78
Sita Sharma	0.60		0.77
Makwanpur Uddga Banijaya Sang			0.77
Chaitane Lal Shrestha	0.76		
Sukunta Lal Hirachan	0.72		
Uttam Kumar Sherpa	0.72		
Sarita Thakali	0.72		
Raj Bahadur Shah	0.72		
Sandeep K. Agrawal	0.72		
Bidhya Krishna Shrestha	0.71		
Govinda Das Shrestha	0.71		
Sanju Shrestha	0.70		
Shanti Shrestha	0.70		
Uttam Prasad Kayastha	0.69		
Narbada Amataya	0.69		
Madhav Adhikari	0.64		
Hitlor Bishata	0.62		
Srijana prasai	0.58		
Parsuram Karki	0.58		
Rajan Pd. Subedi	1.04		
Shova Kumari Manandhar	0.55		
Rajendra Kumar Sharma	0.54		
Promad Shrestha	0.52		
Ramesh Kumar Agrawal	0.68		

\*Before Merger



### Equity Share Capital – over the year's movements

Paid up share capital of the Bank has moved over the years as follows:

Financial Year	Cumulative Paid up Capital NPR (Million)	Remarks
2058/59 (BS)	88.00	Opening Share Capital at NRS 100 paid up
	-	
2058/59 (BS)	88.00	Balance as at Ashad End 2059
	-	
2059/60(BS)	88.00	Balance as at Ashad End 2060
	24.00	New promotor Employee Provident Fund entered with capital of NRs. 24 Million
2060/61(BS)	112.00	Balance as at Ashad End 2061
	-	
2061/62(BS)	112.00	Balance as at Ashad End 2062
	-	
2062/63(BS)	112.00	Balance as at Ashad End 2063
	14.53	Right Shares call in advance of NRs. 14.530 Million
2063/64(BS)	126.53	Balance as at Ashad End 2064
	10.73	Right Shares call in advance of NRs. 10.725 Million
2064/65(BS)	137.26	Balance as at Ashad End 2065
	562.75	New promotor Group injected additional capital of NRs. 540 Million and remaining figure of NRs. 22.75 Million is from existing promoters as right share
2065/66(BS)	700.01	Balance as at Ashad End 2066
	300.00	NRs. 300 Million public shares were issued and paid up
2066/67(BS)	1,000.01	Balance as at Ashad End 2067
2067/68(BS)	1,000.01	Balance as at Ashad End 2068
2068/69(BS)	1,000.01	Balance as at Ashad End 2069
	386.23	NRs. 234.27 Million shares have been issued to former Yeti Finance Limited's shareholders as per MOU & NRs. 151.96 Million shares of former Valley Finance
2069/70(BS)	1,386.24	Balance as at Ashad End 2070
2070/71(BS)	1,386.24	Balance as at Ashad End 2071
2071/72(BS)	1,386.24	Balance as at Ashad End 2072



2072/73(BS)	1,386.24	Balance as at Ashad End 2073
	1,247.57	NRs. 1247.57 Million of former Mahalaxmi Bikas Bank Ltd. Has been added on existing share after merger of Yeti Development Bank Limited and Mahalaxmi Bikas bank Limited.
2073/74(BS)	2,633.81	Balance as at Ashad End 2074
2074/75(BS)	2,633.81	Balance as at Ashad End 2075

#### 4.27 Reserves

Particulars	2074/75	2073/74	2072/73
Regulatory / Statutory Reserves			
General reserve	778,715,753	677,296,318	245,571,001
Exchange fluctuation reserve	209,390	203,271	175,967
Investment adjustment reserve	7,580,266	4,394,766	2,166,877
Deferred Tax Reserve	43,403,999	64,888,614	141,645,573
Fair value Reserve	-	-	-
DT Actuarial			
Customers Protection Fund	-	-	-
Corporate social responsibility reserve	10,496,987	7,331,274	-
Available for Sale Investment Reserve			
Asset revaluation reserve			
Employee Capability Enhancement Fund	-	959,375	-
NFRS adjustment reserve	-	-	-
<b>Total</b>	<b>840,406,395</b>	<b>755,073,618</b>	<b>389,559,418</b>

#### 4.28 Contingent Liabilities and Commitments

Particulars	2074-75	2073-74	2072-73
Contingent Liabilities	31,956,816	19,085,836	28,563,756
Undrawn and undistributed facilities	991,497,985	858,650,530	169,024,721
Capital commitments	-	-	-
Lease Commitment	-	-	-
Litigation	-	-	-
<b>Total</b>	<b>1,023,454,801</b>	<b>877,736,366</b>	<b>197,588,477</b>



#### 4.28.1 Contingent Liabilities

Particulars	2074-75	2073-74	2072-73	NPR
Acceptances and documentary credit				
Bills for collection				
Forward exchange contract				
Guarantees				
a) Bid Bonds	500,000	500,000	900,000	
b) Performance Bonds	30,300,000	18,585,836	14,150,000	
c) Other Guarantee/Bonds	-	-	-	
Underwriting commitment				
Other commitment				
Advance Payment Guarantee	-	-	213,756	
Contingent Liabilities on Income Tax	1,156,816	-	13,300,000	
<b>Grand Total</b>	<b>31,956,816</b>	<b>19,085,836</b>	<b>28,563,756</b>	

#### 4.28.2 Undrawn and undisbursed facilities

Particulars	2074-75	2073-74	2072-73	NPR
Undisbursed amount of loans	-	-	-	
Undrawn limits of Overdrafts	991,497,985	858,650,530	169,024,721	
Undrawn limits of credit cards	-	-	-	
undrawn limits of letter of credit	-	-	-	
Undrawn limits of guarantee	-	-	-	
<b>Total</b>	<b>991,497,985</b>	<b>858,650,530</b>	<b>169,024,721</b>	

#### 4.28.3 Capital commitments

Particulars	32-03-2075	31-03-2074	31-03-2073	NPR
Capital commitment in relation to Property & Equipment				
Approved and contracted for				
Approved but not contracted for				
Sub - Total	-	-		
Capital commitments in relation to Intangible assets				
Approved and contracted for				
Approved but not contracted for				
Sub - Total	-	-		
<b>Total</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	



#### 4.28.4 Lease Commitment

NPR

Particulars	32-03-2075	31-03-2074	31-03-2073
Operating Lease commitments			
Future minimum lease payments under non-cancellable operating lease, where the bank is lessee			
Not Later than 1 Year			
Later than 1 Year but not later than 5 Year			
Later than 5 Year			
Sub total			
Finance Lease Commitment			
Future minimum lease payments under non-cancellable finance lease, where the bank is lessee			
Not Later than 1 Year			
Sub total			
<b>Grand Total</b>	-	-	-

\*\* All Operating lease are cancellable on providing information in advance to lessor.

#### 4.29 Interest Income

NPR

Particulars	2074-75	2073-74
Treasury Bills	-	13,481
Govt Bond/NRB Bonds	57,907,027	14,673,266
National Saving Bond	-	-
Loans and Advances to Banks & FI	282,056,158	200,278,631
Debt investments	-	-
Loans and Advances to Customers	2,859,124,501	1,477,967,030
Loans and Advances to staff	14,320,822	13,966,698
Other	-	-
<b>Total</b>	<b>3,213,408,508</b>	<b>1,706,899,106</b>



#### 4.30 Interest Expense

NPR

Particulars	2074-75	2073-74
Customers' accounts		
Fixed	1,207,688,391	419,227,356
Saving	712,395,249	231,021,437
Call	199,364,014	194,728,925
On borrowings		
Debt Securities in issue	-	-
On nostro balance	-	-
Inter Banks	1,635,890	22,793,933
Others	-	-
On Others		-
<b>Total</b>	<b>2,121,083,544</b>	<b>867,771,651</b>

#### 4.31 Fees and commission income

NPR

Particulars	2074-75	2073-74
Loan administration fees	-	-
Service Fee	-	-
Issue & Renewals of ATM Cards	5,391,077	7,698,336
Safe Deposit Lockers Rental	206,500	145,000
Remittance Fee	9,484,973	5,446,207.00
Gurantee	190,500	127,508.00
Collection Fee	-	-
Agency commission	10,608	-
Others	214,463	112,772.00
<b>Total</b>	<b>15,498,121</b>	<b>13,529,823</b>



#### 4.32 Fees and commission Expense

Particulars	2074-75	2073-74	NPR
ATM management fees	1,521,184	177,425	
VISA/Master card fees	1,653,294	771,208	
Guarantee commission	-	-	
Commission and discount	-	-	
DD/TT/Swift fees	-	-	
Remittance fees and commission	-	-	
Commission on fund transfer	147,488	68,550	
Other fees and commission expenses	-	-	
<b>Total</b>	<b>3,321,966</b>	<b>1,017,183</b>	

#### 4.33 Net Trading Income

Particulars	2074-75	2073-74	NPR
Changes in fair value of trading assets			
Gain /Loss on disposal of trading assets			
Interest income on trading assets			
Dividend income on trading assets			
Gain/Loss foreign exchange translation			
Other			
Gains and Losses from Instruments Held for Trading			
Foreign currency gains and losses arising on the translation of foreign currency monetary assets and liabilities			
<b>Total</b>	<b>-</b>	<b>-</b>	



#### 4.34 Other Operating Income

Particulars	2074-75	2073-74	NPR
Foreign exchange revaluation gain	24,475	109,219	
service Charges	90,370	2,485,975	
Renewal Fees	6,277,878	1,623,990	
Gains and losses on sale of investment securities	-	-	
Loans and receivables	-	-	
Dividend Income on equity instruments	23,067,052	10,837,648	
Gain on disposal of Property and Equipments	33,832,175	34,138,182	
Income from Operating Lease	1,244,000	100,000	
Gain on disposal of Investment Properties	-	-	
Gain on revaluation of investment securities	14,526,492	51,336,114	
Others	133,224,989	89,222,204	
<b>Total</b>	<b>212,287,431</b>	<b>189,853,332</b>	

#### 4.35 Impairment charge/(reversal) for loan and other losses

Particulars	2074-75	2073-74	NPR
Impairment charge/(reversal) on loan and advances to B/FIs	-	-	
<b>Impairment charge/(reversal) on loan and advances to customer</b>	<b>44,917,552</b>	<b>40,312,028</b>	
- Impairment charge	624,374,172	501,561,625	
- Impairment reversal	579,456,620	461,249,597	
<b>Impairment charge/(reversal) on NBA</b>	<b>(21,825,359)</b>	<b>(1,215,945)</b>	
- Impairment charge	104,446,484	129,485,326	
- Impairment reversal	126,271,843	130,701,271	
<b>Impairment charge/(reversal) on financial investment</b>	<b>21,170,979</b>	<b>(65,499)</b>	
- Impairment charge	21,170,979	-	
- Impairment reversal	-	65,499	
Impairment charge/(reversal) on placement with banks and financial institutions	-	-	
<b>Impairment charge/(reversal) on property and equipment</b>	<b>-</b>	<b>426,617</b>	
- Impairment charge	-	426,617	
- Impairment reversal	-	-	
Impairment charge/(reversal) on goodwill and intangible assets	-	-	
Impairment charge/(reversal) on investment properties	-	-	
<b>Impairment charge/(reversal) on Other Assets</b>	<b>-</b>	<b>11,326,714</b>	
- Impairment charge	-	15,411,558	
- Impairment reversal	-	4,084,844	
<b>Total</b>	<b>44,263,172</b>	<b>50,783,915</b>	



#### 4.36 Personal Expenses

NPR

Particulars	2074-75	2073-74
Salaries	134,711,218	53,953,178
Allowances	79,140,283	20,593,572
Training Expenses	6,120,670	1,709,833
Uniform Expenses	3,301,979	324,180
Medical Expenses	12,460,495	3,531,640
Insurance Expenses	2,631,197	2,187,161
Defined Contribution Plan - Expenses (PF)	11,097,754	4,906,055
Defined Benefit Plan - Expenses (Gratuity)	25,418,451	12,105,010
Leave - Expenses	20,444,150	27,011,690
Staff Incentives	-	-
Voluntary Retirement Scheme	-	-
Finance Expense under NFRS	2,140,790	(124,651)
Other expenses related to staff	2,947,006	2,340,941
<b>Subtotal</b>	<b>300,413,993</b>	<b>128,538,609</b>
Employees bonus	73,733,179	66,334,853
<b>Grand Total</b>	<b>374,147,172</b>	<b>194,873,462</b>

#### 4.37 Other Operating Expenses

##### 4.37.1 Premise cost

NPR

Particulars	2074-75	2073-74
Lease rental (building and premises rent)	53,292,737	28,237,896
Light Electricity Water	12,459,205	5,849,414
Repair and maintenance - building	49,153	5,464
Security Expenses	33,579,409	15,875,090
<b>Total</b>	<b>99,380,503</b>	<b>49,967,864</b>



#### 4.37.2 Other Expenses

NPR

Particulars	2074-75	2073-74
Repair and Maintenance		
Vehicle	1,408,344	804,888
Office equipments and furnitures	2,762,114	2,159,238
Others	2,280,231	1,369,417
Insurance	14,063,544	9,529,436
Postage, Telex, Telephone, Fax	15,592,573	6,857,770
Travelling Allowances and Expenses	2,545,309	1,796,805
Stationery and Printing	10,725,307	8,399,322
Periodicals and Books	416,437	239,657
Advertisement	3,752,299	2,421,850
Legal Expenses	3,273,309	2,367,061
Donations	1,000	19,100
Expenses Relating to Board of Directors		
Meeting Allowance	1,095,000	905,000
Others Expenses	164,892	182,535
General Meeting Expenses	465,911	471,437
Expenses Relating to Audit		
Audit Fees	2,158,300	2,022,370
Other Expenses	884,588	1,507,104
Technology Support Cost (Technical Services Fees )	1,345,128	479,007
Share Registration Expenses	-	179,604
Entertainment	2,155,817	1,450,037
Others		
a. Transport	6,605,352	4,852,168
b. Customer & Public Relation Expenses	501,796	438,845
c. Banking and Corporate Expenses	7,535,019	2,634,234
d. Fees and Charges	4,773,497	6,392,258
f. Miscellaneous	5,776,558	2,462,514
g. Janitorial	1,455,906	1,123,489
h. Amortization of Deferred Expenses & Software	-	-
h. Fine & Penalties	-	-
i. CSR expenses	-	1,105,103
j. Low value Assets	429,191	161,189
k. Internal Audit Fees & Expenses	-	-
k. Deposit Insurance Expenses	-	-
M.Merger Related Expenses	-	5,353,495
O.Annual Maintenance Charge	10,122,307	6,971,173
I. Others	-	-
<b>Total</b>	<b>102,289,729</b>	<b>74,656,106</b>



#### 4.37.2.1 Audit Fees and expenses

Particulars	2074-75	2073-74
Audit Fees	2,158,300	2,022,370
Other audit related expenses	884,588	1,507,104
Internal Audit Fee	-	-
<b>Total</b>	<b>3,042,888</b>	<b>3,529,474</b>

#### 4.38 Depreciation and Amortisation

Particulars	2074-75	2073-74
Particulars	2074-75	2073-74
Depreciation of PPE (refer note 4.13)	44,964,649	34,895,337
Amortisation of expenses	2,107,322	3,050,246
<b>Total</b>	<b>47,071,971</b>	<b>37,945,583</b>

#### 4.39 Non-Operating Income

Particulars	2074-75	2073-74
Recovery of Loan written off	1,562,411	11,228,894
Other Income	3,125,241	-
<b>Total</b>	<b>4,687,652</b>	<b>11,228,894</b>

#### 4.40 Non-Operating Expense

Particulars	2074-75	2073-74
Unrecoverable loan written off	16,379,680	45,006,155
Expense of restructuring	-	-
Redundancy provision	-	6,036,312
<b>Total</b>	<b>16,379,680</b>	<b>51,042,467</b>

#### 4.41 Income Tax Expenses

Particulars	2074-75	2073-74
<b>Current Tax Expenses</b>	<b>198,935,632</b>	<b>106,505,678</b>
Current Year	183,297,208	105,207,755
Adjustment for Prior Years	15,638,424	1,297,923
<b>Deferred tax Expenses</b>	<b>(13,147,335)</b>	<b>(5,726,431)</b>
Origination and Reversal of Temporary Differences	(13,147,335)	(5,726,431)
Change in tax Rate	-	-
Recognition of Previously unrecognized Tax Losses	-	-
<b>Total</b>	<b>185,788,297</b>	<b>100,779,247</b>



#### 4.41.1: Reconciliation of Tax Expenses and Accounting Profit

Particulars	2074-75	2073-74
Profit Before Tax	637,943,974	593,452,924
Tax Amount at the Rate of 30%	191,383,192	178,035,877
Add: Tax Effect of the expenses that are not deductible for tax purpose	208,068,655	112,525,883
Less: Tax Effect on Exempt Income	213,941,468	185,354,005
Add/Less: Tax Effect on other Items	(2,213,171)	
<b>Total Income Tax Expenses</b>	<b>183,297,208</b>	<b>105,207,755</b>
Effective Tax Rate	28.73%	17.73%

#### 4.41.2: Status of Tax Settlement status

The assessment of income tax for fiscal year 2062/63, 2063/64, 2064/65, 2065/66, 2066/67, 2067/68, 2068/69, 2069/70 and 2070/71 has been completed. In the assessment of income tax, the following is the difference in tax liability between bank's return and assessment of Inland Revenue Department:

Income Years	Income Tax (as per self-assessment)	Income Tax (IRD)	Differences
2062/63	198,739	9,815,573	(9,616,834)
2063/64	134,610	2,348,401	(2,213,791)
2064/65	54,218	54,218	-
2065/66	2,004,582	11,866,501	(9,861,919)
2066/67	9,445,511	12,186,279	(2,740,768)
2067/68	17,467,742	19,882,566	(2,414,824)
2068/69	2,862,147	4,313,496	(1,451,349)
2069/70	26,120,225	27,451,650	(1,331,425)
2070/71	104,857,010	102,281,846	2,575,164
<b>Total</b>	<b>163,144,784</b>	<b>190,200,530</b>	<b>(27,055,746)</b>

The above assessment for the FY 2070/71 includes the tax assessment of all merged entity.

During the FY 2074/75 bank has paid additional tax amount of NRs. 11,073 thousand against the tax assessment of Yeti Finance Ltd. for the FY 2069/70.

The bank filed writ against Inland Revenue Office at Supreme Court regarding the above difference in income tax assessment for fiscal year 2062/63, 2063/64, 2064/65, 2065/66. Further, the bank has filed for the administrative review in IRD against the TDS deducted during tax assessment of former Yeti Finance Limited for the FY 2069/79 and against the tax assessment order of Siddhartha Finance for the FY 2066/67. The bank has deposited one third of disputed amount of NRs. 638,286.24 of Yeti finance and NRs.518,530 of Siddhartha finance, which has been presented in Contingent liability.



#### 4.42 Earning per share

NPR

Particulars	2074-75	2073-74
Earning attributable to equity shareholders	452,155,677	492,673,678
Weighted average number of shares for the period	26,337,974	14,306,671
Earnings per share (NPR)	17.17	27.84
Earnings per share (NPR)		18.71

#### 4.43 Legal Cases

Bank has pending legal cases in different level of court as follows:

NPR

S. No.	Court Name	Court Case as on Ashad End 2074	Cases Settled During the Fiscal Year	Remaining Cases as on Ashad End 2075
1	Supreme Court	11	3	8
2	High Court Patan	14	10	4
3	District Court ( Inside Valley)	12	3	9
4	District Court ( Outside Valley)	20	10	10
5	Special Court ( Bises Adalat)	1	0	1
6	By Government of Nepal	1	0	1
7	Debt Recovery Tribunal	38	18	20
	Total	97	44	53



#### 4.44 Classification of Assets and Liabilities based on maturity

S.N.	Particulars	1-90 Days	91-180 Days	181-270 Days	271-365 Days	Over 1 Year	Total Amount
<b>Assets</b>							
1	Cash Balance	421,800					421,800
2	Balance with Banks & FIs		7,943,500				7,943,500
3	Investment in Foreign Banks						
4	Call Money						
5	Government Securities						
6	Nepal Rastra Bank Bonds						
7	Inter Bank & FI Lending						
8	Loans & Advances	3,025,900	3,005,100	3,404,700	2,828,600	9,524,600	21,788,900
9	Interest Receivable	268,700	70,700				339,400
10	Others	619,800	206,600	206,600	206,600	826,400	2,066,000
	<b>Total Assets (A)</b>	<b>12,279,700</b>	<b>3,282,400</b>	<b>3,611,300</b>	<b>3,035,200</b>	<b>11,732,900</b>	<b>33,941,500</b>
<b>Liabilities</b>							
11	Current Deposits	596,900					596,900
12	Saving Deposits	5,556,000	1,852,000	1,852,000	1,128,400	4,513,600	14,902,000
13	Fixed Deposits	3,476,600	2,009,700	3,258,100	2,847,400	186,300	11,778,100
14	Debentures						
15	Borrowings:						
16	Other Liabilities and Provisions	33,500					110,000
	(a) Sundry Creditors	29,400					29,400
	(b) Bills Payable	4,100					4,100
	(c) Provisions						110,000
17	Others	1,954,800	651,600	651,600	651,600	2,606,500	6,516,100
	<b>Total Liabilities (B)</b>	<b>11,617,800</b>	<b>4,513,300</b>	<b>5,761,700</b>	<b>4,627,400</b>	<b>7,416,400</b>	<b>33,936,600</b>
	<b>Net Financial Assets (A-B)</b>	<b>661,900</b>	<b>-1,230,900</b>	<b>-2,150,400</b>	<b>-1,592,200</b>	<b>4,316,500</b>	<b>4,900</b>
	<b>Cumulative Net Financial Assets</b>	<b>661,900</b>	<b>-569,000</b>	<b>-2,719,400</b>	<b>-4,311,600</b>	<b>4,900</b>	



#### 4.45 Weighted average Interest Rate Spread:

Particulars	2073-74
Weighted average yield on interest bearing asset for the year	13.87
Weighted average cost on interest bearing liability for the year	9.02
Weighted Average interest rate in loan and investment	13.3
Weighted average interest rate spread	4.28

#### 4.46 Interest Income

Entire Interest Receivable on Loans & Advances has been transferred to Interest Suspense Account as per the NRB Directives. During the FY 2074/75 the bank has capitalized the interest accrued on Dordi Khola Hydropower, Eastern Hydropower and Singati Hydropower as per the approval obtained from Nepal Rastra Bank. The details of the interest capitalization has been presented as follows:

Borrower	1st Quarter	2nd quarter	3rd quarter	4th quarter	Total
Eastern Hydropower Pvt. Ltd.	1,317,222	1,285,712	1,323,344	1,438,599	5,364,877
Singati Hydro Energy Pvt. Ltd.	1,023,632	1,230,617	1,370,167	1,805,379	5,429,795
Dordi Khola Jal Bidyut Company Ltd.	-	-	-	119,210	119,210
Molung Hydropower Co. Pvt. Ltd.	3,174,323	-	-	-	3,174,323
<b>Total Capitalized</b>	<b>5,515,177</b>	<b>2,516,329</b>	<b>2,693,510</b>	<b>3,363,188</b>	<b>14,088,204</b>

#### 4.47 Loan Written off

During the FY 2074/75 bank has written off loan and receivable relating to borrower amounting to NRs. 16,380 thousand.

#### 4.48 Change in Accounting Policy

##### Gratuity & Leave

The amounting policy for retirement benefits i.e. Gratuity and Leave has been changed from conservative provisioning of all liability as on balance-sheet date to provision as per Actuarial Assumptions. The net impact in balance sheet and profit and loss account due to the change has been as given below;

Nature	Type	Expenses in Profit & loss Account	FY 2074/75		Expenses in Profit & loss Account2	FY 2073/74		Opening Retained Earning
			OCI	Liability in Balance sheet		OCI	Liability in Balance sheet4	
Old	Gratuity	8,011,089	-	54,041,501	4,708,069	-	12,505,574	7,797,505
New		24,644,721	-	55,551,357	12,105,010	18,120,790	58,591,770	28,365,970
15,179,560								
Old	Leave	14,811,143	-	55,292,327	16,846,992	-	52,917,311	23,634,192
New		20,444,150	-	53,593,250	17,973,290	-	45,585,227	15,175,810



### Depreciation Method

The bank has revised the method of depreciation from written down value to Straight Line Method. Further, the life of the assets has been revised based on the estimated useful life of each assets. Earlier the life was determined based on years computed as per the rate prescribed by Income tax Act. The total impact of change in depreciation on previous year has given in table below;

Particulars	FY 2073/74		Net Impact in Retained Earning
	New	Old	
Depreciation	37,945,583	14,895,184	(23,050,399)
Net WDV of Fixed Assets	277,066,116	300,116,515	(23,050,399)

### 4.49 Adjustments to the opening NFRS Financial Statements

NPR

Particulars	Opening 73/74
<b>SFP Adjustments</b>	
Loans and advances to customers Local Reveresed	401,140,122
Loans and advances to customers as per NFRS	(138,252,943)
Non-Banking Assets	488,677,605
Accrued Income on loans and advances to customers	28,638,455
Fair value through (PL)	30,707,045
Deferred Taxes Reversed	(116,071,088)
Deferred Taxes Booked	(239,295,853)
Lease payments (SLM)	(7,237,311)
<b>NET Adjustment</b>	<b>448,306,032</b>



**4.50 Adjustments to the Financial Statements of 2073-74**

Particulars	Total	SoPL	SFP	Carried forward	NPR
SFP Adjustments	-	-	-	-	-
Loans and advances to customers Local Reversed	398,987,725	(2,152,397)	398,987,725	401,140,122	
Loans and advances to customers as per NFRS	(178,564,971)	(40,312,028)	(178,564,971)	(138,252,943)	
Non Banking Assets	-	-	-	-	-
Non Banking Assets	390,265,001	(98,412,604)	390,265,001	488,677,605	
Accrued Income on loans and advances to customers	87,999,562	59,361,107	87,999,562	28,638,455	
Fair value through (PL)	82,043,159	51,336,114	82,043,159	30,707,045	
Deferred Taxes Reversed	(70,912,210)	45,158,878	(70,912,210)	(116,071,088)	
Deferred Taxes Booked	(182,957,381)	56,338,472	(182,957,381)	(239,295,853)	
Lease payments (SLM)	(6,341,075)	896,236	(6,341,075)	(7,237,311)	
Credit (charge) to reserve	520,519,810	72,213,778	520,519,810	448,306,032	
Loan Loss Provision from Mahalaxmi	-	-	360,965,446	-	
Lease payments (SLM)	-	-	(12,533,864)	-	
Proposed Dividend	237,041,770	-	237,041,770	-	
Reclassification of reserve	237,041,770	-	585,473,352	-	
NET Adjustment	757,561,580	72,213,778	1,105,993,162	448,306,032	



**4.51 Reconciliation of Statement of Financial Position reported for 2074 Ashad 31 due to the adoption of NFRS**

Particulars	Restated 31-03-2074	For The Year	Opening Adjusted	NPR Previously Reported 31-03-2074
<b>Assets</b>				
Cash and cash equivalent	5,756,303,588	-	-	5,756,303,588
Due from Nepal Rastra Bank	1,577,683,878	-	-	1,577,683,878
Loans and advances to customers	20,654,668,983	392,237,072	299,947,945	19,962,483,966
Investment in securities	1,174,969,960	592,733,136	262,954,535	319,282,289
Government Bonds	-	(588,822,250)	(260,052,750)	848,875,000
Current Tax Assets	131,769,565	-	-	131,769,565
Investment in Associates	-	-	-	-
Investment property	440,895,251	(47,782,354)	488,677,605	
Property and equipment	221,249,374	(48,275,790)	(2,354,464)	271,879,628
Intangible Assets	5,186,488	(2,354,464)	2,354,464	5,186,488
Deferred tax assets / (liability)	-	-	-	-
Other assets	250,453,432	26,873,047	(127,395,185)	350,975,570
<b>Total Assets</b>	<b>30,213,180,519</b>	<b>324,608,397</b>	<b>664,132,150</b>	<b>29,224,439,972</b>
<b>Liabilities and Equity</b>				
<b>Liabilities</b>				
Deposit from customers	25,136,612,870	-	-	25,136,612,870
Borrowings	-	-	-	-
Current Tax Liabilities	-	-	-	-
Provisions	12,925,433	(224,149,840)	33,503	237,041,769
Deferred tax assets / (liability)	182,957,380	(56,338,473)	239,295,853	-
Other liabilities	420,758,258	(1,254,305)	7,203,807	414,808,756
Debt securities issued	-	-	-	-
<b>Total liabilities</b>	<b>25,753,253,941</b>	<b>(281,742,618)</b>	<b>246,533,163</b>	<b>25,788,463,395</b>
<b>Equity</b>				
Share Capital	2,633,797,444	-	-	2,633,797,444
Share premium	-	-	-	-
Retained earning	1,071,055,516	657,687,129	448,306,032	(34,937,644)
Reserves	755,073,618	(51,336,114)	(30,707,045)	837,116,777
<b>Total shareholders' equity</b>	<b>4,459,926,578</b>	<b>606,351,015</b>	<b>417,598,987</b>	<b>3,435,976,577</b>
Non-controlling interests	-	-	-	-
<b>Total equity</b>	<b>4,459,926,578</b>	<b>606,351,015</b>	<b>417,598,987</b>	<b>3,435,976,577</b>
<b>Total equity and liabilities</b>	<b>30,213,180,519</b>	<b>324,608,397</b>	<b>664,132,150</b>	<b>29,224,439,972</b>



**4.52 Reconciliation of Statement of Financial Position reported for 31.03.2073 due to the adoption of NFRS**

NPR

Particulars	Restated 31-03-2073	Remeasurement	Previously Reported 31-03-2073
<b>Assets</b>			
Cash and cash equivalent	2,027,712,761	-	2,027,712,761
Due from Nepal Rastra Bank	1,200,006,037	-	1,200,006,037
Other trading assets	-	-	-
Loan and Advances to B/FIs	-	-	-
Loans and advances to customers	8,667,469,627	299,947,945	8,367,521,682
Investment in securities	375,701,170	262,954,535	112,746,635
Government Bonds	-	(260,052,750)	260,052,750
Current Tax Assets	53,512,520	-	53,512,520
Balances with other banks	-	-	-
Investment in subsidiaries	-	-	-
Investment in Associates	-	-	-
Investment property	488,677,605	488,677,605	
Property and equipment	111,906,330	(2,354,464)	114,260,794
Intangible Assets	2,354,464	2,354,464	
Deferred tax assets / (liability)	-	-	-
Other assets	107,578,545	(127,395,185)	234,973,730
<b>Total Assets</b>	<b>13,034,919,059</b>	<b>664,132,150</b>	<b>12,370,786,909</b>
<b>Liabilities and Equity</b>			
<b>Liabilities</b>			
Deposit from customers	10,861,523,871	-	10,861,523,871
Borrowings	-	-	-
Current Tax Liabilities	-	-	-
Provisions	33,502	33,502	
Deferred tax assets / (liability)	239,295,853	239,295,853	
Other liabilities	130,596,467	7,203,807	123,392,660
Debt securities issued	-	-	-
Subordinated Liabilities	-	-	-
<b>Total Liabilities</b>	<b>11,231,449,693</b>	<b>246,533,162</b>	<b>10,984,916,531</b>
<b>Equity</b>			
Share Capital	1,386,233,344	-	1,386,233,343
Share premium	-	-	-



Retained earning	27,676,604	448,306,032	(420,629,428)
Reserves	389,559,418	(30,707,045)	420,266,463
<b>Total shareholders' equity</b>	<b>1,803,469,366</b>	<b>417,598,988</b>	<b>1,385,870,378</b>
Non-controlling interests	-		
<b>Total equity</b>	<b>1,803,469,366</b>	<b>417,598,988</b>	<b>1,385,870,378</b>
<b>Total equity and liabilities</b>	<b>13,034,919,059</b>	<b>664,132,150</b>	<b>12,370,786,909</b>

**4.53 Reconciliation of Statement of Profit or Loss reported for 2073-74 due to the adoption of NFRS**

Particulars	Restated 2073-74	Adjustment	NPR Previously Reported 2073-74
Interest Income	1,706,899,106	59,236,456	1,647,662,650
Interest Expense	(867,771,651)	-	(867,771,651)
Net interest income	839,127,455	59,236,456	779,890,999
Fees and Commission Income	13,529,823	7,843,336	5,686,487
Fees and Commission Expense	1,017,183	1,017,183	-
Net fee and Commission income	12,512,640	6,826,153	5,686,487
Net interest fee and commission income	851,640,095	66,062,609	785,577,486
Net Trading Income	-	(109,219)	109,219
Other Operating Income	189,853,332	88,677,827	101,175,505
Total operating income	1,041,493,427	154,631,217	886,862,210
Impairment charge/(reversal) for loans and other losses	(50,783,915)	(141,303,646)	90,519,731
Net Operating income	990,709,512	13,327,571	977,381,941
Personal Expense	194,873,462	(124,651)	194,998,113
Other Operating Expenses	124,623,970	(1,913,419)	126,537,389
Depreciation and amortisation	37,945,583	-	37,945,583
Operating expenses	357,443,015	(2,038,070)	359,481,085
Net operating Profit	633,266,497	15,365,641	617,900,856
Non operating income	11,228,894	(33,846,936)	45,075,830
Non operating expense	(51,042,467)	(10,802,277)	(40,240,190)
Profit before income tax	593,452,924	(29,283,572)	622,736,496
Income tax expense	-	-	-
Current tax	(106,505,678)	-	(106,505,678)
Deferred tax income / (expense)	5,726,431	101,497,350	(95,770,919)
Profit for the year	492,673,677	72,213,778	420,459,899
Earnings per share:			
Basic earnings per ordinary share (NPR)	18.71		27.84



#### 4.54 2074-75 regulatory reconciliation

Particulars	FY 2074/75	SoPL	NPR SFP
SFP Adjustments			
Loans and advances to customers Local Reveresed	365,753,533	(33,234,192)	365,753,533
Loans and advances to customers as per NFRS	(223,482,523)	(44,917,552)	(223,482,523)
Non Banking Assets	323,755,456	(66,509,545)	323,755,456
Accrued Income on loans and advances to customers	118,881,911	30,882,349	118,881,911
Fair value through (PL)	96,569,651	14,526,492	96,569,651
Reversal of Deferred tax of Fair value through (PL)	-	-	-
Deferred Taxes Reversed	(43,403,999)	27,508,211	(43,403,999)
Deferred Taxes Booked	(166,019,273)	16,938,108	(166,019,273)
Lease payments (SLM)	(6,476,444)	(135,369)	(6,476,444)
Credit (charge) to reserve	465,578,312	(54,941,498)	465,578,312
Share capital (Bonus share)	210,703,796	210,703,796	210,703,796
Proposed Dividend	184,365,821	184,365,821	184,365,821
Reclassification of reserve	395,069,617	395,069,617	395,069,617
<b>Total</b>	<b>860,647,929</b>	<b>340,128,119</b>	<b>860,647,929</b>

#### 5. Disclosures & Additional Information

##### 5.1 Risk Management

In compliance with Nepal Rastra Bank Directive on 6 "Corporate Governance", the Board of bank has established a Risk Management Committee with clear terms of reference. As at the date of this report, the Bank's Management Committee comprised of the following:

S.N.	Members of Risk Management Committee	Designation
1	Non-Executive Director from Promoter	Chairperson
2	Non-Executive Director from Promoter	Member
3	Operation Head	Member
4	Risk Head	Member secretary

The Committee meets at least four times annually. The committee oversees and reviews the fundamental prudential risks including operational, credit, market, reputational, capital and liquidity risk etc.

The responsibilities of Risk Management Committee are as follows:

- Formulate policies and guidelines for identification, measurement, monitoring and control all major risk categories.
- Ensuring the bank has clear, comprehensive and well documented policies and procedure.
- Defining the bank's overall risk tolerance in relation to credit risk.



- d. Ensuring that bank's significant risks exposure is maintained at prudent levels and consistent with the available capital.

Apart from Board Level Risk Management Committee the other committees and groups as mentioned below supports for Overall Risk Management.

#### i) Risk Governance

Risk management committee of the bank has formed to review the credit risk, market risk and liquidity risk of the bank. Apart from this the bank has formed the Assets Liability Management Committee to monitor Liquidity risk as well as market risk, AML CFT committee in order to monitor the operational risk. The committee and subcommittee has effectively discharged their duties & responsibility.

Risk Management Department conducts periodical financial surveillance and monitoring. In addition to this, the risk management committee analyse the Stress testing of the bank as required by Nepal Rastra Bank and its impact and corrective action to mitigate the risk.

Through its risk management framework, the Bank seeks to efficiently manage credit, market and liquidity risks which arise directly through the Bank's commercial activities as well as operational, regulatory and reputational risks which arise as a normal consequence of any business undertaking. As part of this framework, the Bank uses a set of principles that describe its risk management culture. The bank has developed Risk Management Policy, Guideline & Framework 2017 to manage Credit risk, Market risk and liquidity risk.

The major risk areas and mitigation mechanism is as given below;

#### 1) Credit Risk

Credit risk is the potential for loss due to failure of counterparty to meet its obligations to pay the Bank in accordance with agreed terms.

The bank has Credit Policy Guidelines (CPG) that, inter alia, consist of areas of lending, eligibility of borrower, loan application format and requirement, necessary documents for processing loans, risk assessment areas, loan approval authority and other general credit principles. The CPG has been formulated by keeping in mind the prudential norms given by NRB.

A standardized loan application forms has been in use for facilitating collection and analysis of all the relevant data for evaluating credit worthiness and proper evaluation of the credit risk of the prospective borrower. The factors considered in evaluating loan applications normally included prospects of the business, management of the firm/company, financial analysis- income statement, balance sheet, cash flow statement, key financial indicators, key risk and mitigates. Further, inspection and supervision are also conducted before approval of the loan for pre-analysis and after the disbursement of loan as well for monitoring the utilization of loan.

#### 2) Operational Risk

Operational risk is the prospect of loss of resulting from inadequate or failed procedures, systems or policies, employee errors, system failures, fraud or other criminal activity, any event that disrupts business processes.

Operational risk exposures are managed through a consistent set of management processes that drive risk identification, assessment, control and monitoring. For the control of operational risk of institution, it has Financial Administration Policy, Employee Bylaws, operational manual, AML/CFT policy, Suspicious Transaction identification Procedure, Politically exposed person policy, which guides the day to day operation.



Each risk control owner is responsible for identifying risks that are material and for maintaining an effective control environment across the organization. Risk control owners have responsibility for the control of operational risk arising from the management of the following activities: External Rules & Regulations, Liability, Legal Enforceability, Damage or Loss of Physical Assets, Safety & Security, Internal Fraud or Dishonesty, External Fraud, Information Security, Processing Failure, and Model. Operational risks can arise from all business lines and from all activities carried out by the Bank. Operational Risk management approach seeks to ensure management of operational risk by maintaining a complete process universe defined for all business segments, products and functions processes.

### 3) Market Risk

Risks arising out of adverse movements in interest rates and equity prices are covered under Market Risk Management. Market Risk is the potential for loss of earnings or economic value due to adverse changes in financial market rates or prices. Institution exposure to market risk arises principally from customer driven transactions.

In line with Risk Management Guidelines prescribed by NRB, the Bank focuses on risk management in addition to that Interest rate risk is assessed at a regular interval to strengthen market risk management. The market risk is managed within the risk tolerances and market risk limits set by ALCO. ALCO regularly meets, analyse and takes decision over the Market Risk by analysing the internal as well as external factor.

### 4) Liquidity Risk

Liquidity risk is the potential that the Bank either does not have sufficient liquid financial resources available to meet all its obligations as they fall due, or can only access these financial resources at excessive cost. The Liquidity Risk is managed by ALCO. The ALCO has developed the Unified Treasury circular for overall liquidity management of bank.

### 5) Reputational Risk

Reputational risk is a risk of loss resulting from damages to reputation of institution, in lost revenue; increased operating, capital or regulatory costs; or destruction of shareholder value.

Reputational risk is managed by the management committee which are responsible for protecting the institution's reputation locally and has the responsibility to ensure that the Bank does not undertake any activities that may cause material damage to the reputation of institution.

### 6) Employee Benefit Risk

Employee benefit risk is the potential risk of loss due to having to meet shortfall in the Bank's defined benefits gratuity and leave encashment schemes.

The gross obligation for gratuity is calculated considering the salary at the time of retirement of the individual staff and number of years' service with the Bank. The home leave can be accumulated for maximum period of 60 days for total period served by individual staff. The gross obligation for leave encashment is calculated considering the last drawn salary multiplied by no of eligible days for leave encashment.

### 7) Internal Control

The Board is committed to managing risks and in controlling its business and financial activities in a manner which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events. To achieve this, the Board has adopted policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring.

The effectiveness of the Company's internal control system is reviewed regularly by the Board, its



Committees, Management and Internal Audit. The Audit Committee has reviewed the effectiveness of the Bank's system of internal control during the year and provided feedback to the Board as appropriate. The bank has outsourced the Internal Audit function to maintain independency on the internal control system of institution. The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Company through its program of business/unit audits. The Internal Audit function is focused on the areas of greatest risk as determined by a risk-based assessment methodology. Internal Audit reports are quarterly forwarded to the Audit Committee. The findings of all audits are reported to the Chief Executive Officer and Business Heads for initiating immediate corrective measures.

### 8) Fair Value of Financial assets and Liabilities

#### • Hierarchy of fair value measurement of financial assets at fair value

32-3-2075	Level 1	Level 2	Level 3
<b>Assets</b>			
Corporate Securities	149,680,387	-	6,468,200*
Investment in Debentures, Bonds & Mutual fund	229,332,963	-	-
NPR			
31-3-2074	Level 1	Level 2	Level 3
<b>Assets</b>			
Corporate Securities	114,919,056	-	6,470,400
Investment in Debentures, Bonds & Mutual fund	139,396,962	-	58,495,870
NPR			
31-3-2073	Level 1	Level 2	Level 3
<b>Assets</b>			
Corporate Securities	6,501,223	-	4,344,900
Investment in Debentures, Bonds & Mutual fund	101,900,512	-	-

\* Includes the investments made in the shares of Credit Information Centre Limited & Nepal Clearing House Limited. Those investment are not actively traded in the market and are therefore not liquid. The Bank has no intention to dispose these investments in foreseeable future. The Bank considers that the cash flows that the Bank expects to receive in future exceeds the carrying value of the investments. Those investment have been carried at cost as the level 3 valuation.

#### • Hierarchy of fair value measurement of financial assets at amortized cost

32-3-2075	Level 1	Level 2	Level 3
Loans and Advances to Customers		-	21,554,922,875
Other Financial Assets		-	228,577,065
Government Development Bond		-	1,417,177,321
<b>Total</b>	-	-	<b>23,200,677,261</b>



NPR

31-3-2074	Level 1	Level 2	Level 3
Loans and Advances to Customers			20,654,668,983
Other Financial Assets			190,965,507
Government Development Bond			855,687,672
<b>Total</b>			<b>21,701,322,162</b>

NPR

31-3-2073	Level 1	Level 2	Level 3
Loans and Advances to Customers			8,667,469,627
Other Financial Assets			97,830,867
Government Development Bond			262,954,536
<b>Total</b>			<b>9,028,255,030</b>

#### • Hierarchy of financial liabilities

NPR

32-3-2075	Level 1	Level 2	Level 3
Deposit from customers	-	-	27,276,844,466
Borrowings	-	-	-
Other Financial Liabilities	-	-	570,312,160
<b>Total</b>	-	-	<b>27,847,156,626</b>

NPR

31-3-2074	Level 1	Level 2	Level 3
Deposit from customers	-	-	25,136,612,874
Borrowings	-	-	-
Other Financial Liabilities	-	-	401,883,319
<b>Total</b>	-	-	<b>25,538,496,193</b>

NPR

31-3-2073	Level 1	Level 2	Level 3
Deposit from customers	-	-	10,861,523,875
Borrowings	-	-	-
Other Financial Liabilities	-	-	123,359,156
<b>Total</b>	-	-	<b>10,984,883,031</b>

#### 9) Capital Management

The bank has maintained the capital adequacy as per Capital adequacy framework, 2007 (Updated July 2008) as required by Nepal Rastra Bank. Capital adequacy ratio as on Ashad end 2075 is 16.55 % and 18.10% on core capital and capital fund respectively.



**5.2 Classification of Financial Assets and Liabilities**  
**F/Y 2074-75**

Financial Assets	Notes	Trading	Designated at FVTPL	Assets at fair value	Through OCI	Available for sale	Assets at amortised costs	Loans and Receivables	Held to maturity	Total
Cash and Cash equivalent	4.1	-	-	-	-	-	7,070,896,350	-	7,070,896,350	
Due from Nepal Rastra Bank	4.2	-	-	-	-	-	1,352,234,075	-	1,352,234,075	
Placement with B/FIs	4.3	-	-	-	-	-	-	-	-	
Loans and Advances to banks	4.6	-	-	-	-	-	-	-	-	
Loans and Advances to Customers	4.7	-	-	-	-	-	21,554,922,875	-	21,554,922,875	
Investment in securities	4.8	-	379,013,350	6,468,200	-	-	-	1,417,177,321	1,802,658,871	
Other Financial Assets	4.16	-	-	-	-	-	228,577,065	-	228,577,065	
<b>Total</b>			379,013,350	6,468,200	-	30,206,630,365	1,417,177,321	32,009,289,236		

Financial Liabilities	Notes	Trading	Designated at FVTPL	Liabilities at fair value	Liabilities at amortised costs	Total
Deposit from customers	4.20	-	-	-	27,276,844,462	27,276,844,462.00
Borrowings	4.21	-	-	-	-	-
Other Financial Liabilities	4.23	-	-	-	570,312,160	570,312,160
<b>Total</b>			-	-	27,847,156,622	27,847,156,622

Financial Assets	Notes	Trading	Designated at FVTPL	Assets at fair value	Through OCI	Available for sale	Assets at amortised costs	Loans and Receivables	Held to maturity	Total
Cash and Cash equivalent	4.1	-	-	-	-	-	5,756,303,588	-	5,756,303,588	
Due from Nepal Rastra Bank	4.2	-	-	-	-	-	1,577,683,878	-	1,577,683,878	
Placement with B/FIs	4.3	-	-	-	-	-	-	-	-	
Loans and Advances to banks	4.6	-	-	-	-	-	-	-	-	
Loans and Advances to Customers	4.7	-	-	-	-	-	20,654,668,983	-	20,654,668,983	
Investment in securities	4.8	-	312,814,088	6,468,200	-	-	-	855,687,672	1,174,969,960	
Other Financial Assets	4.16	-	-	-	-	-	190,965,507	-	190,965,507	
<b>Total</b>		312,814,088	6,468,200	-	28,179,621,956	855,687,672	29,354,591,916			



Financial Liabilities	Notes	Trading	Liabilities at fair value	Liabilities at amortised costs	Total
Deposit from customers	4.20	-	-	25,136,612,870	25,136,612,870.00
Borrowings	4.21	-	-	-	-
Other Financial Liabilities	4.23	-	-	401,883,319	401,883,319
<b>Total</b>				<b>25,538,496,189</b>	<b>25,538,496,189</b>

F/Y 2072-73

Financial Assets	Notes	Trading	Assets at fair value	Assets at amortised costs	Total
			Designated at FVTPL	Through OCI	
				Available for sale	
Cash and Cash equivalent	4.1	-	-	-	2,027,712,761
Due from Nepal Rastra Bank	4.2	-	-	-	1,200,006,037
Placement with B/FIs	4.3	-	-	-	-
Loans and Advances to banks	4.6	-	-	-	-
Loans and Advances to Customers	4.7	-	-	-	-
Investment in securities	4.8	-	108,401,734	4,344,900	8,667,469,627
Other Financial Assets	4.16	-	-	-	-
<b>Total</b>			<b>108,401,734</b>	<b>4,344,900</b>	<b>262,954,536</b>

Financial Liabilities	Notes	Trading	Liabilities at fair value	Liabilities at amortised costs	Total
Deposit from customers	4.20	-	-	10,861,523,871	10,861,523,871.00
Borrowings	4.21	-	-	-	-
Other Financial Liabilities	4.23	-	-	123,359,156	123,359,156
<b>Total</b>			<b>10,984,883,027</b>	<b>10,984,883,027</b>	<b>10,984,883,027</b>



**महालक्ष्मी विकास बैंक लि.**  
**Mahalaxmi Bikas Bank Ltd.**

१७ओं वार्षिक प्रतिवेदन  
आर्थिक वर्ष २०८४/०८५

**5.3 Segment Analysis  
F/Y 2074-75**

Particulars	Province 1	Province 2	Province 3	Province 4	Province 5	Province 7	Head Office	Total	NPR
<b>INCOME</b>									
Interest Income	40,485,922	570,236,367	2,080,040,893	75,865,931	438,346,374	448,592,324	(440,159,302)	3,213,408,508	
Other Income	1,933,950	19,865,552	102,723,529	5,285,601	23,340,212	21,294,308	53,342,401	227,785,553	
<b>EXPENSE</b>									
Interest Expenses	11,057,445	352,101,755	1,263,953,258	28,770,985	233,791,965	226,223,198	5,184,939	2,121,083,545	
Other Expenses	4,686,174	49,610,161	151,335,816	13,220,003	61,038,427	61,076,440	285,244,317	626,211,339	
Operating Profit/(Loss)	26,676,252	188,390,004	767,475,348	39,160,544	166,856,193	182,586,993	(677,246,158)	693,899,177	
Impairment (charge)/reversal for loans and other losses	23,688,075	17,401,284	(148,018,530)	(2,917,960)	(36,525,622)	17,480,283	84,629,298	(44,263,173)	
Net Operating profit	50,364,327	205,791,289	619,456,818	36,242,583	130,330,571	200,067,276	(592,616,861)	649,636,004	
<b>TOTAL LIABILITIES</b>									
Total Deposit	165,101,062	4,303,585,186	15,226,735,131	323,136,804	3,450,890,257	3,768,691,015	38,705,005	27,276,844,461	
Other Liabilities	4,604,446	120,021,192	424,653,124	9,011,850	96,240,679	105,103,714	1,079,430	760,714,435	
<b>TOTAL ASSETS</b>									
Loans & Advances	343,201,930	3,785,766,560	11,660,124,898	830,129,494	2,626,753,595	2,418,306,805	(109,360,409)	21,554,922,874	
Other Assets	111,691,534	404,592,141	1,737,972,092	159,901,796	535,744,304	435,042,104	7,754,495,287	11,174,741,578	



NPR

F/Y 2073-74	Particulars	Province 1	Province 2	Province 3	Province 4	Province 5	Province 7	Head Office	Total
<b>INCOMES</b>									
Interest Income	44,587,310	225,636,889	1,094,407,830	87,191,602	83,930,131	51,095,582	120,049,762	1,706,899,106	
Other Income	3,572,129	15,709,913	145,312,491	4,947,701	4,399,377	1,698,447	27,743,097	203,383,155	
<b>EXPENSES</b>									
Interest Expenses	7,946,756	63,200,421	726,262,101	27,906,109	25,768,657	9,639,098	7,048,509	867,771,651	
Other Expenses	4,510,808	22,257,633	150,889,147	9,178,875	10,707,489	2,323,654	158,592,592	358,460,198	
<b>Operating Profit</b>	<b>35,701,875</b>	<b>155,988,748</b>	<b>362,569,073</b>	<b>55,054,319</b>	<b>51,853,362</b>	<b>40,831,277</b>	<b>(17,848,245)</b>	<b>684,050,412</b>	
Impairment (charge)/reversal for loans and other losses	12,352,420	(20,461,104)	(111,872,913)	10,714,581	(58,091,787)	(5,918,446)	122,493,334	(50,783,915)	
<b>Net Operating Profit</b>	<b>48,054,295</b>	<b>135,427,644</b>	<b>250,696,160</b>	<b>65,768,900</b>	<b>(6,238,425)</b>	<b>34,912,831</b>	<b>104,645,090</b>	<b>633,266,497</b>	
<b>LIABILITIES</b>									
Total Deposit	166,787,070	3,937,010,001	14,142,876,012	646,687,147	2,898,362,512	3,306,984,715	37,905,413	25,136,612,870	
Other Liabilities	4,091,552	96,581,114	346,947,230	19,570,825	47,713,735	100,079,952	1,656,663	616,641,071	
<b>ASSETS</b>									
Loans & Advances	404,322,339	3,780,596,778	11,317,889,207	719,666,149	2,248,571,041	2,150,243,373	33,380,096	20,654,668,983	
Other Assets	179,296,385	1,676,502,307	5,018,907,988	319,135,319	997,126,845	997,868,439	369,674,256	9,558,511,539	



NPR

F/Y 2072-73	Particulars	Province 1	Province 2	Province 3	Province 4	Province 5	Head Office	Total
<b><u>INCOME</u></b>								
Interest Income	29,048,826	111,015,707	978,824,463	57,686,132	35,048,355	(283,662,728)	927,960,755	
Other Income	3,132,918	9,922,431	70,587,092	5,121,087	2,319,265	397,352,692	488,435,484	
<b><u>EXPENSE</u></b>								
Interest Expenses	22,865,963	70,733,584	687,983,874	42,026,746	15,653,141	(310,639,396)	528,623,910	
Other Expense	3,969,273	18,232,269	162,609,688	8,575,748	6,569,199	19,540,422	219,496,599	
<b>Operating Profit/(Loss)</b>	<b>5,346,508</b>	<b>31,972,285</b>	<b>198,817,993</b>	<b>12,204,726</b>	<b>15,145,280</b>	<b>404,788,939</b>	<b>668,275,730</b>	
Impairment (charge)/reversal for loans and other losses	4,203,105	(10,441,324)	203,091,930	28,391,488	(703,178)		224,542,020	
<b>Net Operating Profit</b>	<b>1,143,403</b>	<b>42,413,609</b>	<b>(4,273,937)</b>	<b>(16,186,762)</b>	<b>15,848,458</b>	<b>404,788,939</b>	<b>443,733,710</b>	
<b><u>LIABILITIES</u></b>								
Total Deposit	203,250,754	817,211,785	9,142,862,136	403,336,976	294,631,252	230,968	10,861,523,871	
Other Liabilities	6,922,390	27,832,903	311,391,003	13,737,001	10,034,661	7,866	369,925,822	
<b><u>ASSETS</u></b>								
Loans & Advances	307,606,314	980,381,203	6,707,219,524	538,331,411	234,799,721	(100,868,546)	8,667,469,627	
Other Assets	154,999,680	494,004,077	3,379,699,424	271,259,700	118,313,182	(50,826,630)	4,367,449,433	

Other Liabilities are allocated to each province in the ratio of deposits.  
Other Assets are allocated to each province in the ratio of Loan and advances.



#### 5.4 Share Options and Share Based Payment

Not Applicable

#### 5.5 Contingent Liabilities and Commitment

**Contingent liabilities:** Where the Bank undertakes to make a payment on behalf of its customers for guarantees issued as part of the Bank's transaction for which an obligation to make a payment has not arisen at the reporting date, those are disclosed as contingent liabilities.

Other contingent liabilities primarily include contingent liabilities on income tax which are disclosed under 4.28.

**Commitments:** Where the Bank has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statements as commitments/irrevocable loan commitments.

#### 5.6 Related Parties Disclosures

##### 5.6.1 Identification of Related Parties

Following has been identified as Related Parties for Mahalaxmi Bikas Bank Limited under NAS 24 Related Parties:

1. Directors
2. Key Management Personnel of the Bank
3. Relatives of Directors and Key Managerial Personnel

2074-75	2073-74	2072-73
<b>Directors</b>		
Mr. Rajesh Upadhyay - Chairman	Mr. Rajesh Upadhyay - Chairman	Mr. Rajesh Upadhyay - Chairman
Mr. Sanjay Giri	Mr. Arun Raj Sumargi	Mr. Rajesh Babu Shrestha
Mr. Rajesh Kumar Rauniar	Mr. Sanjay Giri	Mr. Arjun Prasad Sharma
Mr. Shyam Sundar Rungta	Mr. Rajesh Kumar Rauniar	Mr. Arun Raj Sumargi
Mr. Rupendra Poudel	Mr. Birendra Kumar Sanghai	Mr. Uttam Prasad kayastha
Mr. Rahul Agrawal	Mr. Rupendra Poudel	Mr. Pramod Shrestha
		Mr. Shree Hari Maskey
		Mr. Rupendra Poudel
<b>Key Management Personnel</b>		
Mr. Krishna Raj Lamichhane - CEO	Mr. Krishna Raj Lamichhane - CEO	Mr. Sagar Sharma - CEO
Mr. Sagar Sharma - Senior DCEO	Mr. Sagar Sharma - Senior DCEO	Mr. Dipesh Lamsal - DCEO
Mr. Dhruba Raj Tiwari - DCEO	Mr. Dhruba Raj Tiwari – DCEO	
Mr. Dipesh Lamsal - DCEO	Mr. Dipesh Lamsal – DCEO	
Mr. Jalaj Kumar Adhikari - Assistant CEO	Mr. Jalaj Kumar Adhikari - Assistant CEO	



### 5.6.2 Transaction during the Year

NPR

Particulars	2074-75	2073-74
<b>Directors</b>		
Directors Sitting Fees	1,095,000	905,000
Other directors' expenses (if any)	164,892	182,535
<b>Total</b>	<b>1,259,892</b>	<b>1,087,535</b>
<b>Key Management Personnel*</b>		
Remuneration and Benefit Paid	22,626,177	15,625,362
Post-Retirement Benefits	7,902,898	5,626,828
Other Long-term Benefits	7,332,721	6,149,805
Borrowing during the year	20,788,124	17,282,602
Interest on Borrowing	1,461,593	1,875,803
Interest on account balances	354,774	688,995
Other transactions benefits if any	60,000	-
<b>Total</b>	<b>60,526,286</b>	<b>47,249,395</b>

\* Benefits received by former CEO Mr. Ramesh Kumar Bhattarai who was appointed as CEO after the merger as on Ashad 18, 2074 has not been included in the above details of 2073-74.

### 5.6.3 Reporting Date Balances

NPR

Year End Balances	2074/75	2073/74	2072/73
Directors Deposits	-	-	-
KMP Deposits**	1,642,314	540,919	1,980,115
Borrowings	20,788,124	17,282,602	2,000,000
Other Receivable payables if any	-	-	-
<b>Total</b>	<b>22,430,438</b>	<b>17,823,521</b>	<b>3,980,115</b>

\*\*Balances related to former CEO Mr. Ramesh Kumar Bhattarai who was appointed as CEO after the merger as on Ashad 18, 2074 has not been included in the above details of 2073-74.

### 5.7 Merger and Acquisition

Not Applicable for current year. The bank has been formed after the merger of Yeti Development Bank and Mahalaxmi Bikas Bank Limited on 17th Ashad 2074. No Goodwill or Bargain Purchased was resulted during the merger and the share swap ratio was 1:1.

Further, Mahalaxmi Bikas Bank which was merged into Yeti Development Bank was also formed after the merger of Malika Bikas Bank Limited, Siddhartha Finance Limited and Mahalaxmi Finance Limited on Bhadra 19, 2074.

### 5.8 Additional disclosures of Non-Consolidated entities

The bank does not have any subsidiary. Therefore consolidation is not applicable.

### 5.9 Events after reporting period

Bank monitors and assess events that may have potential impact to qualify as adjusting and / or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are discloses in the notes with possible financial impact, to the extent ascertainable.



There are no material events that has occurred subsequent to 32nd Ashad 2075 till the signing of this financial statement except the proposition of cash and bonus share by the board for approval from Annual General Meeting.

#### 5.10 Declaration of Dividend

The board of Directors has proposed 8% Cash Dividend and 7% Bonus Share on the Share Capital as on Ashad End 2075. The details of proposed dividend is as given below.

NPR

Particulars	FY 2074/75	FY 2073/74	FY 2072/73
Cash Dividends Declared	184,365,821	237,041,770	-
Bonus Shares	210,703,796	-	-
<b>Total</b>	<b>395,069,617</b>	<b>237,041,770</b>	-

Rajesh Upadhyay  
Chairman

Sanjay Giri  
Director

Rajesh Kumar Rauniar  
Director

As per our report of even date

Shyam Sundar Rungta  
Director

Rupendra Poudel  
Director

Rahul Agrawal  
Director

Sudarshan Raj Pandey, FCA  
Senior Partner  
S.R. Pandey & Co.  
Chartered Accountants

Krishna Raj Lamichhane  
Chief Executive Officer

Sagar Sharma  
Sr. Deputy CEO

Prem Prasad Regmi  
Head: Finance Department

Date: 2018/08/27  
Place: Kathmandu





महालक्ष्मी विकास बैंक लि.  
Mahalaxmi Bikas Bank Ltd.

१७३० ग्राहिक प्रतिवेदन  
आर्थिक वर्ष २०६८/०६९

## टिपोट





## विभागीय प्रमुखहरू :

### प्रकाश घिमिरे

प्रमुख

बजार तथा व्यापार प्रबद्धन

### सन्तोष कुमार गौतम

प्रमुख

अनुपालन तथा अडिट

### रघुनाथ कोइराला

प्रमुख

सामान्य प्रशासन

### पारस मणी थपलिया

प्रमुख

कार्ड तथा ईवैकिङ

### सूनिल कुमार नेपाल

प्रमुख

कर्जा असूली

### संजय कुमार श्रेष्ठ

प्रमुख

कर्जा विभाग

### प्रेम प्रसाद रेग्मी

प्रमुख

लेखा तथा वित्त

### पृथ बहादुर सूनार

प्रमुख

सूचना प्रविधि

### सजिव पन्त

प्रमुख

जोखिम

### रमेश कुमार साह

प्रमुख

संचालन

### दिपान्जली खक्करेल

प्रमुख

मानव संसाधन


## शाखा कार्यालय तथा शाखा प्रमुखको नामहरू

क्र.स.	शाखा कार्यालय	शाखा प्रमुखको नाम
१	धनगढी	चेतराज पाण्डे
२	टिकापुर	खेरेन्द्र बहादुर साउद
३	महेन्द्रनगर	विन्दु प्रसाद शर्मा
४	बेलौरी	राम बहादुर वि. क.
५	डडेल्युरा	पहलमान ठकुल्ला
६	लम्की	झंकार बहादुर कठायत
७	बैनिया	प्रकाश खड्का
८	मंगलसेन	डबल बहादुर बोहरा
९	साँफेबार	लक्ष्मण बहादुर साउद
१०	पिपल्ला, ढोटी	डिल्ली राज भट्ट
११	अमरपथ, बुटवल	आरोग्य राज खनाल
१२	नेपालगंज	राजेन्द्र बहादुर शाह
१३	लमही	दिपेश कुमार अधिकारी
१४	तुलसीपुर	मंगल रावल
१५	बाँसगढी	दिपेन्द्र बोहरा
१६	मसुरिया	पदम बहादुर कठायत
१७	पकडी	दिपेश्वर अर्थाल
१८	राजापुर	तारादेवी बोहरा
१९	बीरगंज	पल्लभ श्रेष्ठ
२०	कलैया	ललन साह कानु
२१	पुतलीसडक, काठमाण्डौ	सन्दिप कुमार रिजाल
२२	हाकिमचोक, भरतपुर	अजय कुमार सापकोटा
२३	कमाने, हेटौडा	रोशन सेन गुप्ता
२४	सुकेश्वारा, काठमाण्डौ	निरन्जन कुइकेल
२५	मलगावा	ईश्वर लाल श्रेष्ठ
२६	सातदोबाटो, ललितपुर	पुण्य श्रेष्ठ
२७	वर्दिवास	यम प्रसाद दाहाल

क्र.स.	शाखा कार्यालय	शाखा प्रमुखको नाम
२८	धाँकें, धाँदिंग	सरोज गुरुरेल
२९	सिमरा	पुरुषोत्तम अधिकारी
३०	लालबन्दी	सुदीप चन्द्र पोखरेल
३१	चिप्पेहुङा, पोखरा	गोपीराज अधिकारी
३२	मैरहवा	गौतम गुप्ता
३३	सतुगांल, काठमाण्डौ	मणिराम शर्मा
३४	परासी	कृष्ण बहादुर गुरुङ
३५	चन्द्रौटा	भिम प्रसाद उपाध्याय
३६	सुर्यपुरा, रुपन्देही	गोपाल कंडेल
३७	थापाथानी,	विकास बहादुर अमात्य
३८	टाँडी, चितवन	श्यामवावु तिमिल्सीना
३९	बसुन्धरा, काठमाण्डौ	कुमार अधिकारी
४०	मणिग्राम, रुपन्देही	सुरेश भण्डारी
४१	बेथरी, रुपन्देही	हेम बहादुर राणा
४२	दरबारमार्ग,	राजेश लामिछाने
४३	आबुखेर्नी	प्रविण अधिकारी
४४	न्यूरोड, पोखरा	गणेश प्रसाद आचार्य
४५	कुमारीपाटी,	स्मृति राणा
४६	खाँडीचौर	लक्ष्मी गोपाल खड्के
४७	न्यूरोड, काठमाण्डौ	हरेकृष्ण वाग्ले
४८	धाँदिङेसी	खिल प्रसाद सिलवाल
४९	भक्तपुर	रूप रावल
५०	नारायणगढ	विरेन्द्र कुमार चौधरी
५१	चन्द्रनिगाहपुर	आकाश कुमार चौधरी
५२	माहिलबार, लुम्बिनी	निवेदिता गौतम
५३	चरीकोट	विश्वास राज पाण्डे

क्र.स.	शाखा कार्यालय	शाखा प्रमुखको नाम
५४	रुक्मि	कदम बस्नेत
५५	गोङ्गु, काठमाण्डौ	विकास देवकोटा
५६	श्रीपुर, वीरगंज	अरुण कुमार यादव
५७	विर्तामोड	भरत प्रसाद खातिवडा
५८	ढल्केवर	रंजित कुमार कर्ण
५९	हेटौडा	शम्भु प्रसाद पराजुली
६०	इंटहरी	विजय कार्की
६१	कालीमाटी,	मन्जु स्थापित खर्ती
६२	खुरखुरे, चितवन	पुष्पराज रिजाल
६३	महाराजगंज,	दिभा राणा
६४	मनहरी, मकवानपुर	अच्यूत सुवेदी
६५	निजगढ, वारा	प्रकाश घिमिरे
६६	पालुग	सर्गीता बजाचार्य
६७	चैनपुर, बझाड	शेर बहादुर वि. क.
६८	मार्तंडी, बाजुरा	भिम धार्मी
६९	गोकुलेश्वर, दाचुला	सुदर्शन भट्ट
७०	घोराई, दाढ	ईश्वर बहादुर कडायत
७१	पाटन, वैतडी	मोहन सिंह कडायत
७२	बानेश्वर, काठमाण्डौ	सुजाता लामिछाने
७३	विराटनगर	प्रबल श्रेष्ठ
७४	सिसुवा, कास्की	विमल वास्तोला
७५	दमौली	सुदीप न्यौपाने

शारणा सत्त्वजालटुः



उपत्यका बाहिरका शाखा रहेका जिल्लाहरे:

उपत्यका भित्रका शाब्दा रहेका जिल्हाहरु:

शिष्य शाखा विस्तार गणिने जिल्हाहरु:



# महालक्ष्मी विकास बैंक लि. Mahalaxmi Bikas Bank Ltd.

“नेपाल राष्ट्र बैंकबाट “खु” वर्गको राष्ट्रिय स्तरको इजाजत प्राप्त संस्था”

2nd Floor Annapurna Arcade II, Durbarmarg, Kathmandu Nepal

Phone: 01-4268719, Fax: 01-4269308,

Email: info@mahalaxmibank.com.np

Web: [www.mahalaxmibank.com.np](http://www.mahalaxmibank.com.np)